

# शिक्षक

फागुन २०६५

## तलब ! भन्नै लाज लाग्छ

- शिक्षक सेवा आयोगको पाठ्यक्रममा आधारित विशेष सामग्री
- श्रीपञ्चमीमा विद्या र अक्षरका कुरा
- शिक्षा क्याम्पस थपेको थप्पै
- विकास बहस: शिक्षा र संस्कारमा जोड दिउँ !

# “घरमै दुई चम्चाको तयारी राख्छ टाठा बिमारी”

**सितेमा** आकर्षक चम्चा  
1 kg प्याकको साथमा



जाडो महिनाको आगामनसँगै आषको ४ - रुधा स्वोकीको समस्या पनि । जिति-जिति चिसो बढ्दै जानछ, त्यती नै हाको रोग प्रतिरोधात्मक शक्ति पनि घट्दै जानछ र प्रदुषण अनि किटाणुले हामीलाई बिरामी बनाउने पूरा तयारी गर्छ । त्यसकारण **४ आयुर्वेदिक तत्व युक्त डाबर च्यवनप्राश दैनिक २ चम्चा सेवन गरी ३ गुणा** रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्नुहोस् र यी सबै समस्याहरूबाट सजिले बच्नुहोस् ।

दैनिक तयारीको लाभि अब हरेक 1 kg डाबर च्यवनप्राशको खरीदना एउठा **आकर्षक चम्चा सितेमा** डाबर च्यवनप्राश - घरमै दुई चम्चाको तयारी, राख्छ टाठा बिमारी ।

1fg-lj 1fg zJfs ; xsf/l  
; #yf Inld6\$sf nflu  
cllobf blks yfkf äf/f  
klsflzt  
; lkfbz  
/fh|bj| bfxfn  
; Nnfxsf / ; lkfbz  
s|bf/ zdf{  
; xfos ; lkfbz  
; bzg| l3ld/] j|l/i7 ; jfbbbftf  
afa/fd |j Zj sdf{  
; jfbbbftf  
kdfb cfod  
n}cfp6  
Sfdl; \* r|kf<sup>a</sup>  
lj k|bj| l3ld/] v8uaxfb/ du/

kɒlɪv sfoʊʃf/l clwslt  
kltfla/ ssjh  
lj 1fk  
/fdrgb/ l3ld/] nʃf  
/rgf 1jfnl  
laqñt lj t/ɒf:ufxs ; Jf  
xl/ 9sfn, tf/fglw /gdl  
sfoffhō  
1fg-lj 1fg zʃɪfs ; xsf/l  
; #f lnld6ʒ  
-lzf/sf dfl; s\_  
kɒf'ɒsl dfu{  
hfj nfvjh, nlntk/  
kfɒg+#!(!, nlntk/  
nʃɪfm ; Dkfbslø - %\$#@%  
Jofk/-lj 1fk - %%\$!\*!@  
ufxs ugf; f]-pkłtosf  
dqf\_ - \$@%\$!(\*^,  
OdjhM mail@teacher.org.np,  
j jM www.teacher.org.np,  
dbɒfM hublaf kʃ ,  
xfołj g, nlntk/  
hksʃf nk' b̄g (%#:) ^%:)-^

IzIfssf] > dzfjf0f



; /sf/ klg dltof/  
sfd w} tna yf} }  
; **fbM** Goëtd tna qlbg' ck/fw - Jj ior' l/dfn, \$@

cfj /0f  
k7 #@-\$@

; dfrf/, !!-!#

- Izlfzfz:qm k9f0sf]dtna 5g, Soflk; yk\$fl[yko]
  - Pp6fdf lgisfzg eP k?}P; Pn; L / 2 0 hnjf0' kl/j tgfdf :6fgsf]cgt/lqmf ■ Izlfsnf0{cdly/sfdf tflnfsf]cj; / 0 a6bklt ljeufusf]rf; fl

ax; M; fFf]jsf;, %\*-^#

*xfdlnf0{rflxPsflj sf; sf} bfzlg s klf - oldaxfb' ls; fg. %\*  
kj f(f/d) hf\$ lbpnf - zbfssft erf,")  
klxnf lzlf f / ; #sf/ - chgkfb kfj/h. ^@*

cGo ; fdu

slf-sf fm  
cj nf \$gM lsg / s; /l <

u?-lzfssf gfnlaþLM  
slffd :sh-0G:k\$6/ Ø

g[kfn-c]loogM  
>[k~rd[sf]cj ; /df l] Bf / clf/sf s'f

## **Classroom: Interesting Activities for Teaching English**

Batuk Lal Tamang, ^\$

lzfsls ;]f cfofjlsf kf7&qnqdf  
cfwl/t sfo@hs+lqnoflds  
vfh-cg! Gwfg -PS; g l/; r{ sf]  
lj lw, dxlfj / b@f@t ; Da@wl  
lj zif ; fdull kf7, !^#!

sl7g ag\$f]; xh sfd  
l/kfø{ !^  
  
xfpuhL xfØg  
0dgf/foof >J7, !\*  
Pp6f b|føft Ø  
cgftsdf/ kifØbfñ, ø\$  
  
lzlfsm ; fgf afhlsf  
7hf cg' gwtff  
- Bf li Bfay, sfl/fnf, øf

cfofysf] kf7&qmddf cfwfl/t yk  
; fdullsf nflu /z/s sf cfufdl  
c\$; xlg xl{ uqxfhf .

• tDe

li fo-: Gbe{@, x}fo / axffo #, kltlqmf / :%ffij \$, dasf s/f ^, lh1f; f / hifkm ^^, km1b ^(), cfnfkfnfj &

# plrt kfl/>lds bof xg, clwsf/ xf]

@)\$# ; fnlt/sf] s/f xf] d kqsfl/tfsf] kzf df slnn] lyPF/ klg Psibg dñ] ; Dkfbssf] cj 1f u/}. pxff] sf7df8f] afnfhlyt gfn Aof6k sdkgldf up/ dhb/ x8tnl; t ; DalGwt ; dfrf/ tof/ ug{cxfogePsf] lyof] t/ dñ]. hñ] feg]. ; fdgGtM ; a}sfdd cu/ xg] l/kf] n] cfkth] cxPsf] sf d ug{ 7f8} c:j ls/ ubf{ pxfF5Ss kgéof]. cf] gf] v] h] fkmsf af/ df] :ki6ls/0f glb0{ d] f] p2] o k/f xg] lyPg, dñ] eg] ; Toxf] dhb/ n] b0{dxlgfsf] tna gkfPsf] x8tn u/] sf xg\ d rf/ dxlgfsf] tna kfPsf] cgxf/ lnP/ ltgsf s/f ; l ; lsbgF

d] f] h] fk] Pp6f ; fgf] st] yfdf vftbPsf] xfd] clk] df Pp6f km/s t/ t kbf eof]. d; E] sf ; flyn] dfq xf] Pg, .bf0 kqsf/x] n] klg d] f dvaf6 pglx] s] dd{ kf] vPsf] cg] ej u/]. ; ftf lbgleqdf xfdln] clncln dfq eP klg k] f kf] of]. s] uhf[ 6] of].

o; k6s lz] fs df; ssf lgl] t ; s] nt ; dfrf/-l/kf] x] df lz] fsx] dfly e0/x] f] cfly] z] f] ofsf syf k9nf Toxl k/f] fgf] 36gf ; ID%PF. cfkth] tna gkfPsf a] hf d tna gkfPsf] af/ df] n] yg ; lsbg] eg] cfk] z] f] ofdf k/] f] lz] fsx] n] gfglx] nf0{ s; / l k9fpg ; Snfg] gofosf s/f < s; / pglx] nf0{ z] f] of/ lxt ; dfhsf nflu tof/ unfg] < dñ] tl ptkl] 8t lz] fsx] df s] dfqdf eP klg cfk] m] of] kf] PF.

d Ps15g cfkth] sf d yfnbftfsf] kqsfl/tfsf] s/f u/}. To; a] fsf] kqsf] tfdf] Jofj ; flostf c] of sd dfq lyof]. Joj :yf ij /f] w] qkqlqsf 5fk] 5fkfvfgf ; /sf/n] a] b ug{ ; Sg] ; jw] flgs Joj :yf g] ePsf] /fd] 5fkfvfgf ; fdgGtM qkqlqsf 5fk] df] g] y]. dh] sdf lj 1fk] lbg] vfnf pBf] w] gbf klg sd lyP. kqsfl/tf s; \$f] kzf xg ; S5 e] g] df] g] yof].

t/ kqsf/x] sf] b/j :yfsf nflu ol af] x/l ; d:of dfq lh] d] f/ lyPgg] qkqlqsf] cfly] kn] t sdhf] xg] g] c] oj :yfsf sf/0f ltglx] c] hh] xg] . lgoldt k] df kfpgkg] k] f gkfP sd] k] h] / sf ub] y] k] n] 5fk] b] yof] / g] gn 6] b] a] n] sfuh lbb] yof]. t/ kqsf/x] eg] k] f gkfP klg sf] ul//xg] . n] y] s] xg] l] gf kf] />lds n] y] / sltko cj :yfdf t ; Dkfbssf] nf0{ lrof] of ; d] v] fpg Eofp] . w] h] f] ; Dkfbssf] k] f z] sx] k] f of cfk] klg b] m] u/] cfpsf xg] . t] lg l/kf] / n] y] s] xg] n] klg k] f kfpgk5] e] s/f l] tgn] ; f] b] y].

To; a] fsf thgdfdf cfh /f] gllts ; fdflhs / cfly]

lx; fan] dh] ssf] sf of s] Nk e0; s] f] 5 . t/ Jofj ; flostfsf lx; fan] xfd] vf; }cufl8 a] g] ; s] f] 5] f] /z] /s sf] of c] n] xfd] gfglx] nf0{ k9fpg] l] z] fsx] s] Pp6f 7h] ; d] x s; / l kzfut z] f] ofdf kl/ /x] f] e] gg] %Nsf] b] . lz] fsx] s] z] f] of g] f] kf] nsf nflu sf] ug] elgPsf lghl :shx] df dfq ge0{ ; f] h] lgs :shx] s] ; Argfleq klg p; /l g] h] f] l 5. lghl ; ft] af6 tna vP/ ; /sf/l jf ; fdbflos l] Bfnodf k9fpg] xh] f] Hz] fsx] . k] } 5] f] sf] axfgfdf dfq] f] l] rt kf] />lds] sf] c] ; /af6 j] -rt 5g\ xfdf] kf] nsf :Dkfbssf] kqsf/-n] y] snf0{ k] f lbg g; Sg] sf l] le] sf/0f b] y] f] / tld] w] w] } j] f; t] l] st] klg xg] uy] . t/ clxn] lz] fsn] 0{ 7u] :shx] ; t To:tf s] axfgf 5] g] . lghl :shx] a] jf] f] dfdf r] gbf cft] / q] g] tsf] l] s] kf] v k] b] z] g] sf] lz] fs] xg] u/] f] 5g\ t/ Tof] g] Go] kf] />lds] sf] of xg] ; Sb] . k] f] M lghl :shn] cleef] s] ; t cfk] m] l k] f p7f] 0/x] f] s] /f] nf0{ :sh] ; ~rfng u/] k] 15 l] tgsf] hl] g] h] / j] f] df cfPsf] cfZro] f] ubf] kl/ j] tgn] kl] 6 u5{ . t/ pg] lx] s] xf] K9fpg] lz] fsx] eg] of] ofdf / cfk] h] :shn] 0{ u/] f] k] f] ofdf thgdfdf c] of] t] g] sd kf] />lds kf] 0/x] f] 5g\ . tl lz] fs] l] gf c] gf] sf] lk] 6s] r] N] b] e] ] s/f :sh dflnsx] nf0{ y] xf] 5, t/ pg] lx] lz] fsx] s] ; Dk] xg] clwsf/ t s] ; Ddfghgs h] l] g] latfpg] clwsf] sf] klg ; Ddfg ug{ t] k] b] y] b] g] of] s/f ; /sf] nf0{ y] xf] 5, 6] b] olgogx] nf0{ y] xf] 5, lz] fsf tyf] slyt kzfut ; E7g] x] nf0{ klg y] xf] 5 . l] le] g] fd / efsfdf z] f] of/ lxt ; dfhsf] l; h] f] ug{ s/f u/] gyfsg] /f] gllts kf] f] nf0{ klg of] s/f y] xf] 5, t/ of] ; d:ofsf] ; dfwfug{ s] klg tof/ 5] g] .

Go] kf] />lds kf] 0/x] f] lz] fs] = lz] f] of] ; xof] l] s] f] k] f] dfdf ts] u/] x] f] , lghl nu] g] df l] Bfn] ; f] fngsf] cleef] f] j] xg] ug] s] sf s] f] g] ; fdflhs, k] f] ; lgs, :y] f] g] ; d:of Pj +rgf] l] x] f] af] /] xfd] a] y] / 5] f] :sh] ; f] f] nsx] s] Joxf] g] w] ds] l] c] q] md] of] , hah] t] r] gbf / k] f] / l] k] f] ; g] b] / v] c] ; fdflhs t] j] x] nf0{ ; d] ; Gt] 6 kf] g] a] f] of] sd ckdfghgs 5] g] . t/ klg, l] tgn] h] l; s] b] M, si] 6 v] g] k/] f] e] p] t] kf] l] g] c] f] k] h] . sf] u/] k] f] pm] d tna l] b] g] 5] b] e] gg] sa] u/] sfddf nufpsf JolQ] m] 0{ go] of] l] rt-df] g] f] l] rt kf] />lds l] bg] sf] nufpsf] csf] 6 st] o x] g] 5. o; df s] b] klg axfgf-afhl sf] nufpsf] l] bg] l] s] g] tna jf kf] />lds l] bg] g; Sg] E] c] nf0{ sfddf nufpsf] clwsf/ x] f] g] . o; df l] al] wf xg] ; Sb] .

x]f0 / a%ff0

## ; Gbż jfxsnf0{ ; hfo

Psk6s sñfz lgjf; l b] flbb] dxfb] sf btxñ] dglonfsf b0{ j 6f ; d:of hfx] u/fg\ ækþ' wtl{ ; fx} kñfx] xñ} uPsf] 5, clg klu; l cfpnf dflg; n] rflxgþbf a9l vfp/ c] kftsf] klg cefj xg yfn\$] 5 Å ; d:of ; dfwfgsf] lglbt dxfb] hln] tTsfn cf'gf] j ffg gßlnf0{ cxfp5g\æhf, dflg; nf0{up/ eg\lbgsf] tlg k6s gxfgpg' Psk6s dfq vfg" Å

sñfzs] lxdfr5flbt elddf xl/of] 3fF vfg gkfPsf] gßl dsv k/] kr5/ prfnb] uEft6df cf] hñf]. va/ e] egbf klxn] p; nf0{ oxfñ] xl/of] 3fFn] nf0{ofof] . 3fF r/] 8d c3fpkl5 dfq p; n] dxfb] sf] ; Gbż ; 10%of]. xtf/ xtf/ dflg; sf] ; dx ejhf kf/] 7h7hf] ; j/df ; Gbż ; bf0f]

æfdf] b] flbb] dxfb] sf] tkf0{ nf0{cfbż 5, cab]v ; aþ] lbgsf] Psk6s gxfgpg" / tlk6s vfg" xf] hf] ; wtl]f dflg; o; } klg v-rjf lyP, ca t %g\ä9l vfg yfn].

gßl kþ] eP/ sñfz kñlsf]. dxfb] n] ; fñ] eva/ elg; \Å



æeg]kþ' Å  
dxfb] n] kn]/ ; fñ] æs] elg; \t Å  
p; n] hj fkm lbof] æxh/n] eg\$} s'/f, Psk6s gxfgpg"  
tlk6s vfg" Å  
dxfb] n] al%fn] gßln] 3fFs] nf0df k/] ; Gbżsf] dd{  
g] pN6f0lbPsf] s/f. pgl /l; n] r/] eP5gV eg\$g\æ3fF  
vfg] al4 eg\$] oxl xf]. ca kþ] ldf clgsfn kñhG5 .  
dflg; n] sfd u/]f] e/df tlg k6s vfg] cl plahbþ . ca  
tFj] ToxfFuP/ hf] \Å  
elgG5, ; fgn] nf0df k/] unt ; Gbż kñfPs} sf/0f  
uuf dþf] lf]df clxn] Dd klg uf]xñ] g] xnf] / uf8f  
tflg/xg' k/]f] 5 .

A COMPLETE SOLUTION FOR SCHOOL & MONTESSORI

**BIBHUSHI INTERNATIONAL**  
MULTIPURPOSE COMPANY PVT. LTD.

First Time in Nepal Educational Books with CDs  
No Password required, Works in CD, DVD & Computer

Authorised Distributor For Nepal →

**playgo** **groKido** **Disney** **JIGSAW** **BRP** **TOWER'S**

Dharmabaktamarga: 330, Siphal(Near Newton College) Kathmandu, Nepal. Tel: 01 4487503, 4487504.  
E-mail: [bimcprivate@id@gmail.com](mailto:bimcprivate@id@gmail.com); Visit us: [www.bibhushi.com](http://www.bibhushi.com)

**Our Dealers:** Rajbhandari Suppliers, Dhangadi , Paschimanchal Montessori Trade Link, Butwal, Sanskriti Trading House, Pokhara

k|t|q|mof ÷ ; emfj



o:t}k9g kf0of] \

l<sub>1</sub>/f<sub>S</sub>, df3 -@)^ ( c\$df k\$flz t  
l<sub>r</sub>tjgsf]cfbls<sub>lj</sub> pdflj ; DaGwL l/kf<sub>bh</sub>  
dg 5f<sub>f</sub>f]. k<sub>c</sub> df?km cxdb vfg /  
pxfEsf] 6ldnf0{ d of klqsfdfknt awf0{  
lbg rfxG5'. e]6frf/, s<sub>Z</sub>f; g, xTof,  
anftsf/, aG<sub>b</sub>, rGbf cfts h:tf l/kf<sub>b</sub>{  
/ ; dfrf/x<sub>i</sub> k9] l5of15of ePsf] dgd<sub>f</sub>  
of] l/kf<sub>bh</sub>] zlt<sub>n</sub> dNxdsf] sfd u]of].  
/fdfl l/kf<sub>b</sub>{k9g] dfjsf lbglePsf]f lZ/f<sub>S</sub>  
dfl; s k\$fsz 6ldnf0{k<sub>lg</sub> wGoj fb l  
; txdf cfpg grfxg] t/ cf^gf]  
; fdflhs / kblo bflo<sub>T</sub>j sZntfkj \$  
j xg ug {o:t} dflg; x<sub>i</sub>sf] e/df xfdf]  
cl:tTj l6s<sub>b</sub>f] 5 . km/ km/ k<sub>lg</sub>  
o:t} l/kf<sub>b</sub>{lnP/ cfpg] lZ/f<sub>S</sub> dfl; ssf]  
ktllffdf /xg5f].

/f3j ɻ 1j fnl

hg; } f pdflj, nf6lsf0nl-#, 3'; f, ; v{

Izlfdf ljsltsf] r/d cj:yfm  
slxn] xb]o; sf] cGTo <

@)%@ :fnfd lzlfs ;jf cfotyf] lgDg  
dfWolds txsf] lato >flfdf lj 1fkf  
ubf{ z] lfs of] oft al-P= jf al-P8=  
tfl] Psf] lyof]. Tof] lj 1fkgsf] glthf  
k\$fgz @)^) d:#l/df eof]. lzlfs ;jf  
cfotyf] l; kfif/; df b]ze/sf !)) ebbf  
a9l lzlfsn] lgolQm kfot}/ xfn; Dd  
;fxl kbdf sfot{ 5f]. xfdln] tna

s; } klt:kwf kf le8bf  
klg kzf c; /lft xg]  
s; } gle8bf klg kzf  
; /lft g}/xg]lj 1fg  
c:yfol lzfsx; alrdf  
/fhon]u/ \$f] e�efj kf{  
Joj xf/ ePg / <

ul/Psf lzlsx<sub>z</sub> a9j/f xg]alnof]cfwf/  
bjvG5 . csflf/ a9j/fsf]nflu dfllyNnf]  
of]otfsf] klg cs kfg ul/g] Joj :yf  
5 . lgdfij t[lo >fldf lgo!Qm kfPsf  
lzlsx<sub>z</sub>sf]dflyNnf]z]fs of]otf al=P=  
jf al=P8= xG5 eg]lgdfij latlo >fldf  
klxnf]lgo!Qm kfpg]lzlsx<sub>z</sub>sf]dflyNnf]  
of]otf Pd=P= j f Pd=P8= xG5 . Pp6)  
kbsf nflu a9j/fsf] lgo!Dt o; /l al=P=  
jf al=P8= / Pd=P= j f Pd=P8= z]fs  
of]otf cfwf/ agf0g'slQsf]Jofj xfl/s  
xg ; S5 < t; y{ ahdf lzlsf ; Jf  
cfotf]n] o; tkm wofg k!ofpg h?/l  
bjvG5 .

/fhk/ fb l3ld/] rGbflo pdflj, xof8f-\* , dsjfgk/

IzIfs ; Jf cfofusf] vNnf  
lj 1fgk; u}plahPsf sxl klg

@)^ ( k^ df lzlfs ; jf cfofun) v\nnf  
lj 1fkj u\of / /fi6\ofkl \kdf j fxl-  
j fxl klg kfof]. ; ~rf dfl\wodx; n) klg  
o; nf0{plrt :yfg lbp t/ st\af6 klg  
o; sf] ; xl lj j\gf / lj Zn\of ePg .  
To; h]o; df s\k ax; x\cf] \eg\ ox\ of"  
s\k kZg k\|t ul/Psf] 5M

-s\_ ;Dk0f{c:yfol lzlffsf]tnasf]; ffl  
/flosfifj xf]. t/, Pp6} 95baf6  
tnae0f vfg]lzlfsnf0{lsg @)^#  
j zfv !) otf / ptfsf eg]  
ls0fsf6 ul/Psf]<

-v\_ @)^# j žfv !) k j \$f, @)\$\* b\|v  
:yfol xg g; Sg' ePsf lzlfsvj\$F]  
xsdf Pg ; zñfg ePkI5 dfq Pp6f  
lgIzrt Kofsfhsf ; fy labf u/l  
vNnf lj 1fkf g ztkltzt u/\$f)eP  
cAan bhfsf w}lzlfsv lgolQm xg]  
lyPqg\<

-u\_ @)^# j žfv !) b]v k]ſſ c:yfol  
b/aſbl̄df ſſoſt lzlſsx᷑ſf]b/aſbl̄  
oyfj t /fv! lj 1fk̄g ePſſf]ſf ef]h  
tl b/aſbl̄df ſſoſt lzlſsx᷑ſf]

k6s l1fkg gle8l hflu/ ;\lft  
g)5 egl a:bf / efln pxfx;\_nf0{  
8an df\$fb lbbf l1/fly xfg / <  
-3\_ @)%\$÷% df c:yfol b/aGbldf  
Sfo{l t lzlfsx;\_n] @)^@÷^# df  
cfGt/s klt:kwf{ u/l :yfol xg]  
df\$fb kfpbf @)^#÷^\$ df lgoQm

e0{sf0/t c:yfol Izlfsn]cf6tl/s  
 kl|t:kwf\$] df\$] kfpgkg]xf0g / <  
 -a\_ nf\$; Jfsf] dfkb08df k/liff u/fpg]  
 s/f /fdfl]xf] ; Sg] vfg5g,g; Sg]  
 hfg5g\ t/ nf\$, Jfsf] %Hfg]-lgfdf  
 l] 1fkgl ePsf] eP /fdfl] xb] lyof]  
 / <lhNnfut ,kdf sf] lgw]of ug{  
 nf\$; Jfsf] dfkb08 cg?k eof] t <  
 -r\_ s; h] kl|t:kwfdf le8bf klg k]f  
 c; l/ift xg] s; h] gle8bf klg  
 k]f; l/ift g]/xg]lj 1fkgl c:yfol  
 Izlfsx,al rdf /fHon] u/]f]  
 e]efj k0f{Joj xf/ ePg / <  
 -5\_ !) j]fv, @)^# oft / ptf eg]  
 st}nfstGqdf n8f, rbf lbfPsf  
 rflx+nfstGqj fbl / @)^# j]fv  
 !) oftsf rflx+cnf\$tfGqs Izlfs  
 eg] 5bf0Psf] t xf0g <xf0g eg]  
 lsg Toxl nfstGq cfpg]lbg]ldlt

pNn]y ul/of] <cGo ldltdf ; D%ftf  
 ug{; lsbg] lyof]<kglM !& j ifk]l5sf  
 l] 1fkgsf sf] Tolt g}geP klg  
 @)^# b]v clxn] Ddsf sf]fx,  
 Tolt g]xg]t <st}lhNnf-lhNnfdf  
 b/a]bl n]sf0Psf t 5]g\ <s]  
 cf]f]n]o; sf] cgludg unf{<  
 @)^# df %) Ü leq :yfol eP/  
 cf]Psf :yfol cufl8b]vsf c:yfol  
 / @)^# oftsf xfn; Ddsf c:yfol  
 hf] dflyNnf] of]ofsf klg k]fj,  
 lgdf] txdf sf]t 5g] pg]x,gs  
 lqkl]flo k]f; af6 l] Bfno ; wf/  
 cf] t pkl:ylt, l; sf0 pknlAw /  
 ; fl/tf kl|tztdf ; wf/ b]vPsf]  
 5 . ; /sf/sf] klg k]f; k]f]glo  
 g] 5 t/ k9fpBf k9fpBf @)^# @@  
 jif{ c:yfol ; ]f u/]f tdfd  
 Izlfsx,nf0{ s]l /xt kofshsf

; fy ; /sf/n] Yes j f No glt  
 (Golden Hand Shake) NofP/ tl  
 kf]6df ztk|tzt vNnf l] 1fkgl  
 u/]f] eP ; gdf ; uGw xg]yof].  
 k9fpBf-k9fpBf c:yfol e0{ hfE/  
 x/fpg' klg :j fefj s g] xf] t/  
 pxfk]nf0{ydf]l /fvl @)^# j]fv  
 !) oft / ptf egl lsQfsf6 ul/g/  
 Gofof]rt b]vPg .  
 c]Todf, ol k]gn]sltko yk ; j fn  
 h] fkm hgdfpg ; S5g\ t/ klg cf]f]y  
 vh]f]5 . @)^# df ePsf]cf]t/s  
 %) Ü :yfol k]qmfosf]k/liff h:tf]lgiklf  
 / wffnl/xt k/liff cf]f]n]ug{; sf]\  
 g]f]naf ; f] ( xg]f]dfq}hflu/ xG5 /  
 1fgsf]e08f/ xg]f]sf 5]g eGg]hg  
 syg 5 To; nf0{ cf]f]n] lrg{ ; sf]\  
 zesfdgf Ù

lj gfb eS/f0{ lb]n, ef]hk/

**Giving you a whole new perspective in school and children entertainment.**



**प्रतिभावाली विद्यार्थी**  
**प्रोत्साहन योजना:**

ऐक्षिक प्रोत्साहन योजना  
कार्यक्रमको लागि **Aplus Business Link Pvt. Ltd.** ले देशब्यापी ५०० विद्यालयका विद्यार्थीहरलाई उपहार योजनाको व्यवस्था गरेको हुनाले देशभरीका इच्छुक विद्यालयले हाम्रो वेभलाइट [www.aplusbusinesslink.com](http://www.aplusbusinesslink.com) ना उपलब्ध भएको फारम भर्नुहोस् वा **Aplus Business Link Pvt. Ltd.** को कार्यालयमा सम्पर्क गर्नुहोला ।



**Happy Kids**

**New Product Available:**  
Stationery, Art Craft Interactive Board.

"Happy Kids" A brand that provides you the ultimate children's play equipments you're looking for:

**A PLUS**  
Business Link Pvt. Ltd.

GPO Box: 9558, Shanti Basti, Naya Bato Ring Road, Lalitpur, Nepal  
Tel: +977-1-5539352, 5550465  
Fax: 5549059, 5550288  
E-mail: +977-1-5260297  
Web: happykidsnepal@gmail.com  
[www.aplusbusinesslink.com](http://www.aplusbusinesslink.com)



- Our Channel of Distribution
- Dealer distributions wanted



# ; /sf/L :sh zGolt/ lghL :sh gAa]t/ M lsg <

## ■ t]hdfg cf^abba]

..tkf0{sf] kmtl{ n8fgxG5 < d t ; /sf/L :shsf] :yfol  
l6r/ kf] xFt . a'g' ef] ;  
o:tf] wfs ; b]k15 lzlf cfof kf; ug{ tlg-tlg k6s  
c; km eP/ lghL :shdf sfot Pshgf lghl lzlsn]  
hlE} hJ fkm kmfP, aw} hfg] xf] ls sg} kf6l{j f g]fsf]  
uf8f df] ; :yfol ePsf] xf] < @) \$^ ; fnf] qmflGtsf]  
kl]tsf/ ub]lx8] klg qmflGtsf] ; kmntfsf] sf/0f hfF g}  
glb0{lr6Xdf k/] ; /sf/L :shdf :yfol ePsf] t xf] <  
Pp6] k]gkq lnP/ tkf0f/ d Ps k6s lzlf cfof]sf]  
k/lffdf ; B) al; x]f] < ; a) ebefbfll /fv] tkf0f]sf]  
/ d]f] p0/kl:tsf b]yfpf t . lxldt 5 < ; a]gbf hfGg]  
ePsf] cfof kf; u/] ; /sf/L :shsf] :yfol l6r/ ePsf]  
eP tkf0f]sf] ; /sf/L :shdf lsg P; Pn; lsf] l/hN6 ; a]gbf  
ghfGgjh] k9Psf] h:tf] zGolt/ %b] < tnasf] gfddf k]sf]  
af9l p/fnsf] 5, tflnsf] gfddf k]sf] eQf] aufPsf] 5,  
t/ l/hN6 lsg zGolt/ < ; /sf/L :shdf k9sf] eGg] yfx  
xg] laQs] lsg blgofh] x]5g] < ; /sf/L lzlf egg] laQs]  
lsg blgofh] nDkml eg] xfejfn] x]5g] < t/ xdf :yfol xg  
g; Sg] ..clfdf l6r/x] el/Psf lghL :shx]df g t w] ;  
tna 5, g t /fd] k9fpg] tfnd g]s; h] lbg5 0t/ s; /  
xdf] l/hN6 gAa] / ; o k]tzt &  
a; /sf/L lzlfssf] /fd] 1fg l; s] l] Bfylhf0{ /fd]  
l; Sfpgnf0{ ; /sf/n] Joj :yf u/]sf] tfnddf upsf  
xf]gg\ eQf] krfpg dfq upsf xg\ eQf] yfk]k15 Tox  
k]fn] cf^gf] JolStut sfd k]/f ug{ pglx]sf] dVo p270  
xG5\ eGg] cf/f] klg g; b]sf] t xf] klg cfkmtgbf  
b0{ tx sd k9x]n] tfnd lbg] Pp6f ; /sf/L :shsf]  
tfnddf ; xeful xg hf] 8f] b]sf] SoflG6gdf lbpFf]  
vfhf vf] ePsf] dfly plNnlvt ljjfbn] ; /sf/L :sh /  
snhx]df lzlfssf] :t/ j:f:tj df s] sf/0fn] v:s]sf] /x]f  
eGg] s/] kQf nufpg dg nfUof] ..d t ; /sf/L :shdf  
:yfol xg; Sg] lfdtf ePsf] lzlf s] kf] xFt] eg] vfg]  
; /sf/L lzlf s] sf/0fn] :yfol xg g; Sg] lghL :shsf]  
Pshgf lzlfssf] cufl8, lfdtsf] s/]f] lg:s]f, Tolt ; fx]  
lg/lx xg' k/]sf] xf] < of] k]gsf] hJ fkm kQf nufpg  
dHhf cfpB] / <

; /sf/L :shdf ; /sf/n] caff] vr{u/] lzlfssf] ;  
kfn]sf] 5 . j ifdf s]f] k6s tfnd lbpPsf] 5 -/fd/l  
k9fpg] tfnd\_ eQf] lbpPsf] 5 -/fd] k9fpg] eQf] . t/  
olt w] ; l] wf kfpf] ; /sf/L :shs] l/hN6 ; a]gbf vQd  
lsg < of] k]gsf] hJ fkm lsg kQf gnufpg] <  
clg ; /sf/L :shx]df s] sf/0fn] l/hN6 hlxNo} vQd  
cfpB eGg] s/]f] cg] Gwfg u/] kQf nufpg klg g; Sg]  
xltxf/fx]nf0{ ; /sf/n] lsg lzlf] b]sf] kbdf lgoSt u/]f]  
xf]f < o:tf k]gn] ; /sf/L :shdf cf^gf 5f]f5f]l k9fpg]  
gkf]nl cleefj sx]nf0{ tPsf] w] }eof]. To; h] ; /sf/L  
:shx]sf] lg/fzfhgs glthf a'gsf] nflu Joy]sf] b]p; l  
ePf] v]b]lx8]g]b] lgDg tYox]sf] cWoog lsg gug] <

**| — l] Bfyl{k]h u/fpg gxg] ; /sf/L lgod**  
**| — k9] klg gk9] klg ; /sf/L l] Bfnodf l] Bfylhf0{**  
kf; ug{ kg{ o/]f] kog lgod nfbPsf] 5 hals lghL  
l] Bfnoxd gfhGg] / gk9]f0{ k]h kfg{kg] gkf]nl lgod  
5 . gk9] klg kf; ePkl5 ; /sf/L :shsf l] Bfylhf] lsg  
/fd/l k9g] < /fd/l gk9]k15 P; Pn; ldf /fdf] l/hN6 s; /  
lg:sg5 < ls t P; Pn; l jf dflyNmf] txdf klg k]h gxg]  
lgod agfpg' k]of] lg 0

**@— lzlfssf] tna a9fpBf k9f0 /fd] xG5 eGg]**  
; /sf/L :shsf lzlfssf] tna a9fpBf k9f0 /fd] xG5  
eG7fg] xf]f j ifdf tna a9fPsf] a9fPs] 5 ; /sf/n].  
t/ hlt tna a9fp klg l/hN6 eg] cf/fnf] %\$f] %\$o]  
5 . tna a9fp klg lzlfssf] k9fpg] hf] lsg ga9\$fg]  
xf]f < of] k]gsf] p0/ a'g h; /l af3nf0{ a'g' 5 eg]  
la/fnf] x] k]5 eG5g] To; h] lghfdtl sdff/lx]nf0{  
x] k]5 . tna a9fpBf 3; vfg 5f]f5g] xf]f eGg]  
; /sf/n] lghfdtl sdff/lx]nf0{ j ifdf tna a9fpB, t/ afx]  
j if{ Dd a]b]fPsf] ss/sf] kr5/ h:tsf] t:t} l] ifdf tna  
a9f0bbf klg lzlfssf] k9fpg] hf] a9f] /x]f5 eGg]  
s/]f] klg kQf nufpg g; Sg] lzlf] b]sf] ; %f] ; /sf/n]  
lsg k]ofpg] <

s\$] ; DkGg Ij Bfnox<sub>2</sub> afx\$, clwsfz lghl Ij Bfnodf tna a9b\$ / w\$} Go\$ 5 . t/ l/hN6 eg] s; /l Tolt /fdf] < of] ; d:ofsf] cg' Gwfg ug{kbg] ; /sf/n]< :ki6ls/0f Ingkb\$ p; n] IgoSt u/\$f IzIffij bx<sub>2</sub>; E <

#=IgoSt lb0; s\$]5 IzIfsnf0{avf{t ug{ kfo\$] eGg]; /sf/L lgod khtfGqsf] kbj xfln kZrftsf] ; /sf/l lgod cg' f/, Psk6s IgoSt ul/; s\$]5 sg} klg IzIfsnf0{uDe/ ck/fw u/\$f] afx\$ avf{t ug{ kfo\$] . t/ of] lgod g} Ij Bfyl\$] k7gkf7gsf] nflu Pp6f 7hf] ; d:of ; flj t ePsf] 5 . dg k/] k9fpg] dg gnfu] gk9fpg] l;s; n] s] u5{< s; \$f] afah] hflu/af6 avf{t ug{ ; Sb\$] Sof/] l/hN6 gcfP s] eof] / < P; Pn; lsf] l/hN6df :shn] gln g] vfp klg s] eof] / < cf/gf] tna cf0{g] xfN5 .

Ighl Ij Bfnox<sub>2</sub> df of] lgod nfu" x\$] . l/hN6 g/fdf] cf0f] ls :ki6ls/0f / avf{tsf] s]/f] c] Zoefj l xG5 .

\$=IzIfs IgolStdf /fhglIt xb\$]5{ eGg] /sf/l lgod s\$] cTofj Zos / bh\$] Ij ifosf IzIfs afx\$, ; /sf/l :shx<sub>2</sub>df IzIffsf] IgolSt /fhglIt cfwf/df xG5 . hlt; s] uf\$] u0f\$] pDdbj f/ eP klg p; nf0{kf; u/f0G5, t/ hlt; s] t]h eP klg To] pDdbj f/nf0{km] u/f0G5 . olb of] cf/fk ; To xf] eg] ; /sf/l :shsf] l/hN6 zGolt/ upsf] s]/f] ; lhn] cgdfg ug{ ; lsG5 .

s\$] ckj fb xg ; Sngf] t/ of] ; /sf/l lgod Ighl Ij Bfnodf nfu" x\$] . hg; l] r/wf/fsf] IzIfs xf] l/t/ pm kl/ >dl 5 . /fdf] k9fpg] / l/hN6 /fdf] lg:sG5 eg] To:tf] IzIffsf] sb/ ToxFf/fd/l xG5 .

%=b08; hfo / qf; sf] jftfj /0f xb\$]5{ eGg] /sf/l lgod IzIfs dfl; s -ebf] @)^\* df s\$]fnl lhnnsf] Pp6f Ighl Ij Bfnodf u\$]sfo{gug] Ij Bfyl\$]nf0{sf/afxl u/\$f] s]/f] cTofj} xf0nf06 u/] b]yf0Psf] 5 . cTofws ; hfo lbg' cj Zo g] /fdf] xf0g, t/ of] klqsf] u\$]sfo{gug] Ij Bfyl\$]nf0{sf/afxl ug{ lghl :shdf l/hN6 lsg /fdf] cfpB, t/ u\$]sfo{gubf{klg ; hfo glbg] ; /sf/l :shsf] l/hN6 lsg zG0 xG5 eGg] s]/fsf] l] Zn]0f ug{ g; s]/f] kf0of].

eg\$] gdfGg] cx\$]psf] g6g] u\$]sfo{gug] Ij Bfyl\$]nf0{ lghl :shdf s8f sf/afxl xG5 eGg] yfxf eP/ klg lsg cleefj sx<sub>2</sub> ToxL+cf gf 5f/f5f] l k9fpg rfxG5g\ l] Bfyl\$]nf0{glk6g] dfof dfq ug{ ; /sf/l :shx<sub>2</sub>nf0{lsg blgofh] vQd :sh eGg] jf x\$]f ejn] xg] u5g]\< ; /sf/l :shsf] IzIfs eGg] lalQs] lsg blgofh] gfs vDrofpg\ < o; sf] sf/0f k0f lsg gnufpg] < ; /sf/l :shdf k9fpg] Pshgf cleefj sn] o:tf] eg\$]

kf0of] ..d]f] 5f/f] k/f/sf] ; fn; Dd ul0ftdf /fdf] c\$ NofPof] 3/ cfpq] lalQs] ; w]ul0ftsf] xfdj s{klg uYof] t/ kfxf]sf] ; fn ul0ftsf] xfdj s{df vf; }rf; f] /fv\$] b]yPg . jflif\$ k/lfssf] l/hN6 xbf{yfxf eof] ul0ftdf dlZsnn] dfq kf; u/\$f] x\$] . t/ clxn\$]f] ; fn eg] kn] 3/ cfpq] lalQs] ul0ftsf] xfdj s{ug{yflnxnf\$] b]y5'. lsg /x\$] eg] a%\$]f] t clxn] ul0ft k9fpg] ; kn]Psf] /x\$] . xfdj s{u/\$] eg] lk6bf] /x\$] . l] o; sf] dtna, sf]bNon] eg] h:t} s\$] dfqdf eP klg 8/ / qf; Ij Bfyl\$]f xgk5{. geP Ij Bfyl\$]f0{k9g] hft] g] rNb\$] . s\$] 8/ / qf; IzIfsdf klg xgk5{. gq IzIfsnf0{klg /fd/l k9fpg] hft] rNb\$] . ; /sf/l :shx<sub>2</sub>df o/f]kog afndq] lgod nfu" ePsf] sf/0f Ij Bfyl\$]f0{8/ g] x\$] . hflu/ slxNo}ghfg] ePsf]n] g t IzIfsnf0{g] gk9fpg] 8/ nfU5 . olb k]vfgfNofksn] sf/afxl ug{vfh] pN6}p; sf] hflu/ vt/fdf kfg{ ; Sg] /fhglits IzIfsx<sub>2</sub> klg xG5g\ ; /sf/l :shdf . s; \$f] 8/ gePkI5 lsg Ij Bfyl\$]f k9g] < hflu/sf] vt/f gePkI5 IzIfsn] klg lsg dg lbp/ k9fpg] < hflu/ krf0f] a:of] .

Ighl Ij Bfnox<sub>2</sub> df o; sf] 7ls pN6f] xG5 . u\$]sfo{ u/\$] ls Ij Bfyl\$]f0{sf/afxl xG5 . clg lsg Ij Bfyl\$] /fd/l k9g] < clnslt nkafk] ePsf] yfxf eof] ls sg] klg ahf sg] klg IzIffsf] hflu/ r6 xg ; S5 . clg s; l p; n] /fdf] k9fpg] < clg s; l /fdf] l/hN6 cfpB] lghl :shdf < ; /sf/l :shx<sub>2</sub>sf] ..u\$] l6lr^a]df l] Bfyl\$]f ; /-ld; nf0{ gd;sf/ ug{kg] efj gf hufpg]sf] ; sf] /n] xfdlnf0{sltv] .gd;sf/ u] ub] cfpB eGg] l] Bfyl\$]f efj gf hufpg] afndq] IzIffn] vF] t /fdf] l/hN6 NofPsf] < afndq]sf] gffff Pgfhl-cf] / cfpB-g-hl-cf]x]n] 8n/ krfpg xf] jf cG0 sf/0f] ; /sf/l :shdf k] z u/] klg lghl :shx<sub>2</sub>df pglx<sub>2</sub>sf] k] z lgifw j/bfg ; flj t ePsf] 5 . t/ ToxL afn cdq] elgpsf lghl :shx<sub>2</sub>df l/hN6 ; a\$]gbf /fdf] e0/ x\$]f] 5 . of] k]gn] sf]bNo ; fksf]f @)^\$M % ( df pbwt]\_sf] egf0sf] :d/0f u/fpB, ..dfof ug{f w]} b]fjx<sub>2</sub> 5g\ b08 lbgdf w]} u0fx<sub>2</sub>, To; h] cf] gf l] Bfyl{ / 5f/f5f]lx<sub>2</sub>nf0{nf8-kof/ xf0g, b08 b]pm l] k]q] bz]sf Pshgf dxfg l] rf/s Pj +h Zj s] klxnf] cy]f:ql s]bNosf] of egf0nf0{s; h] k/]f]f] jf u?sh, b]sh, /fhsh jf Clifsh k/Dk/fsf] l] rf/ eGnfg] t/ ; /sf/l :shx<sub>2</sub>df of] s]/f] ztk]tzt ; To ; flj t ePsf] kf0G5 . s]bNosf] egf0sf] dtna xf] l] Bfyl{ / 5f/f5f]lnf0{ laufg] l] rf/ 5 eg] pglx<sub>2</sub>nf0{5f8f 5f/f8lbgk5{ c] s] ug] si6 ul/ /vg' kb\$] . xfd] g]fnsf] z]f]s ; cbedf o; f] klg eGgknf] ; /sf/l :shnf0{c% laufg] l] rf/ 5 eg] IzIfsnf0{klg 5f8f 5f8gk5{. l] Bfyl\$]nf0{lgo]d z]kdf gk9fP klg, sf] {g; lslb] klg, sf/afxl ug{sg] lghd 5g] . u\$] l6r/ la/fdl ePsf] lbg jf p; nf0{sg] sfd k/\$f] lbg s]b]hbg; Dd l] Bfyl\$]f k9g]af6 j]rt



x65g\ o; /l s; \$f] 8/ gePkl5 g/fdf] l/hN6sf] s]  
dtna ;/sf/l lzlsnf0{<

To; h] kZg ug{ dg nfU5, lJ Bfyl{ / lzlsx{nf0{  
kNkNofP/ lJ Bfyl{sf] k9f0 laufg]; /sf/l :shrlfx+  
afn djl, t/ lJ Bfyl{ / lzlsnf0{sf/afxlsf] s73/fdf  
/fv] /fdf] l/hN6 lgsfNg] lghl :shx{rflx+afn zq' <

**▲\_kl/ >dl lzlsnf0{kfl; fxg glbg] ; /sf/l  
-tgod**

/fdf] sf'd ug{hf0{kfl; fxg / g/fdf] sf'd ug{hf0{  
lg?T; flxt kfg] lgod eP ; /sf/l :shdf klg /fdf]  
l/hN6 cfpfOf]. t/ nkaf{[l u/] lx8g] lzlfssf] a9jf  
ePsf] xg ; S5, Hofg lbP/ k9fpf] lzlfssf] slxNo}  
a9jf gePsf] klg xg ; S5 . t/ lghl lJ Bfnodf o; sf]  
7ls lJ k/lt x65 . hg; s]/fhglts lJ rf/wf/fsf]  
lzls xf] , /fdf] ug[lzlsnf0{kfl; fxg :j?k c{z}n]  
yfxf g} gkfpf] u/l leqleg] a9l tna lbPsf] x65 /  
lj legg ; lj wf pknAw u/f0Psf] x65 .

**&-rfyfP/ eP klg w] }kf; u/fpg] ; /sf/l  
-tgod**

k9f0 lkmtnf] ePsf] sf/Of P; Pn; lsf] l/hN6 g/fdf]  
cj Zo cfpb . t/ caf{[k} fsf] vfhf] aufP/ klg l/hN6  
g/fdf] cfot] eg] 0Hht hfG5 eGg] 8/n] xg; S5 rf/fpg]


j ftfj /Of agfP/ eP klg ; /sf/l :shsf] l/hN6 dWod  
:t/sf] bYfpg] kf; ePsf] b]V65 . rf]fP/ g}kf;  
u/fpg] j ftfj /Of ePkl5 lsg ; /sf/l :shsf lJ Bfyl{z}n]  
dl/xQ] u/] k9g] <

**\* -cgZf; gxLgtfsf] ; /sf/l lgod**

-fdf] l/hN6 lgsfNg] 5 eg] cgZf; g rflxG5  
lJ Bfyl{f . afndf] klyf nfu"u/fP/ knbfxf lJ Bfyl{f0{  
Kof] klg lxsfpf] gxg] lgod nfu"u/kf5 lJ Bfyl{f]  
lzlfssf] 6fpsfdf 6\$bg <s] s] g k9f0lbpf eg]  
slffdf uPsf] pT; flxt lzlsnf0{lJ Bfyl{f] cdof]t  
Joj xf/ u5{eg] p; n] lsg Hofg lbP/ /fdf] 1fg lbg]<  
a? gk9f0 a:of]. hflu/ s; h] vfl; lbg ; Sg] xf0g .  
tna yfkof] cf gf] Joj xf/ rnfof] ; lsof].  
o;tf] ePkl5 knbfxf lJ Bfyl{f] sf/Of /fdf]  
cgZf; t lJ Bfyl{lzlfssf] nkaf{lsf] lzsf/df k5g\ls  
kb]g\Ps-b0{ hgf knbfxf lJ Bfyl{f] slffdf xnfp u/ssf  
sf/Of, k9g vflg] ; f]f lJ Bfyl{df/df k5g\ls kb]g\ls  
clg s; l /fdf] k9f0 x65 ; /sf/l :shx{df <csf] km]  
lghl lJ Bfnoxi df cgZf; gsf] lgod tfB]g] lJ Bfyl{f0{  
ef6f lxsfpf/ eP klg 7ls 7fpf NofOPsf] x65 . lsg  
s]l lghl :sh / snhx{z}n] tna lbP/ afpG; /xj  
/V5g\Psghf la/fpg] zfvf lk/fpg] lJ Bfyl{z}nf0{  
k8sfP/ eP klg cgZf; gsf] 3]fdf NofP/ k9f0 /fdf]

## Most demanded by students

सरकारी तथा निजी विद्यालयका लागि



**TALEJU  
ENGLISH  
PRACTICE BOOK**

By : Surya Prasad Ghimire



For Class VII, VIII, IX, & X Classwise Book

**तलेजु प्रकाशन**

काठमाडौं, फोन ४२५२९६६, ४२२९२६८

गराउनु बाउन्सर राख्नुको मुख्य उद्देश्य हो कि होइन ?

## ५. निरीक्षण नगर्ने सरकारी नियम

सरकारी स्कूलहरूमा विद्यार्थी जनसुकै घुम्दै हिंडे पनि, जेसुकै बोल्दै हिंडे पनि, शिक्षकहरू नपढाई बसे पनि, प्रधानाध्यापकले याद नगरेको आरोप लाने गरेको पाइन्छ। यो वेवास्ताको कारण के होला ? कडाई गर्दा साथीझाइसँग नराम्रो भइने, केही नै नगरी बसे पनि आफ्नो जागिर नजाने र राम्रो गरे पनि प्रोत्साहन नमिल्ने भएकाले नै यस्तो लापर्वाही भएको हो भनेर औल्याउने गरेको पाइन्छ। प्रधानाध्यापकले आफ्ना विद्यार्थी कत्तिको अनुशासित छन्, पठाइमा कति ध्यान दिइरहेका छन्, शिक्षकहरूले कत्तिको राम्ररी पठाइरहेका छन्, लापर्वाही पो गर्दैछन् कि ? यस्ता कुराहरू याद नगरेपछि कसरी रिजल्ट राम्रो आउँछ ? निजी विद्यालयहरूमा विद्यार्थी र शिक्षक दुवैलाई प्रिन्सिपलले निगरानीमा राखेको हुन्छ, यतिसम्म कि छात्रावासमा वस्ते विद्यार्थीले विहान-बेलुका पढ्दै छन् कि छैनन, छात्रावासका शिक्षकहरूले उनीहरूलाई पढाइरहेका छन् कि छैनन जस्ता छड्के निरीक्षण गरिरहेको पाइन्छ।

## १०. निष्कर्ष

माथि उल्लिखित कारणहरूको अलावा सरकारी स्कूलको रिजल्ट शून्यतिर झर्नुका अन्य कारणहरूमा स्कूलको रिजल्ट जितसुकै राम्रो आए पनि शिक्षकले विशेष बोनस नपाउनु पनि हो। अर्को कुरो, जिन्दगीमा कुनै कुराको पनि गहिरिएर

अनुसन्धान गर्ने बानी नभएको व्यक्ति समेत शिक्षामन्त्रीको पदमा राजनीतिक रूपमा नियुक्त हुनसक्ने प्रावधानका कारणले पनि भताभुंगे देशको लथालिगे चाला भएको हुनसक्छ। कानून विषय नै नपढेको व्यक्ति कानूनमन्त्री भएको प्रमाणले यो अनुमान गलत होइन भन्ने भान पार्छ।

अन्त्यमा निष्कर्ष निकालनुपर्दा, शिक्षकहरूलाई प्रजातन्त्रको नाममा र राजनीतिको नाममा पुलपुल्याउने होइन। कसिलो कारबाहीको कठघरामा राखेर पठाई राम्रो गराउने हो, निजी स्कूलमा जस्तै। बालमैत्रीको नाममा विद्यार्थीलाई पुलपुल्याउने होइन, अनुशासनको दायरामा ल्याउने हो, निजी स्कूलमा जस्तै। नत्र सरकारी स्कूलको हालत देखेर सधैँभरि पुर्पुरोमा हात राखेर रोझाराखे स्थिति नआउला भन्न सकिन्न। युरोपियन देशहरूमा नराम्रो पढेर 'इ' गेडमा पास गर्नु भनेको हाम्रो देशको प्रावधानमा फेल नै हो। तर फेल भए पनि जनसुकै जनतालाई जागिर दिनैपर्ने, जागिर दिन नसकुञ्जेलसम्म वेरोजगार भत्तो दिनै पर्ने समाजवादी युरोपको नियम असमाजवादी नेपालमा लागू गराउँदा मान्छे हाँदैनन् ? विद्यार्थीले राम्रो अंक ल्याएर पास गरेन भने असमाजवादी नेपालमा जागिर पाउन कति गाहो छ ? कति जना नेताको गोडा मोल्नु ? कति जनाको हनुमान बन्नु जागिर खानलाई ? हाम्रो असमाजवादी देशमा कैटिल्यको नीति सही हुँदो रहेछ भन्ने कुरो निजी स्कूलको रिजल्ट हेर्दा थाहा हुँदैन र ? नयाँ नेपालका नया शिक्षा नीति निर्माणकर्ताहरूलाई चेतना कसरी नभया !

लुम्फाबुङ्ग मावि, लुम्फाबुङ्ग, पाँचथर

**Trusted Name, Tested Quality**  
**Continuously providing service since A dozen year in Nepal**

**International Quality Toys**

**OK PLAY**

Dream Think Create

**Educational Point of Light Pvt. Ltd.**

Mandikhatar(Near by Kumari Mandir) Kathmandu, Nepal  
 Tel: 977-4372266, 4378609, 9841312410  
 E-mail: epiforkids@yahoo.co.in, infoopl@enet.com.np



# अव्यावहारिक नियम, अक्षम नेतृत्व र असफल विद्यालय

■ भीमसेन अधिकारी

**हा**मा सामुदायिक विद्यालयहरूले सरकारको पूर्ण लगानी तथा निःशुल्क भड्कन पनि निजी विद्यालयको तुलनामा अत्यन्तै न्यून नतिजा निकालिरहेका छन्। यसको मूल कारण नेतृत्व तहमा रहने मुख्य व्यक्ति प्रधानाध्यापकलाई लिने गरिएको छ। नेतृत्व अक्षमता, कार्य कुशलताको कमी, हेलचेक्याइँको पराकाष्ठाका कारण सामुदायिक विद्यालयले न्यून नतिजा बेहोर्नु परेको हो।

नेपालका विद्यालयहरूमा प्रथा नियुक्तिको लागि व्यवस्थित गरिएको नियम अव्यावहारिक छ। त्यही नियमको पनि कार्यान्वयनको अभावले विद्यालयले सफल नेतृत्व पाउन सकेका छैनन्। यही कारण कठिपय विद्यालयहरू बन्द भइसकेका छन् भने कठिपय बन्द हुने अवस्थामा छन्। कठिपय विद्यालयहरूमा विद्यार्थी भन्दा शिक्षक बढी भएको अवस्था छ।

एउटा विद्यालय सफल हुनको लागि त्यस विद्यालयको प्रबलाई विद्यालय प्रशासनको मियोको रूपमा लिइन्छ। ऊ योग्य नेतृत्व क्षमता भएको, योजना निर्माण, संगठन र कर्मचारी व्यवस्थापनमा सक्षम, नियन्त्रण क्षमता भएको, दण्ड र पुरस्कारको महत्व बुझेको, समन्वय गर्न सक्ने, कार्यक्रम तथा बजेट निर्माणमा दक्ष हुनुपर्दछ। प्रधानाध्यापक नै त्यस्तो व्यक्ति हो जसले शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय, संघ-संस्था आदिसँग उचित समन्वय राखी सबैलाई विद्यालयको हितका लागि उत्प्रेरित गर्नुपर्दछ। तर नेपालका सामुदायिक विद्यालयमा कुनै कारणवश प्रथाको स्थान रिक्त भयो भने शिक्षा नियमावलीमा गरिएको व्यवस्था अनुसार त्यस विद्यालयमा कार्यरत जेष्ठ शिक्षक (जसलाई वरिष्ठ पनि भनिन्छ) लाई निमित्त प्रथा तोक्ने गरिन्छ। सेवा अवधि र अनुभव लामो भएतापनि त्यस्ता शिक्षकहरूको कम योग्यता, उचित सीपको अभाव, तालिम लिने अवसर आए पनि जागिर छोड्ने बेलामा किन तालिम लिनु भनेर बेवास्ता गर्ने प्रवृत्ति र सम्बन्धित निकायले तालिम अनिवार्य गर्न नसक्नु आदि कारणले गर्दा त्यस्ता प्रवृहरू नाम मात्रका हुने गर्दछन्। क्षमतावान र जुशार अनि सक्षम व्यक्तिले जिम्मेवारी नपाउँदा तिनको मन मर्ने र विद्यालय सफल गन्तव्यमा जान नसक्ने कुरा आजको कटु सत्य हो। यस यथार्थलाई मनन गरी योग्य, निपुण, सक्षम, जुशार व्यक्ति जो छ त्यो नै प्रथा हुनुपर्न प्रावधान नआएसम्म समस्या ज्यूँकात्यूँ रहनेछ।

शिक्षा नियमावलीकै नियम ५३ अन्तर्गत अनुसूची १३ मा प्रथा नियुक्तिको स्पष्ट व्यवस्था गरिएको भए पनि अझैसम्म उपर्युक्त व्यवस्था अपनाएर प्रथा नियुक्ति गर्ने गरिएको छैन। नेपालका अधिकांश विद्यालयहरू निमित्त प्रथावाट नै वर्षों वर्षदेखि चर्दै आएका छन्। त्यस्ता निमित्त प्रवृहरू जसोतसो एसएलसीसम्म उत्तीर्ण हुने, नभए मित्राप्टका प्रमाणपत्र प्राप्त गरिएका हुने, अनि विद्यालय मावि भए

पनि प्रा.श. तृतीय श्रेणीको एसएलसी उत्तीर्ण शिक्षक सेवा अवधिको हिसाबले वरिष्ठ भएको कारणले नेतृत्व पाउने र स्नातकोत्तर तहको योग्यता हासिल गरेका विद्यान शिक्षकहरू आफूभन्दा अक्षमको नेतृत्वमा काम गर्नुपर्ने कारणले पनि विद्यालयको गुणस्तरमा हास आएको अर्को तीतो सत्य हो।

निमित्त प्रथा काम चलाउनको लागि केही समयको लागि हुने र सम्बन्धित विद्यालयमा सम्बन्धित तहको शिक्षक नभएमा अन्यत्र विद्यालयबाट सर्वा गरी ल्याएर प्रथा बनाउनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको भएतापनि हालसम्म यस व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको देखिदैन।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६-२०७२) लागू भइसकेको वर्तमान अवस्थामा प्रथाको कार्यकाल चार वर्ष हुने, प्रथाको दरबन्दी व्यवस्था गर्नुपर्ने र निजको नियुक्तिको लागि विद्यालय विकास प्रस्तावको आधारमा तीन जनाको प्रस्तावमध्ये उपर्युक्त प्रस्ताव ल्याउने नियम ५३ अन्तर्गतको अनुसूची १३ को व्यवस्था अनुसार कम्तीमा ७० अंक ल्याउने शिक्षकलाई प्रतिस्पर्धात्मक रूपबाट प्रथा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको पाइदैन। जसको कारणले सक्षम नेतृत्व पर्दा पछाडि पर्ने र असक्षम नेतृत्वले सञ्चालन गर्ने विद्यालय नै असफल हुने कुरामा दुईमत छैन। योग्यता र क्षमता भएका शिक्षकहरूलाई नेतृत्व नदिने गरी व्यवस्था गरिएको शिक्षा नियमावलीको व्यवस्थालाई तुरन्त संशोधन गर्ने वा नियमावलीकै नियम ५३ मा गरिएको व्यवस्था अनुसार प्राथमिक तहसम्म सञ्चालित विद्यालयको प्रथाका लागि कम्तीमा प्रावि तृतीय श्रेणीको स्थायी शिक्षक, निमावि तहसम्म सञ्चालित विद्यालयको प्रथाका लागि कम्तीमा निमावि तृतीय श्रेणीको स्थायी शिक्षक र मावि तथा उमावि तहसम्म सञ्चालित विद्यालयको प्रथाका लागि कम्तीमा मावि तृतीय श्रेणीको स्थायी तथा स्नातकोत्तर योग्यता हासिल गरेको शिक्षकलाई प्रथा बनाउने र त्यस्तो शिक्षक सम्बन्धित विद्यालयमा नरहेको अवस्थामा अन्यत्र विद्यालयबाट सर्वा गराएर भए पनि प्रथा बनाउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू नगरिएमा विद्यालय प्रशासन कमजोर रहने र अन्ततः विद्यालय र विद्यार्थीको शिक्षाको गुणस्तर कमजोर हुने समस्या ज्यूँकात्यूँ रहिरहन्छ।

यसर्थ विद्यालय सफल हुनको लागि नेतृत्व सक्षम हुनुपर्दछ, स्थायी तर किनिष्ठ नै किन नहोस् योग्य र सक्षम शिक्षकलाई नेतृत्व दिइनुपर्दछ। सक्षम नेतृत्वले अनुभवी डाइभरले गाडी चलाए कै विद्यार्थी, शिक्षक, अभिभावक समुदाय सबैको उचित समन्वयद्वारा विद्यालयलाई उचित गन्तव्यमा पुऱ्याउन सफल हुन्छ।

महेन्द्र सरस्वती सेवा निमावि, टेकू, काठमाडौं

# शिक्षाशास्त्रः पठाइको मतलब छैन, क्याम्पस थपेको थप्पै

**त्रिभुवन** विश्वविद्यालयले शिक्षाशास्त्र पठनपाठनका निमित्त ५६ वटा नयाँ क्याम्पस र अन्य विषय पढाइ हुँदै आएका ४६ समेत १४२ वटा थप क्याम्पसलाई शिक्षाशास्त्र पठनपाठनका निमित्त सम्बन्धित दिएको छ । शिक्षाशास्त्र पढाउँदै आएका ३६ क्याम्पसले चाहिं त्रिविहाट अन्य विषय पढाउने अनुमति प्राप्त गरेका छन् ।

यी क्याम्पसले यसै वर्दिखि बीएड कक्षा सञ्चालन गर्ने गरी सम्बन्धन प्राप्त गरेका हुन् । यसअघि २५ आगिक र ४१६ वटा सम्बन्धनप्राप्त क्याम्पसमा शिक्षाशास्त्रको पठनपाठन हुँदै आएको थिए । त्रिविले अन्य विषयको पठनपाठन हुँदै आएका तीन वटा आगिक क्याम्पसलाई समेत सम्बन्धन दिएको छ । त्यसमा विराटनगरस्थित महेन्द्र मोरड क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, धरान र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर छन् ।

त्रिविले २०६७ फागुनमा प्रकाशित  
गरेको सूचना अनुसार शिक्षाशास्त्र पढाउने  
अनुमतिका निम्ति ४५१ वटाको आवेदन परेको  
थियो । शिक्षाशास्त्र संकायले आवेदन दिएका  
संस्थाको स्थलगत सम्भाव्यता अध्ययन गरेको  
थियो । त्यसकै आधारमा त्रिवि विद्या परिषद्  
(फ्याकल्टी बोर्ड)ले ५५ नयाँ क्याम्पस ३२  
कार्यक्रम थप र ३६ वटालाई विप्रय थपको  
सम्बन्धन दिनका निम्ति कार्यकारी परिषद्मा  
सिफारिस गरेको थियो । तिनले त सम्बन्धन  
पाए नै तर, विद्या परिषद्को सिफारिसमा  
नपरेका नयाँ क्याम्पसका निम्ति ४१ र  
कार्यक्रम थपका निम्ति १४ क्याम्पसलाई  
समेत कार्यकारी परिषद्ले सम्बन्धन दिएको  
हो । विद्या परिषद्को सिफारिसमा कार्यकारीले  
सम्बन्धन स्वीकृत गर्ने प्रावधान छ ।  
शिक्षाशास्त्र संकायका एक उच्च पदाधिकारी  
भने, “आवश्यक देखेका क्याम्पसलाई त  
हासी आफैले सिफारिस गर्न्यौ । अरुले कसरी  
सम्बन्धन पाए, त्यो चाहिं कार्यकारी परिषद्ले  
जान्ने करा भयो ।”

शुरुको सम्बन्धनमा नपरेका क्याम्पसले निर्णय पुनरावलोकनको माग राख्दै कार्यकारी परिषदमा निवेदन दिएका थिए। ती निवेदनमाथि

क्र. सं	क्याम्पसको नाम र ठेगाना	गिल्टा	स्वीकृति दिइएका विषयहरु	कैफियत
१	सिस्तुत क्याम्पस, सिस्तुत, रुकुम	रुकुम	अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
२	लिकु संयुक्त क्याम्पस, लिकु, डोल्पा	डोल्पा	अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
३	सिन्धुरेहारी बहुमुखी क्याम्पस, दुमरिया, रौतहट	रौतहट	नेपाली, जनसेव्या, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
४	कट्टरिया बहुमुखी क्याम्पस, कट्टरिया, रौतहट	रौतहट	अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
५	केवल राम सुरत क्याम्पस, भवानीपुर, रौतहट	रौतहट	अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
६	लक्ष्मी श्री बहुमुखी क्याम्पस, समनपूर, रौतहट	रौतहट	अंग्रेजी, नेपाली, जनसेव्या, स्वास्थ्य	नयाँ क्याम्पस
७	जनजागृत शिक्षा क्याम्पस, बेताली-३, रामेछाप	रामेछाप	अंग्रेजी, नेपाली, जनसेव्या, अर्थशास्त्र	नयाँ क्याम्पस
८	कोल्मा बराहचौर सामुदायिक क्याम्पस, कोल्मा-६, स्थानगञ्जा	स्थानगञ्जा	अंग्रेजी, नेपाली, स्वास्थ्य शिक्षा	नयाँ क्याम्पस
९	सिम्ता बहुमुखी क्याम्पस, राकम-३, सुर्खेत	सुर्खेत	अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
१०	स्यार्पु बहुमुखी क्याम्पस, बाफिकोट, रुकुम	रुकुम	अंग्रेजी, नेपाली, गणित, विज्ञान	नयाँ क्याम्पस
११	सपही कलेज, सपही-९, बारा	बारा	अंग्रेजी, नेपाली, गणित, स्वास्थ्य	नयाँ क्याम्पस
१२	भीमसेन क्याम्पस, विहु-१, बागलुङ	बागलुङ	अंग्रेजी, नेपाली, गणित, अर्थशास्त्र	नयाँ क्याम्पस

छानविन गर्न त्रिवि, योजना महाशाखा प्रमुख प्रा. प्रल्हाद पन्तको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । त्यही समितिको सिफारिसका आधारमा कार्यकारी परिषद्वाले थप क्याम्पसलाई सम्बन्धन दिएको हो । परिषद्वाको सदस्य समेत रहेका शिक्षाध्यक्ष प्रा. गुणनिधि चौपानेले भने, “जनस्तरबाटै हार्षी क्याम्पस चलाउन सक्छौं, अनुमति दिन त्रिविलाई केको आपत्ति भन्ने कुरा आएपछि हामीले सम्बन्धन दिएका हो ।” नयाँ सम्बन्धन थपिएकामा अधिकांश सामदायिक क्याम्पस छन् ।

सम्बन्धनका निम्नि राजनीतिक  
तहवाट तीव्र दबाव समेत आएको त्रिविकास  
पदाधिकारीहरूले बताएका छन्। शिक्षाध्यक्ष  
न्यौपानेले पनि त्यसलाई स्वीकार गरे।  
यसअधि ६ वटा क्याम्पस रहेको रौतहट  
जिल्लामा मात्रै यस पटक ६ वटा नयाँ  
क्याम्पस खोल्न सम्बन्धन दिइएको छ।  
यस्तै, नवलपरासीमा मात्रै ४ क्याम्पस थपेर  
१७ वटा पुऱ्याइएको छ। यता हेठौडाको

चौघडामा पहिल्यैदेखि सञ्चालित वंशगोपाल क्याम्पसभन्दा तीन किलोमिटर पर हटिया जनप्रिय क्याम्पसलाई नयाँ सम्बन्धन दिउएको छ।

आवश्यकता र औचित्यलाई खाल  
नगरी शिक्षाशास्त्रका क्याम्पसलाई सम्बन्धन  
बाँडेकोमा पहल्लैदेखि नै त्रिविको आलोचना  
हुँदै आएको छ । ती क्याम्पसमा हुने  
पठनपाठनको गुणस्तरमा समेत उत्तिकै प्रश्न  
उठाउँदै आएका छन् । क्याम्पस थिपैदै गए पनि  
तिनको भौतिक तथा शैक्षिक पक्षको अनुगमन  
र सुपरीवेक्षण शन्यप्रायः छ । हचुवामा  
सम्बन्धन बाँड्ने त्रिविको प्रवृत्तिप्रति सम्बद्ध  
विज्ञहरू नै सन्तुष्ट देखिदैनन् । शिक्षाविद्  
प्रा.डा. मनप्रसाद वागलेले भने, “हाप्पा लागिए  
शिक्षाशास्त्रका कति जनशक्ति आवश्यक पर्ने  
हो ? त्यसको मूल्यांकन नगरिकन दबावका  
भरमा सम्बन्धन बाँड्नुको कुनै औचित्य  
देखिदैन । यसबाट वेरोजगार उत्पादन बाहक  
अरु केही हुने छैन ।” 

प्रमोद आयाम

# एउटामा निष्काशन भए पूरै एसएलसी रह्य !

**आउँदो** एसएलसी परीक्षामा एउटा विषयमा निष्काशित हुने परीक्षार्थीको सबै विषयको परीक्षा रह्य हुने भएको छ। एसएलसी परीक्षा बोर्डले २३ पुसमा 'माध्यमिक परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका' परिमार्जन गरेर यो प्रावधान थपेको हो। यस अधिकारीको निष्काशन भएको परीक्षा मात्रै रह्य हुने प्रावधान थियो। परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रलहाद अर्थाले भने, "परीक्षामा हुने चिट्ठि र अमर्यादित क्रियाकलापलाई निरुत्साहित गर्न यो व्यवस्था थपिएको हो।"

निर्देशिकामा परीक्षा विथोल खोज्ने र अन्य परीक्षार्थीलाई भड्काउने परीक्षार्थीलाई दुई वर्ष एसएलसी परीक्षा दिन नपाउने प्रावधान समेत थपिएको

छ। केन्द्राध्यक्षले गर्ने सिफारिसका आधारमा पनिकाले त्यस्ता परीक्षार्थीलाई परीक्षा दिनबाट रोक्नेछ। नक्कली परीक्षार्थी राख्ने प्रवृत्ति हावी भएको भन्दै त्यस्तो क्रियाकलापमा संलग्न हुनेलाई कडा कारबाही गरिने पनिकाले जनाएको छ। अर्काको परीक्षा दिने र दिन लगाउने दुवै कारबाहीमा तानिने छन्। उपनियन्त्रक अर्यालले भने, "नक्कली परीक्षार्थीले जाँच दिएको भेटिएमा वास्तविक परीक्षार्थीले दुई वर्षसम्म परीक्षा दिन पाउने छैन भने अर्काको परीक्षा दिनेलाई कारबाहीका निम्नित जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिनेछ।"

यस्तै, दोहोरो रजिष्ट्रेशन भर्ने परीक्षार्थीको परीक्षा रह्य गर्ने तयारी पनिकाले गरेको छ। मूल्यांकन प्रक्रियालाई गर्ने व्यक्तिगत तोकिन्द्यो ।

प्रभावकारी तुल्याउन सम्परीक्षणको मापदण्डमा परिवर्तन गरिएको छ। सम्बन्धित विषयको कम्तीमा ५० वटा उत्तरपुस्तिका जाँचेका परीक्षकले मात्रै सोही विषयका उत्तरपुस्तिका सम्परीक्षण गर्ने पाउने छन्। यसअघि विषयगत अनुभवका आधारमा सम्परीक्षण गर्ने व्यक्ति तोकिन्द्यो ।

यस वर्षको एसएलसी परीक्षा १-६ चैत, २०६५ मा सञ्चालन हुदैछ। यस वर्ष ५ लाख ४७ हजार १६५ परीक्षार्थीले आवेदन भरेको जानकारी पनिकाले दिएको छ। उनीहरूका निम्नि १ हजार ७८६ परीक्षा केन्द्र तोकिएका छन्। यो अधिल्लो वर्षको तुलनामा ३२ ले बढी हो। परीक्षाको उत्तरपुस्तिका सबै जिल्लामा पठाइएको छ।

## जलवायु परिवर्तनमा स्टानको अन्तरक्रिया

### पाठ्यक्रम र पाठ्यपुस्तकको

पठनपाठनबाट बाहिर निस्केर विज्ञान शिक्षक समाज-नेपाल (स्टान) ले १६ माघ २०६५ मा सार्वजनिक महत्वको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न्यो। युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोगमा आयोजित सो कार्यक्रम विश्वव्यापी चासोका रूपमा लिइएको जलवायु परिवर्तन र यसको प्रभावका विषयमा केन्द्रित थियो। स्टानका अध्यक्ष खिलकुमार प्रधानले भने, "जलवायु परिवर्तनका कुराहरू धेरै सुनिएको छ। यसलाई हामीले विद्यालयका कक्षाकोठामा विद्यार्थीमाझ कसरी छलफल गर्न सकिन्द्य भन्ने विषयमा छलफल भयो।"

पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साह, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका महासचिव सुशील पाण्डेय र शिक्षक मनोज आचार्यले जलवायु परिवर्तनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा काठमाडौं



उपत्यकाका २० र उपत्यका बाहिरका २० जना विज्ञान शिक्षकको सहभागिता थियो। सहभागीहरूबीच जलवायु परिवर्तनको असर र यसको प्रभावलाई न्यूनीकरणमा विद्यालय

शिक्षाको भूमिका बारे छलफल भएको थियो। आउँदो दिनमा यस्ता जलदावल्दा विषयवस्तुलाई जिल्लास्तरमा पति विस्तार गरिने जानकारी अध्यक्ष प्रधानले दिए।

# शिक्षकलाई अमेरिकामा तालिमको अवसर !

**AMBASSY OF THE UNITED STATES  
KATHMANDU - NEPAL**

Home About the Embassy Visas U.S. Citizen Services About the U.S.A. News & Information

You are here: News & Information > Embassy Programs > Teaching Excellence and Achievement Program (TEA)

**News & Information**

Press Releases & Statements Reports on Nepal Embassy Programs Speeches U.S. News and Culture Web Chat Transcripts

**AMBASSY PROGRAMS**

Facebook Twitter YouTube RSS

**Teaching Excellence and Achievement Program (TEA)**

The U.S. Embassy is pleased to announce that we are now accepting applications for the **Teaching Excellence and Achievement Program (TEA)**, a six-week academic program for qualified secondary school teachers of English as a Foreign Language, social studies, mathematics, and science. Full program information and application materials are attached. Please note that all applications must be received no later than March 8, 2013.

**PROGRAM OVERVIEW:** The Teaching Excellence and Achievement Program (TEA) will provide international teachers with unique opportunities to develop expertise in their subject areas, enhance teaching skills, and learn about American culture. The United States Teaching Excellence and Achievement Program (TEA) will provide 200 secondary school teachers from Europe and Eurasia, East Asia, the Pacific, the Near East, South and Central Asia, Sub-Saharan Africa, and the Western Hemisphere with a six-week professional development program at one of eight selected U.S. universities. The international

**नेपालका** शिक्षकले संयुक्त राज्य अमेरिकामा तालिमको अवसर पाउने भएका छन्। निकट भविष्यमा हुने भनिएको ६ हप्ते तालिममा माध्यमिक तहका शिक्षकले अवसर पाउने छन्। अंग्रेजी, विज्ञान, विज्ञान र सामाजिक अध्ययन शिक्षणमा पाँच वर्ष अनुभव सँगालेका नेपाली शिक्षकले तालिमका निम्नित आवेदन दिन सबै बताइएको छ। तालिमका निम्नित आवेदन खुला गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

टिचिङ एक्सिलेन्स एण्ड अचिभमेन्ट (टीईए) प्रोग्राम अन्तर्गत दिन लाग्इएको यस तालिममा एशिया, युरोप, अफ्रिकाका गरी २०० शिक्षक छनोट हुनेछन्। छानिएका सबै

शिक्षकलाई तालिमका निम्नित अमेरिका लिगेन्ट्स, जहाँ उनीहरूसँग अमेरिकी शिक्षक पनि सहभागी हुनेछन्। तालिममा पाठ्यक्रम, शिक्षण रणनीति र शिक्षणका प्रविधिको बारेमा प्रशिक्षण दिइने नेपालस्थित अमेरिकी दूतावासको सूचनामा जनाइएको छ।

सहभागीहरूलाई अमेरिकाका विभिन्न हाईस्कूलका कक्षाहरूमा पनि अध्ययन-अध्यापनको अवसर दिइने बताइएको छ। आफ्नो देश फर्किएपछि ती शिक्षकलाई शिक्षण सामग्री, पुनर्तर्जगी तालिम र संयुक्त परियोजना कार्यको निम्नित केही रकम अनुदान दिइने अमेरिकी दूतावासले जनाएको छ।

तालिमका निम्नित आवेदन दिंदा आवेदनका साथ स्कूलको समर्थनपत्र पनि संलग्न गराउनुपर्नेछ। पहिलो चरणको छानोट प्रक्रियामा छानिएका आवेदकले अंग्रेजी भाषा सम्बन्धी जाँच-टोफेलमा न्यूनतम ४५० अङ्ग ल्याउनुपर्नेछ। त्यसनिम्नित लाग्ने शुल्क र काठमाडौं आउन-जान लाग्ने भाडा समेत व्यहोरिने दूतावासले जनाएको छ। इच्छुक शिक्षकहरूले यही फागुन २७ सम्म आवेदन दिइसक्नुपर्नेछ। आवेदन फारम र थप जानकारी <http://nepal.usembassy.gov/ep-20130126.html> मा हेर्न सकिन्दै।

## बन्दप्रति विभागको चासो

**व्यवस्थापन** समिति गठन, प्रथ तथा शिक्षकको नियुक्ति र अन्य विवादका कारण विद्यालयहरू बन्द हुने कम बढेको भन्दै शिक्षा विभागले त्यस्ता क्रियाकलाप नियन्त्रण गरी नियमित पठनपाठन सञ्चालन गराउन क्षेत्रिन र जिशिकाहरूलाई निर्देशन दिएको छ।

विवादका कारण पठनपाठन अवरुद्ध भएका घटनाहरू सञ्चारमाध्यममा आएको उल्लेख गर्दै विभागले माघको दोसो साता यस्तो निर्देशन दिएको हो। जिल्ला शिक्षा समितिका पदाधिकारी, राजनीतिक दल, शिक्षकका संघ/संगठन, नागरिक समाजका प्रतिनिधिको सहभागितामा विद्यालयमा पठनपाठन अवरुद्ध हुन नदिने वातावरण बनाउन विभागले निर्देशन दिएको छ। विभागको निर्देशनमा सार्वजनिक विदा बाहेका दिनमा विद्यालय बन्द हुन नदिन स्थानीयस्तरमा सहजीकरण, स्थलगत अनुगमन गर्न समेत भनिएको छ।

सरकारले ११ जेठ २०६८ मा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि स्थानीयस्तरमा यसको प्रभावकारी कार्यान्वयन भएको छैन। विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र निर्देशिका बमोजिम जिल्लास्तरीय संयोजन समिति गठन गर्न समेत विभागले निर्देशन दिएको छ।

**freedom savings account**

*Don't worry my child, let's go to Everest Bank*

When will I have my own ATM CARD ??

१० देखि १६ वर्ष सम्मका नाबालकले न्यूनतम रु. १०० मा स्वतन्त्र रूपमा पैसा जम्मा गर्न तथा फिक्स रिटर्न सिक्ने Freedom Savings Account खोल्नुहोस् ८ निश्चल ATM सुविधा पाउनुहोस्।

**एभरेस्ट बैंक लिमिटेड** EVEREST BANK LIMITED (A joint-Venture with punjab national bank, India)

Consistent, Strong & Dependable



प्रभास  
१३५

# गरीबी पनि अवसर !

**सिं** जा उपत्यका- नेपाली भाषीमध्ये धेरैले सुनेको नाम हो। जुम्ला भएको मानिन्छ। म त्यहीं सिंजा उपत्यकाको धापा गाउँको एक गरीब किसान परिवारमा २३ वर्ष अधि जन्मेको हुँ। मेरो घरबाट नजिकैको प्राथमिक विद्यालय जान मात्रै दुई घण्टा लाग्द्यो। ५/६ वर्षको कलिलो उमेरमा हरेक दिन चार घण्टा हिंडेर स्कूल-घर मैले कसरी गरेर हुँला- आज सम्झँदा पनि अनौठो लाग्छ।

म सानैदेखि पढनमा अलि बढी रुचि राख्दो रहेछु। कक्षाका आफूभन्दा अलि बढी उमेरका एक जना सहपाठीलाई जित्न चाहेँदारहेछु। पढाइमा अस्लाई जित्न बढी नै पढन थाले। तैपनि कक्षा चारसम्म दोस्रो मात्र भएँ। तिनताका कक्षा ५ को जिल्लास्तरीय परीक्षा हुने गर्द्यो। संयोगवश म मेरो कक्षामा मात्र होइन, जुम्ला जिल्लामा नै प्रथम हुन पुगेछु। जिल्ला प्रथम हुँदा खुशी लाग्नु स्वाभाविकै थियो। तर हाईस्कूल चाहिं अझ टाढा थियो। भैरवनाथ उच्च मावि पुग्न तीन घण्टा हिंडनुपर्याँ। आर्थिक अभावका कारण स्कूल भएकै गाउँमा डेरा गरेर बस्न सक्ने अवस्था थिएन। जाडोमा अति नै जाडो ठाउँ हो त्यो। त्यहाँ माइनस १२ सम्म तापक्रम झरेको रेकर्ड छ रे। मंसीरको जाडोमा पनि चप्पल नलगाई स्कूल जान्न्यौ।

मेरा काका नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पढनुहुन्थ्यो। पुस माघको तीव्र जाडोले गर्दा स्कूल विदा भएका बखत पनि मेरो पढाइ थप सुधारियोस् भनेर बुवाले काकासितै नेपालगन्ज पठाइदिनुहुन्थ्यो। जाडोका दुई महीना नेपालगञ्जमा व्यतीत समयमा मैले कोसको भन्दा बाहिरका धेरै कुरा सिंकें। पढेर के हुन्छ, कुन विषय पढेर के बनिन्छ, कसरी पढ्यो भने राप्तो गर्न सकिन्छ भन्ने लगायत थुप्रै कुरा काका र उहाँका साथीहरूसितको अन्तरक्रियाबाट थाहा पाउने मौका पाएँ।

म कक्षा चारमा पढादाको कुरा हो। काकाको डेरामा बसेर पढन भनेर नेपालगञ्ज झर्ने क्रममा हिंडै दैलेखसम्म आइयो। तिनताका दैलेखसम्म मात्र गाडी चल्दथ्यो। मैले त्यसअधिसम्म गाडी देखेको थिइन्नै। धुले सडकको बीचमा ठूलो चारपाइङ्गे गाडी गुडेर नजिकै आएको देख्दा मेरो सातो गयो, भागेर सडकमुनि पो गएछु। नजिकै भएका सबै जना गलल हाँसेर र भने, ‘गाडीसित डराउनुपर्दैन। छेउ वा भित्तामा सरे पुग्छ, यसरी भाग्नै पैदैन।’ सुर्खेतमा गाडीबाट

झर्नासाथ देखें, जतातै साइकल र गाडी नै गाडी छन्। यत्तिका साइकल र गाडीबाट जोरिदै कसरी अधि बढूने भनेर म रनभूल्लमा परें। तर बुवाले त्यो झमेलाबाट मलाई सहजै मुक्त गरिदिनुभयो।

मेरो काका गणितमा स्नातकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको केन्द्रीय क्याम्पसमा भर्ना हुनुभयो। भारतमा मजदूरी गरेर घर फर्केको बेलामा बुवाले उहाँलाई भन्नुभएछ, “मैले तलाई मात्र पढाएर भएन। छोराको पढाइ बिग्रिने भयो। यसलाई पनि उतै लगेर पढा। म मरेर काम गरेर भए पनि खर्चवर्चको जोहो गर्छु।” त्यसपछि मेरो काठमाडौंको यात्रा तय भयो। काकाले मलाई कीर्तिपुरको जनसेवा स्कूलमा कक्षा ६ मा भर्ना गरिदिनुभयो। जुम्लाको पढाइमा अब्बल ठहरिएको भए पनि जनसेवामा भर्ना भएपछि म छाँगाबाट ख्सेजस्तो भएँ। मलाई अंग्रेजीका दश बीस शब्द बाहेक अरू केही पनि आउदैनय्यो। कक्षा पाँचमा जिल्ला टप भएको कुरा सम्झँदा अझ्हास हाँसो आउँछ। र सँगसँगै प्रश्न पनि, म जस्तो औसत क्षमता पनि विकास नभएको मानिसलाई किन जिल्लाकै उत्कृष्ट घोषित गरियो?

जब मलाई पढाइमा कमजोर रहेछु भन्ने बोध भयो, म एकदमै कहालिएँ। कक्षा ८ पास गरेको मेरो स्तर खासमा चार कक्षाको भन्दा मास्तिरको रहेन्छ। मेरो काकाले मलाई धेरै नै ढाडस दिनुभयो। साथ दिनुभयो। विहान चार बजे उठेर पढन थाले। राति पनि ११ बजेसम्म पढेर बसिन्थ्यो। मैले जनसेवा माविमा कक्षा ६ र १० मा पढ्दा मैले जुन मिहिनेत गरें, त्यति धेरै परिश्रम शायद जीवनमा अब कहिल्यै पनि गर्दिन्हालो। तर त्यो परिश्रमको फल पनि त्यतिकै मीठो निस्कियो। पहिलो त्रैमासिक परीक्षामै म कक्षामा दोस्रो स्थान हासिल गर्न समर्थ भएँ।

एक दिन स्कूलमा वक्तृत्वकला प्रतियोगिता भइरहेको थियो। त्यस प्रतियोगितामा मलाई पनि भाग लिने तीव्र इच्छा भइरहेको थियो। तर बोल्नलाई पटक पटक हात उठाउँदा पनि मैले मौका पाइरहेको थिइन्नै। यत्तिकैमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले मेरो हात उठेको देखेर शिक्षकहरूलाई भन्नुभयो, ‘त्यो भाइलाई पनि बोल्न दिनुस् त।’ मैले बोल्ने अवसर पाएँ। मेरो प्रस्तुति र तर्कबाट प्रभावित भएर नै होला, मलाई उहाँले भन्नुभयो, “भाइ तिमीलाई कुनै अष्टेरो पन्यो वा कुनै सहयोग चाहियो भने मलाई भन्नु है।”

जनसेवा माविमा हरेक हप्ता कुनै न कुनै अतिरिक्त क्रियाकलाप हुन्थ्यो । कहिले हाजिरीजवाफ त कहिले निबन्ध प्रतियोगिता, कहिले कविता प्रतियोगिता त कहिले बक्टृत्वकला । मैले सबैजसो कार्यक्रममा भाग लिएँ । स्कूल बाहिर हुने बौद्धिक क्रियाकलापमा पनि मैले उत्तिकै सहभागी हुने मौका पाएँ । स्वप्न बाटिकाले आयोजना गरेको निबन्ध प्रतियोगितामा म तेसो भएको थिएँ भने मानवअधिकार संगठनद्वारा गरिएको प्रतिसर्धामा प्रथम । शिक्षा मन्त्रालयले गरेको निबन्ध प्रतियोगितामा दोस्रो भाएर राष्ट्रसंघीय संस्था युएनएफीएको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एउटा कार्यक्रममा भाग लिने सिलसिलामा पोखराको फूलबारी रिसोर्टमा एक हप्ता बस्ने मौका पनि मिलेको थियो । स्कूले जीवनमा पुरस्कार स्वरूप पाएका तक्माहरूले मेरो थोत्रो बाकस भरिएका छन् । यस्ता अवसरहरूले मेरो आत्मबल बढाउन ठोस योगदान गरे ।

शायद आत्मबल बढाउ गएकोले होला, कक्षा १० मा पढाइयेरी तै म मेडिसिनमा उच्च शिक्षा हासिल गर्ने सपना बुन्न थालेको थिएँ । एक दिन मैले यो सपना काकालाई सुनाउँदा उहाँले हप्काउँदै अनुभयो, “हामी जस्ता कर्णालीका त्यो पनि गरीब परिवारका मानिसले कहाँ मेडिसिन पढ्न सकिन्दै? चुप लाग मोरा ! भोलिपर्सि पढ्न नपाएर निराश भएर मर्लास्स !” एसएससी पास गरेपछि व्यवस्थापन समितिका अध्यक्ष माधव सर, जो जमलमा मण्डला बुक्स नामक ठूलो किताब पसल चलाएर बस्नुभएको छ, ले मलाई ग्रिटिश काउनिस्लको अग्रेजी कोर्स गर्न हाईस्टाउँडै त्यसमिति लाग्ने खर्च व्यहोरिदन्धु अनुभयो । सेन्ट जेमियर्स कलेजका शिक्षकहरूले त्यहाँ पढाउँदा रहेछन् । उनीहरूसितको अन्तर्रकिया र सामीप्यताले मलाई त्यही कलेज रोजन मन लाग्यो । मेरो सपनालाई माधव सरले आर्थिक सहयोग जटाइदैर साकार तुल्याइदिनुभयो । एमबीबीएमा अग्रेजी धेरै गाहो हुन्छ भन्ने सुनेपछि एघार कक्षाको सुरुआतदेखि नै मैले एमबीबीएस बिज्ञकोर्सका किताबहरू ल्याएर पढ्न थालें । यस्तै पहल र प्रयत्नहरूको एकमुष्ट प्रतिफल अन्ततः राम्रै हात लाग्यो । १२ कक्षा त राम्रैसित उत्तीर्ण गरें नै, शिक्षा मन्त्रालयको छावृत्तिमा नाम निकालेर भैरहवा मेडिकल कलेजमा एमबीबीएस पढ्ने सु-अवसर पनि प्राप्त गरें । मेरो सपना साकार हुन लागेको त्यो दिन म औंधी खुशी भएको थिएँ । जुम्ला जस्तो दुरदराजको त्यो पनि भारी बोकेर जीवन चलाउने गरीब परिवारको सदस्य भइक्न पनि मैले रु.४० लाख खर्च लाग्ने एमबीबीएस पढ्ने दुर्लभ अवसर प्राप्त गरें । मेरो बुवाको सपना र समर्पण, मेरो काकाको अभिभावकत्व, मेरो अथक परिश्रम र लगनशीलता, शिक्षकहरूको पढाउने कला र समर्पण अनि माधव सरको मप्रतिको स्मेहको एकमुष्ट नितिजा थियो त्यो उपलब्धि ।

मेरो अनुभवमा, विद्यार्थी जीवनमा सफलताको शिखर चुम्न किताबी कीरो भएर मात्र पुर्दैन । अतिरिक्त क्रियाकलाप पनि हास्तानिमित उत्तिकै महत्वपूर्ण करा रहेछन् । स्कूल बाहिरका कार्यक्रमहरूमा भाग लिन जित धेरै पाइयो, उति धेरै हास्त्रो आत्मबल बढ्ने रहेछ, म केही हुँ, म केही गर्न सक्छु भन्ने भावनाको विकास हुँदै जाँदोरहेछ । यो नै हास्त्रो व्यक्तित्व विकास र प्रगतिको प्रमुख पक्ष रहेछ । समाजमा विभिन्न क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तित्वहरूसितको अन्तर्रकियाले हामीलाई आफ्नो लक्ष्य पहिल्याउन र लक्ष्य हासिल गर्न निरन्तर संघर्ष गर्न ऊजावान बनाउँदोरहेछ । उत्प्रेरणा दिँदोरहेछ । देश विदेशका ख्यातिप्राप्त राजनीतिज्ञ, व्यापारी, अभिनेता, विचारक सबैको आत्मकथा र जीवनी पनि नछाइ पहनुपर्ने रहेछ ।

मेरो अनुभवले भन्छ, निजीको तुलनामा सरकारी स्कूलका


विद्यार्थी जीवनमा सफलताको शिखर चुम्न किताबी कीरो भएर मात्र पुर्दैन । अतिरिक्त क्रियाकलाप पनि हास्तानिमित उत्तिकै महत्वपूर्ण कुरा रहेछन् । स्कूल बाहिरका कार्यक्रमहरूमा भाग लिन जित धेरै पाइयो, उति धेरै हास्त्रो आत्मबल बढ्ने रहेछ; म केही हुँ म केही गर्न सक्छु भन्ने भावनाको विकास हुँदै जाँदोरहेछ । यो नै हास्त्रो व्यक्तित्व विकास र प्रगतिको प्रमुख पक्ष रहेछ ।

धेरै पाटाहरू रास्ता छन् । हास्त्रो सबै सार्वजनिक स्कूलका गुरुहरू जनसेवा माविका सरहरू छै खटिदिने हो भने देशको शिक्षा पाँचै वर्षमा कायापलट हुन्छ । गुरुहरूले ‘मेरो स्कूल रास्तो पार्ह्य’ भन्ने संकल्पसँगे दुईवटा काम गरिनुपर्दै- नियमित रूपमा पढाइदिनुहोस, र हप्तैपिच्छ्ये अतिरिक्त क्रियाकलाप गराइदिनुहोस् । अति विद्यार्थी साथीहरूलाई अनुरोध छ, फिस तिरेको छैन भनेर नीच मारेर बस्नुभएन । स्कूलमा बाहेक दिनमा तीन घण्टा मात्र पढे पुछ्छ । मज्जाले सफल होइन्छ ।

भैरहवामा मेरा केही साथीहरू छन्, जो हृदयदेखि मलाई माया र सम्मान गर्दछन् । तर धेरै साथीहरू यस्ता छन्, जो मेरो क्षमतालाई मात्र भाउ दिन्छन् । अन्यथा तिनले मलाई कुकुरको जिति पनि भाउ नदिने रहेछन् । गरीब परिवारमा जन्मन पाउनु पनि सौभाग्य नै ठान्छु म । किनभने जीवनका कठोर वास्तविकताहरूलाई नजिकवाट अनुभव र अनुभूति गर्नको निमित आर्थिक रूपमा गरीब नै हुनुपर्ने रहेछ । भैरहवामा एमबीबीएस गर्ने धनी परिवारका मेरा थुपै साथीहरू छन्, तीसित अरू सबैथोक छन् तर जीवनका साधारण तर कठोर यथार्थहरूबाट उनीहरू बिल्कुल अनभिज्ञ छन् ।

मेरो बुवाआमाको दुःख, आर्थिक कठिनाइ अनि धनी साथीहरूको रवैयाका कारण पनि हुनसक्छ, म गरीबहरूप्रति विशेष रूपले संवेदनशील छु । मनमनै मैले अठोट गरेको छु, मकहाँ जँचाउन आउने गरीब मानिसहरूलाई पैसाको अभावका कारण म मर्न दिन्न । एउटा समर्पित डाक्टरका रूपमा जुम्ली दाइ-भाइ दिदी-वहिनीहरू र देशका गरीब मानिसहरूको उपचारमा आफूलाई समर्पित गर्नेछु । त्यस्तै, मेरो निमित आफूलाई समर्पित गर्ने मेरा बाआमालाई कहिल्यै दुःखमा राखिदैन । म यो सपनालाई साकार तुल्याउन सम्पूर्ण रूपले प्रयत्न गर्नेछु ।

(तिवारी युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेज, भैरहवामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन् ।)



# कठिन बनेको सहज काम

सार्वजनिक विद्यालयका शिक्षकले क्रियात्मक/कार्यमूलक अनुसन्धान (एक्सन रिसर्च) शब्द पर्याप्त सुनेका छन्; तर, ‘एक्सन रिसर्च’ के हो, कसरी गर्ने, कहाँ प्रयोग गर्ने भन्ने विधि र अवधारणा बुझ्ने अवसर भने धेरैले पाएका छैनन्। तैपनि धेरै शिक्षकहरूले व्यावहारिक तवरमा आफ्नै तरीकाले यस्तो अनुसन्धान/रिसर्च गरिरहेका चाहिं छन्।

**का** स्कीको ढिकुरपोखरी १ को परशु प्राविका प्रअ तुलसीप्रसाद अधिकारीले शिक्षण गर्न थालेको ३३ वर्ष भएको छ। यस अवधिमा उनले एक्सन रिसर्च (कार्यमूलक अनुसन्धान) शब्दका बारेमा धेरै सुने पनि एक्सन रिसर्च कसरी गर्ने व्यावहारिक तरिका सिक्ने अवसर पाएका छैनन्। एक्सन रिसर्चको सेन्ड्रान्टिक ज्ञानको अभावमा १० महिने शिक्षक तालिम लगायत शैक्षिक जनशक्ति विकास केन्द्रले सञ्चालन गरेको पेशागत विकास (टीपीडी) तालिम समेत लिइसकेका अधिकारीले एक्सन रिसर्च आफै सन्तुष्ट हुने गरी गरेका छैनन्। “एक्सन रिसर्च शब्दका बारेमा मात्र सुनियो। तर, एक्सन रिसर्च गर्ने व्यावहारिक विधि सिक्न पाइएको छैन, त्यसैले एक्सन रिसर्चलाई ठूलो अनुसन्धान ठानिएको छ”, अधिकारीले भने।

१३ माघ २०६५ मा कान्पेको बडालगाउँस्थित सरस्वती माविको शैक्षिक अभ्यास अवलोकन गर्न अधिकारीसहित त्यहाँ पुगेका कास्कीका सामुदायिक स्कूलका ११ प्रअमध्ये अधिकांशको अनुभव अधिकारीको जस्तै छ। उनीहरू सबैले एक्सन रिसर्चलाई सही तरिकाले बुझ्ने अवसर नपाएको स्पष्ट पारे। कास्कीको धम्पुस-१ स्थित उदय माविका प्रअ अनन्तप्रसाद अधिकारीले एक वर्षअधिको टीपीडीको पहिलो मोड्युलमा एक्सन रिसर्चको परिचय र प्रयोग अलिअलि सुनेका थिए। तर, टीपीडीमा भएको त्यो छलफलले पनि अधिकारीमा एक्सन रिसर्च गर्न सक्ने आत्मविश्वास पैदा गर्न सकेको थिएन।

कास्कीका प्रअहरूमा रहेको एक्सन रिसर्च बारेको यस्तो अन्योल र अस्पष्टता चिर्नका लागि शिक्षक प्रतिनिधिले १३ माघ २०६५ मा उनीहरूसँग सरस्वती माविमै आकस्मिक अन्तरकिया गरेको थियो। त्यसक्रममा प्रअहरूले आफू मात्र होइन, आफ्ना विद्यालयका अधिकांश शिक्षकहरूलाई एक्सन रिसर्च बुझ्न र गर्न कठिन भएको अनुभव सुनाएका थिए।

अधिकांश प्रअ तथा शिक्षकका लागि एक्सन रिसर्च हाउगुजी र अरू अनुसन्धान जस्तै जटिल विषय भएको थाहा पाएपछि शिक्षक प्रतिनिधिसँग बडालगाउँ पुगेका शैक्षिक तालिम केन्द्र धुलिखेलका



**बल बुझियो:** क्रियात्मक अनुसन्धान (एक्सन रिसर्च) सम्बन्धी छलफलमा सहभागी सरस्वती मावि बडालगाउँका शिक्षक।

प्रशिक्षक अनन्तप्रसाद पौडेल प्रअहरूलाई एक्सन रिसर्च बुझाउन तम्हिए। उनले शुरू गरे- “सरहरूले एक्सन रिसर्चलाई हाउगुजी र जटिल विषय ठान्नुभएको रहेछ, यो रिसर्च नै हाइन। वरु पेशागत कामका सिलसिलामा आउने समस्या समाधान गर्ने प्रक्रियाबद्ध प्रयास हो। स्कूलमा देखा पर्ने समस्या समाधान गर्न योजना निर्माण (प्लान), उक्त योजना लागू गरेपछि (एक्ट), उत्पन्न हुने असरको अवलोकन (अब्जर्मेसन) र सो कार्यको प्रतिविम्बन (रिफ्लेक्सन) नै एक्सन रिसर्च हो।”

एक्सन रिसर्चको अवधारणा स्पष्ट पारेपछि पौडेलले प्रअहरूलाई आफूले स्कूलमा देखा परेका समस्या समाधान गर्ने गरेको कुनै प्रयास सुनाउन आग्रह गरे। तत्कालै कास्कीको माछापुच्छे सामुदायिक प्राविका प्रअ महेश्वर पौडेलले आफ्नो विद्यालयमा विद्यार्थी घटेकाले अंगेजी माध्यम लागू गरेर विद्यार्थी संख्या बढाउन सफल भएको कथा सुनाए।

यो कथालाई एक्सन रिसर्चको एउटा नमूनाको रूपमा विकास गर्न सकिने तरिका प्रशिक्षक पौडेलले प्रस्तुत गरेका थिए ।

उनका अनुसार, विद्यार्थी संख्या घट्नु समस्या हो । एक्सन रिसर्चको चक्र अनुसार उक्त समस्या समाधान गर्न शुरूमा अंग्रेजी माध्यम लागू गरेर छात्रछात्रा बढाउने योजना (प्लान) बनाइएको छ । यो योजना अनुसार स्कूलमा अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरी छात्रछात्राको संख्या बढाइएको छ । यसलाई एक्सन रिसर्चमा कार्य (एक्ट) भनिन्छ । योजना कार्यान्वयन र त्यसका असरहरूको अवलोकन (अब्जरभेसन) गर्न अन्त त्यसको प्रतिविम्बन (रिफ्लेक्सन) पनि गरिएको छ । “माछापुच्छे सामुदायिक माविमा अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरी सफलता हात लागेको कथामा एक्सन रिसर्चका चार वटै चक्र पूरा भएकोले यसलाई एक्सन रिसर्चको नमूना मान्न सकिन्छ”, प्रशिक्षक पौडेलले स्पष्ट पारे ।

पौडेलको कुरा सुनेपछि अन्तरक्रियामा सहभागी कास्कीका प्रअहरूको महार हँसिलो भएको देखिन्थ्यो । त्यसपछि उनीहरूले “एक्सन रिसर्च त हामीले धेरै गरेका रहेछौं” भन्दै आफूले विद्यालयमा आइपर्ने समस्या समाधान गर्न अपनाएका अभ्यासका थप फेहरिस्त प्रस्तुत गरेका थिए । एक घण्टाअधिसम्म एक्सन रिसर्चलाई कठिन अनुसन्धान ठानेका परशु प्राविका प्रअ तुलसीप्रसाद अधिकारीले हाँस्दै भने “एक्सन रिसर्च हामीले सोचे जस्तो जटिल रहेन्छ, सजिलो र सबैले गरी आएकै काम पो रहेछ । ३३ वर्ष सिक्कन नपाएको कुरा सरले एकछिनमा सिकाइ दिनुभयो । मैले त धेरै वटा एक्सन रिसर्च गरेको रहेछु । तिनको प्रचारप्रसार गर्न मात्र बाँकी रहेछ ।”

कास्कीका प्रअहरूले अवलोकन भ्रमण गरेको बडालगाउँको सरस्वती माविका शिक्षकहरू पनि एक्सन रिसर्च वारे अनभिज्ञ भेटिएपछि तीसंग फेरि एक्सन रिसर्चको वारेमा छ्यौटै सक्षिप्त अन्तरक्रिया गरिएको थियो । पौडेलले सरस्वती माविका प्रअ तथा शिक्षकलाई एक्सन रिसर्च बुकाउन सोही विद्यालयले गरेको अभ्यासको सहयोग लिए । उक्त विद्यालयले सबै कक्षालाई समूहमा विभाजन गरेको छ । हरेक कक्षाका छात्रछात्रा समूहमा बसेर अध्ययन गर्दछन्, अन्यत्र जस्तो परम्परागत बसाइ व्यवस्था त्यहाँ छैन । पौडेलले यही कर्मलाई एक्सन रिसर्चको संरचनामा प्रस्तुत गरे शिक्षकहरूका बीचमा । उनका अनुसार सबैभन्दा पहिला परम्परागत बसाइबाट शिक्षण र कक्षाकार्यमा बाधा पुगेको कुरालाई समस्या मानिएको छ । त्यसलाई परिवर्तन गरी समूहगत रूपमा छात्रछात्रालाई राख्ने योजना (प्लान) बनाइएको छ । यो योजना अनुसार हरेक कक्षामा दुई दुई वटा डेक्स जोडेर छात्रछात्रालाई समूहमा राखिएको छ । यो कर्मले कक्षाकोठाको समस्यापूर्ण बसाइ व्यवस्था उल्टाएको छ ।

एक्सन रिसर्चको तेसो चरण अन्तर्गत नयाँ बसाइ व्यवस्थाबाट छात्रछात्राको पढाइमा परेको सकारात्मक प्रभाव अवलोकन (अब्जरभेसन) गरिएको छ भने चौथो चरणमा चाहिं परिवर्तित कक्षा व्यवस्थापनबाट कक्षामा खाली ठाउँ निक्लिएको, विद्यार्थी पनि खुशी भएको, शिक्षक कक्षाका सबै छात्रछात्रासम्म पुग्न सफल भएको कुरालाई प्रतिविम्बन (रिफ्लेक्सन) गरिएको छ । यी कुरा समेटेर सरस्वती माविमा लागू गरिएको कक्षा व्यवस्थापनलाई नमूना एक्सन रिसर्च मान्न सकिने पौडेलको कथन थियो ।

प्रशिक्षक पौडेलले सरस्वती माविमा कक्षा व्यवस्थापनलाई एक्सन रिसर्चको रास्तो उदाहरणको रूपमा प्रस्तुत गरेपछि उक्त स्कूलका प्रअ रमेशकाजी कोजुले भने “आहो हामीले त धेरै वटा एक्सन रिसर्च गरेका रहेछौं, प्रतिवेदन तयार गरेर प्रचारप्रसार गर्न मात्र बाँकी

रहेछ । अब त सजिलै एक्सन रिसर्च गर्न सक्छौं । एक्सन रिसर्च सही तरिकाले बुझन नपाएकोले पो हाउगुजी भएको रहेछ ।”

काभ्रे को शिखरअम्बोटे ६ स्थित लक्ष्मीनारायण उमाविका शिक्षकहरूको एक्सन रिसर्च वारेको धारणा बुझन शिक्षक ले प्रशिक्षक अनन्तप्रसाद पौडेलकै सहयोगमा तीन वटा प्रश्न दिएर लिखित धारणा बुझ्ने प्रयास गरेको थियो । १५ माघ २०६६ मा उक्त विद्यालयमा गरिएको यो अभ्यासबाट पनि शिक्षकहरू एक्सन रिसर्चबारे अन्योलमै रहेको पाइयो । एक्सन रिसर्च भनेको के हो ? यो किन र कसरी गरिन्छ भन्ने प्रश्नमा उक्त स्कूलका एक शिक्षकले लेखेको जवाफ यस्तो छ, “सिकाइ क्रियाकलापको अवस्थामा गरिने अनुसन्धानलाई क्रियात्मक अनुसन्धान भनिन्छ । शिक्षण प्रक्रियामा के कस्तो उपलब्ध हासिल भयो भनेर थाहा पाउन एक्सन रिसर्च हो ।”

शिक्षकहरूले एक्सन रिसर्चका वारेमा यस्तो धारणा राख्नु स्वाभाविक भएको बताउँछन् प्रशिक्षक पौडेल । उनको कथन छ “स्कूल र शिक्षकको दिमागमा एक्सन रिसर्च भन्ने शब्द मात्र पुरोको छ, धेरै स्कूलमा एक्सन रिसर्च पुरोकै छैन । यसबारेमा शिक्षकले न त कुनै सामग्री अध्ययन गर्न पाएका छन् न कसैले स्कूलमा एक्सन रिसर्च सजिलोसँग बुकाइ दिएको छ । त्यसैले शिक्षकले जे जानेको छ, त्यही एक्सन रिसर्च हो भन्ने ठानेको छ ।”

शिक्षकहरूका लिखित जवाफपछि सो विद्यालयमा पनि प्रशिक्षक पौडेलले करीब दुई घण्टा एक्सन रिसर्चका अवधारणा, अभ्यास र उदाहरणका वारेमा विस्तृत चर्चा गरे । पौडेलको धारणा सुनेपछि सबै शिक्षकहरूले खुलस्त रूपमा आफूहरूले एक्सन रिसर्चको व्यावहारिक अभ्यासका वारेमा यसअधि सजिलोसँग बुझन नपाएकाले गुनासो गरेका थिए । हुन पनि सामुदायिक विद्यालयका अधिकांश शिक्षकले एक्सन रिसर्चको अवधारणा, विधि, अभ्यास र उदाहरणका वारेमा विषय विज्ञापन सुन्ने र बुझ्ने अवसर विरलै पाएका छन् ।

सरकारी विद्यालयका शिक्षकले एक्सन रिसर्च गर्नु भन्ने ध्येयले एक्सन रिसर्चलाई कानूनी रूपमा शिक्षकको वृत्तिविकाससँग जोडिएको छ । २०६८ सालमा गरिएको शिक्षक सेवा आयोगको नियमावलीको छैटौं संशोधनले शिक्षकको बढुवासँग शिक्षकले गर्ने एक्सन रिसर्चलाई जोडेको छ । शिक्षकको कार्यक्रमताका आधारमा हुने बढुवाका विभिन्न आधारमध्ये शिक्षकले गर्ने अनुसन्धानलाई पाँच अंक दिने प्रावधान नियमावलीमा छ । नियमावलीको उक्त प्रावधानले कार्यक्रमताका आधारमा बढुवा हुन चाहने शिक्षकलाई अनिवार्य रूपमा एक्सन रिसर्च गर्न भनेको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रको १० महिने सेवाकालीन तालिममा एक्सन रिसर्च गर्नुपर्ने प्रावधान थियो । तर, २०६६ सालमा १० महिने शिक्षक तालिम लिने काठमाडौं र ललितपुरका शिक्षकहरूले तालिमका बेला गरेका एक्सन रिसर्चमध्ये धेरैजसोमा एक्सन रिसर्चमा हुनुपर्ने विशेषताको अभाव छ । ललितपुरको पाटन उमावि अगुवा स्रोत केन्द्रमा फेला परेका एक्सन रिसर्चका तीनमूनामा पनि शिक्षकको एक्सन रिसर्च वारेको बुझाइको अभाव छलिन्छ ।

शिक्षक तालिमका क्रममा गरिएका एक्सन रिसर्च प्रतिवेदन परीक्षण गरेका पाटन उमावि अगुवा स्रोतकेन्द्रका स्रोतव्यक्ति सत्यनारायण महर्जनले भने “एक्सन रिसर्च मान्न सकिने प्रतिवेदन पाउन कठिन छ । एक्सन रिसर्च स्कूलमा पुग्न सफल बाँकी छ, प्रअ शिक्षकहरूले धेरै कुरा जान्न बाँकी छ ।”

बाबुराम विश्वकर्मा



# हाउगुजी होइन

कार्यमूलक अनुसन्धान औपचारिक अनुसन्धान जस्तै जटिल हुन्छ भन्ने भ्रमले हासी यसको प्रयोग गर्न हिचकिचाउने गरेका छौं। तर यो धेरै सरल, लचिलो र समस्या समाधानमा तत्काल प्रभावकारी सहयोग पुऱ्याउने अचूक विधि हो। शिक्षकका लागि तयो रामबाण जस्तै हो।


## परिचय

कार्यमूलक अनुसन्धानलाई क्रियात्मक अनुसन्धान वा कार्यगत अनुसन्धान पनि भनिन्छ। यसको सुरुआत मनोविज्ञानवेत्ता कृत लेविन (१९५०-१९४७) ले गरेका हुन्। उनका अनुसार कार्यमूलक अनुसन्धान भनेको योजना, कार्यान्वयन र नतीजाको पहिचानसहित तीन चरणको चक्रीय प्रक्रिया हो। उनले कार्यमूलक अनुसन्धानको आवश्यकतालाई यसरी प्रष्ट्याएका थिए: Research that produces nothing but books will not suffice (Lewin 1946 : 202-3)। स्टेफेन (१९५३) का अनुसार अनुसन्धानकर्ताले आपने समस्या अध्ययन गरी आफ्ना कार्यहरू परिमार्जन गर्ने प्रक्रिया नै कार्यमूलक अनुसन्धान हो। केमिस र म्याक टेंगेट (१९६२) का अनुसार कार्यमूलक अनुसन्धान गर्नु भनेको योजना बनाउन, कार्यान्वयन गर्नु अबलोकन गर्नु र प्रतिविम्बन गर्नु हो जुन कुरा सावधानीपूर्वक, सिलसिलाबद्ध रूपमा एवं गम्भीरतापूर्वक सम्पन्न गरिन्छ। टागार्ट (१९५६) का अनुसार कार्यमूलक अनुसन्धान, अनुसन्धान विधिको टेम्प्लेट मात्र होइन, सामाजिक खोजका सिद्धान्तहरूलाई अभ्यासमा ल्याउने, अबलोकन गर्ने र समस्या समाधान गर्ने प्रतिबद्धता पनि हो।

सन् १९६० को दशकतिर कार्यमूलक अनुसन्धानको लोकप्रियता घटेको थियो। ७० को दशकमा दोस्रो पुस्ताको कार्यमूलक अनुसन्धानका रूपमा यसलाई सङ्घठन विकासमा प्रयोग गर्न थालियो। ८० को दशकमा समालोचनात्मक र उन्मुक्तिपरक कार्यमूलक अनुसन्धानका अवधारणा अगाडि ल्याइए। यसपछि चौथो पुस्ताका रूपमा सहभागितामूलक कार्यमूलक अनुसन्धानको सुरुआत भयो। लेविनको कार्यमूलक अनुसन्धान सम्बन्धी पुस्तक प्रकाशित भएपछि स्टेफेनले यसको प्रयोग शिक्षा क्षेत्रमा गरेका हुन्। अहिले कार्यमूलक अनुसन्धानलाई विद्यालय र कक्षाकोठामा आधारित अध्ययनका रूपमा हेरिन्छ, प्रधानाध्यापक र शिक्षकले नै सचालन गर्दछन् र समस्या समाधानमा केन्द्रित गरिएको हुन्छ।

## अनुसन्धानका चरण

कार्यमूलक अनुसन्धानका चरणहरूलाई चक्रको रूपमा यस प्रकार हेर्न सकिन्छ:



योजना अन्तर्गत समस्याको पहिचान, प्रमाणीकरण, कारणको खोजी, उपाय अर्थात् प्रयत्नहरूको खोजी, कार्यान्वयनमा ल्याउने उपायको छानोट, अध्ययन साधन विकास, अध्ययनको खाका तथा प्रस्तावना विकास सबै पर्दछन्। कार्यान्वयन अन्तर्गत वास्तविक कार्यक्षेत्रमा गई समस्या समाधानका उपायहरू कार्यान्वयन गर्ने अर्थात् सुधारका प्रयत्न शुरू गर्ने कुरा पर्दछन्। कार्यान्वयन सबै योजना मुताबिक नै हुन्छ। अबलोकन अन्तर्गत सुधार अर्थात् प्रगतिको अवस्था पहिचान गर्ने, छलफल र अन्तरिक्षिया गर्ने, मापन गर्ने, अभिलेख राख्ने, रुजु गर्ने, स्विकरण प्रयोग गर्ने आदि कुराहरू पर्दछन्। जसबाट कार्यान्वयन अधि र पछिको अवस्थामा आएको भिन्नता तुलना गर्न सहयोग पुरदछ। त्यसैगरी प्रतिविम्बन अन्तर्गत प्रगति र उपलब्धिका बारेमा मनन गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, सबल र कमजोर पक्षहरू पहिचान गर्ने, निष्कर्षमा पुग्ने र प्रतिवेदन तयार गर्ने, सिकाइको प्रवोधीकरण गर्ने आदि कुराहरू पर्दछन्।

योजनावाट शुरू भएको चक्र प्रतिविम्बनमा टुङ्गिए जस्तो देखिए तापनि यो टुङ्गिदैन। समस्या समाधानका सबल पक्षहरूलाई कायम राखी कमजोर पक्षहरूलाई सुधार गर्न पुनः योजना, कार्यान्वयन र प्रतिविम्बन गर्नुपर्ने हुन्छ। त्यसैले यो चक्र निरन्तर चलिरहन्छ। यसलाई चक्रीय प्रक्रिया भन्नुको तात्पर्य पनि यही हो।

आपनो पेशा वा व्यवसायमा आइपरेका समस्या समाधान गरी पेशालाई सबलीकरण गर्न मानिसले कार्यगत अनुसन्धान गर्नु जस्ती हुन्छ । गरिरहेको पनि हुन्छ, भलै त्यो कार्यमूलक अनुसन्धान हो भने उसले थाहा नपाएको होस, अथवा उत्क चकअनुसार कार्य गरेर पनि डकुमेन्टेसन नगरेको होस् । उदाहरणका लागि, एक जना किसानले व्यावसायिक रूपमा कुखुरा पाल्न शुरू गरे तर कुखुरा मरे र नाफा भएन । उनले समस्या पहिल्याउदै सोका कारणहरू पहिचान गरे । समाधानका उपायहरू पत्ता लगाए र कार्यान्वयन गरे । कुखुरा मरेनन् र उनी नाफा कमाउन सफल भए । यसबाट उनले केही पाठ सिके । त्यस्तै, एक जना शिक्षकले राम्रारी मिहिनेत गरेर पढाउँदा पनि अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका थिए । उनले आपनो शिक्षण प्रक्रियामा रहेका समस्याहरू खोजी गरे । सुधारका उपायहरू पहिचान गरे । उपायहरूलाई एकएक गरी कार्यान्वयनमा ल्याए । फलतः अधिकांश विद्यार्थी उत्तीर्ण भए । उनले आपनो सफलताका अनुभवहरू लिपिबद्ध गरी अरू शिक्षकहरूसँग पानि बाँडे । उनको पेशागत विकासमा सहयोग पुर्यो । दुवैले वास्तवमा कार्यमूलक अनुसन्धान गरेका हन् ।

कार्यमूलक अनुसंधानका चरणलाई चक्रीय रूपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:


विशेषता

- कार्यमूलक अनुसन्धानका विशेषताहरू यस प्रकार रहेका छन्:
  - वैज्ञानिक विधि प्रयोग गरी वर्तमान समस्याको व्यावहारिक समाधान निकालिन्छ।
  - वर्तमान अभ्यासको सुधार र परिमार्जनमा जोड दिइन्छ।
  - कार्यको माध्यमबाट व्यक्तिगत वा सामूहिक समस्या अध्ययन गरिन्छ।



कृत लेविन

कुर्त लेविन कार्यमूलक  
अनुसन्धानका प्रणेता हुन्।  
उनले यसका साथै अनुभवजन्य  
सिकाइ, समूह गतिशीलता र  
फ़िल्ड सिद्धान्तका सम्बन्धमा  
अनुसन्धान गरेका छन्।  
उनी ५ सेप्टेम्बर १९८० मा  
उँ (अहिले पोल्याण्डमा पर्दछु)  
मा चिकित्साशास्त्र अध्ययनका  
यमा भर्ना भए। पछि स्युनिख  
न अध्ययनका लागि स्थानान्तरण  
ब मानिसहरूका लागि प्रौढ  
लन गरे। १९९६ मा विद्यावारिधि  
विश्वविद्यालयको मनोविज्ञान  
न गर्न थाले। १९३० मा संयुक्त  
ड विश्वविद्यालयमा भिजिटिड  
र्न शुरू गरे। १९४० देखि  
ए। *A Dynamic Theory of*  
क प्रकाशित गरे। कुर्त लेविनले  
*enter for Group Dynamics*  
कन यहुदी कंग्रेसको परियोजनामा  
आमाजिक समस्या (विशेष गरी  
समाधानमा आफैले विकास  
नको प्रयोग गर्ने मौका पाए।  
सहजकर्ताहरू समावेश गरी एउटा  
समूह भनियो। उनले लगानी  
*ing Laboratories* पनि स्थापना  
काम पूरा नहुदै हृदयाघातका  
३ मा उनको देहान्त भयो। 



स्रोतः अनन्तकमार पौड्याल

## त्रियात्मक अनुसन्धान

- काममा संलग्न व्यक्तिवाट आफ्नो काममा सुधारका लागि समस्या अध्ययन गरिन्छ ।
- व्यावहारिक समस्या समाधान गर्ने क्षमता अभिवृद्धि हुन्छ ।
- सहभागितामूलक र सहकार्यात्मक हुन्छ ।
- आफैमित्रको सामाजिक प्रणाली र परिवर्तन प्रक्रिया बुझन मद्दत पुग्छ ।
- वर्तमान परिस्थितिमा भर पर्दछ ।
- तत्कालै मुकविला गर्नु परेको समस्यामा जोड दिइन्छ ।
- उपयोगी र व्यावहारिक प्रतिफल प्राप्त हुन्छ ।
- अन्य परिस्थितिमा सामान्यीकरण गर्न सकिन्दैन ।

### औपचारिक अनुसन्धान भन्दा फरक

कार्यमूलक अनुसन्धान र औपचारिक अनुसन्धान बीचको फरकलाई १४ बुँदामा आधारित रहेर हेर्न सकिन्छ । जस्तै:

क्र.सं.	शीषक	औपचारिक अनुसन्धान	कार्यमूलक अनुसन्धान
१	तालीम	अनुसन्धानकर्तालाई विस्तृत तालीम चाहिन्छ ।	सामान्य परामर्श भए पुग्छ ।
२	अनुसन्धानकर्ता	शैक्षिक योग्यता र सम्बन्धित क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति जो समस्यासँग सम्बन्धित वा असम्बन्धित पनि हुन सक्छ ।	कर्मचारी, शिक्षक, प्रिसिपल, निरीक्षक, प्रशासक वा कामसँग सम्बन्धित जोसुकै हुनसक्छ । प्राज्ञिक योग्यता यति नै हुनुपर्द्ध भन्ने छैन ।
३	अनुसन्धानको क्षेत्र	व्यापक, शिक्षा क्षेत्रको समस्यालाई सम्बोधन गर्ने ।	साँघुरो, स्थानीय स्तरको, विद्यालय र कक्षाकोठा शिक्षणमा सीमित ।
४	समस्या	समस्या व्यापक र शिक्षाको बृहतर क्षेत्रसँग सम्बन्धित हुन्छ । सर्वव्यापी पनि हुनसक्छ । समस्याको चयन अनुसन्धानकर्ताले गरे तापनि बाह्य विजहरूको अनुमोदन आवश्यक पर्दछ ।	समस्या प्रायः धेरै सानो, स्थानीय र व्यावहारिक हुन्छ । समस्याको छानोट काम गर्ने व्यक्ति अर्थात् अनुसन्धानकर्ता स्वयले गर्दछ । बाह्य अनुमोदनको जरूरत पैदैन ।
५	अनुसन्धानको लक्ष्य	प्राप्त ज्ञानको सामान्यीकरण गर्ने ।	प्राप्त ज्ञानलाई स्थानीय परिस्थितिमा प्रयोग गर्ने ।
६	उद्देश्य	नयाँ सिद्धान्त, तथ्य र सत्यका रूपमा नयाँ ज्ञान निर्माणमा योगदान गर्ने ।	विद्यालय र कक्षाकोठा शिक्षणमा सुधार ल्याउने ।
७	निष्कर्ष	नयाँ सिद्धान्त, नयाँ तथ्य, नयाँ व्याख्या, अध्ययनको क्षेत्रको नयाँ ज्ञान ।	वर्तमान कार्यप्रणाली वा अभ्यासका सुधारात्मक उपायहरू ।
८	समस्या पहिचान विधि	पूर्व अनुसन्धानको पुनरावलोकन ।	समस्या तत्काल सामना गरिने ।
९	साहित्य सिंहावलोकन प्रक्रिया	विस्तृत, प्राथमिक स्रोतको उपयोग ।	छिटोछिरितो, द्वितीयक स्रोतको उपयोग ।
१०	नमूना छानोट	यादृच्छक वा प्रतिनिधिमूलक ।	विद्यार्थी वा क्लाइन्ट, जससँग काम गरिन्छ ।
११	अनुसन्धान डिजाइन	बृहत् नियन्त्रण, लामो समय फ्रेम ।	खुकुलो प्रक्रिया, अध्ययनका बेला परिवर्तन हुन सक्ने, छोटो समय फ्रेम ।
१२	मापन विधि	मूल्याङ्कन र पूर्व परीक्षावाट मापन ।	सुविधाजनक मापन वा स्तरीकृत परीक्षा ।
१३	तथ्याङ्क विश्लेषण	तथ्याङ्कशास्त्रीय परीक्षण वा गुणात्मक टेक्निक उपयोग ।	व्यावहारिकतामा जोड, कोरा आँकडा प्रस्तुत हुने ।
१४	नतीजाको प्रयोग	सैद्धान्तिक महत्वमा जोड ।	व्यावहारिक महत्वमा जोड ।

यस तालिकावाट स्पष्ट हुन्छ, कार्यमूलक अनुसन्धान औपचारिक अनुसन्धान भन्दा धेरै लचिलो हुन्छ । सबै पेशाकर्मीले आफ्नो बलबुताले कार्यमूलक अनुसन्धान सम्पन्न गर्न सक्दछन् । यो औपचारिक अनुसन्धान जस्तै गाहो हुन्छ भन्ने भ्रमका कारण हामी कार्यमूलक अनुसन्धान गर्न हिच्कचाएका वा डराएका हुन सक्छौं । यसलाई हाउगुजीका रूपमा नलिई आफ्नो पेशा वा व्यवसायको निरन्तर सुधारको उपायका रूपमा लिन जरुरी छ ।

### घटना/मामला अध्ययनसँगको भिन्नता

घटना/मामला अध्ययन र कार्यमूलक अनुसन्धान बीचका भिन्नताहरू यस प्रकार छन्:

क्र.सं.	घटना/मामला अध्ययन	कार्यमूलक अनुसन्धान
१	समस्या समाधान नहुन सक्छ।	समस्या समाधान हुन्छ।
२	नतीजा कार्यान्वयनमा नआउन सक्छ।	नतीजा कार्यान्वयनमा आउँछ।
३	गम्भीर मुद्दाका लागि।	सामना गर्नुपरेको समस्या समाधानका लागि।
४	शिक्षणको तरीका।	कार्य पुनरावलोकन।
५	विज्ञ, सिकारु वा शिक्षकले गर्ने।	कार्यान्वयनकर्ता अर्थात् पेशाकर्मीले गर्ने।

यस तालिकाबाट स्पष्ट हुन्छ, कार्यमूलक अनुसन्धान भनेको घटना/मामला अध्ययन भन्दा भिन्न कुरा हो र यो समस्याको समाधानमुखी अर्थात् सुधारमुखी हुन्छ।

### कार्यमूलक अनुसन्धानको उपयोग

#### विद्यालय सुधार


“कार्यमूलक अनुसन्धान सुधारका लागि हो प्रमाणित गर्नका लागि होइन (ACTION RESEARCH IS TO IMPROVE NOT TO PROVE)।” यसबाट विद्यालय सुधारमा महत्व पुगदछ। जस्तै:

- विद्यालयको कार्य-वातावरणमा सुधार आउछ।
- शिक्षक तथा प्रधान अध्यापक (प्रअ) हरूमा आफ्ना समस्याको अध्ययन गर्ने वैज्ञानिक अभिवृत्ति विकास हुन्छ।
- शिक्षक तथा प्रअहरूको कार्यदक्षता अभिवृद्धि हुन्छ।
- विद्यालयमा सिकाइ-अनुकूल वातावरण सिर्जना हुन महत्व पुगदछ।
- विद्यार्थीहरूको उपलब्धि बढाउरीमा सहयोग पुगदछ।

#### शिक्षकको पेशागत विकास

पेशागत विकासका तीन मोडलहरू छन्: काफ्ट मोडल, एप्लाइड साइन्स मोडल र प्रतिविम्बनात्मक मोडल। कार्यमूलक अनुसन्धान प्रतिविम्बनात्मक मोडलभित्र पर्दछ।

#### प्रतिविम्बनात्मक मोडल



प्राप्त ज्ञान अन्तर्गत आँकडा, तथ्य, सिद्धान्त, अनुसन्धानका प्राप्ति आदि पर्दछन् जुन कुरा आफ्नो पेशासँग सम्बद्ध हुन्छ। अनुभवजन्य ज्ञान अन्तर्गत अभ्यास, कार्यको प्रतिविम्बन, अवलोकन आदिवाट हासिल गरेको ज्ञान पर्दछ। शिक्षकले आफ्नो वर्तमान ज्ञान संरचना अर्थात् अनुभवजन्य ज्ञान र प्राप्त ज्ञानका आधारमा अभ्यास र प्रतिविम्बनका माध्यमबाट पेशागत विकास गर्दछन्।

#### अनुसन्धान प्रस्तावना

अनुसन्धानको प्रस्तावना तयार पार्नु सामान्यतः छब्बिटिलो काम मानिन्छ। तर कार्यमूलक अनुसन्धानको प्रस्तावना तयार पर्नु आफैमा रमाइलो पनि छ। प्रस्तुत छ एउटा उदाहरण:

हिमालय माविका गणित शिक्षक हुन्। उनले कार्यमूलक अनुसन्धानको प्रस्तावना तयारीका लागि सर्वप्रथम आफूले सामना गर्नुपरेको र समाधान गर्न जरूरी ठानेको एउटा समस्या टिपोट गरे। उनको कक्षाका अधिकांश विद्यार्थीहरूले  $x^2 + 5x + 6 = 0$  स्वरूपका वर्ग समीकरण हल गर्न सकेका थिएनन्। उनी यो समस्याको रूपमा छ भन्ने कुराको प्रमाण जुटाउनिर लागे। उक्त पाठमा विद्यार्थीहरूको औसत प्राप्ताङ्क ५० प्रतिशत थियो र ४० प्रतिशत विद्यार्थीहरू मात्र उत्तीर्ण भएका थिए। विद्यार्थीहरूको उत्तरपुस्तिका, कक्षा कार्य, गृहकार्यको अवलोकनबाट पनि सो कुरा देखिएको थियो। उनले समस्याका सम्भावित कारणहरूको सूची तयार पारे। जुन यस प्रकार थियो:

- विद्यार्थीहरू गुणन तालिकाको स्मरणमा कमजोर छन्।
- विद्यार्थीहरू कोष्ठमा कुन संख्या राख्ने भन्ने कुरामा स्पष्ट छैनन्।
- विद्यार्थीहरू कोष्ठभित्र कुन किया गर्न भन्ने कुरामा स्पष्ट छैनन्।
- विद्यार्थीहरूले कोष्ठभित्रका संख्याहरू गुणन गर्न र जोड गर्न जान्दैनन्।

पेम्बाले त्यस सूचीबाट आफूलाई सबैभन्दा महत्वपूर्ण लागेको एउटा कारण छाने। त्यो थियो- “विद्यार्थीहरू गुणन तालिकाको स्मरणमा कमजोर छन्।”

उनले उक्त समस्या समाधानका उपायहरूको सूची पनि तयार पारे:

- गुणन तालिका स्मरण अभ्यास गराउने।

मौखिक गुणन प्रतियोगिता गराउने।

ग) लिखित गुणन प्रतियोगिता गराउने।

घ) गुणन तालिकाको पोस्टर कक्षामा टाँस्ने।

पेम्बाले ती उपायहरूमध्ये पनि आफूलाई बढी उपयुक्त लागेको एउटा उपाय छाने। त्यो थियो- “गुणन तालिका स्मरण अभ्यास गराउने।”

उनले उक्त उपाय कार्यान्वयन गर्ने क्रमबद्ध चरणहरूको सूची बनाए। जस्तै:

दुई हप्तासम्म, कक्षामा प्रवेश गर्दा प्रत्येक पटक

- गुणन तालिका सम्बन्धी हाजिरीजवाफमा पाँच मिनेट समय खर्च गर्ने।

घ) जवाफ लेखिएको कापी जम्मा गरी परीक्षण गर्ने र गलती भएका ठाउँमा सच्याएर विद्यार्थीलाई फिर्ता गर्ने।

ग) विद्यार्थीहरूलाई आँखा बन्द गरी आधारभूत गुणन तथ्य

## क्रियात्मक अनुसन्धान

तालिका सम्बन्ध लगाउने ।

घ) त्यसपश्चात् रुटिन अनुसारको पाठ शुरू गर्ने (त्यस दिनको पाठ वर्ग समीकरण नहुन पनि सक्छ) ।

उनले उक्त प्रयास प्रभावकारी भए-नभएको यकिन गर्ने तरीकाको पनि सूची बनाए-

क) उपायको कार्यान्वयन पूर्व वर्ग समीकरणका १० प्रश्न निकाली परीक्षा लिने ।

ख) उपाय कार्यान्वयनको दुई हप्ता पश्चात् वर्ग समीकरणका १० प्रश्न निकाली परीक्षा लिने ।

ग) दुई परीक्षाको नतीजा तुलना गर्ने ।

यसका साथै पेम्बाले अनुसन्धानको उपकरण, नमूना छनोट, उपाय कार्यान्वयनको अवधि, अनुसन्धानको शीर्षक र अनुसन्धानको उद्देश्य उल्लेख गरे । त्यसपछि अनुसन्धानको उपलब्धि सम्बन्धमा प्रतिविम्बन गर्ने कुरा लेखे । यसरी कार्यमूलक अनुसन्धानको प्रस्तावना तयार भयो ।

### प्रतिवेदन

कार्यमूलक अनुसन्धान एक प्रकारको अनौपचारिक अनुसन्धान हो । औपचारिक अनुसन्धानको जस्तो यसको प्रतिवेदनको कुनै निश्चित खाका हुँदैन । तैपनि यसलाई निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छ: क. सफलताको कथा लेखेर, ख. योजना, कार्य, अवलोकन र प्रतिविम्बन उपशीर्षक अन्तर्गत समेटेर अथवा ग. साधारण अनुसन्धान प्रतिवेदनको खाकामा लेखेर । प्रतिवेदन जसरी र जुन रूपमा तयार गरे पनि हुँच्छ तर त्यसमा कार्यमूलक अनुसन्धानका क्रममा योजना कार्यान्वयन, अवलोकन र प्रतिविम्बन अन्तर्गत चक्रीय

रूपमा उपायहरू योजनाबद्ध किसिमले कार्यान्वयन गरिएको कुरा स्पष्ट तबरमा प्रतिविम्बित हुन आवश्यक छ । हामीले कार्यमूलक अनुसन्धानका सबै चरण पूरा गरे तापनि त्यसलाई प्रतिवेदनका रूपमा डक्केन्टेसन नगरेकाले सम्पन्न भएका, गरेका उदाहरणीय कामहरू पनि प्रकाशमा आउन सकेका छैनन् । यसतर्फ हामी सबैले ध्यान दिनु जरुरी छ ।

### निष्कर्ष

कार्यमूलक अनुसन्धान भनेको पेशागत समस्या समाधानका लागि निरन्तर चलिरहने चक्र हो । यो पेशागत विकासको माध्यम अर्थात् साधन पनि हो । हामीले कार्यमूलक अनुसन्धानलाई समस्याको पहिचान गर्ने, समाधानको उपाय खोज्ने, उपायको कार्यान्वयन गर्ने र नतीजाको प्रतिविम्बन तथा विश्लेषण गरी सोको अभिलेखीकरण गर्ने सरल कार्यको रूपमा लिन जरुरी छ । यसलाई जुनसुकै पेशाकर्मीले सजिलै सम्पन्न गर्न सक्ने लचिलो अनुसन्धानका रूपमा बुझेर यसका माध्यमबाट हामी आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्न सक्छौं र यस्तो गर्नु आवश्यक पनि छ ।

### सन्दर्भ सामग्री


1. McTaggart, R. *Educational Action Research*, Routledge, Volume 2, No. 3, 1994
2. Kemmis, S., & McTaggart, R. (2000). *Participatory action research*. In N. Denzin & Y. Lincoln (Eds.), *Handbook of qualitative research* (2nd ed., pp. 567–605). Thousand Oaks, CA: Sage.

## दिवास्वप्न नपाएको भन्ने गुनासोका सम्बन्धमा अत्यन्त जरुरी सूचना

शिक्षण-कर्मका तपस्वी गिजुभाईको जीवन्त अनुभवमा आधारित कालजयी पुस्तक विशेषतः पहाडी भेगका जिल्ला तथा ग्रामीण क्षेत्रका पाठकहरूले आफ्नो सदरमुकाम वा नजिकको बजारका पसलमा किन्तु नपाएको भनी शिक्षक को कार्यालयमा गुनासो प्राप्त हुने गरेका छन् । यताका दिनमा त्यस्ता गुनासोको संख्या फैले बढ्दै गएको छ ।

पाठकको गुनासो सम्बोधन गर्न हामीलाई सम्बद्ध विक्रेताहरूको सहयोग जरुरी हुन्छ । दिवास्वप्न विक्री गर्न इच्छुक विक्रेता/पुस्तक-पत्रिका पसलहरूले आफूले विक्री गर्न चाहेको प्रति (संख्या) खोलेर शिक्षक को कार्यालयमा फोन/इमेल वा पत्रबाट जानकारी गराएको खण्डमा यस कार्यालयले नै हुवानी खर्च व्यहोरेर तत्काल पुस्तक उपलब्ध गराउनेछ । हुवानीको खर्च र कठिनाइलाई ध्यानमा राखी त्यसरी माग गरिने पुस्तकको संख्या न्यूनतम १० प्रति र अधिकतम १०० प्रति हुनुपर्ने सीमा निर्धारण गरिएको छ ।

दिवास्वप्न प्राप्त गर्न इच्छुक सबै शिक्षक/पाठकहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क राख्नुहोला । पुस्तक पाउने सबैभन्दा भरपर्दो बाटो पनि त्यही नै हो ।



छिटो सम्पर्कका लागि: ८७२१५८०४८ (हरि), ८८४१६७२०५ (अनिल)

### शिक्षक मासिक

पो.ब.नं. ३६१, पूर्णचण्डीमार्ग, जावलाखेल, ललितपुर  
फोन: ५५४३२५२, ५५४८१४२, ईमेल: mail@teacher.org.np



Buffering days are over!

Introducing Nepal's fastest broadband Internet

**CABLE ZOOM**

**Unmatched Speed!  
Unmatched Price!**

**10 Mbps  
@ NRs 1100  
per month only!\***

Available in selected areas of Kathmandu valley.

\*Conditions apply

One World. One Link.  
**WORLDLINK**

**HEAD OFFICE**

Jawalakhel Lalitpur, PO Box 8207, Nepal Tel: 5523050, 9801523050  
Fax: +977-1-5529403 Email: sales@worldlink.com.np, URL: www.worldlink.com.np

**BRANCH OFFICE**

Bhaktapur 6619512 Chabahil 4465289 Kalimati 4673016  
Maharajgunj 4650889 New Baneshwor 4471583 Putalisadak 4421108



# एउटा दृष्टान्त !

## समस्याको पहिचान

वर्ग विधिवाट नेपालको नक्सा निर्माण सम्बन्धमा गरिएको योजनाबद्ध अध्ययनबाट उत्तर समस्या आउनुमा निन्न कारणहरू जिम्मेवार रहेको कुरा पत्ता लगाएँ:

- नक्सामा कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गाकार कोठाको संख्या र आकारको अनुपात नमिलेको ।
- विद्यार्थीहरूले नक्सामाथि कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गको सम्बन्ध पहिचान गर्न नसकेको ।
- कुन वर्गमा नक्साको रेखा कसरी गएको छ भन्ने हेकका राख्न नसकेको ।
- विद्यार्थीहरूमा सूक्ष्म अवलोकन गरेर नक्साको रेखा कोर्ने धैर्यको कमी भएको ।
- यस विधिलाई विद्यार्थीले एक छङ्कटिलो विधिका रूपमा लिएको ।
- विद्यार्थीहरूमा नक्सा निर्माण गर्ने काम कठिन कार्य हो भन्ने भय रहेको ।
- विगतदेखि नै नक्सा निर्माण गर्ने ज्ञान, सीप र आदतको कमी रहेको ।
- उनीहरूमा नक्सा निर्माण गर्ने सीपमा उत्साह जगाउन नसकिएको ।


यसपछि वर्ग विधिवाट नेपालको नक्सा निर्माण शिक्षणलाई मैले नै उपयुक्त तरिकाले सहजीकरण गर्न नसकेको अनुभूति भयो । त्यसैले वर्ग विधिको प्रयोग गरी सहज रूपमा नेपालको नक्सा शिक्षण गर्ने परम्परागत तरिकामा के-कस्ता परिवर्तन गर्नुपर्ण भन्ने कुराको खोजी नै मेरो अध्ययनको मुख्य विषयवस्तु बन्न गएको हो ।

## चरणबद्ध प्रयास (Interventions)

### क. पहिलो चक्र

१. योजना (Plan): मोटरकारको एउटा सरल चित्रलाई वर्ग विधिवाट उतार्ने अभ्यास गराउने ।

२. कार्य (Action): पहिलो चरणमा मैले बोर्डमा मार्करले ६५ वर्ग भएको आयात बनाएँ । विद्यार्थीलाई पनि उत्तर आयात आ-आफ्नो कापीमा पेन्सिलले सार्न लगाएँ । त्यसपछि उत्तर आयातमा मैले नम्बर दिएँ र विद्यार्थीलाई पनि त्यसैगरी वर्ग कोठामा नम्बर दिन लगाएँ । उत्तर आयातभित्र वर्ग कोठाहरूलाई समेट्दै मोटरकारको एउटा सरल चित्र कोरें । त्यसपछि मैले विद्यार्थीलाई कुन कुन वर्गबाट कसरी रेखाहरू गएर उत्तर मोटरकारको चित्र बनेको छ, त्यसको राष्ट्रोसित अवलोकन र पहिचान गर्न लगाएँ । त्यसपछि आ-आफ्नो कापीमा यसअघि बनाएको आयातमा त्यसैगरी नम्बर पहिल्याउदै त्यसै मोटरकारको आकृति बनाउन लगाएँ । त्यसपछि बनेको कारको



आकृतिमाथि साइनपेन वा डटपेनले कोर्न लगाएँ र पेन्सिलले कोरिएको वर्गलाई ड्रेजरले मेटाउन लगाएँ ।


३. अवलोकन (Observation): वर्ग विधिको प्रयोग गरेर विद्यार्थीले मोटरकारको आकृति निर्माण गरेपछि कालोपाटीमा रहेको चित्र र विद्यार्थीले आ-आफ्नो अभ्यास पुस्तिकामा उतारेको कारको चित्रको आकार र प्रकार तुलना गर्न लगाएँ । त्यसपछि मैले विद्यार्थीहरूले अभ्यासपुस्तिकामा बनाएको मोटरकारको चित्र अवलोकन गरें । अधिकांश सबै विद्यार्थीले वर्ग विधिको प्रयोग गरी मोटरकारको चित्र उतारे । सबै विद्यार्थीले वर्गको नम्बरलाई पहिल्याउदै पहिले बोर्डमा भएको मोटरकारको अगाडिको आयातकार भाग बनाए । त्यसपछि छानो र कारको बीचको मुख्य भाग बनाए । त्यसपछि चक्रका रहेको वर्गको स्थान पहिल्याएर चक्रकाको भाग उतारे । यसरी वर्ग कोठाको ठीक विन्दु पहिल्याएर विद्यार्थीले कारको दुरुस्त आकृतिलाई सही रूपमा उतार्न सक्षम भए । यसरी उत्तर मोटरकारको पूरा आकृति बनाउन विद्यार्थीलाई औसत ५ देखि ७ मिनेट जिति समय लायो ।

४. प्रतिबिम्बन (Reflection): प्रायः सबै विद्यार्थीहरूको कापीमा बोर्डमा बनाइए जस्तै गरी कारको चित्र उतारेको देखियो । वर्ग विधिको प्रयोग गरी ५-७ मिनेटको छोटो समयमा नै कारको चित्र उतार्न सक्षम भएकोमा सबै विद्यार्थी खुशीले दंग भए । विद्यार्थीहरू आफूले बनाएको कारको चित्र साथीलाई देखाउदै अनुभव साटासाट गरिरहेका थिए । यसरी पहिले सजिलो चित्रबाट सिक्कन शुरू गराउनुपर्ने रहेछ भनी विद्यार्थीले प्रतिक्रिया व्यक्त गरे । अब हामी अन्य नक्साहरूलाई पनि यसरी नै उतार्न सिक्केछौं भनी आ-आफ्नो प्रतिबद्धता व्यक्त गरे । आउँदा दिनका कक्षाहरूमा यो विधिलाई निरन्तरता दिन सकिने रहेछ भन्ने निष्कर्षमा पुगें ।

## ख. दोस्रो चक्र

१. योजना (Plan): दोस्रो चरणमा मैले पहिलेको जस्तै तर अलिक फरक किसिमको अभ्यास गराउने/गर्ने योजना बनाएँ। यस चरणमा मैले वर्ग विधिवाट वक्ररेखाले बनेका सरल तर अलिक जटिल आकृति जस्तै फूल, पात, मानिसको आकार आदि उतार्ने अभ्यास गराउने निधो गरें।

२. कार्य (Action): फ्ल्यास कार्डमा यस्ता चित्रहरूको नमूना तयार गरी कक्षाकोठामा लाउँ। मैले ह्वाइट बोर्डमा मार्करले ७५ वर्ग भएको आयात बनाएँ। विद्यार्थीलाई पनि उक्त आयात आ-आफ्नो कापीमा सार्न लगाएँ। त्यसपछि उक्त आयातमा मैले नम्बर दिएँ र विद्यार्थीलाई पनि त्यसैगरी वर्ग कोठामा नम्बर दिन लगाएँ। उक्त आयातभित्र वर्ग कोठाहरूलाई समेटदै पहिले पात, फूल र त्यसपछि मानिसको सिन्के चित्रको आकृति कोरें। त्यसपछि मैले विद्यार्थीलाई कुन कुन वर्गवाट कसरी रेखाहरू गएर उक्त चित्रहरू बनेका छन्, तिनको रास्रोसित अबलोकन गर्न लगाएँ र आफ्नो कापीमा यसअधिव बनाएको आयातमा पहिलो चरणमा गरेजस्तै गरी नम्बर पहिल्याउदै त्यस्तै चित्रहरू उतार्ने अभ्यास गराएँ।



३. अबलोकन (Observation): यस पटक पनि विद्यार्थीले वर्ग विधिको प्रयोग गरेर पात, फूल र त्यसपछि मानिसको सिन्के चित्रको आकृति निर्माण गरे। पछि पुनः कालोपाटीमा रहेको चित्र र विद्यार्थीको अभ्यास पुस्तिकामा रहेको कारको चित्रको आकार र प्रकार तुलना गर्न लगाएँ। त्यसपछि मैले विद्यार्थीहरूले अभ्यास पुस्तिकामा बनाएका ती वस्तुहरूको चित्र अबलोकन गरें। अधिकांश सबै विद्यार्थीले वर्ग विधिको प्रयोग गरी ती वस्तुहरूको चित्र उतारेको पाएँ। सबै विद्यार्थीले वर्गको नम्बरलाई पहिल्याउदै बोर्डमा भएको ती वस्तुहरूको चित्रले लिएको रेखा र वर्गको स्थान पहिल्याई ती आकृतिहरू सही रूपमा उतारेको पाएँ। यस पटक उक्त वस्तुहरूको एउटा चित्र बनाउन विद्यार्थीलाई औसत ७ मिनेट जिति समय लागेको थियो।

४. प्रतिविम्बन (Reflection): प्रायः सबै विद्यार्थीको कापीमा बोर्डमा बनाइए जस्तै कारको चित्र बनेको थियो। वर्ग विधिको प्रयोग गरी छोटो समयमा ती वस्तुहरूको चित्र उतार्न सक्षम भएकोमा सबै विद्यार्थी अङ बढी खुशी भएका थिए। विद्यार्थीले आफूले बनाएको कारको चित्र साथीलाई देखाउदै अनुभव साटासाट गरिरहेका थिए। यसरी पहिले सजिलो र त्यसपछि क्रमशः कठिन चित्र प्रयोग गरी अभ्यास गर्नुपर्ने रहेछ भनी विद्यार्थीले आफ्नो प्रतिक्रिया व्यक्त गरे।

अब हामी यसरी नै नक्सा उतार्नेछौं भनी पुनः प्रतिवद्धता जनाए। पहिलो र दोस्रो चरणको क्रियात्मक अनुसन्धानको प्रयासवाट पाएको सफलताले मलाई तेस्रो चरणमा जाने होसला प्राप्त भयो।

## ग. तेस्रो चक्र

१. योजना (Plan): यस चरणमा मैले अलिक फरक किसिमको हस्तक्षेपकारी प्रयास (intervention) गर्ने यस्तो योजना बनाएँः पहिले ट्रान्सपरेन्सी सीटमा नेपालको नक्सा फोटोकपी गर्ने र त्यसमाधि वर्गकोठा कोरें। हरेक वर्गकोठामा क्रमैसित देबेबाट दाहिनेतिर १, २, ३ ... गर्दै नम्बर दिवै जाने। त्यस्तै अर्को एउटा खाली ट्रान्सपरेन्सी सीटमा वर्गकोठा कोरें र पहिलेको नक्सामाधि कोरेको जस्तै गरी वर्गको नम्बर दिने। त्यसपछि ओएचपीवाट ट्रान्सपरेन्सी सीटमा कोरेको वर्ग र फोटोकपी गरिएको नक्सा एकैचोटि देखाउने। तयारी नक्सामाधि कोरिएको वर्गको नम्बरको सहारा लिदै खाली ट्रान्सपरेन्सी सीटमा नक्सा निर्माण गर्ने तरिका ओएचपीवाट देखाएर बताउने।

२. कार्य (Action): मैले तेस्रो चरणको योजना बमोजिम ती दुवै प्रकारका सीटका एक-एक प्रति फोटोकपीहरू हरेक विद्यार्थीलाई वितरण गरें। उक्त दुवै सीटहरूलाई एकैचोटि ओएचपीमा देखाएँ। ती दुवै सीटमा नेपालको तयारी नक्सा र वर्गकोठा भएको खाली सीट अबलोकन गर्न लगाएँ। त्यसपछि विद्यार्थीलाई आफूसित भएका ती दुवै सीटहरूलाई डेस्कमा राख्न लगाएँ। तयारी नक्सामा सिमाना रेखा गएको वर्ग हेरी खाली सीटको वर्गमा विन्दु अंकित गर्न लगाएँ। यसैगरी क्रमैसित नेपालको नक्साको वरिपरि सिमानाको सबै रेखाहरूको विन्दुलाई खाली सीटको वर्गमा अंकित गरिसकेपछि ती विन्दुहरू जोड्न लगाएँ।

३. अबलोकन (Observation): यसरी वर्ग विधिको प्रयोग गरेर विद्यार्थीले नेपालको नक्साको आकृति निर्माण गरेपछि पुनः ओएचपीमा रहेको चित्र र विद्यार्थीले उतार गरेको नेपालको नक्साको आकार र प्रकार तुलना गर्न लगाएँ। त्यसपछि मैले विद्यार्थीले खाली

1	2	3	4	5	6	7	8	9	10	11	12	13	14	15	16	17	18
19	20	21	22	23	24	25	26	27	28	29	30	31	32	33	34	35	36
37	38	39	40	41	42	43	44	45	46	47	48	49	50	51	52	53	54
55	56	57	58	59	60	61	62	63	64	65	66	67	68	69	70	71	72
73	74	75	76	77	78	79	80	81	82	83	84	85	86	87	88	89	90
91	92	93	94	95	96	97	98	99	100	101	102	103	104	105	106	107	108
109	110	111	112	113	114	115	116	117	118	119	120	121	122	123	124	125	126
127	128	129	130	131	132	133	134	135	136	137	138	139	140	141	142	143	144
145	146	147	148	149	150	151	152	153	154	155	156	157	158	159	160	161	162
163	164	165	166	167	168	169	170	171	172	173	174	175	176	177	178	179	180
182	183	184	185	186	187	188	189	190	191	192	193	194	195	196	197	198	199
200	201	202	203	204	205	206	207	208	209	210	211	212	213	214	215	216	217
218	219	220	221	222	223	224	225	226	227	228	229	230	231	232	233	234	235
236	237	238	239	240	241	242	243	245	246	247	248	249	250	251	252	253	254
255	256	257	258	259	260	261	262	263	264	265	266	267	268	269	270	271	272

कागजमा बनाएको नेपालको नक्सा अबलोकन गरें। विद्यार्थीले वर्गको नम्बरलाई पहिल्याउदै नेपालको नक्साको सिमानाले वर्गमा लिएको रेखा र स्थान पहिल्याई ती आकृतिहरू वर्गको सही स्थानमा कोरें। यो विधिवाट अधिकांश विद्यार्थीले नेपालको नक्सा ठीकिसित उतारे। यस विधिवाट नेपालको एउटा खाली नक्सा बनाउन विद्यार्थीलाई औसत २० मिनेट जिति समय लागेयो।

४. प्रतिविम्बन (Reflection): प्रायः सबै विद्यार्थीले नेपालको नक्सा उतारेको देखियो। वर्ग विधिको प्रयोग गरी छोटो समयमा

## क्रियात्मक अनुसन्धान

नेपालको नक्सा उतार्न सक्षम भएकोमा सबै विद्यार्थी सन्तुष्ट भएको पाइयो। विद्यार्थी आफूले बनाएको नेपालको नक्सा साथीलाई देखाउदै अनुभव साटासाट गरिरहेका थिए। यसरी वर्ग विधिवाट पहिले सजिलो र त्यसपछि क्रमशः कठिन चित्र प्रयोग गरी चित्र उतार्न सिकेपछि मात्र नेपालको पूर्ण आकृतिको नक्सा निर्माण अभ्यास गर्नुपर्ने रहेछ भनी विद्यार्थीले प्रतिक्रिया व्यक्त गरे। अब हामी यसरी नै अरू देशको पनि नक्सा उतार्न सिक्न सक्छौं भनी प्रतिबद्धता जनाए। विद्यार्थीले यसरी चरणबद्ध रूपमा वर्ग विधिवाट नेपालको नक्सा निर्माण गर्न अभ्यास गर्न पाउँदा प्रसन्नता व्यक्त गरे। तर केही विद्यार्थीले भने यो रमाइलो तरिका रहेछ तर अलिक छञ्चिटिलो पनि रहेछ भनी प्रतिक्रिया दिए।

### ३. चौथो चक्र

१. योजना (Plan): यस चरणमा मैले यसअधिको भन्दा अलिक जटिल किसिमको हस्तक्षेप गर्न योजना बनाएँ: विद्यार्थीलाई चार समूहमा विभाजन गर्ने। हरेक समूहलाई एक-एक वटा नेपालको नक्साको फोटोकपी र सादा न्युजप्रिन्ट पेपर दिने। साथमा पैन्सिल, इरेजर र साइनपेन पनि दिने। नेपालको नक्साको फोटोकपीमाथि विद्यार्थीलाई नै वर्ग कोर्न लगाउने। अर्को खाली न्युजप्रिन्ट पेपरमा पनि विद्यार्थीलाई नै वर्ग बनाउन लगाउने र फोटोकपी नक्साको वर्ग हेरी न्युजप्रिन्ट पेपरमा नेपालको नक्सा उतार गर्न लगाउने।

२. कार्य (Action): यस चरणमा योजनाबमोजिम विद्यार्थी चार समूहमा विभाजित गरेर बसाएँ। हरेक समूहलाई एक-एक वटा नेपालको नक्साको फोटोकपी र सादा न्युजप्रिन्ट पेपर र अन्य सामग्री वितरण गरें। विद्यार्थीलाई योजनाबमोजिम निर्देशन दिएँ। मैले निर्देशन अनुसार विद्यार्थीले समूहमा नेपालको नक्साको फोटोकपीमाथि वर्ग कोर। खाली न्युजप्रिन्ट पेपरमा वर्ग बनाए। फोटोकपी नक्साको वर्ग हेरेर विद्यार्थीले समूहमा रही न्युजप्रिन्ट पेपरमा चार वटा नेपालको नक्सा उतार गरे। फोटोकपीको सानो नक्सासित र विद्यार्थीले न्युजप्रिन्टमा उतारेको नेपालको ठूलो नक्साको आकार तुलना गर्न लगाएँ।

३. अवलोकन (Observation): यसरी नेपालको नक्सा निर्माण गरेपछि फोटोकपी र विद्यार्थीले न्युजप्रिन्टमा उतारेको नक्सा अवलोकन गरें। विद्यार्थीले समूहमा रही कार्य विभाजन गरेर नक्सा निर्माण गरे। यो विधिवाट चार वटै समूहका विद्यार्थीले नेपालको नक्सा ठीकसित उतारे। यस विधिवाट नेपालको एउटा खाली नक्सा बनाउन विद्यार्थीलाई औसत ३० मिनेट जति समय लायो।

४. प्रतिविम्बन (Reflection): समूहका सबै विद्यार्थी रुचिपूर्वक नक्सा निर्माणको समूह कार्यमा सहभागी भए। वर्ग विधिको प्रयोग गरेर सानो नक्सालाई ठूलो आकारमा उतार्न सक्षम भएकोमा विद्यार्थी दंग भए। उनीहरूले आफूले बनाएको नेपालको नक्सा साथीलाई देखाउदै भित्तिमा टाँसे। यसबाट वर्ग विधिवाट सानो नक्सालाई ठूलो सानो आकारमा पनि उतार्न सकिने रहेछ भन्ने अर्को एउटा नयाँ पाठ सिकेको कुरा व्यक्त गरे।

त्यसपछि मैले वर्ग विधिको सिर्जनात्मक प्रयोग सम्बन्धमा केही रोचक र रमाइला केही सुझाव (tips) हरू दिएँ। जस्तै: वर्ग कोर्न छञ्चिटवाट मुक्त हुन पहिले नै एउटा ड्रान्सपरेन्सी सीटमा पाना भरिने गरी नम्बरसहितको वर्गहरू (grid) बनाउने। उक्त सीटलाई दहलिन्ने गरी उतार्नुपर्ने तयारी नक्सामाथि हल्का रूपमा टाँसेर राख्ने र आफूले वर्ग बनाएको खाली पानामा उक्त वर्ग हेर्दै नक्सा कोर्ने।

यसरी वर्ग विधिवाट भौगोलिक स्थानको मात्र होइन, आफ्नो वा कसैको तस्वीर वा कुनै पनि फोटोलाई कापीमा उतार्न सकिन्छ भनी केही उदाहरणहरू बोर्डमा बनाएर देखाएँ। विद्यार्थीले यो सुझावलाई औथी रुचाए।

### प्राप्ति

माथिका अभ्यासहरूबाट अधिल्ला दुई वटा कक्षाहरूमा भन्दा पछिल्ला तीन वटा कक्षाहरूमा नक्सा निर्माणसम्बन्धी पाइएका कमजोरी, त्रुटि सङ्ख्या र वर्ग विधिवाट पनि नक्सा निर्माण गर्न जानिएन भनी प्रतिक्रिया व्यक्त गर्न विद्यार्थीको सङ्ख्या कमशः घट्दै गएको पाएँ। नक्सामा कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गाकार कोठाको संख्या र आकारको अनुपात मिलाउन सिके। नक्सामाथि कोरिएको वर्ग र खाली कागजमा कोरिएको वर्गको सम्बन्ध पहिचान गर्न सक्षम भए। विद्यार्थीमा मूल नक्साको सूक्ष्म अवलोकन गरेर वर्गमा नक्साको रेखा कोर्न धैर्यको सीप विकास गरे। नक्सा निर्माण गर्न यस विधिलाई विद्यार्थीले उपयोगी र रमाइलो विधिका रूपमा लिए। नक्सा निर्माण गर्न सीपमा उत्साह र जागरूक ऐदा गराउन सकियो। वर्ग विधिको प्रयोग गरी नक्सा निर्माण गराउने क्रियाकलापले नक्साको आकार, सीमारेखाको अवस्थिति, नक्साको ढल्काइ, लम्बाइ र चौडाइको अनुपात, सीमा रेखाको खुम्च्याइ र फैलावटको अन्तर पहिचान गर्न र मनमा नक्साको अवधारणा बसाउन सजिलो हुने रहेछ भन्ने कुरा सिकियो। विद्यार्थीमा नक्सा निर्माणसम्बन्धी त्रिटहरू क्रमशः घट्दै गएको पाएँ। नेपालको नक्सा मात्र होइन, कुनै पनि स्थानको नक्सालाई अर्को खाली कागजमा उतार गर्नका लागि वर्ग विधिलाई उपयोग गर्न सकिने रहेछ भन्ने पाठ विद्यार्थीले सिके। नक्सा शिक्षण गर्दा शिक्षकले एकपछि अर्को गरी नछुटाइकन निर्देशनहरू क्रमैसित र प्रस्तुतिर दिन आवश्यक हुने रहेछ, पाठ पनि सिकियो।

### निचोड

यस अध्ययनबाट मैले वर्ग विधिवाट नेपालको नक्सा निर्माण गर्न एउटा रोचक र सरल विधि पता लगाएँ। नक्सा शिक्षण सीपमा सुधार ल्याएँ। वर्ग विधिवाट नेपालको नक्सा निर्माणसम्बन्धी विषयवस्तुलाई निर्धारक भाएर शिक्षण गर्ने क्षमताको विकास भयो। यसबाट के गरी नेपालको नक्सा शिक्षण निर्माण पाठ विद्यार्थीलाई सरल तरिकाले शिक्षण गर्न सकिएला त भन्ने विषयमा मैले गरेको क्रियात्मक अनुसन्धान ठीक किसिमले अगाडि बढेको रहेछ भन्ने निर्धार्षमा पुगे। मैले गरेको प्रस्तुत अनुसन्धान हाललाई तेसो चरणमा अन्त्य गर्न निधो गरें। क्रियात्मक अनुसन्धानको मुख्य अभिप्राय आफूले गर्ने कार्यमा सुधार ल्याउन नै हो भन्ने मैले सिकेको पाठलाई यस अध्ययनबाट उजागर भएका सबल पक्षहरूको सही उपयोग भएमा त्यसको सकारात्मक प्रभाव शिक्षण-सिकाइ क्रियाकलापमा मात्र होइन, विद्यार्थीको सिकाइ-उपलब्धि परीक्षण तथा मूल्यांकनमा समेत पर्नेछ भन्ने मलाई लागेको छ। यसबाट हरेक वर्ग विद्यालयको वार्षिक परीक्षा तथा बोर्ड इक्जाममा सोधिने नेपालको नक्सा निर्माणसम्बन्धी प्रश्न हल गर्न विद्यार्थीलाई मद्दत गर्नेछ। यस क्रिसिमको अध्ययनले त्यसता प्रश्नहरू कसरी हल गर्ने होला भन्ने विद्यार्थीको विन्तालाई दूर गर्न र परीक्षामा नक्साको खाका कोर्ने प्रश्नको उत्तरमा हुने चोरी नियन्त्रण गर्न समेत मद्दत पुग्नेछ।

(पौडेयाल शैक्षिक तालिम केन्द्र, काग्नेपलाञ्चोकका प्रशिक्षक हुन्।)

# क्रियात्मक अनुसन्धानः शिक्षकका प्रश्न र तिनको उत्तर

## क्रियात्मक अनुसन्धान भनेको के हो ?

क्रियात्मक अनुसन्धान प्रक्रियाबद्ध रूपमा समस्या समाधानका उपायहरू कार्यान्वयन गरेर समस्या समाधान गर्ने र कार्यशैलीमा सुधार गर्ने यसबाट पेशागत क्षमताको विकास गर्ने अभ्यास हो । यो आफ्नो काममा सुधार नभएसम्म चरणबद्ध रूपमा दोहोच्याएर, तेहेच्याएर पेशाकर्मी आफैले गर्ने सकारात्मक हस्तक्षेपकारी प्रयत्न र प्रतिविम्बात्मक अभ्यास हो । आफैले कार्य गरी हेरेर आफ्नो लागि चाहिने ज्ञान आफै निर्माण गर्ने विधि हो ।

## क्रियात्मक अनुसन्धान किन गरिन्छ ?

यो कुनै पनि व्यक्ति आफ्नो पेशामा आफू सफल हुन, पेशागत कार्यका क्रममा पाइने समस्या समाधान गर्ने र अपेक्षित उपलब्धि हासिल गर्न कुनै पनि पेशाकर्मीबाट गरिन्छ ।

## क्रियात्मक अनुसन्धान क-कसले कहाँ कहाँ गर्दछन् ?

यो कुनै पनि पेशाकर्मी आफ्नो कार्यक्षेत्रमा गर्दछन् । उदाहरणका लागि शिक्षकले कक्षाकोठामा, किसानले खेतमा, डाक्टरले अस्पतालमा, प्रशासकले कार्यालयमा, कालिगडले पाकघरमा यस्तो अध्ययन गर्ने गर्दछन् ।

## क्रियात्मक अनुसन्धान कुन कुन तहमा गरिन्छ ?

यो व्यक्तिगत, सामूहिक, विद्यालय, स्रोतकेन्द्र, जिल्ला आदि कुनै पनि तहमा गर्न सकिन्छ ।

## क्रियात्मक अनुसन्धानका प्रमुख चरण के के हुन ?

यो योजना (Plan), कार्य (Act), अवलोकन (Observe) र प्रतिविम्बन (Reflect) यसको हरेक चक्रका प्रमुख चरण (step) हरू हुन् ।

## क्रियात्मक अनुसन्धानको चक्र (Cycle) भनेको के हो ?

योजना, कार्य, अवलोकन र प्रतिविम्बनहरूलाई एक पटक पूर्ण रूपमा कार्यान्वयन गरेपछि क्रियात्मक अनुसन्धानको एक चक्र (Cycle) पूरा हुन्छ । पहिलो चक्रका चार वटै चरणहरू सम्पन्न गर्दा पाइएका सबल पक्षलाई कायम राखी कमजोर पक्षलाई सुधार गर्न पुनः अर्को चक्रमा योजना बनाई कार्य, अवलोकन र प्रतिविम्बन गरिन्छ । आफूले चाहेजस्तो सफलता हासिल नभएसम्म यो प्रक्रियालाई निरन्तरता दिइन्छ । यसलाई क्रियात्मक अनुसन्धानको चक्र भनिएको हो ।

## क्रियात्मक अनुसन्धानमा योजना (Plan) कसरी गरिन्छ ?

सर्वप्रथम समस्याको पहिचान गरेर त्यसलाई पुष्ट्याई गरिन्छ । अनि समस्याका कारण र त्यसलाई समाधान गर्न उपयोग गर्न सकिने मुख्य र सहायक समस्या समाधानको उपायहरू (intervention) अनुसान गरिन्छ । त्यसपछि उक्त सबै पक्षलाई समेटी अध्ययनको साधन (tool) र खाका (design) सहितको प्रस्ताव विकास गरिन्छ ।

## क्रियात्मक अनुसन्धानमा कार्य (Act) कसरी गरिन्छ ?

सर्वप्रथम समस्यालाई समाधान गर्ने पेशाकर्मी वास्तविक कार्य थलोमा जान्छन् । अनि योजनामा उल्लेख भए अनुसार समस्या समाधानको उपायहरू कार्यान्वयन गरिन्छ । आवश्यक सुधारात्मक कार्यहरू गरिन्छ । समस्या समाधान गर्ने रणनीतिहरू समावेश गरिन्छ । आफू सक्रिय भई अरूलाई पनि सक्रिय बनाइन्छ । अनि समालोचनात्मक चिन्तन गर्दै कामलाई अगाडि बढाइन्छ ।

## क्रियात्मक अनुसन्धानमा अवलोकन (Observe) कसरी गरिन्छ ?

हरेक क्रियाकलापलाई गहिरो गरी हेरेर त्यसको अभिलेख (जस्तै: डायरी, फोटो, ध्वनि, भिडियो, फारम, उत्तर आदिको) राख्ने काम गरिन्छ । सिकाइ व्यवहारमा आएको परिवर्तनलाई रुजु गरिन्छ । रुचिक्रमको प्रयोग गरेर सिकाइ व्यवहारको श्रेणी मापन गरिन्छ । मुख्य र सहायक प्रयत्नहरू (intervention) शुरू गर्नुअघि र परिवर्तित अवस्थामा आएको सुधार र प्रगतिको अवस्था तुलना गरी हेरिन्छ । त्यस क्रममा सम्बद्ध सबै पक्षसित समालोचनात्मक छलफल र अन्तरकिया गरिन्छ ।

## क्रियात्मक अनुसन्धानमा प्रतिविम्बन (Reflect) कसरी गरिन्छ ?

हरेक चक्रको अन्त्यमा सुधार र उपलब्धिबारे कुराकानी गरिन्छ । फोटो, अभिलेख आदिको अध्ययन, विश्लेषण गरिन्छ । आत्मप्रतिविम्बन गरिन्छ । सबल र कमजोर पक्ष पहिचान गरिन्छ । एक ठोस निष्कर्षमा पुर्णी सबल पक्षलाई कायम राखी कमजोर पक्षलाई सुधार गर्ने पुनः कार्ययोजनासहितको



काखेको शिखर अन्वोटेस्थित लक्ष्मीनारायण उमाविका शिक्षक १५ माघ २०८५ मा एक्सन रिसर्च सम्बन्धी प्रश्नको जवाफ लेख्दै ।

## क्रियात्मक अनुसन्धान

प्रतिवेदन विकास गरिन्छ । अनुभव प्रदान, तुलना, सैद्धान्तीकरण गरेर, व्याख्या गरेर, कार्ययोजना बनाएर, प्रतिवेदन बनाएर, प्रबोधीकरण गरेर प्रतिविम्बन गर्न सकिन्छ ।

### क्रियात्मक अनुसन्धान केका लागि गरिन्छ ?

क्रियात्मक अनुसन्धान अरुको कमजोरी वा आक्षेपलाई प्रमाणित गर्न (to prove) का लागि होइन, आफूलाई सुधार गर्न (to improve) का लागि गरिन्छ ।

### क्रियात्मक अनुसन्धानले के कुरामा जोड दिन्छ ?

यसले पेशाकर्मीले गरेका कार्यमा, गरेका कार्यको बारेमा र आगामी दिनमा गरिने कार्ययोजनाका बारेमा जोड दिन्छ । यसमा हावादारी गफ र प्रचारको कुनै स्थान हुँदैन ।

क्रियात्मक अनुसन्धानको बारेमा सुनेपछि कतै कतै भन्ने गरिन्छ: “ए, मैले त जीवनमा यस्ता क्रियात्मक अनुसन्धानहरू धेरै गरेको रहेछु । त्यही प्रतिवेदन नलेखेको त हो नि ।” के यस्तो प्रतिक्रियालाई क्रियात्मक अनुसन्धान भन्न सकिन्छ ?

क्रियात्मक अनुसन्धान हुनको लागि कार्यथलोको कुनै समस्या समाधान हुने, पेशागत सुधार हुने, सकारात्मक परिवर्तन त्याउने आदि जस्ता अभिप्रायले गरिएको योजनाबद्ध र चरणबद्ध प्रयास हुन आवश्यक हुन्छ । यस क्रिसिमको प्रयासबाट प्राप्त नितजालाई कुनै न कुनै व्यवस्थित स्वरूप (जस्तै: कथा, प्रतिवेदन, फिल्म,

साहित्यिक विद्या आदि) मार्फत नयाँ ज्ञानको रूपमा प्रतिविम्बन आवश्यक हुन्छ । Action without reflection is not Action Research.

### क्रियात्मक अनुसन्धानको वैधताको स्तर कस्तो हुन्छ ?

यो स्थानीयस्तरमा गरिने प्रतिविम्बात्मक अभ्यास हो । त्यसैले यसबाट हासिल भएको ज्ञान सामान्यीकरण गर्न सकिन्दैन । यसबाट प्राप्त निष्कर्ष अन्य कार्यक्षेत्रका लागि उपयुक्त र सुनिश्चित नहुन सक्छ ।

### क्रियात्मक अनुसन्धानको प्रतिवेदन कस्तो खाकामा लेखिन्छ ?


क्रियात्मक अनुसन्धान प्रतिवेदनको कुनै निश्चित खाका हुँदैन । यस्तो अनुसन्धानको प्रतिवेदन प्रतिविम्बात्मक अभ्यास छल्कने सफलताको कथाका रूपमा व्यक्त गरेर वा योजना, कार्य, अवलोकन र प्रतिविम्बन उपशीर्षक अन्तर्गत समेटेर तयार गर्न सकिन्छ । त्यस्तै प्राज्ञिक अनुसन्धानको खाकामा पनि प्रतिवेदन विकास गर्न सकिन्छ । मूल कुरा के हो भने समस्या समाधान गर्नका लागि पुरानो शैलीमाथि चक्रीय रूपमा हस्तक्षेप गरिएको कुरा प्रतिवेदनमा प्रतिविम्बित हुन आवश्यक छ ।

प्रस्तुति: अनन्तकुमार पौड्याल



### Our Book Series for School Level and College Level

1. Unique's Mathematics Series
2. Unique's Science Book Series
3. Unique's Science, Health & Physical 1 - 5
4. Unique's English Book & Work Book Series
5. Unique's English Grammar Series
6. युनिक रचनात्मक नेपाली वाणी
7. युनिक रचनात्मक नेपाली व्याकरण
8. Unique's Social Studies Series
9. Unique's Population & Environment
10. Unique's Computer Science Series
11. Unique's Health and Physical Series
12. Unique's GK and IQ Test Series
13. Unique's Moral Science Series
14. Unique's English Conversation Series
15. Unique's Optional Mathematics Series
16. Unique's Office Practice and Accountancy Series
17. Unique's Art and Activities Series
18. Unique's Cursive Writing Series
19. Unique's Nursery Series
20. Higher Secondary Level Economic (English/Nepali Medium) for XI & XII
21. Higher Secondary Level (Basic) Mathematics for XI & XII
22. Higher Secondary Level Business Mathematics XII
23. Higher Secondary Level Business Studies
24. HRM (Human Resources Management) for BBS/BBA



**UNIQUE EDUCATIONAL PUBLISHERS PVT. LTD.**

Chabahil, Kathmandu, Nepal  
4488517, 4488518



# IzIfsM ; fgf afjhLsf 7hf cg; Gwftf

IzIfs hof klg cg; Gwfg u5f]. hlxn] klg u5f]; t/ xfd] ; d:of xf] lgoda4 (systematic) gxg]. sf/Of / c; /sf] ; DaGwnf0{kdfloft ug{ghfGg]. oXL s/f h; n] hfGof] Tof] cg; Gwftf aGof]. h; n] hfg], To; n] cg; Gwfgnf0{cs\$] k]f 7fGof]. xfd] cYofQnf0{cjdNog u\$of]. c{S}s/fnf0{7hf] 7fGof].

## if8bzgsf cg; Gwfg

Gofo bzgn] r] / cx+(sense and self) sf] cg; Gwfg u\$of]. kdfloft u\$of] tfss (logocal) xg] . % (intuitive) xf]. of] cWoogn] JolQinf0{axddf klg] af6f] (way to transcendental self) b\$yfot]. r] gfnf0{sf/Of / c; / (cause and relation) sf] glthf eGof]. j:t' (object) df lrGtg xG5 eGg] s/f :yflkt u\$of]. JolQinf0{cx+I] nf0{k/f/kfbg (reproduction) sf] ; f lbof]. ToxL kg/f/kfbgnf0{lgoGqs ; flj t u\$of]. axd r] jg (cosmic conscience) / hut j:talrsf] cGt/ ; DaGw b\$yfot]. cg; Gwgsf] zAbdf hut (physics) / cfTdfs] ; DaGwdf ts{ kofu xG5 eGg] kdfloft u\$of]. o; cydf tfss] lj 1fgsf] afly u/fot]. clxn] dS; \$f] lj rf/nf0{lj 1fg dfGg] al4h:tf].

j Z]fsfn] 0Zj / nf0{ cbzo 7fGof]. j:thf0{ bzoj fg . ; f/nf0{ cyofpg] j:t' . cyff] j:t' / 0Zj / bj} k-rtTj xg\egg] s/f ; flj t u\$of]. cyofpg] (interpret) ug{j f ul/g] sf/Ofn] ubf{ axhtf (plural realities) :j lsftof]. o; qmddf cWoog lj lw agfot] k\$ol (perception) . bf] f] lj lw hfBdf] nus (inference) . t] f]:dlt (rememberance) . rfy] cfif] fg (intuitive knowledge) . o; qmddf j Z]fsfn] ; Defj gf b\$yfot]. 8]/8fsf] lj snk (deconstruction) . lj rf/sf] lgifw-dfs; \$f] k\$lj fb. clg cg; Gwgsf] zAbfj nldf elglbdf] k\$sf 1fg vfhf]. zo xl. lj ko\$lg -cgy{gePsf] . clg ofxlg (indefinite cognition) .

; Non] aysf] cl:tj] lrgefot]. k\$lt / k?ifsf]. hlj / hutsf]. clg elglbdf] hGdsf] qmd 5 . dTo\$] qmd 5 . ds\$] la:jf h:tf]. To; sf] hGd 5 . d[0' 5 . qmddf blM5 . csf] qmddf lj no xG5 . o; cydf :yflkt lg/Gt/tf (phenomenon) . oXL lg/Gt/tfdf ; DaGw xG5 . 1fg xG5 . 1f (subject to be known) xG5 . 1fg hGdfpg] k\$lmof xG5 . dg, al4 / cxsf/n] k\$lt 1fgnf0{c; / kfg{; S5 . To; j] kdf0f

vfljof]lnvt (scriptural testimony) . clxn]f] zAbfj nldf k] { cWoogs] ; dliff (literature review) . cWoogs] pkn]Awnf0{ b0{sf]bdf af8df] ; lj snk. lglj \$nk. hut 1fg ; lj snksf] 1fg xf]. axd 1fg lglj \$nk] 1fg .

of]n] axd / hutsf] ; DaGw bW / gfl h:tf] a' of]. z\$]frfo]f] zAbdf ; j q axd . t/lf l; sfot]of] . a'4sf] lj kzogf h:tf]. tyofs ; snig cfk]f u\$of]. cyff]d k-rtTj xF. k-rtTj sf] gdgf (sample) d]xF. k\$sz k\$ko j:t' xf]. lj e". ; a]f0{lrgg]. lrgfp]. vfhg] j:t' .

kj{ dldf#fn] lsg dfqj eP/ cfof] egl k\$g u\$of]. cg; Gwfgf]ds k\$g . pQ/ kIxNofof]h\$6 a%] klg eof]. xft lsg <cf]f lsg <z/l lsg <: a]h\$]hlj lsg <o; cydf Ps cg\$ xf]. cg\$ Ps xf] (polytheist to theist and vice versa) . o; / h]dgln] thgf lbP . cg; Gwgsf] zAbfj nldf lgolGqt (control) / k/llft (experimental) ; dksf]thgf . wfldf] zAbdf hlj / hutsf] thgf . kdf0f vfljof]lnvt (object) . lnvtkZrft]sf] cgel (self-illumination) . k]tltsf] z]l ; %fot] ; kstf (analogical) .

pQ/dldf#fn]Ps 0Zj / tlg ; To sfod u\$of]. Ps sfqg . Ps j:t'. Ps ; DaGw . ol tlj j6fsf]cGt/ ; DaGwdf sf/Of / c; / (causality) vfljof] . u0fgf]ds (quantitative/positivist) cWoogs] zAbdf j ]flgstf . ToxL+; zoj flbt (skepticism) vfljof] . ; GbZ . cg; Gwgsf] zAbfj nldf cGt/ (gap/gray area) . clg cg; Gwfg 6tug]cj:yf b\$yfot]. cj b. cGt/lj/f] cGt (end of contradictions) . o; / pQ/dldf#fn]j ]flgs ; To (empirical truth) ; flj t u\$of]. k/f 1fg 5 . ck/f 1fg 5 . lj Bf 5 . clj Bf 5 . df0f 5 . axd 5 . Tof] 1f 5 .

## klZrdfs] cg; Gwfg

slnE/xj u0fgf]ds cWoogd}nfu]. Itgn]tYofs (number) vfh]. j ]flgs lj lw vfh]. hglha\$df lglZrt kg/fj Q

(reoccurrence of the same result). cyff\loglx; n]JolQmnf0{ j:t' (object) 7fg]. lgiklf aGbf j:tlsf]cfld1fg (subjectivity) kQf nfU5 eGg]lj Zjf; u/. o; h] k|qmfut (validity) sf] kZg NofP . lj Zj ; glotf (reliability) sf]k| t p7fp . o; /l cg; Gwfgsf]kofof]7hf]gdgf (sample) . lgIZrt lj lw . lgIZrt k|tlt (presentation) sf] vfsf (format) . o; /l xbf{slnE/xj lgZroj fbl (determinist) eP . dft; {h:tf . hxfKlg cfly\$ s/f b|g]. ktsf]h:tf . hxfKlg zlQm b|g]. z\$frfo{h:tf . hxfKlg a|x d b|g].

cyffj fbl (interpretationists) n]j:t'ufy 7fg]. j:tblk/sf] cfldut a%0nf0{kdfV 7fg]. of]sYofs (narratives/data-text) vflgk; n]j:t' j:tblk/sf]a%0 / a'gsf]; DaGw vfh]. cg; Gwfgsf]zAbfj nldf u0fftds (qualitative/interpretive) . u0f vflg]. u0fgtdsn] h:tf] dfqf gvf]g]. To; h] logn] j:t' a'g] rZdf (theory) vfh]. gf/lj fb Pp6f rZdf xf]. gf/lsf]cfvfd; #f/ a'g]. cg; Gwfglo efiffdf gf/l a|xdf08 (woman cosmology) leqsf s/f vflg]. t] f]lnut (queer theory) csf]rZdf xf]. o:tf cg\$g\rvZdfx; 5g\ rfdzs ; Toff (loaded truth) vflgk; .

djhldnfk (qual-quan / quan-qual) clxn\$]f]a%0 xf]. cs vflg]cfldut s/f a|g . cfldut s/f af\$g]h]cslo ; To a|g . o; cydf bj h]cf]gf] ; fdYo{a%}. xfdl ck0f{ 5f]. k0fff vflg]5f]. j|sf] k|s[ts lj 1fgl zAbdf k0ffh\ k0ffdb+.

## Izlfssf cg; Gwfg

xfdl Izlfssx; tYofs (data) df ; T5f]. tYofs]d} vflg] . sYofs (data text) df /D5f]. t/ lrGbgf]. KVofof] zAbdf hln]k/dfldf glrg]h:tf]. lj 1fgsf]zAbdf zG0 (void) afof cfpgh]pbnd:yfg ghfg]h:tf]. xfdl cgel't a6N5f]. k|ofel't (reflect) u5f]. Tof] k|ofel't g]cg; Gwfg lj lw (reflective approach to research/reflective methodology) xf] eGg hfGbgf]. xfdl cf]gf syf ; bfpq pBt xG5f]. cg; Gwfgsf] zAbdf lj zb JofVof (narratives) . t/ of]lj zb JofVofaf6 ; f/ (gist) lgsfNg hfGbgf]. o; cydf JofVof u5f]. r]f/ s/f (thesis) agfpq hfGbgf].

xfdl afifg]efiffn]eG5 xfdl slff-sf]fsf s/f u5f]. :sh xftfsf]s/f u5f]. /fhglts bnsf s/f u5f]. t/ tl s/fnf0{ bzg]sf zAbfj nldf ; fdflhs a|xdf08 (social cosmology) eGg ; Sb]f]. Iko/]afB65f]zAbdf lf] (field) eGg hfGbgf]. xfdl lg/Gt/ Pp6] s/f u5f]. k|zsf . /fhgltsf . 3/ l5d\$sf . log]lwdf xfdl lhgbul uhf5f]. t/ To; nf0{Iko/] afB65h]eg]cjl l:ylt (habitus) egl lrfgpq hfGbgf]. xfdl cg\$g\lj Zjf; xj 5g\ afnaflnsfsf cufl8 wdkgf ub]f]. dflkfg ub]f]. lj k/t lnut; E 0Ql/P/ af]b]f]. cg; Gwfgsf] zAbdf dNo dfGtf (axiology) Toxl xf]eGg hfGbgf]. xfdln] lj Bfyl]f gfnlajh] a6N5f]. pg]f0{ ; fl] . pgf 15d\$lnf0{ ; fl] . cj nf\$g u/]. pgf; fyl; E enfs; f/l u/]. To; nf0{ xfdl cWoogsf] k|lpmof (ontology) eGg hfGbgf].

xfdl lj Bfyl]f dflvs lnvt /N5f]. d]h]a|sf]7ls eof]

h]f klg cg; Gwfg u/f]. lj Bfyl]f] a; f0 / zHfs pknAwdf . lzlfssf] k|tlt / lj Bfyl]f] csgdf . lzlfssf] b|6sf] / lj Bfyl]f] l; h|zlnfdf . kZg agfpg]zhl ny] Psn kZg . ; lwf kZg . lj lwdf eg] h]u/|k5 klg 58s]hfF ug]. o:tf hffn] ; To klxNofpg d2t u5g\ slxn] Psn ; To lbG5g\ slxn] ax; To lbG5g\ cyff\ b0{l; 4fcnt]x]f{b0{leGg al4 cfpq] klg xG5 .

ls ePg egl p; } E ; fl]5f]. cg; Gwfgsf] zAbdf ; DalGwt JolQm Esf] ; fl]k5 (member checking) eGg hfGbgf]. xfdl tYo kQf nufpg s; nf0{ ; fl]g] eGg] hfGbgf]. geP s; #f6 kQf nufpEf]. cg; Gwfgl afhldf lxp]f] es08f] (snow balling) agfp]f]. o; /l x]f{ xfdl cg; Gwftf /x]f]. t/ lgoda4 ; kdf eGg ghfGgk; .

## DfGotsf cg; Gwfg

djh] lxhf] o; /l k9PF. ; ft j ifcl3 o; /l k9fpy]. d]f] Izlf0f zhldf s]k] abn eof] ls < lsg xfhf < s; /l km]abn ug] < ol cg; Gwfgsf kZg (research question) xg\ cWoogsf]9fFf (research design) xf] u0fftds cWoog (qualitative research) . To; df klg dj]cfknhf0{kfq agfPF. o; cydf d k|ofel'thG0 (reflective research) cg; Gwftf ePF. d]f] cWoogn] dnf0{ g]f:ql (auto-ethnographer) agfof]. cWoogsf] zhl]n] cfldj Qf]tj fnf g]f:ql (auto ethnographer) . d]f] tYof]xj xg\ d]} cgel'tsf kf]g]x. 8fo/l xfhf]g\ ; D%gsf abfx; xfhf]g\ d]f cWoogsf pQ/bftf xh]tflsfnlg lj Bfyl]. ltgsf cleefj s . clxn\$]f lj Bfyl]. clxn\$]f cleefj s . o; /l dh]d]} Izlf0fnf0{x]f{cfknhf0{rg]. lxhf]efif0f (lecture) u/]k9fPF. cft ; fdull klg b]fPF. ca eflh s] ug] t < d]f] kZgn] dnf0{k]M csf]cg; Gwfgtds kZg lbof]. rqno kZg (cyclic question) . of]rqno kZgn] dnf0{k]M ofhgf (re planning) df ws]of]. cg; Gwfgtds kZg agfpqdf . dh]olsq u/ e]f0fa6 k9fpB'. x]f{s] xG5 . d]f] lqmfosnfk eof] e]f0fsf] cfofhgf . cg; Gwfgsf] zAbdf cf]fwl (treatment) . e]f0fsf] ny] ny]fpg]. e]f0f kZrft\lj Bfyl]f0{k|t ug] nufpg]. clg k]M lj Bfyl]f] k|lt ; d]f] ug] o; /l d; E tlg j6f t/lsf eP. e]f0fsf] t/lsf . fdull k]f]sf]t/lsf. e]f0fsf]t/lsf. t]f]t/lsfk15 csf]al4 cfof] s]f]n] sg t/lsfn]l; Sg] /x]g\ s]f]n] sg t/lsfn] < ol b0{kZgn] k]M d]f] cg; Gwfg r]qmn] lg/Gt/tf kf]o]. o; cydf d nflu/x].

IzIfs h<sup>df</sup> klg cg' Gwfg u<sup>f</sup>] klg u<sup>f</sup>] slxn] stj v<sup>f</sup>af/ldf s] k<sup>nf</sup>5 eg] . slxn] stj afnaflnsfn] a9l cs NofpB eg] < slxn] stj afnaflnsfn] lJ Bfno 5f] eg] < slxn] stj lJ lwn] k9fp<sup>f</sup> s;:tf] afnaflnsfn] a9l h<sup>f</sup>g<sup>b</sup>5 eg] < t/ xfd<sup>f</sup>] ; d:of xf] lgoda4 (systematic) gxg] . qmda4 gxg] . sf/0f / c; /sf]; DaGw (causal relation) nf0{ k<sup>f</sup>dfl0t ug{ghfGg] . h; n] h<sup>f</sup>Gof] Tof] cg' Gwftf a<sup>f</sup>of] h; n] h<sup>f</sup>g<sup>b</sup>; To; n] cg' Gwfgrnfo{ cs<sup>f</sup>f] k] f 7fGof]. xfd<sup>f</sup>] cyof] (interpretation) nf0{cj dNog (devaluation) u<sup>f</sup>of] c<sup>f</sup>s} s/fnf0{ 7hf] 7fGof].

## ug] Sf

dh] cg\$g\ 6qf<sup>f</sup>x<sup>f</sup> n<sup>f</sup>]. klxn] 6qf<sup>f</sup>df kVof<sup>f</sup>l al4df cg' Gwfg v<sup>f</sup>h]. v<sup>f</sup>hPsf] a[4 j<sup>f</sup>sf] xf]. j<sup>f</sup> lJ xgb<sup>f</sup> k] f xfg]. :feflj s lJ 1fg (natural science) xf]. dxlf{dx<sup>f</sup>sf] kf/nf]ss Wofg (transcendental meditation) sf j sntstf{ To; }eG5g\ lbgsf]@) ldg] cfv<sup>f</sup> lrfDnP/ cfk<sup>f</sup> x/fcf]. eGbf Wofg xG5 . ubf{cg<sup>f</sup>l t xG5 . b<sup>f</sup>bf k<sup>f</sup>l t xG5 . Tof] ; a<sup>f</sup>f0{xG5 . wd{j lJ zJf<sup>f</sup>n0{xGg . bf] f] 6qf<sup>f</sup>df lr<sup>f</sup>tg km/fsf] eg]. xDolgl6s lJ b<sup>f</sup>l gfd xf]. ef]tsj fbln] j<sup>f</sup>lsf/]sf]. klZrdf c<sup>f</sup>ofTdj fbln] c<sup>f</sup>lsf/ u/]sf]. lspls, xdg] b] tf xb\ xDolgl6s pgsf]; To v<sup>f</sup>h] t/l<sup>f</sup> xf]. j<sup>f</sup>sf]; To v<sup>f</sup>h] j<sup>f</sup>bs xDolgl6s eg] xG5 . xDolgl6sn j<sup>f</sup> eg] xG5 . cyf<sup>f</sup> kVof<sup>f</sup>l 1fga6 cg' Gwfgsf a<sup>f</sup> v<sup>f</sup>h]. h:tf] ea<sup>f</sup>d ; To xf]. hut ldYof A of] j fSon] z<sup>f</sup>s/frf<sup>f</sup>sf] bzg] Irgfb<sup>f</sup> . pkgljfblo zAbdf h<sup>f</sup> / hutsf]; DaGw Irgfb<sup>f</sup> . To; n] k<sup>f</sup>g xf] s] v<sup>f</sup>h] <a<sup>f</sup>d < hut <a<sup>f</sup>d v<sup>f</sup>h] lJ ifout (subjective) cg' Gwfg . hut v<sup>f</sup>h] j:tut (objective) cg' Gwfg . j<sup>f</sup>t/ hutsf] c<sup>f</sup>t/ ; DaGw (relational) cg' Gwfg . t] f] klZrdfx<sup>f</sup>sf] lr<sup>f</sup>tg<sup>f</sup>nf0{ xfd<sup>f</sup>] al4df hf<sup>f</sup>eg]. cg' Gwfg ug] afXo t/l<sup>f</sup> n<sup>f</sup>]. ; To<sup>f</sup> (Multiple truths) j<sup>f</sup>lsf] hutsf] a[4 Pp6] j:thf0{axl] 1n] cyofpg] t/l<sup>f</sup>. kVof<sup>f</sup>l zAbdf- Ps}; Tonf0{lJ 1n] lJ lJ w cydf eG5g\ eGg] j<sup>f</sup>sf] lg/Gt/tf . o; cydf IzIfsn] xg] ; To . afnaflnsfn] xg] ; To . Itgsf cleefj sn] xg] ; To . clg cg\$g ; To leqaf6 lgrf<sup>f</sup> (gist) lgsfNg] t/l<sup>f</sup>. cg' Gwfgsf] zAbfj nldf lgrf<sup>f</sup> (conclusion) .

rfy] 6qf<sup>f</sup>df eg] lgrf<sup>f</sup>x<sup>f</sup>sf] sfoff] og u/f]. k<sup>f</sup>l<sup>f</sup>n] cfk<sup>f</sup>l lgrf<sup>f</sup> ckgfP. pgsf] lJ l<sup>f</sup>w c<sup>f</sup>t/d<sup>f</sup>v (inner approach to research) /xof]. klZrdfn] ; d<sup>f</sup>g] v<sup>f</sup>h]sf] cg' Gwfgl zAbfj nldf cEof<sup>f</sup>ti/s (emic) . o; cydf xfdl IzIfsf] sf<sup>f</sup> xf] ul/Psf cg' Gwfgrnfo{kglj f/ ug]. To; df b<sup>f</sup>lyPsf] Psn 36gf<sup>f</sup> (phenomenon) nf0{cg<sup>f</sup>l ug]. lxfh] s] u/]c fh s] u5{< lxfh] / cfhsf]; DaGw . ef]ndf s; /l b<sup>f</sup>fpB' <cg' Gwfg of]o lJ ifosf] 5gf<sup>f</sup>df. lJ lwsf] klxrfgdf. k<sup>f</sup>l<sup>f</sup>tdf. k<sup>f</sup>fhg (implication) df .

kff] 6qf<sup>f</sup>df eg] h<sup>f</sup>df klg cg' Gwfg u/f]. lJ Bfyl]sf] a; f0 / zJfs pknAwdf. IzIfsf] k<sup>f</sup>l<sup>f</sup>t / lJ Bfyl]sf] csgdf. IzIfsf] b]6sf] / lJ Bfyl]sf] l; hg<sup>f</sup>lntfdf. k<sup>f</sup>g agfpg]

z<sup>f</sup>l ny] Psn k<sup>f</sup>g . ; l<sup>f</sup>wf k<sup>f</sup>g . lJ lwd<sup>f</sup> eg] h] u/]kf5 klg 58s] h<sup>f</sup>F (verification) ug]. lJ lwd<sup>f</sup> 58s] h<sup>f</sup>F . ; fwg (tools) df 58s] h<sup>f</sup>F . pQ/bftfsf] h<sup>f</sup>j fkndf 58s] h<sup>f</sup>F . l; 4fGtdf 58s] h<sup>f</sup>F . cyof]df 58s] h<sup>f</sup>F . o;tf hfFx<sup>f</sup>n] ; To klxNofpg d2t u5g\ slxn] Psn ; To lbg5g\ cyf<sup>f</sup>\ b0{l; 4fGtn] x<sup>f</sup>f{b0{leGg al4 cfpq] klg xG5 . Psn al4 xg klg ; S5 . h:tf] kf/nf]ss Wofgn] /Om k<sup>f</sup>fx (blood pressure) 36s . lbdful ; f] r<sup>f</sup>gfsf] :t/ lJ :tf/t xG5 . j ]flgs k/lifof u/] x<sup>f</sup>f{Tox1 xg ; S5 . gxg ; S5 .

lhls/ u/] IzIfsx<sup>f</sup> b:tf] lht gePs<sup>f</sup> cg' Gwftf (non documented researcher) xf]. clxn]sf ef]tsj fblsf] nflu j<sup>f</sup> / pkgljfb] 1fg h:tf]. ef]ts / k<sup>f</sup>ts lJ 1fg (natura. science) alr c<sup>f</sup>t/ ; DaGw v<sup>f</sup>h]g] ; lk ghfg<sup>f</sup>fx<sup>f</sup> . j<sup>f</sup> / pkgljfb k<sup>f</sup>ts lJ 1fgsf d<sup>f</sup>g / lJ :tf/s xg\egl ga%\$fx<sup>f</sup> . ; j<sup>f</sup> ef]ts v<sup>f</sup>h]bf . e<sup>f</sup>tfdf<sup>f</sup> ga%\$fx<sup>f</sup> . o; cydf et a%\$fx<sup>f</sup> . c<sup>f</sup>tdf ga%\$fx<sup>f</sup> . e<sup>f</sup> / cfldfsf] ; DaGw yfx<sup>f</sup> gkfPsfx<sup>f</sup> . csf] zAbdf eGbf xgd<sup>f</sup> rfnl; f ; g<sup>f</sup>lbg] u? gkfPsfx<sup>f</sup> . cyf<sup>f</sup> k<sup>f</sup>l<sup>f</sup>ofel t ubf{cg' Gwfg :j tM xG5 eGg] rfnl; f . lJ Bfyl]tgsf cleefj s, IzIfs / ; /sf/l clwsf/l; E j ft<sup>f</sup>h]fk ubf{tYof] ; sng e0; Sof]eGg] rfnl; f . Pscsf]sf p0/ le8fp<sup>f</sup> tYof]sf lJ zJ ; glotf (reliability) u/]sf 5f] elglbg] rfnl; f . df]vs ; g<sup>f</sup>pf] k<sup>f</sup>l<sup>f</sup>tsf cg\$g\ t/l<sup>f</sup> ckgfof] / elglbg] rfnl; f . cw/f k<sup>f</sup>gsf p0/ v<sup>f</sup>h]bf sfo]t cg' Gwfg (action research) ug{nflf]eGg] rfnl; f . k<sup>f</sup>l<sup>f</sup>os j<sup>f</sup>sf] IzIfsf cg<sup>f</sup>l sf cfwf/df ablnPsf] zJlnf0{ f]sf] abnfj (paradigm shift) xf] eGg] rfnl; f . k<sup>f</sup>l<sup>f</sup>os IzIfsn] u/]sf] sfddf cg' Gwfgsf] bzg] 5 egl v<sup>f</sup>h]fpg] rfnl; f . r<sup>f</sup>sl; 306] / lBof] 6l]hlehg, df<sup>f</sup>fon / cgnfog ; ]fsf] v<sup>f</sup>h]l ul//x<sup>f</sup>sf IzIfsnf0{ p0/ xg] xgd<sup>f</sup> rfnl; f .

## xfd<sup>f</sup>] tfut

IzIfs h<sup>f</sup>gsf cg' Gwftf xf]. cghfgsf cg' Gwftf xf]. lspls, Gofo bzg] ; %P% xfdln] sf/0f / c; / v<sup>f</sup>h]sf 5f]. c<sup>f</sup>t/ ; DaGwsf] cg' Gwfg u/]sf 5f]. glthf lJ Zn]f0f u/]sf 5f]. j<sup>f</sup>zJfsf] eg] axt<sup>f</sup> lrg]sf 5f]. ltgaf6 lJ sNk lgsfn]sf 5f]. ; Non]eg] l<sup>f</sup>awtf a%sf 5f]. lg/Gt/tf (phenomenon) klxNofPsf 5f]. of]sf] zAbdf c<sup>f</sup>ksf p0/ v<sup>f</sup>h]sf 5f]. k<sup>f</sup>l<sup>f</sup>df; f] JostofP% thgf u/]sf 5f]. ; k<sup>f</sup>stf (analogy) sf] k<sup>f</sup>sf u/]sf 5f]. p0/dldf; f] %f; zoj fb (skepticism) l; sf0 / x<sup>f</sup>sf]. k<sup>f</sup>l<sup>f</sup>itf j ]flgstf (empirical science) k<sup>f</sup>sf u/l ; To hGdf0/x<sup>f</sup>sf]. klZrdl cg' Gwftfn] eg] lJ ifout Pj + :tut (subjective and objective) ; To v<sup>f</sup>h]sf 5f]. cyf<sup>f</sup> fbln] %f JolQm ; dfh j f ; dxsf] j Qf<sup>f</sup>t (narrative) NofPsf 5f]. ltgn] ; %P% slxn] tYofssf] s/f u5f]. slxn] sYofssf] s/f u5f]. slxn] c<sup>f</sup>t/ ; DaGwsf] rrf{ u5f]. o; cydf u0fgfids / u0ffids cg' Gwfgrnfo u<sup>f</sup>sf 5f]. cyf<sup>f</sup> lxfdf] cg' Gwfgrnfo t<sup>f</sup>ut 5 . c<sup>f</sup>ksf gvf<sup>f</sup>sf dfq] xf]. v<sup>f</sup>h]f]. ■

; /sf/ klg  
ditof/ Ú

tta}eGg nfh nfIg]/sddf blgs nfvf]306L k9f0/x\$]f lzIfsx; ; /sf/L pk]ffsf sf/Of  
>dzf]f0fsf]lzsf/ ePsf 5g\ lzIf dGqfnon]b/aGbl / /fxt afx\$]f lzIfsnf0{Go]td  
tna Joj:yf gu/] cfknp] nfu"u/]f] lzIfssf] Go]td tna :shsf] pIn3g u/]f] 5 .  
o; af6 Go] tnawf/L lzIfssf] eljio hf]vddf k/]f] 5 .

■ afa'fd l j zj sdf{

@)^\*^ ; fpg ! utbly ; /sf/n]kflj  
t[lo > lfsf lzlfssf] tna ?  
!#,^%), lgdflj t[losf] ?!= \$,\$\*) /  
dflj t[losf] ?!= \*,&() lgwgf{of u/\$f]  
5 . sfgttM lzlfssf] tnasf] Go gtd  
dfkb08 oxl xf] / o; }tnadfg cg'f/  
; /sf/n]; /sf/l jy Bfnosf s/a ! nfv  
& xhf/ :yfol / c:yfol b/a gblsf tyf  
/fxt sf?fsf nueu #( xhf/ lzlfssf]o{  
jifdf !# dxlgfsf] tna vjfpB .

t / b/aGbl / /fxt afx§ lghl  
:sh / ; f j klg s l Bfnodf sfo{t ; jf  
nfveGbf a9l lzlf s eg] ; /sf/n] tfs§\$f]  
Go§td tnaaf6 w] } tn 5g\ dh§sf  
afnaflnsfrnfo{ ; dfhdf / x§f] zfljof /  
Gofokof{ ; dfh lgdf§sf af /df k9fpq]  
clwsfz lzlf s x cfkng>d / af§s  
zfljofsf] hff§jf lkl; 0/x§f 5g\.  
; /sf/n] lgwf§of u/§f] cbif  
sfdbf/sf] Go§td Hofnf dfl; s ?^@))  
xf]. Go§td Hofnf sf] ; /sf/l dfkb08  
cg§f/ lzlf dGqfnon] klg upsf] z] lfs  
; qb] v l j Bfnosf] lkogsf] tna Go§td  
?^@)) lgwf§of u/§f] 5 . t/ l j Bfnodf  
kof{tnawf/ l lzlf s ; /x sfd ul//x§f

xhf/fjHlzfsn]cf^g}ljBfnosf]lkogn]  
hlt klg tna kfPsf 5dg\.  
sfe]sf] lzv/cdaf] ^ l:yt  
nldlgf/foof pdflj sf]! slffdf axtslf  
lzlfot ug]gdtf tfdfa]sf] dfl; s tna

?=%\$)) 5 . pgsf] eGbf ?=!&)) a9l  
tna To; }:shsf lkogsf] 5 . of] Pp6f  
pbfx/0f dfq xf] ; /sf/n] tf\$\$f] Go^td  
Hofnf -lzfsssf] Go^td tna b/ xf^g\_  
eGbf sd tnadf blgs !)-\$ v6g]





t:aI/xg\ >jof bj



; kt/lzf IzlfsM /-hgf, uhfa / clgn slff Izlfof ubx.

Izlfssx<sub>2</sub> hxfFklg kf0G5g\ lghl ; ft Izlfs gdtsf]tna pgsl ; fyl sfdfg nfdfsf]ebf cfwf sd 5 . ; E}cf0P8 u/\$l sfdfg Izv/cDafbf] yfglo u/ ; sf/l ; :yf/ ; j:f:yo rfsldf Sfd u/ dfl; s ?=!) xhf/ sdspfBg\ gdtf elG5g\ad/f]tna ; fdgGo nyk9 ug{ghfBg]dhbysf]eGbf sd xf] & gdtsf] eGbf klg sd tna yfkf] Izlfs c<sub>2</sub> :shdf klg 5g\. sfe\$ kVfgufp@ l:yt afnpbhjn dflj sl lghl ; ft Izlfs zldhf yfkf x/\$ lbg &

306l k9fpfBg\ k<sub>2</sub> kflj b]v lgdflj ; Dd k9fpf lzfssf]cefj ePsf]lj Bfnon] yfkfnf0{ uPsf] j zfvb]v lgoQm u/\$f] xf] . yfkfsf] tna dfl; s ?=@,) ) 5 .

lj Bfno Joj :yfkf ; ldltsf cWolfs [of nfdfn] lbg] rGbf, lj Bfnosf] ufheBf vflsf]cfdbfgl clg :shsf k<sub>2</sub> gf/fo0feQm >jsf] k<sub>2</sub> eQaf6 yfkfsf] tna hfx] ul/G5 . yfkf, E}lgoQm ufdfl ; jn kflj b]v lgdflj ; Dd b]gs & 306l k9fpfBg\ pgsf]tna dfl; s ?=\*)) ) 5 . zldhf elG5g\&:shn] lbg]tnan] JolQut vr{ klg rnbg, 3/af6 dfu] rnf0G5 . tna eGg]nfh nfu5 &

dfl; s #))

; kt/lzf sft favf/lsl /hgf]l d08n sft favf/l % l:yt /fkflj sl lghl ; ft Izlfs xg\ lhlzsfn] Izlfs sf]f lbPsf pg]f0{ /Ng] zt]f lj Bfno Joj :yfkf ; ldltf]kff jifc]3 pgsf]dfl; s tna ?=\*)) tflsf]lyof. t/, o; cj lwdf g lhlzsfn] Izlfs sf]f lbof] g t pgsf]tna a9af] . pgl clxn] klg kfF jifc]3 tflsf]dfl; s tlg ; odf k9f0/x\$]l 5g\

/fkflj s] Izlfs uhfj b]l d08nsf] tna klg klg /-hgsf]hlt g}5 . pgl @)^\$ ; fnbj]v /fkflj df Izlfs l5g\ . t/ pglx<sub>2</sub> Toxl #)) ?kffFklg dxlgf ; lsg] laQs] kfpfBg\ . ol b0{ Izlfs

geP ; d:of xg] k<sub>2</sub> t]hgf/fo0f d08n atfpBg\ . t/ lhlzsfn] Izlfs sf]f glbPsf] pglx<sub>2</sub> nfo{ Goog tnatd /fVg aWo ePsf] pgsf] syg 5 .

; kt/lzf]j ifx]/f # l:yt hgtf /fkflj, l: Hefdf k9fpf]cPsf ; Togf/fo0f ofbj / clgn ofbj sf]dfl; s tna ?=!^)) 5 . @)^! ; fnaf6 k9fpf yfnf] ; Togf/fo0f z]df dxlgf]f] ?=%)) kfpf] . kl5 ?=\*)) , !%) xE}@))) klu]f] pgsf] tna km/ ?=!^)) df %f/Psf] 5 . lghl ; ft]df k9fpf z] u/\$f pgnf0{ kifug @)^\* df kl; lPkm -kltlj Bfyl{ nfut cgbfg\_ af6 tna lbg]elgP klg sd /sd cfPsf] tna a9pg g; lsPsf] afWotf byfpBg\kcf rGbsf] ofbj .

k; f\$] ; lfhl lj tf{:yt g]kfn /fli6o kflj df kfyls lato >flsf Izlfs /fh]b] k] fbsf] z] tna :sh ?=!\$.\*) 5 . pgl slff # sf u\$ l6r/ xg\ Toxl :shdf slff ! / @ df u\$ l6lra ug]b0{hgf Izlfs kGfnnf rfx] of / 5fbjhfn 7fs/ eg] dxlgf]f] ?=&#) kfpfBg\ kl; lPkm cgbfgaf6 tna vfg] pglx<sub>2</sub> @)^& ; fnfd ?=^@)) sf b/n] kfpf] . @)^\* ; fnfd Tof] /sd ?=\*)) df vDrof]. kl; lPkm cgbfg jifg s6ft] xE}uPkl5 pgsf] tna of] jif{ ?=&#) ePsf] 5 . 5fbjhfn elG5g\ ; flaxfg 6dzg k9fp/ sdfPsf] b0{ xhf/ htaf6 lgj f] ul//x\$]f] 5' &amp;</p>
</div>
<div data-bbox="264 666 280 697" data-label="Caption">
<p>aia/d</p>
</div>
<div data-bbox="0 605 296 1000" data-label="Image">
<img alt="A portrait of a woman wearing a black top and a pink and purple patterned scarf."/>
</div>
<div data-bbox="790 934 950 952" data-label="Page-Footer">
<p>Izlfs kifug @)^ ( • ۲۳</p>
</div>

## cfj/0f Izlfsf] >dzf] f0f÷; fj hlḡs Ij Bfno

s/la ^)) Ij Bfyl{ePsf]of]:shsf]  
Izlfslj Bfyl{ cgkft xg]{ xf] eg] oxfF  
#)) eGbf a9l Ij Bfylsf nflu Izlfs  
klu\$] 5g\ Toltsf Ij Bfylsf lglDt  
=? ( xhf/ kl; lPkm cgbfg cfPsf] 5 .  
Ij Bfyl{ E zNs glnPs] o; :shdf  
b/aGbl / /fxt afx\$]sf Izlfsnf0{  
tna v] fpg] cfwf/ kl; lPkm g) xf].  
Joj :yfkg ; ldltsf clloif kék] fb sdi{  
eG5g\ pxfk] nf0{ lagtl u/] olt Go<sup>g</sup>  
tnadf k9fpg nufPs] 5f]. xfdlnf0{  
; fx] gdHhf nfu\$]f] 5 . k; f\$]f lhlzc  
kdf]sdf/ ; fx klg o; n] Izlfsx]nf0{  
cGofo ePsf] 7f65g\ pgl eG5g\ a&#)  
df sfddf nufpg' eg\$]f]; fRrs}cGofo  
xf]. t/, Izlff Ij efuaf6 cfpg]kl; lPkm  
cgbfg x/\$ jif{ 36N] 5 . of] To; \$]f  
kl/0ffd xf] .

### a]nal ; Jf

tlg j ifc13 dfl; s ?=\*)) sf] hful/  
5f] ; v]sf] nf6lsf]nll;yt uufdfnf  
lgdflj df cfpf dw' v8\$]sf] ; kgf  
lyof] 3/ glhs\$]f] :shdf 9Ss; fy  
hful/ vfg]. To; h] pgl lghl :shdf  
vf0kf0 cfpf]tnaegef sddf kl; lPkm  
Izlfsl xg /fhl e0g\ clxn] eg]  
pgnf0{ kZrfQfn] kf]f\$]f] 5 . ...tna  
a9g]sf]; sf 36b]uof] Toxl klg ; dodf  
kf]f, s; /l hlj g wfGg] # pgl lk/nf]  
; gfpf5g\.

Ihlzsfn]rfn' z]fs ; qdf kl; lPkm  
Izlfssf]nflu jflif\$ Psdl6 ?=@,)))  
Ij Bfnodf k7fPs]f] 5 . of] ah]af6  
pgn] dfl; s ?=@)) kfpf5g\ upsf]  
j ]fbv]v pgn] Toxl /sd klg kfPsl  
5g\ pgf]syg 5 .clxn] Dd lgltzNs  
; jf e0/x\$]f] 5 , tna slxn] kf0g] xf]  
yfxf 5g .

; f]l Ij Bfnodf lghl; f]df cf7  
j ifb]v sfo{t sdfgl; x/ fgn]uPsf]h]  
otfsf] tna kfPsf 5g\ of] hful/df  
c1N%bf cf]gf] k9f0 ; d] /f]sfPsfn]  
pgf]dgf 56k6l xg] u/\$]f] 5 .

cj nlr^ a lgf; l /fgfn0{ev] lgdflj  
z] u/\$]f]j Bfnon]@)^! ; fnfd uloft  
/ l] 1f g Izlfssf] z]kdf lghl; f]df  
/v\$]f] xf]. z]df dfl; s ?=@))  
tf]sfPsfn] tna clxn]?=\*)) klu\$]f]eP



k; f\$]f IzlfsM 5f]f]fn / kGf]fn -bf]f .

klg Tof]pgsf]of]otf / cg]l; t ldnbf]  
5g . aToxl klg ; dodf kf0g] eP t  
xGyof] lgf; pgn] /z]fs ; E eg].

Ij Bfnodf v8\$]f / /fgfn] u/\$]f]  
ldlxg]sf] thgfdf lognf0{ lboPs]f]  
tnasf] u0fgf xg ; Sbg . /fgfnf0{  
kfylds txsf] lgolQm lboP klg pgl  
\* slff; Dd k9fp5g\ z]sf rf/kfF  
jif{ t ul0ft / l] 1fgsf] k9f0 /fgfn]g]  
wfg]f lyP. Ij Bfnodf l] 1fg ul0ftsf]  
/fxt sf]f cfPkl5 eg] pQm sf]fdf  
/fgfn]df]f kfPgg\ .lgdflj sf]nf0; ;  
gx]f d] /fxt b/aGbldf b/vf:t xNg  
kf0gF ltg] l] ifo k9fpg rflx+xg] t/ ,  
nf0; ; gx]f sf]faf6 j]l-rt xg] s:tf]  
gllt of] # /fgfn] k7g 5 . lgdflj sf]  
nf0; ; geP klg lgdflj ; Dd k9fpg]  
pgf] lh]d]f/l clxn] Dd klg 56\$]f]  
5g .

:gftsf]f/ Izlfs dw' v8\$]f :shdf  
cfPkl5 pgs} e/f] fdf c^Nhl dflod  
nfu" ul/Psf] 5 . clxn] b0{ slff; Dd  
c^Nhl dfloddf k9f0 xg5 . t/,  
pgl; E) k9fpg] l] Bfnosf c] !) hgf  
Izlfssf] dfl; s tna Go]td !\$-@)  
xhf/ ?k0fFd 5 . t/, dw' eg]ckafb  
ePsl 5g\ ; dod}gkf0g] Go<sup>g</sup> tnadf  
k9fpg' kbf{dwhf0{klg tgfj xg]u5{.  
.olgkld\$]f] t s'/ 5f8f]; /x]n] h; /l  
vfhf vfg] k]f klg xfdll; t x]g, l  
pgn] elgg].

Ij Bfnosf k]f bfgaxfb/ j nl  
kl; lPkm / lghl; f]f Izlfssf]of]bf c]  
Izlfssf] eGbf a9l ePsf]atfpEg]et/ ,  
; Jf; l] wf t 5f]f, tna klg cGofok0{  
5 . k15Nnf]; do clgj fo{tyf lGmzNs  
Izlff 3f]f0ffsf] sf/0f l] Bfylaf6 zNs  
Ing gkf0g] ePsf] ; d:of c] a9\$]f]  
pgsf] egf0 5 . .pxfk]sf] of]bf]gn]  
Ij Bfnosf] k]f ePsf] 5 , pxfk]sf]  
cj :y eg]lbgl]t]lbgl] Zrt alg/x\$]f]  
5l, pgn] eg]. cf]hsf cg]f / fxt  
/ b/aGbldf Izlfssf] thgfdf Go<sup>g</sup>  
tnawf/l Izlfsx] lgoldt :sh cfpg]  
/ a9l ldlxg] ug]u5g\.

### KfNkfsf] kl8f

Go<sup>g</sup> tnadf k0f\$fnlg Izlfssf]lh]d]f/l  
k]f ug] Izlfsx] kNkfdf klg x/\$  
:shdf k]f k5g\ @)\* ; fn sf]Qs  
dxlgfdf lghl; f]sf] Izlfsdf k9fpg  
z] ubf{ ; /j tl pdflj v:of]L \* sl  
Izlfsl ultf 1f f]sf] tna ?=@))  
lyof]. tnan] ; b/d]sf tfg; j]af6 @)  
lsnf]d6/ wfP ; sh hfg / cfpg klg  
gku\$]f]ubf; f]u/k15 @)^# df 1jf]nf]f]  
tna ?=%)) klu\$]f]lyof]. @)^^ c; f/  
!% b]v df]sf] /fxt Izlfsdf lgolQm  
ul/Psl ultf dfl; s ?=!\*,&() a%bf]  
ef]df ; xl ul5g\ t/, ultf]xtdf  
rflx+dfl; s ?=!), (!% dfq k5{. af]l  
Ij Bfnosf]sf]fdf hfG5 . Izlff l] efusf]



kfnkfsf IzlfsM ultf 1jfnt

lgb<sup>z</sup>g cg' f/ /fxt Izlfsf nflu hfg] /sd lJ Bfnosf]sf]df jf c<sub>z</sub> k<sup>z</sup>hgf df  
vr{ ug{ kf0g, ; DalGwt Izlfsn] g}  
kfpgk5{.

; /j tl pdflj df clxn]#!% 5fq5fqf  
5g\eg] dflj df @ b/aGbl / ! /fxt  
sf<sup>z</sup>sf Izlfs 5g\ dflj txsf nflu  
k<sup>z</sup>fz /fdfl] / lgdfij txsf nflu  
/d<sup>z</sup> 5xf/lnf0{lgfhl; f] Izlfs agf0Psf]  
5 . tlg j ifc{l3b]v df; s ?=!) ) df  
k9fpf] cfPsf pglx;sf] tna clxn]  
df; s ?=,&% 5 . Izlfsx;nf0{tna  
Go<sup>z</sup> lb0P klg :shsf]art vftfdf eg]  
( nfv ^ xhf/ %(@ ?k<sup>z</sup>F5 .

To; f] t %! hgf 5fq5fqf /x\$]f]  
sflnsf k<sup>z</sup>l j km<sup>z</sup> kfnkfdf b0{hgf /fxt  
Izlfs 5g\ /fxt sf<sup>z</sup>dfdf lgoQm :shsf  
k<sup>z</sup> blf{ yfkf / Izlfs nldl yfkfsf]  
tna s6fP/ tlg j ifc{l3b]v df; s ?= #))  
tnadf b0{hgf Izlfs /flvPsf  
5g\ tl Izlfs x<sup>z</sup>g\ nlnfaxfb/ ; b<sup>z</sup> zl  
/ cfzf /fgf .

nldl pdfij aGblkfy/f kfNkfdf ( j ifc{l3b]v lgfhl; f] df k9fpf] cfPsl  
; lJ tf s<sup>z</sup>/n]g<sup>z</sup>fnldf :gftsf] / u/\$]f]  
b0{j if{ePsf]5 . z<sup>z</sup>df df; s ?=!) ) df  
/flvPsf pgsf] tna tlg k6s  
a9bf ?=))) klu\$]f]5 . pgn]k<sup>z</sup>l j b]v  
lgdfij ; Dd k9fpk5{ . ; b/d'sfd  
tfg; gdf ef8fdf a:g] pgl :shsf]  
tnan] afRg] sl7g ePsf] atfp5g\

#3/af6 vr{dfu] hlj g rnfpq' k/\$]f  
5 .

nldl pdfij df rf/ hgf lgfhl :f]tsf  
Izlfs 5g\ PdP8 pQl0f{; hgf e\$]f0f]  
?-%,)), cf7 j ifc{l3b]v slff # ; Dd  
k9fpf]cfPsl a; Gw/f vftln] ?=%,)) /  
cf0sd pQl0f{afnlj sf; slffsl a; Gt1  
sfslf] ?=^)) kfpf] cfPsf 5g\

l; GwkfNrf<sup>z</sup>, k; f{ ; kt/l; ; v<sup>z</sup> /  
kfnkfsf ; f] hlg s lJ Bfnodf dfq xf0g  
b<sup>z</sup>zel/sf clwsfz lgfhl / ; sf/l  
lJ Bfnodf tna g} e<sup>z</sup>g gldNg] :t/sf]  
/sddf ^÷& 306f sfd ug{ afW0  
5g\ . t/, To:tf Izlfsnf0{ Izlfsf  
k<sup>z</sup>fut ; yfx; n]klg Izlfsf] Joj xf/  
u/\$]f] kf0Eg . g<sup>z</sup>fn Izlfs olgog  
/ z<sup>z</sup>lfs u0ftflGqs d-rn] @ r<sup>z</sup>  
@)^\* df Izlff dGqfno; E u u/\$]f]  
#\$ aE] ; xdltkqdf Go<sup>z</sup> tnadf sfd  
ul//x\$]f Izlfsf]lxtdf Pp6f aE klg  
vIrOPsf] 5g\ . pQm ; xdltdf lgfhl  
; f], kl; lPkm Izlfsf]gfd klg pNny  
ul/Psf]5g\ . -x<sup>z</sup> Izlfs df; s, j zfv  
@)^\*, k[ ! \* .

olgog / d-r; E @ r<sup>z</sup>df Izlff  
dGqfnon] u/\$]f] ; xdltn] b/aGblfd  
/x\$]f :yfol / c:yfol Izlfsf  
; aH; f] ; d:ofnfo{ ; DafVg u/\$]f] 5 .  
; f] ; xdltn] b/aGblsf Izlfsf ; a;  
; d:of ; DafVg ePsf]xg; S5, To; oft  
Izlfs olgog ; 8sdf cfhPsf] 5g\ .

g<sup>z</sup>fn Izlfs olgog / o; sf ; b:0  
; yfx; n] b/aGbldf sfo{t Izlfsf]  
dfq k<sup>z</sup>lglwlj u/\$]f 5g\ ol ; yfdf  
b/aGbl afx\$ lgfhl ; f] ; yfut :shsf  
Izlfs, /fxt, kl; lPkm Izlfsf]s<sup>z</sup>g] yfg  
5g\ . Izlfs olgog / o; sf 36ssf]  
g<sup>z</sup>l j txdf Go<sup>z</sup> tnawf/l Izlfsn]  
cj ; / kfPsf 5g\ olgog / olgogsf  
; b:0 ; yfn] cfk<sup>z</sup>nf0{ pk]ff u/\$]f]  
eGb] /fxt, kl; lPkm lgfhl; f] / lgfhl  
:shsf Izlfsn] 5\$]f5\$] ; yf agfPsf  
5g\eg]tldW0]s<sup>z</sup>l dfcf] fbllgs6 z<sup>z</sup>lfs  
u0ftflGqs d-rdf cfj 4 5g\ .

g<sup>z</sup>fn Izlfs olgogs] pkfW0f  
k0ff{ hf<sup>z</sup>l olgog / o; sf ; b:0  
; yfn] b/aGbl afx\$sf kbdf /x] Go<sup>z</sup>  
tnadf sfd ul//x\$]f Izlfsf ; d:of  
klxrfq u/] ltgsf] ; d:of ; dfwgdf  
lg0ff<sup>z</sup>s kxn ug{ g; s\$]f] :j lsf/  
ul/g\ . pkfW0f hf<sup>z</sup>ln] /z<sup>z</sup>lfs ; E  
elgg\ zl j utdf xfdla<sup>z</sup> ql6 ePsf] 5.  
ca To; nf0{; Rofpgk5{ :shdf k9fpqg]  
; a} Izlfsn] k<sup>z</sup>lnt tna :s<sup>z</sup>h cg' f/  
tna kfpgk5{. To; sf nflu olgogn]  
cfj fh p7fpqg] 5 .

Go<sup>z</sup> tnadf v16/x\$]f Izlfsx; z  
; /sf/l pk]ffs] klg Izsf] ePsf 5g\  
Izlff dGqfnon] b/aGbl / /fxt afx\$sf  
Izlfs afx\$ afe<sup>z</sup>l Izlfsf] tnasf]  
Joj :yfkg :s<sup>z</sup>h :j o<sup>z</sup>] ugkg] hls/ ub]  
cfPsf] 5 . :shdf cfj Zos Izlfsf]  
Joj :yf gug[clg :s<sup>z</sup>hn] /v\$]f Izlfsf]  
tna klg Joj :yf ug{g; Sg] dGqfnonosf]  
glltn] Go<sup>z</sup> tnawf/l Izlfsf] elj io  
c<sub>z</sub> cGofhdf k/\$]f] 5 . dGqfnonosf  
k<sup>z</sup>Qm dxf>d zdfh] :shn] /v\$]f  
Izlfsx;sf] Go<sup>z</sup>td tna Joj :yf :s<sup>z</sup>h  
:j o<sup>z</sup>] ul/gkg] atfP . pgsf] syg 5-  
:s<sup>z</sup>hn] /v\$]f Izlfsnf0{ shn] g] tna  
lbgk5{. l zdfsf] ts{ E 6<sup>z</sup> olgog  
dx<sup>z</sup>; 3sf cW0f lJ i0f l/dfn ; xdt  
5g\ l/dfnosf cg' f/ ; /sf/n] tf\$]f]  
Izlfsf] tna :s<sup>z</sup>h cg' f/ :shdf k9fpqg]  
; a} Izlfsnf0{ tna Joj :yf ug{u/fpg  
g; Sg' ck/fw xf]. pgn]eg] ...>dZf]0fdf  
k/\$]f Izlfsx;sf] Go<sup>z</sup>td tnasf nflu  
; 3if{ ug\$]f ljsnk 5g\ . l

-; fydf, >j of b], ; kt/l,  
sn<sup>z</sup>b] ; h<sup>z</sup>fn, ; v<sup>z</sup>, b] kre<sup>z</sup>, kfNk\_

ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਮਿਸ਼ਨ



बद्धि भेरहेको भारत-नेपाल  
आर्थिक सहयोग कार्यक्रमका  
महत्वपूर्ण भलकहरु

सामान्य विवरण एवं वित्तीय स्थिति		प्रकृतिशासन तथा देशी वित्तीय स्थिति	
संख्या	१५४	नंम. से	२०० अंगठी
पार्षद-	२२४	नंम.	६१। कांगड़
कुल-	४७४	नंम.	८२२। कांगड़
प्रभु- का समा-	४७४	नंम.	४७४। कांगड़

卷之三

- प्राचीन विद्यालय के अधिकारी ने इसका उत्तर दिया है कि यह एक विशेष विद्यालय है जिसमें विद्यार्थी अपनी विद्यालयीन विधि का अवधारणा कर सकते हैं। यहाँ विद्यार्थी अपनी विद्यालयीन विधि का अवधारणा कर सकते हैं।



Digitized by Google

भारतीय राजदूत, काठमाण्डू  
AMBASSADOR OF INDIA  
KATHMANDU



introduce helpful tips about how to manage stress effectively.



10



अस्त्र उच्चारण



# sfd w} tna yf}

lghl :shsf lzlfssx]sf] ldlxg] / v6f0 a9L 5ü pglx] b]gs ^-& lkl/08 k9fp5g\ knntM :shsf glthf klg /fd] cfp5 . t/, b]sf clwsfz lghl :shsf lzlfssn] cf^gf] of]otf, Ifdtf / ldlxg]sf] thgdf df lgs}sd tnadf cf^gf] >d / ;lk vlr{x]f 5g\ lj 8Dagf t s]5 eg] Ps nfvegbf a9L lzlfssf] xs, lxt / hllj sfl; t hf]8Psf] of] ;jfnnf0{ ;/sf/l lgsfo, :sh ;~rfns / lzlfssf olgog cflb s; h] klg dx]fj lbPsf] kf05g .

## ■ kdfb cfodf

**p** df rfkfuf0F sf7df8f]yfgsf]b:yt af06 PgH] ; 0Eln; :shdf ut j]fvb]v k9f0/x]l 5g\ slff !@ pQ0f{ u/] b]gs kf5 lkl/08 k9fp5g\ To; afkt pgn] dfl; s ?=@, %)) kfp5g\ oxFF cfpgc13 pgn]k9Psf lrtj g, d]f]lsf] af06 ^or/ / wf]b^, ;]fa]lsf]e]d]j / kflj b]j df? #, %)) tna lyof]. pdf elG5g\ zof] dx]ldf ?=@, %)) n] s] g] kUyof] / ü t]lg TolQs] s] a:g' eg] oxfFk9fpf cfPsf xF] l Bf s] l klg af06 PgH] ; d] slff !-% df l] 1fg k9fp5g\ tlg j if]v oxfFb]gs ^ lkl/08 k9f0/x]l pgf] tna rflx+pdfsf] egbf Ps xhf/ a9L

cyft \?#, %)) 5 . pgl elG5g\ æ; Gt16 t s] x]g' / ü cf^gf] af]otfn] k9Psf xF] lzlfssx]sf cg' f/ af06 PgH] ; df kfllds txsf lzlfssf] clwstd tna ?=, %)) 5 eg] lgDgdfWolds txdf rflx+?%, %)) b]v ?=&, %)) ; Dd 5 . dfWolds txdf ; a} ..kfp5g\ dfl; s ?=@, %)) -?=\$, %)) ; Dd kfp5g\ af06 PgH] ; df % lzlfss; lxt \$) hgf sfot 5g\ g; b]v slff !) ; Dd %\$^ hgf l] Bfyl{5g\ olt l] Bfyl{ lghl :shsf lglDt ./fdf] ; Mof] 7flg5 . oxFF] dfl; s ZNs ?=\$, %)-g; f] / ?=, %)) -slff!-! 5 . o; afx\$ ?=&, %) b]v ?=, %)) ; Dd j flif\$ ZNs

In0G5 . ?=\$, %)) b]v ?=%)) ; Dd k/lif zNs ltgk5. lzlfss lgodfj nlsf]kflj wfg cg' f/ !) kltzt l] Bfyl{f0{ 5faj Q lbbf klg nueu \$() l] Bfyl{f] dfl; s zNsaf6 dfq} dfl; s %08} rf/ nfv ?kdfFp7g] b]vG5 . t/, ToxF; /sf/n] cbif >ldssf nflu tf]b]f] Go]td Hofnfegbf a9L tna kfp5g\ lzlfss eg] sd 5g\ lklG; kn uflj Gbaxfb/ yfkf elG5g\ æ!) kltzt afx\$ c] 5faj Q klg 5. lzlfssf]aRrfsf]ZNs In0G5 . Pp6]kl/j f/sf tl] hgf l] Bfyl{ a/fa/ Ps hgfnf0{ IgMzNs k9f0Psf] 5 . To; h] tkf0f]lx; fa u/h:tf] rf/ nfv p7g] . zNsaf6 c9f0 nfv hlt p7g] . To; dW0] Ps nfv !@ xhf/ tnadf vr{xG5 .

gofFg]fksl 6lsfb]l kf08h]tlgyfgf l:yt kof/f8f0H8 l/8; {PsB]ldf k9fp5g yfnf]kflf j if{la]of]. of]cj lwdf pgf] tna ?=\$, %)) kUf]5 . kf08]g; f]sl u]l6r/ x]g\ ?=@, %)) tnadf kff j ifc13 oxl :shdf k9fp5g yfnf]l cs]l lzlfss f]zgl rfxfg clxn] ?=, %)) kfp5g\ lzlfss rfxfg elG5g\ æ; l] wvf; } 5g] . t/ v6f0 rflx+a9L 5 .



xfdl ; fx] k|nPsf 5f) .E Kof/f8f0H8sf  
lzlfsx{ (M!% df :sh cf0; S5g\.  
oxFFPShgf lzlfsn]b]gs ^-& lkl/08  
k9fpkg5{. :shsf] z@/ xf]8/ ; d]  
/x]sf lzlfs nn] /f0{eG5g\ \xfdlxsxF  
@%) hlt lj Bfyl{ 5g\ . ej g ef8fdf  
InP/ rnfoPsf] 5 . xfd] klg cf\gf  
; d:of 5g\Ng E

otf Sh4j / xf06:yt Kof/fdfp06  
0EIn: :shsf Izlfssf] xfnt  
Kof/f8f0H8sf]eGbf gfhls 5. !) j i\l\n  
; f]:shdf k9fp\c]cfPsl Izlfs ejfgl  
ltjf[lsf]tna clxn]klg ?#,))) dfq}  
5. o; df tkf0f; Gt16 xgXG5 t <eGg]  
kZgdf pgssf] hj fkm lyof] z; Gt16} 5.  
geP/ klg s] ug{/ \ oxFdfnWolds  
txdf k9fp[pg]Izlfssf]tna ?!=!,,)))  
eGbf dflj 5g. 6\\$l:yt nldl Izlff  
; bg pdflj sf] klg p:t) cj:yl 5.  
; eGhs ;'Z 8ufhsf cg:f/ ToxxF  
kj kfylds txsf Izlfsn]?=\$,,))) b\l\n  
dfWolds txsf Izlfsn]?!=!,))) ; Dd  
kfpBgl.

wglffsf ; 'Y' 7fs/'n] nlntk/sf]  
afu8fhlyt cGgkOf{ xf0{s\hdf k9fpq  
yfn\$]Ps bzs laTof]. alP; l pQlOf{  
u/\$f 7fs'/ slff ^-!) df uloft k9fpBq\  
pgl lbge/df & lkl/o8 slff lnG5g\.  
t/, To; afkt pgn] :shaf6 dfl; s  
?=\*)),)) dfq} kfpBq\. laxfg-a]hsf  
6a; g k9fp/ eg]pgl :shsf]tnaeGbf  
kfF uoff a9l sdfpBq\.

sf7df8f\$!f lghl :shsf lzlfssx<sub>2</sub>  
Gog tna df k9f0/x\$!f 5g\legg] s!/fsf  
ol k!tlglw pbfx/0f xg\ / dh\se/  
g) ax'; \os lghl :sh o; efbf vf; }  
legg 5g\ ; /sf/n] ef!ts k\ f{f/sf]  
dNof\$gsf cfwf/df lghl :shnf0{ ..sl,  
.v\ .ul / .3l u/l rf/ juf!f lj efhg  
u/\$f] 5 . ; f\!l ju{cg' f/ :shn] Ing  
kfpqj clwstd zNs lgwf/0f ul/G5 .  
ol :shn] lzlfssn0{lbg} tna: ; lj wfsf]  
:t/ klg legg 5 . .ul / .3l ju{\$f  
:shsf lzlfssf] tna thgflds ; kdf  
sdhf] b]yG5 . ; yfut lj Bfno lzlfss  
olgog -0:6\_ gkfnsf dxf; lrj ef\hfgfy  
rfln; \$f egf0df To:tf :shdf sb}  
lzlfssn] ?=!) xhf/ jf a9l kfPdf  
To; nf0{ ./fd!] tna\ 7f\gg] ul/G5 . lzlf  
lj efusf] t\of\$ cg' f/ b\ze/sf s/la

df[km] ndf klg p:t}

**Izlf** /fhsdf/ ; fx l; /xflyt hPd PsBldf kfylds txsf Izlfs xg\ :gfts txdf cWoog/t ; fx g; {lb]v sIff % ; Dd k9fp5g\ lgbe/sf ; a} lkl/08 k9fp5g\ k/]kgl pg5f)tna rflx+?=@%) ) dfq 5. df}fxf, ; kt/l5f ; fx l; /xfdf 8)fdf a:5g\ pg5f) egf0 5, @tnasf] k}f t sf7f ef8f ltg{)l7Ss xG5. c; vr{t 3/af6}Nofpgk5{. pgl cf7 dxlgbfb]v hPd PsBldf k9fp5g\.

o; :shdf s\la @)) lJ Bfyl{k9n5g\ g; {lsf}?=\$%) / slff !) sf]  
?!=@)) zNs Ing ul/G5 . To; afkt dfl; s b0{nfv ?k\ffp7g) b\|G5 .  
t/, :shn]lzfssf]tnadf s/la Ps nfv dfq}vlr\psf]5 . h\p\ :shdf  
!) hgf lzlfs 5g\ . lzfssf] clwstd tna ?!=) xhf/ 5 . l:/xf /  
;kt/lsf clwsfz lghl :shsf lzfssn] kfpq) tna h\pdsf]h:t)5 .

IgDgdfWolds tx; Dd k9f0 xg] kfNkf' Kof/fug af!B{ :sh, tfg; jdF  
@)^ hgf lj Bfyl{ 5g\ . Itgnf0{ k9fpq] lzIfs ^ hgf 5g\ hf :gftsblv  
:gftsfp@/ ; Dd cWoog/t 5g\ lzIfsx;sf cg'; f, :shsf] dfl; s zNsaf6  
s/l a ?= nf v %) xhf/ cfDbfgl xG5 . To; dWlo] s/l a ?=&% xhf/ lzIfssf]  
tnadf vr{xg] u/\$f] lk|f; kn uuf vqlsf] egf0 5 . Kof/fugn] kj k|lj sf  
lzIfsnf0{ ?#,\*)) b|v dflj txdf ?=\$,%)) ; Dd tna lbPsF] 5 . vql  
elG5g\ axfdl lzIfsx; g) o; sf] : -rfns 5f]. cfk; l 5nknn u/] } tna  
lbPsF xf]; ; fylx; n] lrQ a%PsF 5g\ E

tfg; q\lyt Go" xf]/f0hg pdfij k\Nkfs} 7hf] lghl :shdf ulgG5 . oxFF  
slff !-!) df ! xhf/ ^% hgf k95g\. Ij Bfyl\$] dfl; s zNs ?=\$%)  
bj\y ?=!,#)) ;Dd 5 . o; cg';f/ :shsf] dfl; s cfDbfgl ?!=# nfv egbf  
a9l 5 . Go"xf]/f0hgdf && hgf lzLfs sf0/t 5g\ lk\; kn 8f; /fd k\tn]  
s/f/ afx\$sf lzLfsnf0/ ; /sf/l :s\h ; /xsf] tna lbPsf] bfa! u/k\g tnasf]  
kl/dfof eg] vhfpq rfxgg\ t/ , lzLfsx\ eg] ; /sf/l :s\h ; /xsf] tna  
gkfPsf] atfp5g\ gfd pNn\ y gug{zt\!f Ps lzLfs e65g\ \ec\ lghl :shdf  
e6bfrrflx+xdif] tna a9l 5 t/ ; /sf/l :s\h cg';f/ rflx+5g\ lk\; kn  
k\tsf cg';f/ ?=# sf/B vr{s/u/] :shsf] gofFejq agf0Psf] 5 .

kfNkf<sup>f</sup> lghl :shdf lzlfssf] clwstd tna ?=%,))) /x\$] kf0Psf]  
5 . KofA; g, kfNkf<sup>f</sup> cWlf v@? ;? lzlfssf] tna sd /x\$] :jlsf/ u5g\ pgl eG5g\ @zlzfssf] ;lj wf a9fgp] tof/l e0/x\$] 5 &   
>>j0f b], /fhj/ fh / b] kre@f, kfNkf

& xhf/ lghl :shdf &% xhf/eGbf a9L  
lzlfs 5g\ -x} tflnsf

dsfdf lzifs

; /sf/n] lgwf\{f u/\\$f] >d; DaGwl  
dfkb08df >lssf]df]; s tna Go\gtd  
?^, @)) xj\k5{. Tof\gbf sd tnadf  
s; \hfo\ sfddf nufpg kf0\g. t/,  
clwsf\z lghl :shsf kflyds txsf  
lzf\sn]kf\p\}cfPsf]tna ; l\ wf To; eg\bf  
sd g\5. c% lzf\ff lgodfj nl, @)%(\  
sf] Joj :yfnf0\cfwf/ dff\g]xf]eg]lghl

:shsf lzlfssx<sub>2</sub> klg ;fdbflos :shsf  
b/aGbLsf lzlfssf] ;/x tnasf]xsb/ blyG5g\.  
0:6' gkfnsf c\Wolf d\Gob  
uf\fd e\G5g\atxut \kdf] ;/sf/l :shj  
;/x j f To; e\Gbf a9l tna lbg]:shsf]  
;Vof Hofb} sd 5 . tl cf\fd) u\Gg  
;lsG5g\A oh\}; , /ftf] autnf, h\};  
Inl\on P-h\}; , z\etf/f, Uofn\\$; l h:tf  
:shx<sub>2</sub> of] sfl\bd\ k5g\.

Izlf Igodfj nlfs]lgod !)%s-!\_df  
n]vPsf] 5, ..; fut l j Bfnos Izlfs  
tyf sdff/lsf]lgolQm kfl/>l ds / ; J f

## cfj/0f Izlfsssf] >dzf]f0f÷lghL Ij Bfno



Kof/f8f0H8 1/8; {Ps~~g~~<sup>g</sup>, tlgfgf, sf7df8f~~f~~ Izlfs .

IghL :shsf ; a]; f] ..kmh6f0dij  
Izlfsssf s0tldf ^ lkl/08 k9fp5g\.  
P; Pn; L k/lffnf0{ x~~g~~<sup>g</sup> xf] eg] klg  
; fdbflos :shsf] thgfdg lghlsf]glthf  
:t/lo b]M65 . k/liff lgog60f sfotfnosf  
cg' f/ @)^\* ; fnf lghl :shsf (@  
xhf/ \$!^ k/lifflf~~g~~]\*\$-\*& k|ltzt  
/ ; fdbflos :shaf6 #=\$( k|ltzt  
pQl0f{eP . lghl :shsf]:t/lo glthfdf  
Izlfsssf eldsf pNn~~g~~o 7flg65 .

IghL :shsf Izlfsssf] tna; DaGwL  
Go~~g~~td dfkb08 tf\$g] / To; nf0{ nfu"  
ug]; j fndf g t Izlff dgfno / o;  
dftxtsf lgsfo u~~el~~/ 5g\g t :shsf  
; ~rfns g}. Izlfsssf k|tlglwtj ug]  
0:6' g~~k~~f / g~~k~~f 0:6' b]j]of]d2fnf0{  
cl3 a9fpq ; s\$g 5g\g. @)^& df  
0:6' l~~j~~ efhg ePk15 t cf^gf eldsf  
sdhf] x~~g~~ uPsf] 7fg5g\0:6' g~~k~~fnsf  
c~~l~~olf d~~s~~gb uf~~g~~d . pgl eG5g\axfdl  
clxn] l~~j~~ efhg~~g~~ k18fdf 5f}. l~~j~~ efhl~~t~~  
ePk15 Izlfsssf k|ltzt d2fnf0{: zSt  
9un]p7fpq ; lsPsf]5g\ o; n]Izlfsssf  
; fylx~~g~~ d~~g~~f~~g~~ v:s\$g] 5

Izlfsssf klg ; ~rfns; dlf cf^gf]  
; d:ofn0{ ; zSt 9un] p7fpq ; s\$g]  
kf0~~g~~. To; f] ubf{Psflf/ ; ~rfnssf]  
bafa v~~g~~gk~~g~~[8/ x~~g~~5 eg] csf] rfx+  
pglx~~g~~ c~~l~~kh] kfPsf] Go~~g~~ tna ; l~~j~~ wf  
aflx/ k\$6 gxf] eGg] klg rfxG5g\.  
tnasf dfldnfdf dlxn~~g~~ Izlfsssf c~~l~~  
sdhf] cj :yfdf b]vG5g\. tf]sp  
cg?k l~~j~~ god gagfpq] lgolQnq gbg]  
; shnf0{ sf/afxl ul/g] Joj :yf Izlff  
lgodfj nldf 5. t/ cgludg, lg/lifof /  
sf/afxl t 6f9fsf] s/f Izlfsssf] tna,  
; l~~j~~ wfnf0{ InP/ Izlfsk|tsf] ; fdfGo  
rf; f] Dd lhNnf Izlff sfotfnosf] /v\$g]  
kf0~~g~~.

; ~rfnssf cf^g}ubf; f  
IghL :shn] lsg tf]spsf] tna-eOf  
l~~j~~ b] ; s\$g 5g\g t < KofA; gsf s~~g~~b]o  
txsf kbflwsf/lb]v :sh ; ~rfnssf]  
; dfg h~~j~~ fkm cfpB, ..shdf l~~j~~ Bfyl~~g~~

zt{ ; DaGwL Joj :yf ; yfut Ij Bfnon] k~~h~~lnt sfg~~g~~ adf]hd agfpq] cf^gf] l~~j~~ lgodaf/f Joj l:yt ug~~g~~5 Izlfsssf] lgolQm k|qmo~~f~~ ; /sf/sf] dfkb08 adf]hdsf] tna, yfol Izlfsssf] ; ~ro sf]f, Ps dxlgfsf] tna a/fa/sf] rf8af8 vr{h:tf kfj wfgnf0{l~~j~~ lgoddf ; d~~g~~kg~~g~~ Joj :yf lgodfj nldf /flvPsf] 5 . t/, o:tf l~~j~~ lgod agfpq] :sh l~~j~~/n] kf0G5g\ g]nfdf hg; s] lf]sf] sdff/lnf0{ ; fdfgotM.bz] vr{h0{h8} !# dxlgfsf] tna lbg]rng 5. t/, sltko :shdf eg] Izlfsssf] bz}; l~~j~~ wfpsf] cg~~g~~j g}ug{ kfPsf 5g\g. Izlfs k|ltglw ku~~g~~ :shdWo af06 `or/, Kof/f8f0H8 / Kof/fdfp6df o; sf]ceof; lyPg . s~~g~~ln] tnasf%) k|ltzt / s~~g~~ln] ztk|ltzt tnanf0{ ; l~~j~~ wf :j?k lbg] u/\$f 5g\ g] Joj Qmrf0{ sfddf nufpg~~g~~c~~l~~3 p; sf] sfo{ l~~j~~ /0f / ; Jf zt{ lxtsf] lgolQnq lbg' ; fdfGo dfgotf xf].

### IghL :shsf Izlfs

Ij Bfno tx	dlxn <del>f</del>	k?if	sh
k <del>h</del> lylds	@\$,!*(	@!,(^	\$^,!%
IgDgdfWolds	^,%!	*,%)	!,!!!
dfWolds	#,@%	!),*@(	!\$,)*#
sh	##,(((\$	\$!,#%	&%;#\$()
;	nf;-! l/kf <del>g</del> @)^		

t/, l~~j~~ :shdf lgolQnq lbg] ceof; g} 5g\ . :sh ; ~rfns; Esf] df]vs zt~~g~~ cfwf/df Izlfsx~~g~~ k9fpq yfn5g\ lgolQnq l~~j~~ gf Izlfsn]k|ltzt ; l~~j~~Zrttf dx; " g} ug{ ; Sb~~g~~g\ . l~~j~~ tyf cfjf; lo l~~j~~ Bfno cu~~g~~foh] g g~~k~~f / kofA; g, sf7df8f~~g~~ c~~l~~olf ut~~g~~fn cfrfo~~g~~f cg' f/ ; dod] tna gkPsf] u~~g~~f; f] klg Izlfsaf6 cfpg]u/\$f 5g\ csf] km] Izlfsn] kfpg] labfdf ; d] Ps~~g~~ktf 5g\ . s~~g~~ln] dfl; s b0{ lbg labf lbg]u/\$f 5g\eg]a9l h; f] Ps lbg dfq].

ultnf] tna ; l~~j~~ wf gePsf] sf/0f l~~j~~ :shdf Izlfsssf] l6sfpb/ sdhf] b]vG5 . sf7df8f~~g~~-afkml:yt l~~j~~ N; g Ps~~g~~lsf Ps Izlfsssf cg' f/ Toxf~~g~~ ut j|ltvotf dfq)!^ hgf gofFlzlfsssf ylkPsf 5g\ KofA; g, sf7df8f~~g~~ c~~l~~olf u~~g~~fn cfrfo~~g~~f d~~g~~pf6 Unf]/l :sh, txfxrndf ; ft hgf Izlfs k~~h~~Psf 5g\ c~~l~~w] :shsf] ; f%f k|l~~j~~ o xl 5. sltko :shsf Joj :yfkgn] t Izlfsn0{ alrd} 5f8] hgf glbg ltgsf z~~g~~fs k~~h~~df0fkqsf] ; Ssn k|lt g} /fvg] u/\$f 5g\ . l~~j~~ N; g Ps~~g~~lsf o; sf] Pp6f pbfx/0f xf]. Toxf~~g~~ Ps Izlfs eG5g\ax:shn]d]f] ; Ssn k~~h~~df0fkq /fv\$g] 5. Ps z~~g~~fs jif{ k~~h~~f gk9f0 lkmt{ kf0~~g~~ /]E

; Wof Hofb} Goğ 5 .lj shıj/sf] Kof/fdfp06 :shdf @%) hgf lj Bfyl{ 5g\ . :shn] g; fldf ?=&) b]v siff !) df ?=!,\*) ; Dd dfl; s zNs ln{ cfpf] 5 . t/, olt zNs p7fpf klg :sh rnfpf dZsln k/\$f] lk] ; kn afns{0 ; Aafsf] egf0 5 . pgl eG5g\ ej/k/ :sh] :sh 5g\ ; adf plt w] lj Bfyl{5g\ To; h] clxn]:sh rnfpf dZsln 5 .

xg klg Kof/fdfp06af6 \$-% lbgf] Kbn b]ldf Go" xf]f0hg / Peg urf8{ gfdsf b0{j 6f xf0{sh 5g\ tl :shdf klg #) egbf a9l lj Bfyl{5g\ Go" xf]f0hgdf @%& lj Bfyl{5g\ g; fl / siff !) sf]dfl; s zNs qndz{M ?-\*@% / !,%) 5 . oxf@) hgf lzifs 5g\ :shn] lzifsnf0{?=\$,)) b]v !%,))) ; Dd tna lbPsf] 5 . ; ~rfns ; lgf] dfgGw elG5g\ æxfdln] b0{j 6f ej gsf] ef8f dfq] Ps nfv ltgk5{. tna / c] vr{hfBbf xfdl dxlgfsf] !) xhf/ 3f6fd] 5f}. csf] jif{ lj Bfyl{ a9hfg\ egg] cfzfdf 5f].

t/, 68 olgog clwsf/sd] ; eg] ; ~rfnssf ts{ E ; xdt b]vbgg\ . g]fn 68 olgog dxf; 3sf c]Wolb lj iof] l/dfn eG5g\ æ; fdYof0{sf/0f byfP/ tf]lsPsf]; lj wf lbg ; lsgFeGg kf0Bg . gq lsg of]w/fk yfkxG5 t pxfk\ . l/dfnegf0; E ; xdt 5g\ g]fn 0:6sf c]Wolb xf]sdf/ yfkf klg . eG5g\ æ/fhosf] Pg]lgodsf] kl/lwleq /x] :sh vfh]k15 of] jf Tof] axfgfdf k15 x6g kf0Bg .

sf7df8f] dfq] !,)^) j 6f lghl :sh ; ~rfngdf /x]f] lhlzsfsf] cf]8fn] b]fpb . lj Bfyl{h0{cfklmt/ tf]g] xf]df w]h; f] :shn] lhlzsfn] tf]s\$] clwstd zNsegbf sd zNs lng] u/]f 5g\ . lhlzsfsf] sf7df8f] pk; lrj u?k] fb dgfnl eG5g\ æ() k]tzt :shn] xfdln] tf]s\$] clwstd zNsegbf sd lnG5g\ dgfnlsf cg] f/ tlg j if]tf ; ~rfngdf gcfPsf %@ :shsf] btf{vf/]h ePsf] 5 . lj Bfyl{ 36] ; d:ofdf k/]f :shnf0{Joj] :yt ug{glhs /x]f :shnf0{cfk; df ufEgsf] lj sNk gePsf] KofA; g kbflwsf/lx]f] egf0 5 .

## Gögtä tna tf]gk5{

8l=s] 9Efgf  
dx; lrj , lghl tyf cfj f; lo lj Bfno  
cu]f0h] g g]fn -KofA; g\_



Ighl lj Bfnodf sfo]t lzIfssf tnasf] :t/ t boglo b]vG5 lg Ü o; nfo{KofA; gn]s; /l x]f] 5 <

lzIfssf] tna slt 5 eGbf klg stj :sh s; /l rn]f] 5 eGg]k] klg lg Zn]f] ugk5{. lzIfssf] tna lgwf]f0df lj Bfyl{ ; Wof, zNs, Joj :yfkg vr]f]cgkftn] klg c; / kf5{. lghl :shdf]o]clxn]#)) eGbf sd lj Bfyl{ /x]f :sh w] 5g\ To; tf lj Bfnosf] cf]fbfglsf] :t/ sd xG5 . tna sd xg]f] dVo sf/0f oxl xf].

lzIfs lgodfj nldf lghl :shsf lzIfsnf0{ klg ; fdbfloss} b/aGbl ; /x] tna lbgkg]pNny 5 . t/, o; sf] kfngf ePsf] kf0Bg lg <  
; /sf/l b/aGblsf lzIfssf] eGbf a9l tna lbg] :sh klg gePsf xf]f0gg\ ltgn] a9l tna lbg]sf] sf/0f klg lj Bfyl{ ; Wof / cf]fbfglsf] :t/ a9l xbg] g]xf]. xfdfl g]lt+lgoddf Ps vfnfsf] Joj :yf eP klg kl/l:ylt rflx+cln leGg 5 . lat]f]bz jifdf dxEl pRr b/n] a9]f] 5 . ; /sf/l sd]f/lzf] tna bf]a/eGbf klg a9]f] 5 . Tof]cgkftdf :shsf] zNs rflx+a9]f] 5g\ . o; y{; a}:shdf b/aGbl ; /xs]tnasf] ck]ff ug{ ; lsbg] .

k]l5Nnf]-%& j ifdf lghl :shx] xj f0}vh]. ; /sf/n]cfj lg k/]hltmf0{ :sh vflg :jls]t lbof]. :sh ylk] uPkl5 lj Bfyl{ klg aft]P . To; sf] c; / :shdf k/]f] 5 . ; fdbflos :shd} klg afn lj sf; sfo]tffh0{pxl ?=@,\$)) lboPsf] 5 lg llo; sf]dtma lghl :shn] klg Tolt g]bbf xG5 eGg] klg xf]g . lzIfssf] Gögtä tna tf]sgk5{. hg :shn] tf]sPsf] tna lbg ; s]f 5g\ ltgn] cf]gf] dfl; s cf]fbfglsf] ^) k]tzt lzIfs÷sd]f/lzf] tna eQdf vr{ugk5{egg] KofA; gsf] wf/0ff 5 .

k]f0M :shn]cf]gf]lj lgod agfpgk5{ lgolQnkq ; d] glb0sg lzIfsnf0{ sfddf nuf0Psf] 5 . To; f] ug{kf0G5 <

:sh cfk]ff ; ul7t ; yf xf]. o; n]cf]gf] lj lgod agfpgk5{. To; df lzIfs lgolQm ; jf; lj wfsf klg]nf n]vgk5{. :yfol, c:yfol, s/f/ j f cf]zsdf]o]s] lhd]f] lzIfsnf0{lbg nfluPsf] xf] Tof] vhfP/ lzIfsnf0{ lgolQnkq lbgk5{. lgolQnkq glb0sg lzIfsnf0{ sfddf nufpg kf0Bg .

lzIfssf] Gögtä tna ; lj wf tf]g / ltgsf] k]fut doff a9fpgsf lg]Dt KofA; gn]s]u5<

:shdf Gögtä lj Bfyl{ ; Wof tf]sgk5{. clwstd dfq xf]g :shn] lng] Gögtä zNs klg tf]sgk5{. To; k15 lzIfssf] Gögtä tna klg tf]sgk5{. lj Bfyl{ / zNs tf]k15 Gögtä tna lgwf]f0f ug] kl/l:ylt a95 . o; sf nflu Goğ lj Bfyl{ / sdhf] k]f]f ePsf :shnf0{cfk; df ufEgsf] . b0{ j 6f :sh uflePsf lj Bfyl{ ; Wof a95 / Joj :yfkslo vr{ 365 . h; n] ubf{ lzIfssf] tna klg :j feflj s ; kdf a9g hfG5 . KofA; g clxn] o; \$f] uksfodf 5 . lzIfs dGqfno / ; /f]f/j fnf klf; E klg xfdl o; df 5nkim ug]f].



digby ahlfors

cfj/of ; jfb

# Gogtd tna glbg' ck/fw

## Ij iof' I/dfn

cWolf, gfn 68 olgog dxf; 3

68 olgog clwsf/nf0{s; /l a'g} <

68 olgogn].dofbt sfal df hfib lg5 . dofbt sfdsf rf/ klf xG5g\ sfdsf]xs, cfdbfgl ; jfb / ; lff . sfdsf] xs klxnf] l ifo xf] . cfdbfgl eg\$] >dsf] k|tkm xf] . ; jfb egf] /fhuf/bftfl; t ZfGtck0{; jfb ug[clwsf/ xf] . ; lff eg\$]k|zut / fhglts xs xf] . 68 olgogn]b0{j 6f wf/af6 sfd u5{. xsbfjl -/f06\ a]8 l8dfG8\_ / lxtbfjl -066\ a]8 l8dfG8\_ / fhosf]sfq] adf[hdsf] ; lj wf dflg' xsbfjl xf] / fhuf/bftfsf] dbfkrfdf >ldssf] lx:; f vflg' lxtbfjl cgtuf k5{.

Izlfssx,sf]xslxtsf s/f 68 olgog clwsf/ cgtuf k5{ls kbj <

cj Zo k5{. xfdlsxfsnsf/vfgsf dhb'sf] 68 olgog / af4s k|zf ug]sf] rflx+k|zut ; yf xG5 eGg] a%f0 5 . jf:tj df Izlfssf] k|zut xslxtsf lglbt cfj ph p7f0/xsf k|zut ; yfx klg 68 olgog g}xg\.

sf / Hofnfalrsf]; f0gf]s]xG5 <

Ps lbg -@ 306f nf0{tlg v08df aft8G5 -cf7 306f sfd, cf7 306f cf/fd / cf7 306f dgf]-hg eg] . >dsf] cfdbfgln]v/fs / dgf]-hg k|sf]5 ls 5g >>d dofbt eP, gePsf] dNofsg ug[cfwf/ oxl g}xf] . 68 olgogn] p7fpg] dfu / clwsf/ klg oxl xf] .

xdfl]bzdf dofbt hlg aRg sIt Hofnf rflxPnf <

Hofnfsf] b/ ; fk]ft s/f xf] . dgfkrfdf /xsf] / 6f6 kln6g nfu\$] sDkglsf] Hofnf b/ ; dfg xg ; Sb] . t /fHon] lgwflf u/\$f] GoGtd Hofnfsf] dfkb08 cg; f/ ; a] lgk5{. xdf] ; /sf/n] GoGtd df; s tna ?=^, @)) / blgs Hofnf ug\$]xsd?=@! lgwf]f u/\$f]5 . olt /sdn]aifg sl7g 5 / klg >ldsx,n] ; D%tf]f u/\$f 5g\.

p; f]ep Izlfssx,sf]GoGtd tna-Hofnf sIt xgknf{ <

klxnf] s/f t /fHon] tf\$]f cblf sfdbf/sf] GoGtd Hofnf ebf sd Hofnf lbg' b08glo ck/fw xG5 . Izlfssx,n] sfq]n]tf\$]f k|nt :sh] cg; f/ / ; dfg sfdsf nflu ; a] Izlfssn] ; dfg Hofnf eGg] dfGtfdf /x] tna kfpgk5{

t/, ;fdbflos / Ighl Ij Bfnodf ?=^, @)) ebf lgs] sd tnadf klg k9f0/xsf Izlfs klg 5g\lg <

/fHon] tf\$]f eGbf sd Hofnf lbg]z t sf/afxlsf] efubf/ xgk5{. lghl Ifg t o; af6 k|G5g kfpEg eg] /fHon] t %g\cf]g] dfkb08sf] kfngf ug{k5{. Hofb} GoG kfl/>ldsdf k9f0/xsf Izlfsx,n]nf0{; r] tNopg klg hz/l 5 . cf]g] GoGtd ; lj wsf lglbt bafa lbg hz/l 5 . xfdl rk nfu] a:of]eg] ; w}o:t}xG5 .

**o:tf]allytsf nflu s; nf0{lhdj]f/ dfg] <**

bf]l /sf/ g}xf] p; n>d lg/lf0f k|ffnl nfu"u/\$}5g . cf0Pncf]dx; lgw cg; f/ tna ; lj wf lb0Psf]5 ls 5g eg] cgldg / lg/lf0f ugk5{ / lb0Psf]5g eg] lbnfpk5{ :shdf tfl]sP] ; jf ; lj wf kf0/xsf Izlfsx,n] klg GoG Hofnf kf0/xsf cf]g] ; xsdl\$]f kldf cfj fh p7fpk5{. Tolt ug{ g; Sg]xf]eg] Izlfs olgog s\$]f nflu <

**Ighl :shsf Izlfsx,z t ; u7t klg blyb]g\ s; /l ; wf/ x]fj <**

Ighl :shsf ; ~rfsx,z Psbd}; u7t 5g\ t/ Izlfsx,zsf] ; u7g rflx+lkmtnf] b]M5 . Izlfsx,zn] 68 olgognf0{sg} kf6l\$]f]efst] ; u7gsf z kdf gln0{k|zut xsclwsf] ; lgZrt ug]dfm]odsf z kdf lNgk5{ ; /sf/l lgsfon]tfl]sPsf]tnal dfkb08sf] sfof]j ogdf ; zSt eldsf vlg ; Sgk5{.

**Ighl :sh] klg cf]g Izlfsnf0{ ; fdbflos :shsf b/aGb] ; xsf]tna lbgk5{sfq]l Joj:yf 5 . t/ , clwsfz ; ~rfsn] cf]g] ; fdY0{gePsf] eg] tfl]sPsf] ; lj wf lbPsf 5g\ To; nf0{s; /l Ing ; lsG5 <**

Tof]pglx,zsf]sdhf]l xf] . g; Sg]eP lsg w/fk yfk\$]f t < g; Sg]rnpfpgk]af]lnotf t 5g lg lpxfr]n]t sIt lj Bfyl] /Vg] sIt Izlfs rflxG5g\ ; ~rfng vr{ sIt nflu5 eGg] h:tf s/fsf]n]yfhfyl /v] dfq} ; ~rfng ugk5{. tfl]sPsf] ; lj wf lbg ; lsgFeGg kf0Eg .

**>d zfl]ofdf k/\$f Izlfsf]xsf tkf0{xsf]elddf rflx+s]xG5 t <**

clnx]xdl xdf] ; b:ox,zdf a9l s]gbt eP klg ; a]fn] >d ug]g]fnlx,zsf]af]h] xfdln] ; /f]f /fVgk5{. ; fdbflos :shsf Izlfsx,zsf ljeG k|zut ; u7gx,z lqmfzln ePsf] xfdln]Totf xft xfn\$]f 5g\} lghl :shsf Izlfsf]xslxtsf lglbt xdl k]z ug{k|qmfdf 5f].

hgtfsf] kl/dsf{ ; Gg /  
 /rgftds ; %fj x{ ug{ ug{  
 gkfn ; /sf/ ; w}tTk/ /  
 hfu{S 5 . ; fy} ; d:of  
 lg/fs/0f ug{ ; %fj sf] ck]ff  
 klg ub5 .



gkfn ; /sf/  
 ; tgf tyf ; ~rf/ dgqfno  
 ; tgf lj efu

## /z/fs sf laqmfx{nf0{ ; tgf

!= b{k{sf kf7sx{nf0{ lgoldt {kdf /z/fs dfl; s  
 pknlw u/fpg tkf0{aqmfx{sf]el'dsf cTof dx{ij k0f{  
 /x{sf]tOnf0/{z/s kl/j/f/n]; fb/ ; jlsf/ u/\$f]5 . of  
 klqsf]5kf0 nufotsf vr{wfg]dVo ; f} g}klqsf  
 laqmfa6 kfkt xg]cf0bfsgl xf]. b{k{sf clwsfz laqmfx{nf0{  
 lgoldt {kdf /sd rQif u/\$f]sf/0f klqsf]5kf0  
 ; lej e0/x{sf]xf]. To:tf laqmfx{nf0{ xfsl cef/ /  
 wgoj fb JoQm ub5f}; fy] pxfk{x{nf0{ elj iodf klg o:t}  
 ; xofu kfkt e0/xg]lj Zjf; /v\$fs 5f].

== s{k{sf laqmfx{nf0{ c; nx{nf0{ /z/fs laqm u/\$f] /sd nfdf]  
 ; dobly cfk{m+rnf0-df; l kfzggnf0{ eQifgl gu/l  
 klqsf]5kf0 ; l:tf/df afwf kf0f/xgePsf]5 .  
 To:tf laqmfx{nf0{ cfk{m]lkgkg] /sd clj nla rQif  
 ug{fd xlfb{ cfu{ ub5f}; doof /sd eQifgl gu/l  
 c; xofu hf/l /Vg]laqmfx{nf0{ k7f0b)cfPsf]5kf0  
 /\$g / aSoftf c; h-pk/ ug{f lgl{t s8f sbd rfn{g  
 ; d{ xfsl a{lo xg]Joxf{f klg hfgsf/L u/fp5f}.

/z/fs dfl; s, hfj nfvjh, nlntk/  
 kf{g{#(!, nlntk/, kf{gM %%\$#@%, %%\$\*!\$@,  
 OdjhM mail@teacher.org.np



**“उ”** तम ज्ञान पढेर  
 व्यावहारिक भई सबैको प्रिय  
 हुन सकिन्दै, मानिसहरूको  
 मन छामन सकिन्दै  
 क्या काइदा !  
 स्कूलकलेजमा पढाउदा  
 विद्यार्थीहरूले नैतिकतामा  
 रहन सिक्छन, अपराधमुक्त  
 समाज निर्माण गर्ने  
 क्या काइदा ! **”**

लेखक: उत्तममान महजन  
 (सडक विमानका सेवानिवृत्त इन्जिनियर)  
 सम्पादक: ८८५१-३७५१५५  
 पुस्तक मूल्य: रु २००

गरीबको प्रगाण-पत्र दिदा  
 गरीबीमै रमाउने छन्, वरु  
 एउटा उत्तम ज्ञान पुस्तक  
 दिदा धनी हुन सिक्ने छन्।

**उत्तम ज्ञान पुस्तकबाटे शिक्षाविद्हरूको मन्तव्यः**  
 उत्तम ज्ञान युवायबती, विद्यार्थी, शिडक-शिक्षिका, अभिभावक  
 लगायत सम्पूर्ण तह र तप्काका मानिसहरूका लागि अति आवश्यक  
 छ। यो पुस्तक प्रत्येक घरमा एउटा हुन् अति उपयोगी हुन्दै।  
 - प्राचार्य उत्तमप्रसाद अधिकारी, बोडेश्वर उमावि, झोर महाकाल,  
 काठमाडौं

प्रस्तुत पुस्तकको विशेषता मान्द्येलाई चरमकुण्ठा, निराशा, अहम्,  
 स्वार्य, प्रतिशोध जस्ता नकारात्मक प्रवृत्तिबाट उठाएर आत्मिक  
 सुखानन्द र सन्तुष्टिको बाटो समाउदै सकारात्मक जीवनशैलीतिर  
 उन्मुख गराउन सक्ने शक्ति र जाहू छ। अरु भनी, आजको  
 समाजमा व्याप्त खराबीको विरुद्ध लडाने यसमा अचूक औषधि छ।  
 यसर्थ यो सबैका लागि उत्तिकै पठनीय र लेखकको उद्देश्य  
 प्रशंसनीय छ।

- प्राचार्य टेक्नवादुर जिरेल, जिरी उमावि, दोलखा  
 हामी शिक्षण पेशामा लागेकाहरूले लेखनपर्ने पुस्तक उहाँ इन्जिनियर  
 भएर लेखनभएको छ।

- स्रोतव्यक्ति मानसिंह चौधरी, हल्दे स्रोतकेन्द्र, नुवाकोट

**पुस्तक वितरकहरू:** रत्न पुस्तक भण्डार भोटाहीटी, एम.के. पञ्चिशर्मा एचड  
 डिटिव्यूट्स, एकता चुक्त डिटिव्यूट्स, अनु चुक सप्तायर्स, हीरेटेज पञ्चिशर्म  
 एचड डिटिव्यूट्स, बड्डाराही चुक सप्तायर्स, भोटाहीटी चुक र पुस्तक एचड  
 पाठ्यर भण्डार, प्राइम चुक्त, दुग्ध न्युज एचड चुक सप्तायर्स, भित्रन चुक्त  
 डिटिव्यूट्स र

काठमाडौं उपत्यका बाहिरका लागि: डीकुरा पञ्चिकेशन ८८५१-२१८८२

# alpdflysf]k/lge{tf / l; Sgkg{kf7

■ oj/fh ; Tofn

**q** kindf sxl j if{cufl8; Dd bżleqsf]:yfglo ptKfbgn] jif{el/ vfg kUyof]. xfn s[fdf 36ñf] hg-cfsf0f, sññgo hldg / alpsf] u0f:t/df xf; / ojf j u\$] lj bż knfogn]vfB ; /!ff /fi6s]rf; f\$]lj ifo ag\$]5 . cltj l6, cgfj l6 h:tf k\$]ksf sf/0f afnlgnldf nflg] /f] / sl/fsf]k\$]ksf klg al9/x\$]5 . t/ sltko dflg; x] pTkbfg s; / a9fpq]jf cGo sxl ug{egl lj sñkaf/] klg ; f\$]5g\ o; df kñnkfsf] dbgkfy/f upf] pfpx/0f Ing ; lsG5 . dbgkfy/fsf]s/la !#)) ; o 3/w/ldWo]s/la ! xhf/ 3/w/l k]olf z kdf Jofj; flos t/sf/l v]ldf ; nñg 5g\ . ; g\!(&) sf] bzslt/ ToxfFcGgafnlsf] pTkbfg koflt xg 5f\$]k5 ls; fgn]lj sñk vf]hsf xg\ ; f]kñf]n] ubf{ cfh dbgkfy/fsf] klxrfg g]a]n]ag\$]5 .

pTkbfg a9fpq g]kñndf xfn kñfM ls; fgn] j 0f]1/ alpsf] kñf]u u5g\ o:tf alp ef/tntufot cGo dhñaf6 cfoft ul/5g\ . t/ of] e/kbf] af6f] xg\ . sy+lj bżaf6 ; dodf alp cfPf jf cfPsf] alp klu] eg]; Dk0f{afnlrqm tx; gx; xg\ ; S5. lsgeg] cfoftlt alpsf]; ~hfnn] ubf{ :yfglo kñfltsf alp nf]k x]uPsf 5g\ ; du|s]f kñffnl cfkE x]f]5 . ; g\!()@ df ds\$]f]alpa6 j 0f]1/ alpsf] ; ?cft ePsf]xf]. xfn cfP/ of]kñf] t/sf/l / kñnkñhdf klg x]f]5 . o; } Gbedf j 0f]1/ alp pTkbfg ug{cd]/sl sñkgl df]of6f]h] sxl ; docl3 g]kñndf cf^gf ahf/ lj :tf/ ug{lgx]kñf; uñof]. h]Pdcf] / x]f]a8 alp pTkbfg ug{l]j Zj sf 7hf sñkglx]dWo\$]f] Ps df]of6f]lj Zj el/ g]lj j fb]kb 5 . xl/t qmflgt ug{ / pTkbfg a9fpq] gfddf /yfg] alp lj hgnf0{ ; vfk kfb]u/la ls; fgx]nf0{cf^gf hfndf kñFfPsf]eG]o}f]sñkglf lj ?4 lj Zj e/ nfvf]d2f bfo/ ul/Psf 5g\ g]kñndf ; qnd0fsnsf]kñf0bf Ing To; n] u/\$]f]kñf; ; kñm ePg . of]Pp6f pbfx/0f dfq xf]. o:tf sñg]sñkglx]n]g]kñndf cf^gf] ; fd]f]lo kñf0/x\$]f 5g\ ; f]f]f ls; fgx]nf0{ kñf0/x\$]f 5g\ .

dflysf] k]un] g]kñndf alpdflysf] k/lge{tsf] cj:yfnf0{ k]l]lalbat u5{. o:tf] ; d:of t/sf/l afnl / cGgafn] bj ñf]5 . kñnkñhdf t g]kñf kñfM ef/t / cGo dhñd}lge{ 5 . g]kñndf w]s]f j ]flgsx] h]GdP, w]s] kñf]j lwsx]n] upf]upf]f] s]f] ; jf] DaGwl tflnd klg lb]p t/ lj ifosf]u]el/tfnf0{a]oj lj sñkfsf]kñf] ug{hfg]g\

coftlt alpsf] ; ~hfnn] ubf{ :yfglo kñfltsf alp nf]k x]uPsf 5g\ ; du|s]f kñffnl cfkE x]f]5 . ; g\!()@ df ds\$]f]alpa6 j 0f]1/ alpsf] ; ?cft ePsf]xf]. xfn cfP/ of]kñf] t/sf/l / kñnkñhdf klg x]f]5 .

:yfglo kñfltsf alplahg ; A]f0fsf sxl kxn cj Zo eP . o; df ln-a8{ gfd ; yfn]sf:slsf] z kf hnfwf/ lñf]df :yfglo ; dbfo; E ldn] u/]sf] kxn, lj 1 k]fksdf/ >]7 tyf blks l/hfnf]l; 8 Aofl :yfgkf ug{kñf; ; /fxglo 5 . To:t} afnlgnldf nflg] /f] / sl/fsf]k\$]ksf 36fpq sxl h]s lj sñkx]sf] kñf] ePsf]5 . pbfx/0fsf nflu Onfdsf] ; Nañ uflj ; df h]s v]lsf] yfnogl ePsf]5 , To:t}:yfglo kñfltsf alp ; A]f0f / kñf]s]f]yfnogl / ; j fsf]efh]uflj ; df ePsf]5 t/ ol gu]o yfnogl kñf]t ePgg] / k/llf]f] lsfal 1fgd] ; lldt /Xof] .

alpdflysf]k/lge{tf 36fpq / cf^gf]:j tñq kñf] ug{ clwsf/ xgg xg glbg l5d]l /f]6tdf 8f=acbgf l]zj fn] Psfn]cleofg rnñf0g\ ; f]cleofg ls; fgn]s; / alpsf :yfglo kñfltnf0{ cfj Zostf cg]f/ ; w]f/Psf] kñfltdf ; kñf]t/0f ug{/ alpsf] ; /!lft e08f/0fsf]af/df hgr]gf kñf]pg ; S5g]eGg]s]/df s]f]b]t lyof]. alpdflysf]:j tñq clwsf/ sfod ug{of] cleofgsf]dV]o p2]zo xf].

uf]vk'/ zx/ cf; kf; sf lj le]g ufp]f] ..uf]vk'/ 0gef/ñd]6n PS; g u]kñ]kñf] glo sf] uñof] alpdflysf] k/lge{tf 36fpq . ; yfn]Sof]ko/u-h, h]ññf]s]f]b]f]nufnufotf Ansx]df j 0f]1/ alpnf0{ ; w]f/Psf] kñfltdf k]j tñq ub] kñf]u uñof] . ; f] kñf]n] alp e08f/0f u/l kñf]kñf] ug{ ; lsg] / j 0f]1/ alp kñf] ug{gkg]agf]f; ; fy}; yfn] v] 8j f]df k/]f]a]hf ; d] nufpg ; lsg]tyf v]8]l ; xg] cGg Pj +t/sf/lsf gof]kñfltsf] klg lj sf; uñof].

csf]pbfx/0f ef/tsf]c]0ff-rn tyf p0/fv08 /f]o c]tu]sf lñf]x]df Ps]s]f /f] tyf sl/f lgoGqf]s]f]o]ndsf] cj wf/0ff xf]. o; df :yfglo kñfltsf wfgsf] v]t le/fnf] ux]f]ux]f agf]p/ ul/Psf]5, dnsf]z]kdf kz]t]sf]dn tyf %f/kft sñx]f/ kñf] ePsf]5 . wfgsf]h/fdf nf]f]g]s]f] lgoGqf] ug{wfg v]t]df lj le]g hftsf df5fkfng ul/Psf] 5ñ o; f] ubf{ df5fsf lgl]t 5s] bfgsf] Joj :yf ug{kñf] . o:tf kñf; n]/f; folgs dn tyf sl6gfzs lj ifbls]f]kñf] 36fp5 / df6f]f] uñf]t/ sfod /f]v5 .

olb o; vfn] k]j lwnf0{ dbgkfy/f / cGo lñf]x]df le]mofpg] / kñf] ug{x]f] eg] ejj iodf :yfglo kñfltsf alpsf] ; A]f0f tyf kñf]df kñf] ; fxg l]dN5 . alpdf b]vPsf] k/lge{tf qndz]sd x]f]hfg] /f; folgs dn tyf sl6gfzs lj ifbls]f]kñf] 36ñ .

hnj fo' k]j t]gsf] c; /af6 sg] klg lñf] 6f]f 5g\ . lj Zj Jofk] z kñf] s]f] j gh]ñ, k]f]s]f :ff]x]z nufot b]gs h]jj sñkfh]sf le]g cf]fdx]df o; n] kñf] kf/]f] 5 . xfnf] k]j z]df lj sl; te]bf lj sf; f]d]v dhñx]z Hofbf k]f]fl8t 5g\ . o:tf dhñn] vfB ; /!ffsf] sdhf] cj:yfnf0{ wfg]qñddf alplj hgsf]el]sf cTo]t dx]f] kñf] xg]f] . ■

-; Tofn cf0; ñ-g]kñndf cg]b]wgf ; xfossf z kñf]s]f]t 5g\ .

YOUR COMPLETE NEWS.





# अवलोकनः किन र कसरी ?

औपचारिक क्षेत्रमा अवलोकन (observation) लोकप्रिय थेगो हो— स्थलगत अवलोकन, अवलोकन भ्रमण, कक्षा अवलोकन आदि । तर, दुर्भाग्यवश हामी वास्तविक अवलोकन गर्न चाहिं प्रायः चुकिरहेका हुँदारहेछौं । खासमा हामी धेरैले अवलोकनको अर्थ र आशयलाई आत्मसात् गर्नै बाँकी रहेछ ।

यो आलेखले अवलोकनको ऋममा हामी चुक्ने गरेका ठाउँ, अवलोकनको महत्त्व र अवलोकन गर्न सिक्ने-सिकाउने सही विधि र केही दृष्टान्त अघि सारेको छ ।

- सम्पादक

**प्र**क्रियागत सीपको प्रयोगबाट विषयवस्तु सिकिदै जाने र प्रक्रियागत सीप र विषयवस्तुबीच दोहोरो सम्बन्ध रहेको हुन्छ । तर कतिपय शिक्षण-सिकाइमा प्रक्रियागत सीपको वास्ता नगरी विषयवस्तुको ज्ञान दिने प्रयास गरेको पाइन्छ । खासगरी विज्ञान र सामाजिक शिक्षाका विषयवस्तुहरू शिक्षण गर्दा प्रक्रियागत सीपलाई समावेश गरेर मात्र पाठ्योजना वा क्रियाकलाप-विवरण तयार गर्नु उपयुक्त हुन्छ । प्रक्रियागत सीपको विकास शिक्षण-सिकाइलाई प्रभावकारी बनाउन मात्र नभई व्यावहारिक जीवनलाई सहज बनाउन पनि उपयोगी हुन्छ ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०४५ को विषय-विस्तृतीकरणमा सामाजिक शिक्षा विषय अन्तर्गत निम्न १६ वटा प्रक्रियागत सीपहरू (process skills) समावेश गरिएका छन्:

१. अवलोकन	६. क्रमाङ्कन
२. वर्णन	१०. सहभागिता
३. छलफल	११. अनुमान
४. तुलना	१२. सूचना आदानप्रदान
५. वर्गीकरण	१३. प्रयोग
६. अभिवृत्तन	१४. समस्या समाधान
७. मापन	१५. खोजबिन
८. सूचीकरण	१६. व्यवस्थापन

यी बाहेक अन्य पनि प्रक्रियागत सीपहरू हुनसक्छन्, जस्तै चित्राङ्कन ।

पाठ्यक्रमको उद्देश्य र विषयवस्तु अनुसार विज्ञान र सामाजिक शिक्षा शिक्षणका हरेक घटीमा कम्तीमा पनि एउटा प्रक्रियागत सीपको प्रयोग गरी शिक्षण-सिकाइका क्रियाकलापहरू सञ्चालन गर्नु राम्रो हुन्छ । पाठ र विषयवस्तु अनुसार कुन प्रक्रियागत सीप आवश्यक पर्ने हुन्छ भन्ने कुराको ज्ञान शिक्षकमा हुनुपर्छ । उसले पाठ्योजना वा क्रियाकलाप-विवरण तयार पार्दा नै कुन-कुन प्रक्रियागत सीप र विधिको उपयोग गर्ने भन्ने बारेमा निर्णय गरिसक्नुपर्छ । ‘प्रक्रियागत सीपको माध्यमबाट विषयवस्तु र विषयवस्तुको माध्यमबाट प्रक्रियागत सीप सिकाइ’ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । सचेत रूपमा प्रक्रियागत सीपहरूको प्रयोग विना विषयवस्तुको ज्ञान, सीप र अभिवृत्तिको विकास यथोचित मात्रामा नहुने भएकाले शिक्षणमा प्रक्रियागत सीपलाई महत्त्व दिने पर्दछ । यस्तो हुन नसकदा विभिन्न विषयवस्तुको सिकाइ अधुरो, अपूरो र गलत समेत हुने गरेको पाइएको छ ।

थुप्रै देशहरूमा विभिन्न प्रक्रियागत सीपका आधारमा शिक्षण गर्ने प्रचलन छ । फिलिप्पिन्समा विज्ञान शिक्षणका प्रयोगात्मक क्रियाकलापहरूमा विभिन्न प्रक्रियागत सीप प्रयोग गरिन्छ । तीमध्ये अनुमान-अवलोकन-व्याख्या (Predict, Observe, Explain- POE) लाई आधारभूत अंगका रूपमा लिने गरिएको छ । यस अन्तर्गत सर्वप्रथम विद्यार्थीलाई वैज्ञानिक तथ्यका आधारमा के नतिजा आउँछ भन्ने अनुमान गर्न लगाइन्छ । त्यसपछि प्रयोगात्मक क्रियाकलाप सञ्चालन गरी त्यसको अवलोकन गर्न लगाइन्छ । अन्त्यमा विद्यार्थीले अनुमान गरेका कुरासँग जोडी प्रयोगात्मक क्रियाकलापबाट आएको नतिजाको व्याख्या गर्न विद्यार्थीलाई नै लगाइन्छ । यसरी शिक्षण गर्दा विज्ञानका विषयवस्तुलाई कथा-कहानीका रूपमा नभई तथ्यका

आधारमा विद्यार्थीले ग्रहण गर्ने गर्दछन् र अर्को क्रियाकलापका लागि अनुमानको आधार तयार हुन्छ। कुनै पनि तथ्यका पछाडि के, किन, कसरी जस्ता प्रश्नको उत्तर खोजी सिकाइ पूर्ण हुन्नै। यसलाई आधार मानी शिक्षणसिकाइ गर्दा ज्ञानको निर्माण गर्ने कार्यको जिम्मेवारी शिक्षार्थी स्वयंलाई दिनु अत्यावश्यक हुन्छ। जापानमा अवलोकन सीप र प्रयोगात्मक क्रियाकलापका आधारमा विज्ञान शिक्षण गरिने भएकाले तल्ला कक्षाहरूमा विज्ञान विषयका पाठ्यपुस्तकको ६० प्रतिशत भन्दा बढी भाग फोटो, चित्र, चार्ट र ग्राफ आदिले भरिएको हुन्छ। फोटो, चित्र आदिको अवलोकन मात्रैले पनि विद्यार्थीमा विषयवस्तुको ज्ञान, सीप र अभिवृत्ति विकासमा ठूलो सहयोग पुग्ने तथ्यलाई उनीहरू धेरै महत्त्व दिने गर्दछन्।

अमेरिकामा विज्ञान र गणितका शिक्षकको मुख्य कार्य भनेको विद्यार्थीमा जिज्ञासा पैदा गर्नु र खोजी कार्यलाई प्रोत्साहित गर्नु हो। भनिन्छ, विज्ञान शिक्षकले कक्षामा बोल्ने ५५ प्रतिशत भन्दा बढी र गणित शिक्षकले बोल्ने ५० प्रतिशत भन्दा बढी वाक्यहरू प्रश्नात्मक हुने गर्दछन्। के हुन्छ, किन हुन्छ र कसरी हुन्छ जस्ता प्रश्नद्वारा शिक्षार्थीलाई खोजीका लागि उत्प्रेरित गरिन्छ। प्रश्नको उत्तर खोज्ने क्रममा उनीहरू तथ्यको स्परण, अवलोकन, प्रयोग र पाठ्यपुस्तक तथा अन्य स्रोत-सामग्रीको अध्ययन गर्ने गर्दछन्। यसरी शिक्षणसिकाइको वातावरण तयार पारी सिकाइ सुनिश्चित गर्नुलाई नै शिक्षकको मूलभूत जिम्मेदारी मान्ने गरिन्छ। उनीहरूस्वीच ऐउटा भनाइ प्रचलित छ, As a teacher I have only questions, as a student you must find your answers yourself. (शिक्षकका रूपमा मसँग प्रश्न मात्र छन्, विद्यार्थीका रूपमा तिमीले त्यसको उत्तर आफै खोज्नुपर्छ)। यही सूत्रलाई अमेरिकाले गरेका आविष्कार र वैज्ञानिक प्रगतिको आधार मानी शिक्षकहरू गोरब गर्ने गर्दछन्। यसप्रकार, विभिन्न देशमा विभिन्न तरीकालाई आधार मानी शिक्षण-सिकाइ गर्ने प्रचलन छ भने सर्वत्र प्रक्रियागत सीपहरूलाई नै त्यसको प्रमुख आधारका रूपमा लिने गरेको पाइन्छ।

प्रक्रियागत सीपलाई आधारभूत र संश्लेषित गरी मुख्य रूपमा दुई भागमा बाँड्ने गरिएको छ। सबै प्रक्रियागत सीप आ-आफ्नो स्थानमा उत्तिकै महत्त्वपूर्ण भए पनि अवलोकनलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। अवलोकनका आधारमा नै तथ्यहरूलाई ग्रहण गर्ने, बुझ्ने र व्याख्या गर्ने गरिन्छ। विज्ञानमा आवश्यकता अनुसार पाँचओटै ज्ञानेन्द्रियहरू विभिन्न वैज्ञानिक तथ्यको अवलोकन गर्न प्रयोग गरिन्छन्। तर अवलोकन भनेको त्यति मात्र होइन। पाठ्यपुस्तकमा दिइएका विषयवस्तुहरूको गहिरो र विश्लेषणात्मक ढंगबाट अध्ययन गर्ने वा ग्रहण गर्ने कार्य पनि अवलोकन नै हो।

शिक्षण-सिकाइका लागि आगमन ज्यादै प्रभावकारी विधि हो। अवलोकन यसको सबैभन्दा महत्त्वपूर्ण र पहिलो चरण हो। अवलोकन सीपको प्रयोग र विकास हुन नसकदा सामाजिक अध्ययन, विज्ञान, गणित र नेपाली भाषाको शिक्षण सिकाइमा देखिएका विषयगत कमजोरीका केही अनुसन्धानात्मक उदाहरण यहाँ प्रस्तुत गरिएका छन्:


### सामाजिक अध्ययन शिक्षण

सामाजिक अध्ययन वा शिक्षा औपचारिक, अनौपचारिक र अनियमित हेरिक आयाममा सधै चलिरहने प्रक्रिया हो। आफ्नो परिवार, समाज र राष्ट्रवारे आधारभूत कुरा मानिसले थाहा पाएकै हुन्छ। आफ्नो


देशको छण्डाको आकृति नदेह्ले नागरिक विरलै पाइएला। तर हामीमा अवलोकन सीपको विकास नभएकाले सधै देखिरहेको, धेरै पल्ट आफैले उचालेको र कक्षा तथा पाठ्यपुस्तकमा पढेको आफै राष्ट्रिय छण्डाको आकारबाटे पनि हामीमा अपर्ण र गलत ज्ञान रहने गरेको अध्ययनबाट पत्ता लागेको छ। शिक्षण तथा प्रशिक्षणका क्रममा नेपालको राष्ट्रिय छण्डा बनाउने क्रियाकलाप गराउँदा धेरै प्रशिक्षार्थीहरूले आधारभूत रूपमै गलत आकृतिको छण्डा बनाउने गरेको पाइएको छ।

तलको चित्रमा देखाइएका (क देखि ज सम्मका) आकृतिका अतिरिक्त पनि प्रशिक्षार्थीले अन्य धेरै प्रकारका आकृति बनाउने गरेको पाइन्छ। कुनै कुनै समूह (२५ जना) ले त १७ प्रकारका आधारभूत रूपमै फरक आकृतिका छण्डा बनाएको पनि देखिएको छ। यीमध्ये (छ) को जस्तो सही आकृति बनाउने सहभागीको संख्या ५ प्रतिशतको हाराहारी मात्र रहेको छ।


**नेपालको छण्डाको बाहिरी धेरा बनाउन लगाउँदा प्रशिक्षार्थीले बनाएका केही आकार**




(क)




(ख)




(ग)



(घ)




(ङ)




(ज)




(छ)



(ज)



(अ)



(आ)

**नोट:** लम्बाइतरफ ४ एकाइ र चौडाइतरफ ३ एकाइको आयत लिई १२ ओटा समान आकारमा वागाकार कोठा बनाई वर्ग विधिवाट बनाइएको झण्डाको आकृति बक्स। (अ)

कक्षा ६ को पूर्वव्यावसायिक विषयमा नेपालको राष्ट्रिय झण्डा बनाउन सिकाउने बक्स (अ) (माथि) को जस्तो क्रियाकलाप तीसौं वर्षीयहि नै पाठ्यपुस्तकमा राखिएको हो। तर पनि सिकाइ उपलब्धिको अवस्था भने अत्यन्तै कमजोर रहेको पाइएको छ। अँक क्रितपय पुस्तक र प्रकाशनहरूमा समेत तलको चुच्चोलाई लामो बनाउने वा वीचमा कुना जोडिदिने जस्ता क्रिसिमका गल्ती कमजोरीहरू रहेको देखिन्छ। वस्तुतः नेपालको राष्ट्रिय झण्डा बक्स (आ) (माथि) मा रहेको जस्तो आकृतिको हुन्छ।

नेपालको झण्डा संविधानको अनुसूचीमा दिइएको विधि अनुसार बनाउँदा बन्दछ। तर, (अ) अनुसारको विधिद्वारा झण्डा निर्माण गर्नु वढी सरल हुन्छ।

अवलोकन सीप र अभ्यासको अभावमा नै यस प्रकारका कमजोरी उत्पन्न हुन पुर्छन्। सामाजिक शिक्षाका विषयवस्तुमा मात्र होइन सैंक्षीय व्यवहार र प्रयोगमा आउने गरेका अन्य विषयवस्तुको बुझाइमा पनि यस प्रकारको कमजोरी रहने गरेको पाइएको छ।

### विज्ञान शिक्षण

सबैले अध्ययन र छलफल गर्ने विज्ञानको ऐटा प्रचलित विषयवस्तु हो- वनस्पति (बोटिविस्वा) ले श्वासप्रश्वास लिने प्रक्रिया। यसका सन्दर्भमा अध्ययन गर्दा पनि सहभागीमा सही ज्ञानको अभाव देखिएको/पाइएको छ। विद्यार्थीमा मात्र होइन माध्यमिक तहमा विज्ञान विषय शिक्षण गर्ने शिक्षकहरूमा समेत यस्तो कमजोरी पाइएको छ। अध्ययनका क्रममा सहभागीलाई निम्न अनुसारको प्रश्न र उत्तर समावेश भएको कागज वितरण गरी उत्तर संकलन गर्ने गरिएको छ:

#### वनस्पतिले श्वासप्रश्वास गर्दा कुन ग्याँस लिन्छ र कुन ग्याँस छोड्छ ?

- (क) कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन छोड्छ।
- (ख) अक्सिजन लिन्छ र कार्बनडाइअक्साइड छोड्छ।
- (ग) दिनमा कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन छोड्छ तथा रातमा अक्सिजन लिन्छ र कार्बनडाइअक्साइड छोड्छ।
- (घ) रातमा कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन छोड्छ तथा दिनमा अक्सिजन लिन्छ र कार्बनडाइअक्साइड छोड्छ।

यसरी संकलित उत्तरहरू अध्ययन गर्दा (क) उत्तर दिने सहभागीको सड्ख्या ६० प्रतिशत, (ग) उत्तर दिने सहभागीको सड्ख्या ३० प्रतिशत, (घ) उत्तर दिने सहभागीको सड्ख्या ५ प्रतिशत र सही उत्तर (ख) दिने सहभागीको सड्ख्या ५ प्रतिशतको हाराहारी भएको पाइएको छ। यसो हुनुको कारण सो विषयवस्तुसम्बन्धी सही ज्ञानको अभाव नै हो। यस्तो ज्ञान, ज्ञान प्राप्त गर्ने प्रमुख चार तरीकाहरू- सुनेर, देखेर, पढेर र प्रयोग गरेर- मध्ये कुन तरीकाबाट प्राप्त गरेको भनी सहभागीहरूलाई सोधा सबैजसोले ‘पढेर’ भन्ने गरेका छन्। कुनै पनि पाठ्यपुस्तकमा वनस्पतिले श्वासप्रश्वास गर्दा कार्बनडाइअक्साइड ग्याँस लिन्छ र अक्सिजन ग्याँस छोड्छ भन्ने लेखिएको छैन। तर आम रूपमा उनीहरूमा यही गलत धारणा रहेको पाइन्छ, जुन कुरा प्रकाश संश्लेषण कार्यमा मात्र सत्य हुन्छ।

यहाँ अवलोकन भन्नाले वनस्पतिले श्वासप्रश्वास गरेको प्रत्यक्ष अवलोकन भन्न खोजिएको होइन, पाठ्यपुस्तकमा दिइएको विषयवस्तुको अवलोकन नै भन्न खोजिएको हो। अनुपान, अवलोकन र व्याख्याको चरण अपनाउने हो भने विद्यार्थीहरूले उक्त प्रकारका गलत कुराहरू सिक्कैनन्। विद्यार्थीहरूलाई प्रश्न सोध्ने, सोच्न लगाई अनुमान गर्न लगाउने र पाठ्यपुस्तकमा दिइएको पाठ्यवस्तु अध्ययन गर्न लगाउने क्रियाकलाप गर्दा मात्रै पनि प्रयोगात्मक क्रियाकलाप गराउने वातावरण कमजोर रहेको हामो जस्तो अवस्थामा उनीहरूले सही ज्ञान पाउन सक्छन्। हुन त, ‘हामी किन सास फेँदौँ? भन्ने प्रश्न सोधेर गरिएको पूरक अध्ययनमा सहभागीबाट, विद्यालय शिक्षा प्राप्त नगर्ने र कक्षा एकका विद्यार्थीको जस्तो, ‘बाँच’ भन्ने उत्तर आएबाट उनीहरूमा श्वासप्रश्वास सम्बन्धी आधारभूत ज्ञानकै अभाव रहेको पनि पुष्टि हुन्छ। ‘हामीलाई शक्ति चाहिन्छ र त्यो शक्ति पाउनका लागि सास फेँदौँ’ भन्ने उत्तर त शिक्षित र प्रबद्ध वर्गबाट सुन्न समेत विरलै पाइन्छ। त्यसैले अवलोकनको अर्थ विज्ञान वा प्राकृतिक कुराको तथ्य र घटना अवलोकन मात्र हो भन्ने कुरा बुझनु उपयुक्त हुैन। पाठ्यपुस्तकमा लेखिएको कुराको सचेत अध्ययन पनि अवलोकन भित्रे पर्दछ।

पढाउनाले कुरा विग्रन्छ, शिक्षार्थीलाई खोज गर्न उत्प्रेरित गर्नुपर्छ। पाठ्यपुस्तकमा नदिइएका विषयवस्तु समेतका बारेमा प्रश्न गरेर सकभर विद्यार्थीबाट नै उत्तर प्राप्त गर्ने प्रयोग गरी विद्यार्थीले उत्तर दिन नसके मात्र शिक्षकले सहजीकरण गर्नु उपयुक्त हुन्छ। हामी शिक्षकहरू पाठ्को शुरुमा प्रश्न गर्नु विद्यार्थीप्रति अन्यथा गरेको ठाने गर्दछौं। ‘पढाएकै छैन कसरी प्रश्न गर्नु? पढाएपछि पो प्रश्न गर्नुपर्छ त’ हामी भन्ने गद्दौं। अर्थात् प्रश्नोत्तर भनेको मूल्याइन गर्नका लागि मात्र हो भन्ने हामो बुझ छ। प्रश्नोत्तरलाई सबै भन्ना उपयुक्त शिक्षण विधि हो भनी बुझन र बुझाउन सकिएको छैन, हामी बाह हात नाघेर पनि वित्तामा हारेर धेरै अपजस र दोषहरू खेपिरहेका छौं। प्रश्नोत्तरमा **APPLE** (Ask a question to the whole class/group, Pause for thinking/writing, Pick a person/group, Listen carefully by teacher/students & Ensure/Evaluate) विधि मात्र पनि अपनाउन सकेमा सिकाइ सम्बन्धी धेरै समस्याहरू समाधान हुन्छन्। यहाँ **APPLE** को अर्थ हो- शिक्षकले कक्षाका सबैलाई प्रश्न सोधी सोच्न/खोजनलाई केही समय दिने अनि कुनै विद्यार्थी वा सम्बलाई तोकी उत्तर दिन लगाउने, उनीहरूले भनेका कुरा सबैले ध्यानपूर्वक सुन्ने र अन्त्यमा विद्यार्थीहरूले गरेको प्रयासलाई सराहना र प्रशंसा गर्दै उक्त विषयवस्तुका बारेमा

सही गणितर्थमा पुगने।

अमेरिकामा विज्ञान पढाउने शिक्षकले जस्तो ६५ प्रतिशत वाक्य प्रश्नात्मक प्रयोग गर्ने हो भने हास्प्रो शिक्षण सिकाइका धेरै समस्या समाधान हुन सक्दछन्। पढाउने भन्दा सिकाइको वातावरण तयार पार्ने र सिकाइ सुनिश्चित गर्ने कुरालाई शिक्षकले आफ्नो प्रमुख कार्य मान्नुपर्दछ।

### गणित शिक्षण

गणितका विषयवस्तु सिकाउन पनि अनुमान, अबलोकन र व्याख्याको महत्त्वपूर्ण भूमिका हुन्छ। शिक्षकले विद्यार्थीमा रहेको पूर्वज्ञानलाई आधार मानेर पाठको विकासका लागि सान्दर्भिक प्रश्नहरू प्रस्तुत गरी उत्तर पत्ता लगाउन वा अनुमान गर्न लगाउन उपयुक्त हुन्छ।

अबलोकन नगरी प्रश्नलाई बुझन र उत्तर पत्ता लगाउन सकिन्दैन। गणित शिक्षण-सिकाइमा अबलोकन सीपको अभावमा कस्तो परिणाम आउँछ भन्ने कुरा बुझन एउटा उदाहरण हेरौँ:

#### अध्ययनका क्रममा दिने गरिएको गणितको एउटा प्रश्न

तल दिइएको हिसाब गरी हेरौँ।

$$1001010010 \div 2 = \boxed{\phantom{0000}}$$

- नोट : क. मनमनै गर्न सकिन्छ भने खेसा गरेर देखाउन आवश्यक छैन। इलेक्ट्रोनिक साधन र सहपाठीको सहयोग नलिङ्ग।  
ख. दिइएको टुक्रामा प्रश्न र उत्तर मात्र लेखौँ।

अब तलका प्रश्नमा विचार गरौँ।

- क. हिसाबको कुन कार्य गर्नुभएको हो ?  
ख. दुईले कतिलाई भाग गर्नुभएको हो ?  
ग. के भाग गर्दा अल्पविरामको प्रयोग गर्नुभयो ?  
घ. १,००,१०,१०,०१० लाई कसरी अर्बको सङ्ख्या हो भनेर पत्ता लगाउनुहुन्छ ?  
ड. धेरै ओटा उत्तरहरू आउनुको कारण के हो ?  
च. हिसाब अप्ट्यारो कि हामी ?

अध्ययनका क्रममा सहभागीहरूलाई २ ले १००१०१००१० लाई भाग गर्ने हिसाब दिने गरेकामा कुनै-कुनै अवस्थामा त २५ जना सहभागीको समूहबाट १८ ओटासम्म उत्तर आएको पाइएको छ। ५.५५५ देखि ५००५०५०५०५० सम्म उत्तर आएका छन्। आएका उत्तरहरू कार्डमा सकलन गरेपछि कतिलाई भाग गर्नुभएको हो, तपाईंको उत्तर कति हो, भाग गर्दा अल्पविराम चिन्ह (,) प्रयोग गर्नुभयो कि भएन जस्ता प्रश्नहरू सोध्दा प्रायजसो सही उत्तर आएन। यसबाट के पुष्टि हुन्छ भने हिसाबलाई अंकको खेल वा जादू मात्र मान्ने गरिएको छ। अध्ययनमा सही उत्तर मिलाउने सहभागीको सङ्ख्या ५ प्रतिशतभन्दा कम छ, अरु उत्तरलाई सङ्ख्यामा पढेर 'पचास करोड पाँच लाख पाँच हजार पाँच' भन्ने सहभागी त पाउँदै पाइएन भन्दा पनि हुन्छ। सबैजसो सहभागीले आफूले निकालेको उत्तर

पढ्न लगाउँदा 'पाँच शून्य शून्य पाँच शून्य शून्य पाँच शून्य' भन्ने गरेको पाइयो। यही प्रश्नलाई मौखिक रूपमा ढालेर 'एक अर्ब दश लाख दश हजार दश रूपैयाँ दुई जनालाई बराबर गरी बाँदा कति-कति पाउँछन्?' भनी सोध्दा विद्यालय नै नगएका र औपचारिक शिक्षा नै नलिएका कतिपय व्यक्तिहरूबाट सही उत्तर आउने गरेको छ। तर बीसौं वर्षको औपचारिक शिक्षा लिएका र शिक्षणसिकाइमा लामो समयदेखि सलग्न धेरैजसो व्यक्तिहरूबाट भने सही उत्तर नआउने गरेको पाइएको छ।

अधिकांश सहभागीले समस्या समाधान गर्दा अल्पविराम चिन्हको प्रयोग गरेको पाइएन र अल्पविराम चिन्ह प्रयोग गर्नेले पनि सङ्ख्या पढ्दा 'एक-दश-सय-हजार-दश हजार-लाख-दशलाख-करोड-दश करोड-अर्ब' भन्ने गरेको पाइयो। यसबाट गणितमा अल्पविराम चिन्हको प्रयोगसम्बन्धी शिक्षण अधुरो देखियो। अल्पविराम चिन्ह प्रयोग गरेपछि सङ्ख्या पढ्दा 'एक-दश-सय' पढ्नु आवश्यक छैन; साथै समूह छुट्याइसकेको हुनाले 'हजार-दश हजार'को सङ्ख्या उत्तर समूहलाई हजार, 'लाख-दश लाख'को समूहलाई लाख तथा 'करोड-दश करोड'को समूहलाई करोड भनी पढ्नु उपयुक्त हुन्छ। तर यस्तो प्रकारको अभ्यास गर्ने-गराउने गरेको पाइदैन।

हामीले गणित सिक्दा र सिकाउँदा अनुमान (predict/estimate) गर्ने कुरालाई महत्त्व नदिएकाले यस्तो अवस्था आएको हो। गणित शिक्षणमा हिसाबभन्दा बढी वेहिसाब नै हुने गरेको पाइएको छ। हामी गणितलाई व्यवहारसँग जोडेर अध्ययन-अध्यापन गर्दैनौ। गणित शिक्षणमा उपयुक्त भाषा चयन हुन नसकेको तथ्य पनि तीतो यथार्थ नै हो। तलको बक्समा दिइएको भिन्नको समस्या सम्बन्धी प्रश्न-उत्तरलाई यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।

$\frac{1}{2} \times \frac{1}{2}$  लाई कसरी पढ्नुहुन्छ ? भनी दिइएको कार्यमा आएका उत्तर

- (क) एकका मुनि दुई गुणा एकका मुनि दुई,  
(ख) एकबटा दुई गुणे एकबटा दुई,  
(ग) वान बाइ टु इन्टु वान बाइ टु,  
(घ) वान अपन टु इन्टु वान अपन टु,  
(ड) आधा गुणा आधा,  
(च) हाफ इन्टु हाफ,  
(छ) आधाको आधा,  
(ज) हाफ अफ हाफ आदि।

यीमध्ये (क) देखि (च) सम्मका उत्तरहरू भिन्नका 'वर्णविन्यास' मात्र हुन्। तर त्यस्तो कुनै पनि अर्थ नलाग्ने अव्यावहारिक तरीकाले पढ्दा ज्ञानलाई व्यवहारमा जोड्न नसकेर भिन्नलाई भिन्नै विषयवस्तुका रूपमा र भिन्नको हिसाबलाई जटिल कियाका रूपमा लिने गरेको पाइन्छ। (छ) र (ज) का उत्तरहरू भने सही हुन्। आम रूपमा गणितको क्रियामा  $\times$  चिन्हको अर्थ 'को' (of) भन्ने थाहा भएर पनि प्रयोगमा ल्याउन सकिएको छैन। गणितको खण्डित (disintegrated) वा segregated ज्ञानका कारणले नै यसो हुन गएको हो। तल्लो कक्षामा गणितलाई व्यावहारिक तरीकाले शिक्षण-सिकाइ गर्न नसक्दा भिन्नलाई जटिल विषयवस्तु ठान्ने गरिएको छ।

भिन्नको सिकाइ-उपलब्धिको स्थिति भिन्नको जोडको सबै भन्दा सरल तिम्न समस्यावारे सहभागीहरूको प्रतिक्रियावाट बुझ सकिन्छः

**तल दिइएको भिन्नको जोड गर्नुहोस् । मनमै हिसाब गरेर बाकसमा उत्तर लेख्न सकिन्छ, आवश्यक परे खेसा गर्नुहोला ।**

$$\frac{1}{2} + \frac{1}{2} =$$

यसको उत्तर निकाल्ने क्रममा सबैजसो उत्तरदाताले खेसा गरेका थिए । सही उत्तर १ निकाल्ने उत्तरदाता ८० प्रतिशतको हाराहारीमा रहेको भए पनि समाधान गराइको तरीका भने अंकको खेल तै रहने गरेको पाइयो । करीब २० प्रतिशत उत्तरदाताले भने ० देखि लिएर सोभन्दा माथिका सात किसिमका उत्तर निकालेका थिए ।

माथिको अध्ययनबाट के पुष्टि हुन्छ भने उत्तरदाताहरूलाई 'भिन्न' धेरै गाहो विषयवस्तु हो भन्ने लागेको छ । तर विद्यालय शिक्षा नै नपाएका वा पाँच वर्षभन्दा कम उमेरका नानीहरूले समेत उक्त समस्यालाई 'आधामा आधा थप्दा कति हुन्छ?' भनी सोध्यो भने 'एक हुन्छ' भनी सजिले सही उत्तर दिन्छन् ।

प्राथमिक तहको गणित शिक्षण गर्ने क्रममा ५० प्रतिशतभन्दा बढी अपूरो, अधुरो वा गलती हुने गरेको पाइएको छ । तर गणितका विषयवस्तुलाई अत्यन्त सहज ढंगबाट शिक्षण गर्ने तरीकाहरू छन् र तिनको प्रयोग गर्न सरल, सहज साथै सम्भव पनि छ । आधारभाषी (ethnography) विधि र भाषा अनुभवशैली (language experience approach) जस्तै महत्वपूर्ण तरीकाहरू हुन, तर यिनलाई अपनाउन सकिएको छैन । १/२ लाई 'एकका मुनि दुई' भन्नाले केही पनि बुझाउन सकिदैन । तर 'आधा' भन्नाले विद्यालयीय शिक्षा प्राप्त नगर्नेहरू वा विद्यालय आउनुपूर्वका बालबालिकाले पनि सजिले कुरा बुझ्न सक्छन् । १/२ लाई 'एकका मुनि दुई' भन्न सिकाउने हो भने १२ लाई किन बाह्य भन्न सिकाउने? 'एकका पछाडि दुई' भन्नुपर्ने होइन र? त्यसैले अवलोकन सीप विकास गराउन र अनुमान गर्न सक्ने बनाउन भाषा अत्यन्तै महत्वपूर्ण कुरा हो ।

माथिका तीनओटै उदाहरणमा गणितका सरल विषयवस्तुलाई अवलोकन सीपको अभावले जटिल बनाइदिएको देखिन्छ । तसर्थ गणित शिक्षण गर्दा अवलोकन सीप विकास गर्न यसलाई व्यावहारिक जीवनसँग जोड्न सक्नुपर्छ । यसो भए मात्र गणित सिक्न र सिकाउन सरल साथै सहज पनि हुन्छ ।

## नेपाली भाषा शिक्षण

नेपाली भाषा शिक्षणमा विद्यार्थीलाई वर्णविन्यास सिकाउन ठूलो प्रयास गर्ने गरिएको छ । तर उनीहरूलाई वर्णविन्यास अत्यन्तै कठिन लाग्ने गरेको र तिनको उपलब्धि पनि न्यून नै रहने गरेको छ । अंग्रेजीमा पहिलो शब्द र पहिलो कक्षादेखि नै सही वर्णविन्यास खोजिन्छ तर नेपालीमा उपल्ला कक्षाहरूसम्म पुगिसकदा पनि सही वर्णविन्यास सिकाउन, पहिचान गराउन नसकेर हामी लखतरान हुन्छौं । वर्णविन्यास शिक्षणका क्रममा आजसम्मका विधि र तरीका त्यति प्रभावकारी हुन

नसकेको तथ्य तलको अध्ययनबाट पुष्टि हुन्छः

## वर्णविन्यासमा देखिने विविधता

विद्यालय:	विद्यालय, विद्यालय, विद्यालय आदि सात प्रकारका
उज्ज्वल:	उज्जल, उज्ज्वल, उज्जोल, उज्ज्वल आदि नौ प्रकारका
द्वन्द्व:	द्वन्द्व, दोन्द्व, दोन्द्व, द्वन्द्व, द्वन्द्व आदि १४ प्रकारका
शृङ्गार:	शृङ्गार, शृङ्गार, सिंगार, शृङ्गार, शृङ्गार आदि २३ प्रकारका
रुख:	रुख, रुख, रुख, रुख, रुख आदि छ प्रकारका
खुरुखुरु:	रवुरुरवुरु, रवुरुरवुरु, रवुरुरवुरु, खुरुखुरु, खुरुखुरु, खुरुखुरु आदि सात प्रकारका ।

यस अध्ययनमा विद्यालय, उज्ज्वल, द्वन्द्व, शृङ्गार, रुख, खुरुखुरु जस्ता शब्दहरूको श्रुतिलेखन (dictation) गर्न लगाउँदा एउटै शब्दका २३ ओटासम्म फरक वर्णविन्यास लेख्ने गरेको पाइएको छ । सानो कक्षादेखि लेखिएको शब्द 'विद्यालय' लेख्ना समेत ८० प्रतिशतभन्दा बढी गलती हुने गरेको छ भने 'विद्यालय' उच्चारण गर्नुपर्नेमा ६० प्रतिशतभन्दा बढीले 'विद्यालय', 'विद्यालय' वा 'विद्यालय' उच्चारण गर्ने गरेको पाइन्छ । यस्तो गलती हटाउन वा रोकनका लागि २०४५ सालको कक्षा एकको 'मेरो नेपाली' पाठ्यपुस्तकमा 'विद्यालय' नै लेखेकर शिक्षक र विद्यार्थीलाई सही बाटोमा डोन्याउने प्रयास गरिएको थियो । तर अवलोकन सीपको अभावमा सोही पाठ्यपुस्तक पढाउने ६५ प्रतिशतभन्दा बढी शिक्षक र सो पुस्तक पढ्ने सबैजसो विद्यार्थीले विद्यालय लेख्ना, बोल्ना वा उच्चारण गर्दा उक्त कुराको हेक्का नराखेको र गलत लेख्ने-बोल्ने गरेको पाइएको छ ।

हुन त वर्णविन्यास शिक्षणका लागि पाठ्यपुस्तक संसर्ग विधिलाई महत्वपूर्ण विधिका रूपमा चर्चा गर्ने गरेको पाइन्छ तर व्यवहारमा त्यसको उपयोग हुन भने सकेन । वर्णविन्यास शिक्षणका क्रममा हामीले अपनाएको तरीका कमजोर सावित भएपछि अब तर्याँ तरीका पहिल्याउन सक्नैपछ्दै । यस्तो नियम छ, उस्तो नियम छ भनेको र घोकाएको भरमा काम हुन सकेन । हामीले अपनाउनुपर्ने नयाँ विधि हो अनुमान, अवलोकन र व्याख्या । जुन शब्दको वर्णविन्यासमा विद्यार्थीले गलती गर्ने गरेको छ त्यसको पहिचान गरी उसलाई पुस्तकसँग मिले-नमिलेको अवलोकन गर्न लगाउने । कुनै नयाँ शब्द सिकाउँदा अनुमान गरी लेख्न लगाउने र लेखिएकर अवलोकन गर्न लगाउने अनि अभ्यास गराई आवश्यक भएमा व्याख्या पनि विद्यार्थीलाई नै गर्न लगाउने; शिक्षकले व्याख्या गर्ने होइन । यसरी शिक्षण गर्ने गरेमा कुनै शब्दमा भविष्यमा आउने हिज्जेसम्बन्धी परिवर्तनलाई पनि देख्न, सिक्न र अपनाउन सहज हुने कुरा अध्ययनबाट देखिएको छ ।

## अबको बाटो के त ?

माथिका तथ्यहरूबाट एउटा निष्कर्षमा पुग्नैपर्ने भएको छ । त्यो हो-'हामीले अहिलेसम्म जे-जसरी शिक्षण गर्न्यौं धेरै राम्रो गर्न्यौं, तर हामी यसबाट त्यति सन्तुष्ट भने हुन सकेनौं।' सन्तुष्ट नहुन राम्रो कुरा हो । विभिन्न विषय र विषयवस्तुको सिकाइ-उपलब्धि सन्तोषजनक रहेन । धेरै तालिम लियौं, धेरै तालिम दियौं तर तालिमप्रतिको बुझाइ पनि

एकैखाले रहेत। विभिन्न कार्यमूलक अनुसन्धान (action research) गर्याँ तर आफूलाई परिवर्तन गर्न गाहो नै भइरह्यो। विद्यार्थीले सिक्न नसकेको कारण उनीहरूतैरै फर्काइदियौं। हरेक समस्याको समाधान हुनसक्छ तर त्यसको कारक को हो, के हो पत्ता लगाउन सक्नुपर्छ। विद्यार्थीलाई खोजी गराउन नसक्नु र आफूले पनि खोजी गर्न नसक्नु एउटा प्रमुख मुद्दा हो।

भनिन्छ, वर्तमान अवस्थामा हामी कुनै कुराको उपलब्धिमा सन्तुष्ट छैनौं र त्यसमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं भने पाँचओटा 'M' मा परिवर्तन गर्नुपर्छ। ती हुन् जनशक्ति (Manpower/human resource), लगानी (Money), विधि (Method), सामग्री (Material) र व्यवस्थापन (Management)। यीमध्ये हामी शिक्षकले परिवर्तन गर्न सक्ने सबैभन्दा सरल र सहज कुरा भनेको 'विधि' नै हो।

विभिन्न विषयवस्तु शिक्षणका क्रममा विद्यार्थीलाई पहिला नै 'के? किन? कसरी?' भनी प्रश्न गरी उनीहरूलाई सिक्नका निम्न प्रेरित मात्र गर्न सक्यौं भने धेरै समस्या समाधान गर्न सक्छौं। सिक्न सिकाउनु (learning to learn) नै प्रमुख सिकाइ हो, विषयवस्तु सिक्नु ठूलो कुरा होइन। कुन कुरा कसरी सिक्ने भन्ने नजानी सिक्न सकिदैन। कुनै एउटा विषयवस्तु सिकाउनु र सिक्नुलाई महत्त्व दिनु भन्ना विद्यार्थीलाई सिक्ने ज्ञान, सीप र अभिवृत्ति दिनु ठूलो कुरा हो। यसका लागि अवलोकन सबैभन्दा प्रमुख सीप हो। अवलोकन सीपको अभावमा नै सिकाइसम्बन्धी धेरैजसो कमजोरी देखा परेका हुन्। हरेक कुरालाई गहिरो र विश्लेषणात्मक ढंगबाट हेर्न र ग्रहण गर्न-गराउन POE महत्त्वपूर्ण क्रियाकलाप हो। हुन

त यो विज्ञान सिकाइमा विशेषतः फिलिपिन्समा प्रयोग हुई आएको विधि हो। तर सम्पूर्ण विषय र विषयवस्तुको सिकाइमा यसलाई अपनाउन सकिन्दै।

जुनसँकै उमेर र कक्षाका विद्यार्थीलाई हामी निरक्षर ठान्दछौं। पाठ्यपुस्तकमा भएका कुरालाई ठूलो शक्ति लगाएर भनिदिनुलाई शिक्षण गरेको ठान्दछौं। कम्तीमा पनि पाठ्यपुस्तकमा दिइएका ज्ञानका कुराहरू विद्यार्थी स्वयंले खोज सक्ने हुन्छन् भन्ने यथार्थ हामीले स्वीकारै पर्दै। खोजी गर्न बानीको विकासले नै ठूलूला खोज, अनुसन्धान र आविष्कारको आधार तयार हुन्छ। अवलोकन सीपको विकासले नै सिकाइका धेरै कठिनाइहरू समाधान हुन सक्छन्। सधै सबै कुराको व्याख्या गर्ने कार्य शिक्षकको हो भन्ने बुझाइ गलत हो। कुनै पनि तथ्य र विषयवस्तुका बारेमा शिक्षार्थी स्वयंले व्याख्या गर्न सक्छन् र गर्नु पनि पर्दछ।

शिक्षण-सिकाइलाई व्यवहारवादी सिद्धान्त (behaviourism) का दृष्टिकोणले भन्ना निर्माणवादी सिद्धान्त (constructivism) का दृष्टिकोणले हेर्न सिकौं। आजको धरातल निर्माणवादी धरातल हो, व्यवहारवादी धरातल होइन। निर्माणवादीहरूका अनुसार ज्ञान हस्तान्तरण हुने कुरा होइन, सूचना मात्र हस्तान्तरण हुने कुरा हो। ज्ञान शिक्षार्थी स्वयंले निर्माण गर्दछन् भन्ने कुरा पुष्टि भइसकेको छ। तसर्थ हामी निर्माणवादी सिकाइसिद्धान्तको व्यावहारिक प्रयोग गरी अनुमान-अवलोकन-व्याख्याको प्रयोग गर्ने अभ्यासमा लागौं। परिवर्तन र नयाँ कुराको अपेक्षा गर्ने हो भने सबैले नयाँ तरीका र विधि अपनाउनु अनिवार्य छ। यसबाट मात्र शिक्षण-सिकाइका वर्तमान समस्या समाधान हुन सक्छन्।

## वातावरण पत्रकारिताका २५ वर्ष

आँखीभयाल भिडियो पत्रिका  
सामुदायिक रेडियो सहयोग केन्द्र  
मिडिया ट्रेनिङ सेन्टर  
जनवकालत तथा पैरवी  
दिगो विकासका लागि सञ्जाल

निगरानी कार्यक्रम:  
जलवायु परिवर्तन, सहरी वातावरण,  
वन र वन्यजन्मनु, सिमसार, विषादी, पर्यटन

नेपाल वातावरण पत्रकार समूह  
दिगोपनको लागि पत्रकारिता



25 years  
Journalism for Sustainability

हरपल तपाईंकै साथ दैनिक १८ घण्टा

हालचाल सर्वै १५ मिनेट अगाडि

विहान: ८:४५ र ११:४५, दिउँसो: ४:४५, साँफ ६:४५ र ९:४५

पत्रपत्रिका, डबली, लुकामारी, नयाँ पुस्ता,

खुल्ला मञ्च, लोक भाका, रेडियो कुराकानी,

आजका कुरा, संगीत आकाश,

ट्राफिक अपडेट विहान ८ देखि बेलुका ८ बजे सम्म

बीबीसी नेपाली सेवा हरेक बेलुका ८:४५

सचेतना रेडियो कार्यक्रम शनिवार विहान ७ बजे

उहिले बाजेका पालामा हरेक सोमवार साँफ ७:३०

रेडियो सगरमाथा एफ.एम. १०२.४ थोळो ४ मेगाहर्ज  
नेपाली रेडियो, नेपाली आवाज

102.4

रेडियो सगरमाथा

चक्रपथ, भनिमण्डल, ललितपुर

फोन: ०१-५५४५६६०, ५५४५६६१

ईमेल: nefej@mos.com.np, info@radiosagarmatha.org

वेब: www.nefej.org, www.radiosagarmatha.org

# यातना वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्य नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक, २०६५

**ने** पालको प्रसंगमा २०४७ सालको संविधानले यातना तथा दुर्व्यवहारलाई वैयक्तिक अधिकारको रूपमा मान्यता प्रदान गर्नु एक महत्वपूर्ण उपलब्ध थियो । नेपालले यातना तथा अन्य कूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १५८४ सहित केही अन्तर्राष्ट्रिय मानवअधिकार दस्तावेजहरू अनुमोदन गरेतापनि यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३ मा मात्र जारी गया । तर पनि नेपालमा प्रचलनमा रहेको कानूनले यातना तथा दुर्व्यवहारलाई अपराधीकरण गर्न सकेको छैन । त्यस्तै सन्धिहरू सम्बन्धी कानूनको भियना महासन्धि, (VCLT) १५६६ (धारा २६ तथा २७) द्वारा तोकिएका अन्तर्राष्ट्रिय दायित्वहरू समेत पूर्ण पालना गर्न नेपाल असफल भएको छ ।

अन्तरिम संविधान २०६३ मा यातना तथा दुर्व्यवहारलाई अपराधीकरण त गरियो तर त्यसमा भएको उद्देश्य बमोजिमको विधेयक ल्याउन पाँच वर्ष लाग्यो । सर्वोच्च अदालतले यातनालाई अपराधीकरण गर्ने कानून बनाउन निर्देशात्मक आदेश जारी गरे तापनि (राजेन्द्र द्युमिरे विरुद्ध नेपाल सरकार) यातना निषेध गर्ने कानून ऐनको रूपमा पारित भई आउन अफै समय लाग्ने देखिन्छ ।

प्रस्तुत विधेयक दशवर्षे संस्कृत द्वन्द्व तथा मानवअधिकारको उल्लंघन लगायत राज्यका अधिकारी र गैरराज्य पक्षहरूद्वारा गरिएका यातना तथा दुर्व्यवहारको पृष्ठभूमिको आधारमा तयार पारिएको हो । अन्तरिम संविधान जारी भएपछि केही महत्वपूर्ण प्रतिवेदनहरू सार्वजनिक भएका छन् जसमा राज्यका अधिकारीहरूद्वारा कडा यातना तथा दुर्व्यवहार गरिएका घटनाहरू प्रस्तुत गरिएका छन् । संस्कृत द्वन्द्वको तुलनामा राज्यका अधिकारीहरूबाट हुने यातना तथा दुर्व्यवहार घटने क्रम पनि देखिएको छ । तसर्थ यातना तथा दुर्व्यवहार सम्बन्धी मस्तौदा विधेयकलाई राज्यमा भएका यातना तथा दुर्व्यवहारसम्बन्धी अभ्यासहरू, नेपालको अन्तर्राष्ट्रिय दायित्व, एशिया तथा अन्य देशहरूका केही राम्रा उदाहरणीय अभ्यासहरू विचार गर्न जरुरी छ ।

## विधेयकमा विशेष टिप्पणी

दफा २(छ) र (ञ) मा व्यवस्था गरिएको यातना तथा अपमानजनक व्यवहारको परिभाषा यातना विरुद्धको महासन्धिमा उल्लेख गरिएको परिभाषाबाट प्रेरित त पाइन्छ तर यो परिभाषा पूर्ण छैन । यो परिभाषालाई पूर्ण तथा सरल बनाउनको लागि यातना विरुद्धको महासन्धिमा उल्लिखित परिभाषालाई जस्ताको त्यस्तै उल्लेख गरिनु उपयुक्त देखिन्छ ।

हामी अनुभवमा अधिकांश व्यक्तिहरूलाई सङ्कमा प्रदर्शन गर्दा; गोप्य हिरासत तथा दफा २ (च) ले उल्लेख गरेको हिरासत बाहेक अन्य अनौपचारिक स्थानहरूमा समेत यातना दिने गरिन्छ । तसर्थ, यातना तथा दुर्व्यवहार केवल हिरासतमा रहेको व्यक्ति विरुद्ध मात्र हुने नभएर ‘जो कोही व्यक्ति’ हिरासत बाहिर भएको भए पनि यातना तथा दुर्व्यवहारको पीडित बन्न सक्छ । तसर्थ यस्तो अवस्थालाई सम्बोधन गर्ने गरी प्रस्तावित प्रावधानमा संशोधन गरिनुपर्दछ ।

दफा २(ट) मा उल्लेख भएको ‘सरकारी चिकित्सक’ तथा ‘सरकारी सेवामा रहेका’ शब्दहरूले यातना अनुसन्धानमा विकसित भइरहेको

‘मान्यता प्राप्त चिकित्सक’ को अवधारणालाई कमजोर तुल्याउँछ । यातनाको अनुसन्धानलाई स्वतन्त्र बनाउन ‘सरकारी चिकित्सक’को सीमा हटाई ‘मान्यता प्राप्त चिकित्सक’ राखी यो दफा तथा विधेयकका अन्य प्रावधानमा पनि सोही अनुसार मिलाउनुपर्दछ ।

दफा २(छ) मा भएको दुर्व्यवहारमा मनसाय तथा उद्देश्य भइरहनु पर्दैन । दफा ६ मा उल्लेख भएको क्षेत्राधिकारलाई परिवर्तन गरी नेपालको क्षेत्राधिकार अन्तर्गतका क्षेत्र भनी उल्लेख गरिनुपर्दछ । त्यस्तै नेपाली नागरिक यातना दिने कार्यमा संलग्न भएमा वा नेपाली नागरिक पीडित भएमा ऐनको क्षेत्राधिकार आकर्पित हुने प्रावधान उल्लेख गरिनुपर्दछ ।

दफा १० तथा ११ ले यातनासम्बन्धी अन्तर्राष्ट्रिय कानूनलाई महत्वपूर्ण रूपमा मान्यता प्रदान गरेको छ । यसको अलावा, यो व्यवस्था अन्तर्गत उन्मुक्तिलाई निषेध गर्ने तथा सार्वजनिक वा व्यक्तिगत आमामाकी दिने सम्बन्धी व्यवस्था समेत सामेल गरिनुपर्दछ । दफा ३७ मा ‘कसुरामा अदालतबाट कसुरादार ठहरिएको व्यक्तिलाई भएको सजाय पीडितको सहमतिविना माफी वा मिनाहा गरिने छैन’ भनी गरिएको व्यवस्थाले पीडितमाथि दबाव सृजना गर्दछ । यदि पीडित स्वयंको सहमतिमा पीडिकलाई माफी दिएतापनि यातना दिने कार्य पूर्ण रूपमा प्रतिबन्धित अपराध भएको हुनाले यातना दिने व्यक्तिलाई कानूनी रूपमा माफी दिइने व्यवस्था राखिनुहोदैन ।

दफा १२ को व्यवस्थाले सार्वजनिक अधिकारीलाई बढी अधिकार र छुट दिएको छ । त्यस्तै शक्तिको प्रयोग अनुपातिक, कानूनी तथा अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने किसिमको मात्र हुनुपर्दछ । तसर्थ, त्यस्तो बल प्रयोगमा या त रोक लगाइनुपर्दछ वा यो दफा नै विधेयकबाट हटाइनुपर्दछ । यदि उक्त दफा राखिने हो भने शक्तिको प्रयोग खतरा र आवश्यकताको समानुपातिक हुनुपर्दछ भन्ने उल्लेख गरिनुपर्दछ ।

दफा ३५ को प्रावधानमा उल्लेख भएको ‘असल नियत’ भन्ने शब्द हटाइनुपर्दछ । किनभने यातना असल नियतबाट दिइदैन र आवश्यक कर्तव्य पालनको क्रममा समेत प्रयोग गरिदैन । दफा ३१ मा उल्लेख भएको हदम्याद सम्बन्धी व्यवस्था अहरणीयता (non derogability) को सिद्धान्त विपरित छ । यो प्रावधान हटाइनुपर्दछ । यसको अलावा, दफा १३ अनुसार मुद्दा दर्ता गर्नको लागि ३५ दिन उल्लेख भएकोमा उक्त व्यवस्था प्रतिबन्धित (restrictive) रहेकोले हटाइनुपर्दछ । यस्तो व्यवस्थाले पीडितको न्यायमाथिको पहुँचमा समेत बाधा व्यवधान पुर्याउँछ । यस्तो अवस्थामा यातना विरुद्धको समिति (committee against torture) ले नेपाल सरकारलाई पहिला नै यातनासम्बन्धी मुद्दाहरूमा हदम्यादको व्यवस्था हटाउन सिफारिस गरिसकेको छ ।

## सजाय

यो विधेयक अनुसार, प्रहरीद्वारा दिएको यातना विरुद्धको अभियोगमा प्रहरीबाटे अनुसन्धान हुनेछ । यस्तो व्यवस्थाले स्वार्थ बाटिने (conflict of interest) र पीडित तथा साक्षीलाई थप जोखिमपूर्ण दबावमा पार्दछ । श्रीलंका तथा फिलिपिन्समा यातना तथा दुर्व्यवहार गर्ने कार्यलाई अपराधीकरण त गरिएको छ तर ती देशको अनुभवले के

देखाउँछ भने जबसम्म उजुरी सुन्ने तथा अनुसन्धान गर्ने अलग तथा स्वतन्त्र निकाय स्थापना हुँदैन तबसम्म पीडितहरूलाई न्याय प्राप्त हुन सक्दैन। सन् २००५ मा यातनाविरुद्ध समिति (committee against torture) तथा सन् २००६ मा यातना तथा दुर्व्यवहार सम्बन्धी विशेष प्रतिनिधि (special rapportuer) ले नेपालमा यातना तथा दुर्व्यवहार सम्बन्धी उजुरी सुन्ने तथा अनुसन्धान गर्ने एक छुटै तथा स्वतन्त्र संयन्त्र हुनपर्ने सिफारिस गरेको थियो। तसर्थ यो विधेयकले यातना तथा दुर्व्यवहार सम्बन्धी अपराधको लागि एक छुटै निकाय तथा अनुसन्धान संयन्त्र सम्बन्धी प्रावधान राख्नु जरूरी छ। यस्तो निकायका रूपमा राष्ट्रिय मानवअधिकार आयोग, महान्यायाधिवक्ताको कार्यालय वा यस्तै अन्य कर्ने निकायलाई तोक्न सकिन्छ।

दफा १३ मा पीडित स्वयंले वा निजको एकासगोलको परिवार सदस्य वा निजको तर्फबाट नियुक्त गरिएका कानून व्यवसायीले उजुरी दर्ता गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ । तर याता विरुद्धको महासञ्चित अन्तर्गत निजी वा सार्वजनिक जानकारीको माध्यमबाट आफै उजुरी ग्रहण गर्न सक्ने जिम्मेवार राज्यलाई तोकिएको छ । तसर्थ विधेयकमा यस्तो प्रावधान उल्लेख गर्नुपर्दछ जुन व्यवस्थाद्वारा आफै महान्यायाधिकता वा सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गर्न सक्नेस ।

दफा १५ वर्मोजिम कैनै व्यक्तिलाई यातना दिएको देखिएमा सो सम्बन्धमा अनुसन्धान, तहाकिकात गर्न अदालतले दफा १३, १४.३ र १५ वर्मोजिमको उजुरीउपर उच्च अधिकारीलाई आदेश दिन सक्ते व्यवस्था छ साथै सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखको विरुद्धमा उजुरी परेको अवस्थामा निजभन्दा माथिल्लो अधिकारीलाई तत्सम्बन्धमा अनुसन्धान गर्न अदालतले आदेश गर्ने व्यवस्था छ । तर सामान्यतः प्रहरीले यातना तथा दुर्ब्यवहार सम्बन्धी आरोपमा अनुसन्धान गर्न इन्कार गर्ने गरेका छन् ।

दफा ६, ७(१) तथा (२) बमोजिम प्रमाणको भार कार्यालय प्रमुखमाथि रहेको उल्लेख छ। यो प्रावधान यातना पीडितको पक्षमा रहेको देखिन्छ। तर यो प्रावधान नेपाल समेत सदस्य भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (ICCP) (धारा १४(२)) को प्रावधान विपरीत प्रमाणको भार अभियोजनकर्तामा हैनेछ भन्ने मान्यता विपरित छ।

## पीडित तथा साक्षीको संरक्षण

दफा २८ मा साक्षीलाई खतरा भएको खण्डमा संरक्षण दिने सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । यो एक महत्वपूर्ण प्रावधान हो जसले पीडितलाई राज्यको शक्तिसाक्षी निकाय विरुद्ध उजुरी दर्ता गर्न सक्ने अधिकार प्रदान गरेको छ । यो व्यवस्था साक्षीको अतावा पीडित तथा परिवारको हकमा पनि विस्तार गरिनुपर्दछ किनकि उनीहरू पनि साक्षीहरू जस्तै खतराको अवस्थामा हुन सक्दछन् । यसको अलावा, यातना विरुद्धको महासञ्चिको धारा १३ ले 'उजुरीकर्ता' लाई कानूनी कारबाहीको (legal proceedings) समयमा पर्याप्त संरक्षण गर्नुपर्ने समूहभित्र परेको छ । सन् २००५ मा यातना विश्वको समिति (committee against torture) ले नेपाललाई साक्षी तथा अन्य व्यक्तिहरू जसले यातना तथा दुर्व्यवहारसम्बन्धी घटनाको जानकारी गराउँछ त्यस्तो जानकारी दिने व्यक्ति तथा साक्षीहरूलाई संरक्षण दिनपर्ने भनी सङ्घाव पेश गरेको छ ।

चिकित्सक परीक्षण

दफा १४ बमोजिम थुनामा रहेको पीडितले उज्जुरी दिएको तीन दिनभित्रमा स्वास्थ्य परीक्षण गराइनु पर्दछ भनी उल्लेख गरिएको छ । नेपालमा धेरै पीडितलाई हिरासतमा नलिई वा केही समय हिरासतमा राखी यातना तथा दर्व्यवहार गरी छोडिने गरेको भन्ने प्रतिवेदनहरू

आएका छन् । तसर्थ हिरासतमा नभएका व्यक्तिलाई समेत स्वास्थ्य परीक्षणको लागि व्यवस्था गरिनुपर्दछ । अदालतलाई यातना भएको पर्याप्त शंका लागेमा स्वास्थ्य परीक्षणको लागि आदेश दिन सक्ने अधिकार विधेयकमा उल्लेख गर्नुपर्दछ । यो दफा बमोजिम सरकारी चिकित्सकले मात्र स्वास्थ्य परीक्षण गर्नेछन् । जबकि अन्तर्राष्ट्रिय मान्यता र इस्तानबुल प्रोटोकलले समेत स्वतन्त्र चिकित्सकमा जोड दिएका छन् । यसो गर्दा तिनीहरूको प्रहरीसँग हुनसक्ने मतभेद नियन्त्रित हुनेछ । अन्य एशियाली मुलुकहरू (जस्तै श्रीलंका तथा किलिपिन्स) मा यातना दिने कार्यलाई अपराधीकरण गरेतापनि ती देशहरूमा स्वतन्त्र चिकित्सक तथा विधि-विज्ञान (forensic) परीक्षणहरू समस्याको रूपमा रहेको अनुभव गरिएको छ । तसर्थ यस विधेयकमा स्वतन्त्र चिकित्सक परीक्षण र पीडितलाई पहिलो चिकित्सकको राय सन्तोषजनक नलागेको खण्डमा दोस्रो रायको लागि पुनरावेदन गर्न पाउने अधिकारको व्यवस्था गरिनपर्दछ ।

दफा २३ मा यातना तथा दुर्व्वहारवाट पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गर्ने तथा अधिकतम ८५ लाखसम्मको क्षतिपूर्ति रकम हुने भनी उल्लेख गरिएको छ। परिपुरण (reparation) को सिद्धान्त बमोजिम यसका चार तत्व हुँचाएँ, जस्तो- क्षतिपूर्ति (compensation), पुनर्स्थापना (rehabilitation), सन्तुष्टि (satisfaction) तथा नदोहोयाउने प्रत्याभूति (non repetition)। यी तत्वहरू यातनाविस्तृद्धको महासंचिको धारा १४ तथा अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानूनको उल्लंघनमा पीडितलाई क्षतिपूर्ति सम्बन्धी अधिकारसम्बन्धी आधारभत सिद्धान्तहरू तथा निर्देशकाहरूमा उल्लेख गरिएको छ।


दफ्तर १४(२)मा पीडितलाई आवश्यकता वरमोजिम किजिसियनद्वारा स्वास्थ्य परीक्षण गराउने सम्बन्धी प्रावधान उल्लेख गरिएको छ । पुनर्स्थापनासम्बन्धी व्यवस्था विधेयकमा उठाइएको छैन । विधेयकमा पूर्ण रूपमा विशेष चिकित्सक तथा मनोवैज्ञानिक परीक्षण लगायत कानूनी तथा सामाजिक सेवाहरू सामेल गराइनुपर्दछ । विधेयकमा पीडितलाई पुनर्स्थापना केन्द्रमा निःशुल्क सेवा प्राप्त गर्नको लागि कुनै पनि रोकावट तथा भेदभाव गर्ने छैन भनी उल्लेख गरिनुपर्दछ ।

पीडितल दिएको निवेदनको आधारमा क्षतिपूर्ति कार्यान्वयनसम्बन्धी व्यवस्था दफा २४ मा उल्लेख गरिएको छ। यद्यपि राज्यले अदालतको आदेश बमोजिम क्षतिपूर्ति दिनुपर्ने जिम्मेवारी हुन्छ र पीडितले क्षतिपूर्ति माग गर्ने सम्बन्धमा थप व्यवस्था गर्नु जरुरी छैन। विद्यमान प्रावधानको भाषामा जिल्ला अदालतको पत्राचार बमोजिम प्रमुख जिल्ला अधिकारीले पीडितलाई क्षतिपूर्ति दिने निर्णय गर्न सक्ते व्यवस्था सँगे पीडितलाई उत्तर क्षतिपूर्ति तत्काल उपलब्ध गराउने करा उल्लेख गरिन्दछ।

दफा ३४ माला फुटो उजुरी गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना गरिनेछ भनी उल्लेख गरिएको छ । यस्तो व्यवस्थाले पीडितलाई सार्वजनिक अधिकारीहरू विरुद्ध महा गर्न समेत हतोत्साहित (discourage) गर्दछ । विशेषगरी दमनकारी व्यवस्था भएको अवस्थामा यो प्रावधानको दुरुपयोग हुन सक्छ । कुनै पनि उजुरीले राज्यलाई सार्वजनिक अधिकारीहरू विरुद्ध अनुसन्धान चलाउन अवसर प्रदान गर्दछ र राज्यविरुद्ध यातनासम्बन्धी घेरे छुटा उजुरी पनि सक्छन् भन्ने विषयमा चिन्ता लिनहुँदैन । तसर्थ यो प्रावधान हटाइनपर्दछ ।

\*अधिवक्ता हरि फुलालदारा नेपाल कम्पनीटद्युसन का फाउण्डेशन का लागि तयार गरिएको थो अनुसन्धान तथा सञ्चालन प्रबलाई महिला, जनजाति, दलित, मधेशी, पूर्वा तथा सम्बन्धित क्षेत्रका अन्य दबाव समूहहरूको इनपुटका आधारमा अनितम रूप त्रिईको छ । यस सम्बन्धमा थो फाउण्डेशन शोभाकर बुढालोकी, चरण प्रसादी, दुर्गा सोब, जीवन पर रियर, निरस्या यादव, सम्बन्ध लिम्खु, भरतराज गोत्याम, विश्व अधिकारी, फुर्सा तामाङ, बालुवाम गिरी, उदय सापेक्षा, ओ.पी.सेन तुङ्करी, भीम प्रकाश औती लायगात अधिवक्ता अधिकारी तथा डा. विपिन अधिकारी, बाप्ते अमार राम गाउड।

यो अध्ययन एशिया फाउन्डेशनको सहयोगमा गरिएको हो तर यसमा व्यक्त विचारहरू सम्बद्ध लेखकका हुन् । तिनले फाउन्डेशनको विचार र दृष्टिकोणलाई प्रतिनिधित्व गर्दैन् ।



# कक्षामा स्कूल-इन्स्पेक्टर !

**अ**धिला अंकहरूमा मैले दरबार स्कूलका बडाली शिक्षकहरूवारे मात्र लेखें, अरूको त्यहाँ बढी उल्लेख भएन् । यो अंकमा चाहिं हामी नेपाली शिक्षकहरूलाई सम्झूँ पहिले दुई जनालाई । यी दुई 'बाजेहरू'को कुरा चलाउंदा अर्का एकजना ठूला मान्छेको नाम मैले उल्लेख गर्नुपर्ने हुन्छ । र, त्यसो गर्दा यो लेखेको पनि गरिमा बढ्दा भन्ने मेरो स्वार्थ हो ।

तर, यहाँनिर म नयाँ क्यै नलेखेर २०४० सालमा आफैले लेखेको कुरा उद्धृत गर्दैछु । मैले त्यतिवेला 'विसेंको सम्फेको'मा लेखेको थिएँ:

"यतिका प्रोफेसरले पढाए हामीलाई दरबार स्कूलमा तर प्रोफेसर नभएका एकजनाको तुलनामा अरू फिका लाग्छन् । तीर्थप्रसाद बाजेले पढाएको संस्कृत र नेपाली जस्तो राम्रो बुझिने अरू कसैले पढाएको पनि लार्गेन्थ्यो । के जादू यियो उनको पढाउने तरिकामा- एकचोटि भनिदिएपछि पुरथ्यो ।

मलाई मात्र होइन अरूले पनि त्यसै भन्दा रहेछन् । स्कूल-इन्स्पेक्टरले पनि उनको तारिफ गरेर लेखेर गएछन् । इन्स्पेक्टरले देवीप्रसाद बाजेको पढाइको तरिका ठीक छैन भन्ने पनि लेखेर गएछन् । देवीप्रसाद बाजे रिसले आगो ! 'त्यो फलानो आफूलाई त्यस्तो जान्ने भन्छ ?' भने रे बाजेले । किन नभन्न ? त्यो स्कूल-इन्स्पेक्टर पैले उनकै चेलो भइसकेको रहेछ रे यही दरबार स्कूलमा !

इन्स्पेक्टर आएको दिन राम्री सम्झन्छु म किनभने त्यसअधि हामीले स्कूल इन्स्पेक्टर भन्ने नामै सुनेका थिएँनौ । नयाँ पद सृष्टि भएको थियो त्यो । त्यसैले इन्स्पेक्टर भन्ने वस्तु हाम्रो कौतुहलको विषय भएको थियो । हामीलाई खबरदार गरिएको थियो- इन्स्पेक्टर आएको बेला हल्लाखल्ला नगर्नू, चुपचाप टिचरले पढाएको ध्यान दिएर सुनू, नोट गर्नू- इत्यादि । टिचरले पनि इन्स्पेक्टर कलासमा पसेको नदियेको जस्तो गरी पढाउदै जानू भनिएको रहेछ । हाम्रो कलासमा दुई चोटि आए इन्स्पेक्टरसाहेब, एक पटक तीर्थप्रसाद बाजेले संस्कृत पढाइराखेको बेला, अर्को पटक देवीप्रसाद बाजेको इङ्गिलिश पोयट्रीको कलासमा । सेकेन्ड कलासमा थियौ हामी शायद । इन्स्पेक्टरसाहेब एउटा कापी लिएर भित्र पसे । हामीहरूकै बेन्चतिर खाली ठाउँमा बसेर सुन्न थाले । नोट लिन थाले । विद्यार्थीले जस्तै ! पन्थ मिनेटपछि उठेर गए । अरू कलासमा पनि त्यस्तै भयो होला- थाहा छैन । दुई दिनसम्म यो चल्यो । अनि इन्स्पेक्टर अध्याय सकियो । मैले सम्झेको यति डिटेलमा किनभने मेरो र इन्स्पेक्टरको राय मिलेछु । इन्स्पेक्टरले भनेकै जस्तो मलाई एउटा बाजेले पढाएको मन पर्थ्ये, अर्का बाजेले पढाएको मन पर्दैनथ्यो ।

ए ! ती इन्स्पेक्टरसाहेबको नाम ? सूर्यप्रसाद (उपाध्याय) । द



रानीपोखरी र दरबार हाईस्कूलको वि.सं. १९६० को दशकको दृश्य । दरबार स्कूलको बायाँ अर्थात् दक्षिणतर्फ मजलीस घरको अलगाए भवन जुन अहिले स्कूलकै अंगको रूपमा जोडिएको देखिन्छ ।

वर्षपछि नेपालको गृहमन्त्री भए उनी । दरबार स्कूल करित भारयमानी !” (पृष्ठ द७-द८)

'विसेंको सम्फेको' मा मैले यति मात्र लेखेको रहेछु, ३० वर्ष पहिले । त्यसबेला यी तीनैजना जीवित हुनुहुन्थ्यो र धेरैले उहाँहरूलाई चिन्ने पनि । अब उहाँहरू हुनुहुन्न र उहाँहरूलाई चिन्ने मान्छे पनि कम छन् । त्यसै हुँदा मैले उहाँहरूको परिचय थप अलिकति दिनै पर्दछ । पैले, देवीप्रसाद बाजे । उहाँको शुद्ध नाम हो पं. देवीप्रसाद रिमाल । उपत्यकाको प्रसिद्ध रिमाल परिवारका सन्तति हुनुहुन्थ्यो उहाँ । पश्चिम १ नं, फिर्केपाट काशी गाएर 'पटशास्त्री' भै उहाँ प्राचार्य भएर उपत्यका आएका रामदत्तका नाति देवीप्रसाद उनै जस्ता संस्कृतका विद्वान् त हुनुभएन तर संस्कृत र अंग्रेजी दुवै भाषाका राम्रा जाता हुनुहुन्थ्यो भनिन्छ । कलेज स्तरमा पढाउने प्रोफेसर हुनुसक्ने खुबी भएर पनि राणाकालमा किन हो उहाँलाई त्रिचन्द्र कलेजमा स्थान दिइएन, दरबार स्कूलमै थन्काइयो । सात सालपछि भने उहाँले नयाँ खुलेका कलेजहरूमा पनि अंग्रेजी पढाउनुभयो रे ।

त्यसपछि तीर्थप्रसाद बाजे । उहाँका पिता पुर्खा पश्चिमबाट आएर उपत्यकाको पश्चिम भेक फस्कुतिर बसोबास गर्नुहुन्थ्यो रे, पछि न्हैकन्तलामा घर किनेर बस्नुभएको मैले देखेको हुँ । संस्कृतमा काव्यतीर्थ गर्नुभएको थियो रे उहाँले कलकत्ताबाट । काशीको क्वीन्स कलेजका स्नातकहरूको बाहुल्य भएको रानीपोखरी संस्कृत पाठशालामा छिन नसकेर उहाँ माथि दरबार स्कूलपटि संस्कृत पढाउन भर्ना हुनुभएको हो भन्ने । त्यो हामीलाई चासो पर्ने कुरा भएन । हामीलाई त उहाँ अत्यन्त राम्रो गरी नेपाली र संस्कृत पढाउनुहुन्थ्यो । उहाँ दुङ्गाना हुनुहुन्थ्यो भन्ने कुरा मैले दरबार स्कूल छाडेपछि मात्र थाहा

पाएँ। मेरा लागि त उहाँ मेरा 'क्लासफ्रेन्ड' आनन्दप्रसादका पिता हुनु नै बढी महत्त्वको विषय थियो ! त्यसभन्दा पनि बढी उहाँ अत्यन्त सहदृशी र संवेदनशील शिक्षक हुनुहुन्थ्यो । र, साहै सम्झाएर बुकाएर पढाउनुहुन्थ्यो, सोधी सोधी । संस्कृतको व्याकरण जस्तो वस्तुलाई पानी बनाएर पिलाउनुहुन्थ्यो उहाँ हामीहरूलाई । एसएलसीको परीक्षामा मैले संस्कृतमा ७५ र ७६ ल्याउन सकेको पनि उहाँको पढाउने कलाले गर्दा हो भन्ने मलाई लाग्छ । त्यो क्लासमा इन्स्पेक्टर आएको दिन पनि उहाँले हामीलाई त्यसै सोधी सोधी बोध गराएर संस्कृतको व्याकरणको सूत्रहरूको व्याख्या गर्नुभएको थियो भन्ने मलाई सम्झना छ । इन्स्पेक्टरसाहेब पनि त्यसैवाट प्रभावित भएको हुनुपर्छ ।

उता, देवीप्रसाद बाजेले भने त्यस दिन इडलिस पोयट्रीमा डेभिस हो कि कसको हो 'ह्वाट इज दिस लाइफ इफ फुल् अफ केयर वी ह्याब नो टाइम टु स्टाण्ड यान्ड स्टेयर' भन्ने कविता पढाइरहनुभएको थियो ब्यारो । उहाँले एकोहोरो आफैले बोलेर, लेगो तानी तानी पढाउनुभएको थियो । पढाउँदा उहाँ विद्यार्थीसँग दोहोरो कुरा गर्नुहुन्थ्यो । त्यो कुरा सके इन्स्पेक्टरसाहेबलाई मन परेन होला र उहाँले 'नेगेटिभ' टिप्पणी गरेर जानुभयो होला ।

मैले माथि उद्धृत गरेको 'विसंको सम्झेको' मा देवीप्रसाद बाजेले पढाएको मलाई पनि मन पर्दैनथ्यो भनेको कुरा ऐसे विचार गर्दा त्यो मैले 'प्रेजुडिस' या पूर्वधारणा राखेर भनेछु कि भन्ने लाग्न थालेको छ । त्यसको कारण छ । १० वर्ष दरवार स्कूलमा पढ्दा मलाई कान निमोठ्ने जम्मा चारजना शिक्षक मात्र भए । त्यसपछ्ये एकजना देवीप्रसाद बाजे । त्यो पनि मेरो कूनै गल्ती नभैकन, थर्ड हो कि फोर्थ क्लासमा । त्यसैले शायद उहाँलाई म भित्रभित्रै मन पराउन्न थिएँ होला, अनि उहाँले पढाएको पनि मन नपरेको हुनसक्छ । नव

इन्स्पेक्टर आएको दिन राम्ररी सम्झन्छु म किनभने त्यसअघि हामीले स्कूल इन्स्पेक्टर भन्ने नामै सुनेका थिएनौ । नयाँ पद सृष्टि भएको थियो त्यो । त्यसैले इन्स्पेक्टर भन्ने वस्तु हाम्रो कौतुहलको विषय भएको थियो । हामीलाई खबरदार गरिएको थियो- इन्स्पेक्टर आएको बेला हल्लाखल्ला नगर्न चुपचाप टिचरले पढाएको ध्यान दिएर सुन्न, नोट गर्न- इत्यादि ।

कुनै शिक्षकले लेगो तानी तानी पढाउनु नै त दोष हैन नि ! सितै, मलाई किन मन परेन त्यो ? देवीप्रसाद बाजेलाई 'बैनिफिट अफ डाउट' दिन्छु अब म !

त्यसपछि स्कूल इन्स्पेक्टर सूर्यप्रसाद । उहाँको नामसित हामीलाई चासो हुने कुरो भएन । न उहाँ संस्कृतका ठूला विद्वान् छिविलाल 'सूरी' का नाति भएकोसँग मतलब थियो । न त्यसपछि चाँडै नै राजनीतिमा लागेर उहाँ नेपाली काग्रेसका नेता भएको हामीले बुझेका थियौं । अङ पछि उहाँ काग्रेसको मन्त्रीमण्डलमा पसरे गृहमन्त्री समेत भएको कुरा त अङ भविष्यको गर्भमै थियो !

देवीप्रसाद र तीर्थप्रसाद बाजेहरूले पनि सात सालपछि दरबार स्कूल छाइनुभयो रे । देवीप्रसाद प्रशासनमा छिरेर बडाहाकिम हुनुभयो रे । तीर्थप्रसाद कलेजहरूमा पढाउन लाग्नुभयो रे । यी मैले पछि सुनेका कुरा हुन् । यति !

**गुर्जान्थ राष्ट्रको हरेक कुनामा...  
नेपाल एफएम नेटवर्क**

**NEPAL FM 91.8**

Socially Inclusive Radio of New Nepal

तपाईं जहाँ भए पनि नेपाल उफ उम

National Radio of Nepal

विस्तृत जानकारीका लागि : नेपाल एफ.एम. ९१.८, रविभवन, काठमाडौं  
फोन: ४२८९९९९, ४२८९९९३, ईमेल : [radio@nfm.com.np](mailto:radio@nfm.com.np)

[www.nfm.com.np](http://www.nfm.com.np)



# श्रीपञ्चमीको अवसरमा विद्या र अक्षरका कुरा

रूपयौवना सम्पन्ना विशालकुल सम्भवा ।  
विद्याहीना नशोभन्ते निर्गन्धा इव किंशुकाः ॥

रूप र यौवनले सम्पन्न, राम्रोमा अति राम्रो र उच्चकुलमा जन्मेको भए तापनि यदि तिनमा विद्या छैन भने त्यस्ता व्यक्ति समाजमा शोभायमान हुँदैनन्; अरूको माझमा आदर पाउँदैनन्; किनभने विवेकी प्राणी मान्छेको सुगन्ध भनेको विद्या नै हो । विद्या नभएको मान्छे वास्ता नआउने पलाँसको फूल सरी हुन्छ । पलाँसको फूल देखनमा अति राम्रो हुन्छ । बान्की मिलेको । सुगाको चुच्चो जस्तै सलकक घुम्पिएको । राम्रो, चहकिलो सिन्दुरे रंगमा पोतिएको र ढपकक वलेको

यसको शोभाले गर्दा अंग्रेजी भाषामा यस पलाँसलाई जंगलको चिराग ('फ्लेम अफ द फरेष्ट') भनिन्छ । वसन्तको बेला पलाँसको फूलले मध्येश-तराईका वनमा ढपककै फुलेर आफ्नो सौन्दर्यको खुलेर प्रदर्शन गर्दछ तर हाम्रा विद्वान अग्रजहरू त्यसलाई विद्यारहित व्यक्तिसँग तुलना गर्दछन् ।

सबै गुणभन्दा ठूलो गुण पनि विद्या र सबै धनभन्दा ठूलो धन पनि विद्या भन्ने मान्यतामा हामी विद्याकी देवी माता सरस्वतीसँग विद्या मारदछौं र तिनको वन्दना गर्दछौं ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।

हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥

वीणा र पुस्तक धारण गरेकी र हाँसको वाहनमा चढेकी सरस्वती देवीले मलाई दृष्टिगत गर्न र विद्यादान गर्न ।

मलाई मेरा चेत खुलेदेखि यो वन्दना सम्झनामा आइरहन्छ । विशेष गरेर श्रीपञ्चमीको दिन त यही श्लोकलाई स्लेटमा खरीले लेखेर त्यहाँ पटकोण समेत कोरेर फूल अक्षता चढाउदै प्रत्येक वर्ष आराधना गर्दछौं ।

विद्या प्राप्तिको एक प्रमुख आधार अक्षर हो । अक्षरसँग अभ्यस्त हुन त्यसलाई लेख्नु, चिन्नु र उच्चारण गर्नुपछि । विद्याको प्रारम्भ गर्न/गराउन आफ्ना नानीहरूलाई श्रीपञ्चमीको दिन सरस्वती मन्दिर लगेर अक्षर लेखाइन्छ । बालबालिकालाई अब तिमीहरू विद्यार्थी पनि भयो भन्ने हेकका दिलाइन्छ श्रीपञ्चमी/वसन्त पञ्चमीको दिनले । त्यसको यादगार, त्यसको सम्झना सलबलाउन थाल्दछ मेरो स्मृतिपटलमा जब मीनपचासको जाडोले विदा लिन्छ र वसन्तले प्रवैश गर्दछ ।

शायद म पाँच वर्षको थिएँ होला; बुबाले काठमाडौंको टुँडिखेलस्थित महाँकाल मन्दिर चढ्ने खुट्किलाको दायाँतिर रहेको सरस्वती मूर्ति छेउमा लैजानुभएको थियो । म जस्तै अरु पनि नानीहरू त्यहाँ थिए । हामीले पालैपालो देवीको खुडा ढोग्यौ । त्यसपछि देवीको कण्ठ स्पर्श गरेर त्यो हातले आफ्ने कण्ठ पनि स्पर्श गर्यौ । त्यो कर्म तीन तीन पलट दोहोन्यायौ । त्यसपछि बुबाले सरलो चामलका पाँचवटा अक्षता निल्न लगाउनुभो । त्यसलाई चपाउन नहुने । दाँतमा छुवाउन नहुने । निल्न साजिलो भएन । तैपनि निले । अक्षता निलेपछि अक्षर लेख्ने पालो आयो । पहिले बुबाले नै श्रीगणेशाय नमः लेखिदिनुभयो । त्यसपछि हात समाएर मलाई क लेखाउनुभयो । त्यसलाई कपुरी क भन्नी पढें । त्यस दिनपछि म मेरा पिताको पुत्र मात्र नभई विद्यार्थी र



शिष्य पनि बनें। बुबाले एउटा राम्रो स्लेटको पाटी किनिदिनुभयो। त्यसमा काठको राम्रो फ्रेम ठोकिएको थियो। स्लेट हुङ्गाकै मसिनो पैन्सल पनि दिनुभयो।

प्रत्येक दिन विहान 'कपुरी क, मोटो ख, गाईगोडे ग, घरजस्तो घ, नाक थोप्ने ड' ठूलोठूलो स्वरले कराई कराई पढौन थालें। मेरै टोलको एक छिमेकी केटो काठको पाटी 'गोरह' लिएर आउँथ्यो। त्यसमा रातो माटोले लिपेको र त्यसमा खरीले लेखेको हुन्थ्यो "न मो वा गी स्व रा यः"। ऊ त्यही पढैथ्यो, अळ ठूलो आवाज निकालेर। हामीले पढेको बाहिर सडकसम्म सुनिन्थ्यो। सडकमा एउटा अर्को बालक प्रत्येक दिन कै आउँथ्यो र चिच्याउँथ्यो— "नमोवागीस्वराय, मेरो पेटमा भोक लागे"। वागेश्वरीलाई नमन गर्ने त्यस मन्त्रभित्र उसको भोक लुकेको हुन्थ्यो। लुकेको के हुन्थ्यो, बलेको हुन्थ्यो। हामी उसलाई चित्तुरा र भट्टमास दिन्थ्यौ। आज ७० वर्षपछि पनि त्यो आवाज मेरो कानमा ठोकिन्छ र अळै हजारौं नेपाली बालबालिका शिक्षाको अवसरबाट चित्तिर रहेको वास्तविकताले बल्न थाल्दै, मेरो मन पनि। अश्वत्थामालाई लागेको कहिल्यै निको नहुने घाउको पीडाले कै नेपालीलाई गरीबीको पीडाले कहिल्यै किन छोडेन, बुझिनसक्नु छ।

मेरा कखराका ३६ वर्ष उच्चारणका विधि आजभोलि प्रचलनमा छैनन्। वसन्त पञ्चमीको अवसर पारेर सम्झने कोशिश गर्दछु। कृति सही वा कृति गलत होला, त्यो पनि थाहा छैन। क देखि ड सम्म कण्ठ गरेपछि पालो आउँछ- चरीचुच्चे च, दुपहे-छ, डाढु-ज, खुङ्गा छारेको-ऽ र गोरुसिंग-ज। यसरी देवनागरी वर्णमालाका ३६ वर्ष अक्षर चिन्ने र लेख्ने क्रमसँग स्लेट; पाटी र खरी त्यागेर कागज, कलम र मसीको नौलो संसारमा मेरो प्रवेश हुन्छ। बुबा खरिदार हुनुहुन्थ्यो र म खरिदारको छारो। नोकीरिबाट अवकाश पाएपछि बुबा मुद्दा मामिलासम्बन्धी लेखनदास बन्नुभयो। उहाँका अक्षर असाध्यै राम्रा हुन्ये। लोकताको कागज मिलाएर काट्ने र बाँस (निगालो)को कलम ज्यादै राम्रोसँग ताढ्हन सक्ने खुबी थियो। कागजलाई चारकुना मिलाएर काट्नु र अक्षरलाई बायाँ छुङ्काएर लेख्नु भन्ने उहाँको अर्ती दिनदिनै सुन्नुपर्यो। उहाँ कागजलाई घुँडामा आड दिएर लेख्न बस्नुहुन्थ्यो। हामी भने भईमा कुझ्नोले टेकेर विदेशी कापीमा लेख्दथ्यो।

बाँसको कलम र नेपाली कागज अड्डा अदालतमा चल्दथ्यो। हामी अंग्रेजी स्कूलमा पढ्ने विद्यार्थी भने फलामे नीव र नीलो मसीले देशी कागजमा लेख्दथ्यौ। देशी कागज भन्नाले नेपाली हैन, विदेशी भन्ने बुझनुपर्यो। राम्रो अंग्रेजी लेखनलाई प्वाँखको कलम चाहिन्छ भन्नुहुन्थ्यो बुबा। तर, मैले कहिल्यै प्वाँखको कलम देखिनँ। अंग्रेज विद्वानहरूको चित्रमा मसीदानीसँग लामो प्वाँखको कलम सजाएको देख्ना अचम्म लाग्छ। अळ संयुक्त राज्य अमेरिकाको संविधान चराको प्वाँखले लेखेर चराको प्वाँखले नै त्यसमा हस्ताक्षर पनि गरिएको थियो भन्ने सुन्दा इनै अचम्म लाग्छ। त्यो सन् १८६७ अर्थात् आजभन्दा २२६ वर्ष पुरानो कुरा भयो। अमेरिकामा प्वाँखको कलमले लेख्ने प्रचलन हराएको सयौं वर्ष भयो होला तर बाँसको कलम हाम्रो अड्डा अदालतबाट बिलाएको ५० वर्ष पनि पुरेको छैन। कलमको इतिहास होस् वा इतिहासको कलम- त्यसलाई केलाइ हेर्दा प्राचीन मिश्रमा ५००० वर्ष पहिलेदेखि विरुद्धाको मसिनो खोको डाँठलाई चोसो ताढ्हेर कलमको रूपमा प्रयोग गरेबाट प्रारम्भ भएको इतिहासको सबैभन्दा पछिल्लो कालसम्म विरुद्धाकै डाँठ (निगालो)बाट बनेको कलम प्रचलनमा रहेको थोरै देशमध्ये नेपाल पनि एक हो।



**विद्या अभ्यासबाट प्राप्त हुन्छ। अध्ययनबाट प्राप्त हुन्छ। स्मरणबाट प्राप्त हुन्छ। मिहिनेतबाट प्राप्त हुन्छ। विद्याप्रति आस्था जगाउने दिनको रूपमा सबै विद्यार्थीहरू श्रीपञ्चमीलाई नमन गर्दछन्। सबै नेपालीलाई यो पावन पर्वले नयाँ ज्ञान र हंस विवेक प्रदान गर्न भन्ने शुभकामना।**

अदालती कामकाजमा बाँसको कलमलाई सबैभन्दा पछिका दिनसम्म जीवन्त राख्ने हाम्है मुलुक हुनुपर्छ। त्यसो भए तापनि मेरो स्कूले जीवनमा वि.सं. २००१ देखि २०१० सम्म मैले नीब र होल्डरलाई मसीमा चोपेरै काम चलाएँ। २००७ सालपछि मलाई फाउन्टेन पेन पनि प्राप्त भयो। पार्कर फाउन्टेन पेन र पार्कर मसी मेरो मनपर्ने सामग्री बनिरह्यो। २०१७ सालपछि मात्र मैले डटपेन समात्न पाएँ। आजभोलि विभिन्न थरीका डटपेन, बल प्वाइन्ट पेन, रोलर वल पेन, फेल्ट पेन आदि बजारभरी छेलोखेलो छ। तर श्रीपञ्चमीको दिन भन्ने मेरो पुरानो उही स्लेटमा खरीले अक्षर कोदैछु। पटकोण बनाउदैछु। सरस्वती वन्दना गर्दैछु।

सरस्वती वन्दना मेरो घरको एक नित्यकर्मकै रूपमा रहिआएको छ। बितेका ५ वर्षदेखि म १०० वर्ष उमेर टेकेकी मेरी आमालाई सरस्वती वन्दनाको पाठ सौदैछु। सरस्वती मया दृष्टावाट शुरू गरेर ब्रह्मरूपा सरस्वतीसम्म उहाँ पाठ सुनाउनुहुन्छ। अड्केको ठाउँमा म सम्झाइदैन्छ। विद्याकी देवी सरस्वती उही छिन, श्वेत पद आसीन, शुभ्रहसं वाहिनी, तुपारधवलकान्ति, शुभ्रवसना, स्कटिकमलाद्यारिणी, वीणामण्डितकरा, श्रुतिहस्ता ती भगवतीको प्रार्थना गर्दछौ। फरक यति मात्र कि, पहिले आमाले मसँग पाठ सुन्नुहुन्थ्यो। अहिले म आमासँग पाठ सुन्दूँछु।

विद्याको कुनै उमेर हुँदैन। न लिङ्ग हुन्छ, न जाति, न धर्म। सम्पूर्ण मानव जातिको लागि यो नित्यतत्व हो र यो 'शाश्वत छ। विद्या अभ्यासबाट प्राप्त हुन्छ। अध्ययनबाट प्राप्त हुन्छ। स्मरणबाट प्राप्त हुन्छ। मिहिनेतबाट प्राप्त हुन्छ। विद्याप्रति आस्था जगाउने दिनको रूपमा सबै विद्यार्थीहरू श्रीपञ्चमीलाई नमन गर्दछन्। सबै नेपालीलाई यो पावन पर्वले नयाँ ज्ञान र हंस विवेक प्रदान गर्न भन्ने शुभकामना। ■

# हामीलाई चाहिएको विकासको दार्शनिक पक्ष

## ■ यामबहादुर किसान

'विकास' भन्ने वित्तकै भौतिक वस्तु वा संरचनाको निर्माणलाई बुझ्ने गरिन्छ। तर विकास भनेको त्यति मात्र होइन, अन्तरवस्तुका आधारमा विकासका धैरै रूप र पक्ष हुन्छन्। जस्तो: विकास भौतिक र अभौतिक हुन्छ। सकारात्मक र नकारात्मक हुन्छ। देखिने र नदेखिने हुन्छ। शारीरिक र मानसिक हुन्छ। परिवर्तनकारी र विनासकारी हुन्छ। सुन्दर र कुरुप हुन्छ। तर यो अबोधगम्य भने हुँदैन। यो पदार्थको नियमित प्रक्रिया, गतिशीलता, अन्तरविरोध, अन्तरकिया र त्यसबाट निर्माण हुने चेतना भन्दा पर हुँदैन।

त्यसैले विकास पृथ्वीमा करोडौ वर्षदिखि अस्तित्वमा रहेका भौतिक पदार्थको व्यवस्थीकरण, सौन्दर्यकरण र प्रयोग तथा उपभोग/उपयोग हो। यो पदार्थको गति र सोको परिणामस्वरूप उत्पन्न शक्ति वा चेतनाको पहिचान र उपयोग हो। समग्रमा भौतिक विकास भनेको विश्व ब्रह्माण्डमा रहे-भएका पदार्थहरूको उचित उपयोग हो। तर त्यो उपयोगका निमित उच्चस्तरको चेतनाको आवश्यकता पर्दछ र चेतना मानव मस्तिष्क (अति सुसंगठित पदार्थ) को परिणाम वा विशेषता हो। त्यस्तो चेतना मस्तिष्कको भौतिक कोशिकाहरूमा निरन्तर भइरहने शारीरिक क्रियाकलापबाट उत्पन्न हुन्छ। मस्तिष्कमा हुने सकारात्मक वा नकारात्मक क्रियाकलापले मानिसको चिन्तन प्रक्रियामा पनि सकारात्मक वा नकारात्मक असर पर्दछ भने त्यस पदार्थमा भौतिक क्षति हुनासाथ मानिस चेतनशून्य (कोमा) अवस्थामा पुग्छ। त्यसैगरी निष्क्रिय वा अपर्याप्त चिन्तन प्रक्रियाबाट मानिसले चाहेको भौतिक विकासमा नकारात्मक असर पर्दछ। जसले मस्तिष्कलाई बढी सक्रिय र चिन्तन प्रक्रियालाई उन्नत बनाउँछ उसैले विभिन्न किसिमको आविष्कार, वस्तुहरूमा सुन्दरता (डेकोरेशन), विकास र सोको उपयोग गर्न सक्छ। तर मस्तिष्कमा सकारात्मक र नकारात्मक असर पर्नुमा विभिन्न बाहिरी तथा शारीरिक तत्वहरूको अहम भूमिका रहन्छ। त्यसैले विकास तब मात्र सम्भव हुन्छ जितेवेला बाहिरी भौतिक पदार्थको सुव्यवस्थीकरणमा मानव मस्तिष्कको पदार्थले स्वाभाविक प्रक्रिया सञ्चालन गर्दछ। बाहिरी भौतिक विकासलाई स्वीकार गर्दछ र स्वामित्व ग्रहण गर्दछ। त्यसैले विकासलाई पदार्थ र चेतनाको एकीकृत सहकार्यको परिणाम मान्न सकिन्छ।

पदार्थमा प्राकृतिक रूपमा हुने नियमित प्रक्रियालाई कीतिपयले विकासको अर्थमा बुझ्ने गर्दछन्। जस्तो; पानीबाट वरफ वा वाफ बन्ने प्रक्रिया; कार्बनबाट हीरा बन्ने प्रक्रिया; गुलाफको बोटबाट

फूल फुल्ने प्रक्रिया; मानिसको शुक्रकीट तथा डिम्बको सम्मिश्रणबाट बनेको एक कोषीय भूणबाट बच्चा बन्ने प्रक्रिया र मकैको गेडाबाट बोट बन्ने प्रक्रियालाई पनि विकास भन्ने गरिन्छ। तर त्यो विकास होइन। त्यो त वस्तुमा रहेको सार अनुसार रूपमा आएको परिवर्तन मात्र हो। परिमाणबाट गुणमा भएको परिवर्तन मात्र हो। पदार्थभित्रका नकारको नकार मात्र हो। प्रकृतिको नियम तथा पदार्थभित्रको कणहरूको गति र शक्तिको परिणामलाई बुज्न नसक्दाको परिणाम मात्र हो। त्यसैले पदार्थको स्वाभाविक प्रक्रियाद्वारा निर्मित परिवर्तन विकास होइन। केवल परिवर्तन मात्र हो। पुरानैको निरन्तरता हो। त्यसमा पदार्थको स्व-प्रक्रिया मात्र भएको हुन्छ, चेतनासँग सहकार्य भएको हुँदैन।

भौतिक पदार्थ र मानिसको बौद्धिक/सौन्दर्य चेतनाको एकीकृत सहकार्य र अन्योन्याश्रित सम्बन्धको परिमाण मात्र विकास हो। विकासमा पदार्थको पहिलो भूमिका र चेतना/बौद्धिकताको दोस्रो भूमिका रहेको हुन्छ। पदार्थले मस्तिष्क (जो आफैमा अति सुसंगठित चेतना निर्माण गर्ने पदार्थ हो) मा पार्ने प्रभावले थप चिन्तन तथा चेतनाको निर्माण र चेतनाले पदार्थको रूप, रंग, आकार, प्रकार र सुन्दरतामा खेल्ने भूमिकाको परिमाण नै विकास हो। प्रसिद्ध रसियन भौतिकवादी दार्शनिक प्लेखानोभन्ते भनेका छन्, "संसारमा वस्तु पहिलो र सुन्दरता दोस्रो हो।" उदाहरणको रूपमा हालका अत्याधुनिक जेट प्लेनहरू राइट दाजुभाइले आविष्कार गरेको हवाइजहाज (वस्तु) मा थपिएको सुन्दरता मात्र हो। हालको फलामे हलो वा ट्याक्टर आदिम हुँगे वा काठे हलोको सुन्दर रूप मात्र हो। ती वस्तुले चेतनामा पारेको प्रभाव र चेतनाले वस्तुमा ल्याएको सुधारको परिणाम हो।

विकास भौतिक पदार्थ/वस्तु र त्यसैले निर्माण गरेको मानवीय चेतनाको परिणाम भएकाले यी दुईको बीचमा तादाम्यता हुन जरूरी हुन्छ। त्यसो भएमा मात्र विकास वास्तविक विकास हुन सक्छ। दिगो, टिकाउ, सुन्दर र गुणस्तरीय हुन सक्छ। होइन भने विकास नेपालका सडकहरूको जस्तो हालतमा हुन्छ। कमिसनको लोभमा थोरै बजेटमा सडक निर्माण गर्न लगाउने भ्रष्ट राजनीतिज्ञ र घुसखोर कर्मचारीतन्त्र; दुई दिन पनि नटिक्ने गरी कालोपत्रे गर्ने ठेकेदार (विकास निर्माणकर्ता) र कालोपत्रे गरेको भोलिपल्टै उपिक्दा पनि चुपचाप बस्ने उपभोक्ता (जनता) का कारण नेपालमा विकास भनेको वीरबलको खिचडी जस्तै हुने गरेको छ। कालोपत्रे गरिनसक्दै उपिक्ने सडक; कालोपत्रे गरेको

भोलिपल्टै भत्काउन उद्यत खानेपानी, ढल विभाग, विद्युत प्राधिकरण र नेपाल टेलिकम; उद्घाटन गर्न नपाई भत्कने पुल र भवनहरू; गाउँमा पानी नपुग्दै काटिने पानीका पाइपहरू र खेतमा पानी नपुग्दै फूटने/फुटाइने कुला तथा नहरहरू; गुणस्तरहीन खाद्य तथा औषधिको उत्पादन र गुणस्तरहीन सेवा नै नेपाली विशेषताका विकास हुन्। र, यिनै विकास नाउँका विडम्बना पनि हुन्।

नेपालमा दिगो र गुणस्तरीय विकास कसैलाई चाहिएको छैन। राजनीतिक नेतृत्वलाई विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि विकासले चेतनामा प्रभाव पार्दछ र चेतनाले भए प्रत्यक्ष नेतृत्वलाई अस्वीकार गर्दछ। कर्मचारीलाई पनि विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि दिगो विकासले आगामी घुसको परिमाणमा घाटा पार्दछ। ठेकेदारलाई विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि विकासले आगामी ठेकको परिमाण घटाउँछ। जनता र उपभोक्तालाई विकास चाहिएको छैन; किनभने ऊ बुझदछ कि विकास भनेको राज्यको सम्पति र दायित्वको विषय हो। उसको होइन। ऊ सोच्छ, आफू हिलोमा हिङ्डनु परेर के भो त आफ्नो सडक भत्केको होइन क्यारे, राज्यको सडक भत्केको हो; आफ्नो घरमा पानी नआएर के भो त आफ्नो पाइप काटिएको होइन, राज्यकै काटिएको हो। राजनीतिक नेतृत्वदेखि प्रत्येक नागरिकहरूमा जबसम्म विकास भनेको राज्यको मात्रै दायित्वको विषय हो र राज्य भनेको माकुराका बच्चाहरूले जस्तै चुसेर क्षत-विक्षत गर्ने वस्तु हो भने चिन्तन रहन्छ, तबसम्म नेपालमा दिगो, टिकाउ, सुन्दर र गुणस्तरीय विकासको परिकल्पना गर्न सकिन्दैन।

राज्यकै मन्त्रालय र विभागका तौरतरिका हेरौँ: एउटा विभागले विकास निर्माण गरिभ्याएको छैन, अर्को विभाग भोलिपल्टै गैंती-बेल्चा लिएर भत्काउनलाई तम्तयार भइसकेको हुन्छ। नेता र कर्मचारीहरूको तौरतरिका हेरौँ: यो वर्ष जुन आयोजनालाई ठेकका दिन भ्याइएकै छैन, अर्को वर्षका लागि सोही आयोजनालाई बजेट छुट्याउने र ठेकका दिने तयारी शुरू भइसकेको हुन्छ। ठेकेदार निर्माणकर्तालाई हेरौँ: बनिनसक्दै भत्कने संरचना निर्माण गर्न सधै उद्यत देखिन्छ।

**जबसम्म नेपालका प्रत्येक व्यक्ति व्यक्तिमा विकास मेरो देशको लागि हो; मेरा छिमेकी र आफन्तहरूको लागि हो र मेरो आफै लागि पनि हो भन्ने चेतनाको विकास हुँदैन, तबसम्म नेपालमा अहिले भइरहेको जस्तो ढूँटुवा विकास मात्र भइरहन्छ। त्यसैले यो खाले चेतनाको विकास कसरी गराउने र कसले गराउने भन्ने विषयको विकास नै तत्काल गर्नुपर्ने पहिलो विकास हो।**

नागरिकहरूको रंगढंग हेरौँ: पाइपवाट घरमा पानी नपुग्दै काट्न तयार भइसकेको हुन्छ।


यही हो आजको नेपाली विकासको मोडेल। यहाँ वर्षौदेखि यस्तै भइरहेको छ। यो देखेभोगेकै कुरा भयो। नदेखेको हेर्ने कि? यो त रूप भयो, सारतिर घोलिने कि? यो परिणाम भयो, कारणहरू खोज्ने कि? यो त वास्तविकता हो, सम्भाव्यता केलाउने कि? यो त समग्र भयो, अंशमा प्रवेश गर्ने कि? यसलाई सारमा बुझा, कारणहरू खोज्दा, सम्भाव्यता केलाउँदा र अंशमा प्रवेश गर्दा एउटै निष्कर्षमा पुगिन्छ, त्यो भनेको विकासमा पश्चात्य र चेतनाको एकीकृत सहकार्य र तादाम्यताको अभाव हुनु नै हो।

त्यसैले जबसम्म नेपालका प्रत्येक व्यक्ति व्यक्तिमा विकास मेरो देशको लागि हो; मेरा छिमेकी र आफन्तहरूको लागि हो र मेरो आफै लागि पनि हो भन्ने चेतनाको विकास हुँदैन, तबसम्म नेपालमा अहिले भइरहेको जस्तो ढूँटुवा विकास मात्र भइरहन्छ। त्यसैले यो खाले चेतनाको विकास कसरी गराउने र कसले गराउने भन्ने विषयको विकास नै तत्काल गर्नुपर्ने पहिलो विकास हो।

(अधिकारी, लेखक तथा सामाजिक विज्ञान अनुसन्धानकर्ता हुन्।)


## शिक्षक सेवा आयोगको लागि अति उपयोगी पुस्तकहरू

Most Usable for Teacher Candidates



हरेक स्तरका पुस्तक प्रकाशन तथा वितरणका लागि हामी निरन्तर सहभागी हुनेछौं।

## उत्कृष्ट अङ्क ल्याउनको लागि पढ्नै पर्ने पुस्तकहरू



प्रकाशक/वितरक  
Ratna Sagar Prakashan (P.) Ltd.  
रत्न सागर प्रकाशन (प्रा.) लि.

डिल्लीबजार, काठमाडौं, फोन: ०१-८८३८५३०  
email: [ratnasagarprakashan@gmail.com](mailto:ratnasagarprakashan@gmail.com)  
Website: [www.ratnasagarprakashan.com](http://www.ratnasagarprakashan.com)

# पूर्वाधारमै जोड दिँ

■ शोभाकान्त भा

**हामीलाई चाहिएको या हामीले खोजेको विकास के हो ? कस्तो हो ?**

अरुको उद्यारो परिभाषाद्वारा 'विकास' शब्दलाई नेपालको परिप्रेक्ष्यमा अर्थातुनुभन्दा सोशो र सरल ढंगले भन्ने हो भने गाँस-वास-कपास, रोग-भोक, शोक, निवारण, शिक्षा-स्वास्थ्य र सुरक्षा जस्ता न्यूनतम आधारभूत खाँचोको परिपूर्ति र प्रत्याभूति गर्नु/गराउनु नै विकास हो । विकिसित तथा विकासशील देशसँग तुलना गरेर पिछिएको मुलुक नेपालले 'हवाहवाइ युटोपियन वर्ल्ड'को सपनामा बाँच्नु भन्दा यथार्थको धरातलमा उभिएर आफ्ना भएभरका स्रोत-साधन परिचालन गरी/गराई आवश्यक आवश्यकताको परिपूर्ति गर्नु नै साँचो विकास हो । विकासका दुईओटा साधन स्रोत हुन्छन् : एउटा प्राकृतिक, अर्को मानवीय । प्राकृतिक स्रोत र साधनको सन्दर्भमा जल र वनस्पदाको अपार धनी देशमा पिउने पानीको हाहाकार, कृषि योग्य भूमिमा सिंचाइको अभाव छ । "हरियो बन नेपालको धन" उक्तिमा मात्र सीमित छ । विगत ४० वर्षमा हामीले हाम्रा वनजंगललाई सखाप परिसकेका छौं । विकासका लागि साधन र स्रोत भए तापनि हामी गरीबीको रेखामुनि बाँच्न वाल्य छौं किनभने विकासका लागि चाहिने पूर्वाधारहरू हामीसँग पर्याप्त मात्रामा छैनन् । हामी अर्काको सहयोग र ऋणमा बाँचिराखेका छौं ।

**विकासका पूर्वाधार हुन्- शिक्षा, स्वास्थ्य, यातायात, संचार, बजार, ऊर्जा, पूँजी शिक्षा:** विकासको मूल शिक्षा हो । १५४७ ई. मा भारत, १५४५ ई. मा चीन र १५५० ई. मा नेपालमा राजनीतिक परिवर्तन हुँदा भारत र चीनभन्दा हामी आर्थिक रूपमा सम्पन्न थियो । हाम्रो जनसंख्या सीमित थियो । तराई अन्नको भण्डार थियो, बन सम्पदा थियो, अपार जलभण्डार थियो तर आज साठी वर्षमा चीनले मानवीय स्रोतको परिचालन गरी अर्थतन्त्रमा विश्वको दोस्रो स्थान ओगटेको छ । भारत विकासशील देशको श्रेणीमा छ र हामी गरीबतम मुलुकको श्रेणीमा छौं । यसका लागि कारकतत्व धेरै छन् । राजनीतिक अस्थिरता मुख्य कारक तत्व भए तापनि २०११, २०१८, २०२८, २०४५, २०५५ मा गठित शिक्षा आयोगका सुकाव र सिफारिसहरू सही कार्यान्वयन नहनु, व्यावसायिक र प्राविधिक शिक्षामा जोड नदिनु, गुणात्मक शिक्षाको सद्वा संख्यात्मक र अनुत्पादक शिक्षामा जोड दिनु रहेको थियो । शिक्षाको राष्ट्रिय उद्देश्य र लक्ष्य (हाम्रा शिक्षाविद्वरू उद्देश्य र लक्ष्यमा फरक छुट्याउदैनन्)। उद्देश्य भनेको (Aims & objectives) बालकको सर्वाङ्गीण विकाससँग सम्बन्धित व्यक्तिगत एवम् सामूहिक उद्देश्यसँग सम्बन्धित हुन्छ जबकि राष्ट्रिय योजना आयोगद्वारा 'राष्ट्रका लागि चाहिने जनशक्तिको उत्पादन

गर्नु' शिक्षाको राष्ट्रिय लक्ष्य (Goal) हुनुपर्दछ । त्यस्ता राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि स्पष्ट पारदर्शी शिक्षानीति हुनुपर्दछ, तदनुरुप पार्यकम, पाठ्यपुस्तक, विद्यालय, शिक्षक निरीक्षकको व्यवस्था हुनु पर्दछ । साथै कडाइसाथ अनुगमन र अनुसन्धान हुनुपर्दछ । पुनः प्रजातन्त्र स्थापनापछि हामो शिक्षा प्रणाली अति छाडावादमा परिणत भएको छ । वर्तमान शिक्षा नीति र कार्यक्रम यथाशीघ्र परिवर्तन गरिएन भने सामुदायिक विद्यालय राजनीतिक अखाडामा परिणत भई निजी सोतका विद्यालय व्यापारीकरणका चरमोत्कर्षमा पुगी एउटै देशमा दुई किसिमका नागरिक उत्पादन भई वर्ग संघर्षलाई प्रोत्साहित गर्नेछन् । प्रष्ट भन्ने हो भने २०२८ को रा.शि.प. को योजनाबाट एक वाक्य "पंचायती व्यवस्था अनुकूल नागरिक उत्पादन गर्ने" को सद्वा असल नागरिक उत्पादन गर्ने उद्देश्य कायम गरे त्यसलाई हुने जासम्मको सर्वोत्कृष्ट शिक्षा प्रणाली मान्न सकिन्छ ।

**स्वास्थ्य:** विद्यापछिको सर्वोत्तम धन स्वास्थ्य नै हो । शारीरिक रूपले स्वस्थ र वलिया हुनु नै मानवीय स्रोत-साधन हो । अपाङ्ग, बूढाल, रोगी राष्ट्रका अनुत्पादक बोक्छ हुन् । हुन त २०६६ को जनगणनाले जन्मदर र मृत्युदरमा द्वास देखाएको छ । तापनि पौष्टिक आहारको अभावमा कुपोषण, सरसफाइको अभाव, लामखुट्को टोकाइ र सफा खानेपानीको अभावले विभिन्न किसिमका रोग लाग्ने गरेका छन् । प्रति बीस/पञ्चीस हजारमा एउटा डाक्टर उपलब्ध छ । अर्थात् स्वास्थ्यको अवस्था चिन्ताजनक नै छ । नयाँ युगका नयाँ-नयाँ रोग पनि नेपालमा बढिरहेछन् ।

**यातायात:** विकासका पूर्वाधारमध्ये यातायात महत्वपूर्ण हो । प्राकृतिक बनोटका आधारमा तराईको समतल भू-भाग बाहेक पहाड र हिमालका क्षेत्र विकट क्षेत्र हुन्, जहाँ सडक यातायात पुऱ्याउन प्राविधिक र पूँजीको अभावमा बहुतै मुश्किल छ । हवाइ यातायात महँगो छ । रोपवे पनि सम्भव छैन । त्यसैले हुम्ला, जुम्ला, मुगु मुस्ताङका स्याउ काठमाडौं तथा तराईसम्म पुऱ्याउनु काशिमरको स्याउ भन्दा महँगो सावित भइराखेको छ । त्यसै तराईको खाद्यान्न हिमाल पहाडसम्म पुऱ्याउनु ज्यादै महँगो पर्दछ । आफै देशका उत्पादित वस्तु एक-अर्को ठाउँमा पुऱ्याउन ज्यादै कठिन सावित भइरहेछ ।

**संचार:** यो संचारको युग हो । टेलिफोन, मोबाइल, फ्याक्स, ईमेल, वेबसाइट, फेसबुक आदिले संसारलाई साँध्यो बनाइदिएका छन् । नेपालमा संचार क्षेत्रमा तुलनात्मक हिसाबले सन्तोषजनक विकास भएको छ ।

**ऊर्जा:** पानी, कोइला, ग्यास, पेट्रोल, डिजल, सौर्य, वायु आदि । जलभण्डार सम्पदा सन्दर्भमा ब्राजिल पछि हामी विश्वमा दोस्रो

स्थानमा छौं तर अफसोस हामी शुद्ध पानी खान पाइरहेका छैनौं । हामीसँग कोशी, गण्डकी, कर्णली जस्ता हिमनदीमा पानी प्रशस्त छ तर त्यो सबै खेर गइरहेछ । बीस वर्ष वितिसब्दा मेलम्चीको पानी उपत्यकावासीले पाउन सकेका छैनन् । भारत र चीनसँग मैत्रीपूर्ण ढंगमा साझा सम्झौता गरेर विद्युत उत्पादनद्वारा नेपाललाई स्वीटजरल्याण्ड बनाउने सफना विपनामा परिणत गर्ने ढृढ इच्छाशक्ति तथा संकल्पको सर्वथा अभाव पाइन्छ ।

**बजार:** उत्पादित बस्तुको निर्यातसँग बजारको सम्बन्ध हून्छ । जडीबुटी हामीसँग प्रशस्त छन् तर ती सबैलाई प्रशोधित गरेर विश्व बजारमा पठाउन असमर्थ र असक्षम छौं । हामी भारतीय बजारमा निर्भर छौं । हामी भू-परिवेष्टि देश अन्तर्गत पर्दछौं । असंलग्न परराष्ट्र नीति, सह-अस्तित्वमा विश्वास गर्ने देशले एकअर्कासँग शान्तिपूर्ण समझदारीमा व्यापार सम्झौता गर्नुपर्दछ ।

**पूँजी:** आजको पूँजीवादी युगमा अर्थको अभावमा केही सम्भव छैन । हालसम्म हामी दातृराष्ट्रको क्लूण सहयोगमा वाँचिरहेका छौं । यस्तो अवस्थामा हाम्रो परनिर्भरता फ्न् फ्न् वृद्धि नै भइरहेको छ । हामीलाई खुशी हुनुपर्ने अवस्था प्रवासी नेपालीहरूले पर्याप्त धनार्जन गरिरहेछन् । नेपाली कानूनमा आवश्यक परिमार्जन गरेर विदेशमा रहेका हाम्रा नेपाली पूँजीलाई नेपालमा आयात गर्न सक्दछौं तथा त्यस पूँजीको सदुपयोग विद्युत उत्पादन, सडक, यातायात, उद्योग, व्यापारमा गरेर चाँडै विकासको बाटोमा अग्रसर हुन सक्दछौं ।

### के भयो भने नेपाल र नेपालीको विकास भएको मान्ने

- शिक्षामा आमूल परिवर्तन अर्थात् अनुत्पादक शिक्षा भन्दा गुणात्मक, उत्पादनशील शिक्षाको विकास अर्थात् व्यावसायिक र प्राविधिक शिक्षामा जोड । राजधानीमा केन्द्रित शिक्षा प्रणालीलाई प्रत्येक जिल्लासँग जोड्ने । जिल्लाको आवश्यकता, सोतसाधन अनुरूप व्यावसायिक र प्राविधिक शिक्षा-शिक्षणको स्थापना हुनुपर्दछ । शिक्षारूपी लगानीलाई प्रक्रियाद्वारा प्रशोधित गरी सीपयुक्त नागरिक उत्पादन गर्नुपर्दछ ।
- स्वस्थ जीवनयापनका लागि सरसफाइदेखि भ्याक्सिन, खोप, टीकाकरण, स्वास्थ्य शिक्षामा जोड । सुविधासम्पन्न क्षेत्रभन्दा दुर्गम क्षेत्रमा डाक्टर र औषधीको उपलब्धतामा जोड दिनुपर्दछ ।
- यातायातका साधन पुग्न नसकेका क्षेत्रलाई यथाशीघ्र जोड्ने प्रयास गर्नु, विशेष रूपमा परिचालन गर्नुपर्दछ ।
- ऊर्जाशक्ति र विकास एकअर्काको पर्याय हो । वर्तमान बाह्र घण्टे लोडसेन्डिबाट पूरा नेपालका औद्योगिक व्यापार व्यवसाय ठप्प भइरहेका छन् । राजनीतिक असमझदारी तथा आफ्नो गोरुको बाहै टक्का नीतिले नेपालमा लगानी गर्ने व्यापारी वर्ग त्रस्त छन् । कमिसनतन्त्र र कमजोर ऐनानियम, फितलो प्रशासन, सुस्त निर्णयले गर्दा लगानीकर्ता नेपालमा आफ्नो पूँजी लगाउन डराइरहेका छन् । जबसम्म हाम्रो जलभण्डारको सही सदुपयोग हुन्नैन तबसम्म विकास भएको मान्नन सकिन्न ।
- उत्पादित बस्तुका लागि बजार व्यवस्थापन हुनु पर्यो । भारत र चीनसँग आपसी विश्वासका आधारमा नयाँ नीतिको अनुसरण गर्नुपर्दछ ।
- प्रवासी नेपालीको धन भित्र्याउने तथा कम व्याजदरमा विश्व बजारबाट ऋण पाउन सक्ने क्षमताको विकास गर्नुपर्दछ ।
- उल्लिखित पूर्वाधार क्षेत्रमा समुचित परिवर्तन, परिमार्जन र प्रवर्द्धन

**विकासका लागि साधन र स्रोत भए**  
**तापनि हामी गरीबीको रेखामुनि बाँच्च**  
**बाध्य छौं किनभने विकासका लागि चाहिने**  
**पूर्वाधारहरू हामीसँग पर्याप्त मात्रामा**  
**छैनन् । हामी अर्काको सहयोग र ऋणमा**  
**बाँचिराखेका छौं ।**

गरी सही समुचित बाटो अवलम्बन गरेमा नेपाल र नेपालीको विकास भएको मान्न सकिन्छ ।

### समता, वातावरण र जलवाय परिवर्तनका विषयलाई आर्थिक वृद्धिसँग कसरी जोड्नै ?

२०२४ सालमा म वी.ए.ड. अध्ययन गर्न काठमाडौं आएको योई । २०२४ को मीनपचास र २०६६ को मीनपचासमा निकै भिन्नता अनुभव गर्दछु । अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि, यातायातको प्रदूषण, उच्चोग्धन्दाको प्रदूषण, रुखविरुद्धाको निर्मम कटाइले वातावरण र जलवायु परिवर्तन भइसकेका छन् । हुन त विश्वव्यापी वार्मिङ्का विषयमा ठूलाठूला सभा-सेमिनार गरी विकसित देशद्वारा कार्बन उत्सर्जन बारे निकै चर्चा भइसकेका छन् । हाम्रो प्रकृतिप्रदत्त ऊर्जा दाउरा बाल्न माथि अनावश्यक विवाद उठाइएका छन् । वातावरण र वायु जल प्रदूषणका लागि अरूलाई दोष दिनुभन्दा हामी स्वयं अपराधी हो । हामीले चारकोसे छाडी विनास गरिसकेका छौं । नेपालका गिटी, बालुवा र दुङ्गाले भारतका विहार, यू.पी.का सडक, भवन बनिराखेका छन्, हाम्रो समस्त तराई क्षेत्र केही वर्षमा अतिवृष्टि, अनावृतिले गर्दा मस्मिमा परिणत हुने छ । हामी केही रकम खातिर आफ्ना अमूल्य प्राकृतिक स्रोतसाधनलाई वेचिराखेका छौं जसलाई कुनै पनि हालतमा आर्थिक वृद्धि मान्न सकिन्न । समता भनेको- कानूनको नजरमा सबै समान हुनु, सबै समान हुनुको अर्थ विधिको शासन हुनु हो । हाल विधिको शासनको प्रत्याभूति भइरहेको छैन । विकास स्थिर राजनीतिक अवस्थामा मात्र सम्भव हुन्छ ।

### नीतिनिर्माणको प्रकृतिमा नागरिकको सहभागिता कसरी सुनिश्चित गर्ने ?

जनताद्वारा संविधान निर्माण त्रिस्टूटी वर्षदेखि पचास पटक सरकार परिवर्तन गर्दा पनि सभव भएन । जनताद्वारा निर्वाचित संविधानसभा पनि विघटन भइसकेको छ । नीतिनिर्माण प्रक्रियामा नागरिकको सहभागिता असफल भइसकेको छ । तसर्थ एक मात्र उपाय जनतामा नागरिको अधिकार/ कर्तव्यका साथै नीतिनिर्माण सम्बन्धमा सुशिक्षित गर्न विद्वत्वर्ग, नागरिक समाज, पत्रकार, पत्रपत्रिका, रेडियो, एफ.एम, टेलिभिजनद्वारा राष्ट्र, राष्ट्रियता अखण्डता, स्वाभिमान रक्षार्थ अगाडि आउनु हो । विशेष भूमिका युवा वर्ग, शिक्षक, कानूनविद् र विद्यार्थीले खेल्नु नै असल नागरिकको धर्म-कर्म हो । सभा, गोपी, अन्तरक्रिया आदिबाट निस्केका उपयोगी विचारलाई देश विकासका लागि उपयोगी बनाउन प्रिन्ट तथा इलेक्ट्रिक मिडियाले ठूलो भूमिका खेल्न सक्दछन् । सम्बन्धित निकायसम्म यी उपयोगी विचार, सुशाव र सिफारिसलाई हामीले पुऱ्याउन सक्नुपर्दछ । साथै बेलाबेलामा घचघच्चाउनुपर्दछ ।

गोडैता-२ सर्लही

# पहिला शिक्षा र संस्कार

## ■ अर्जुनप्रसाद पोखरेल

**वि** काम भनेको उच्च संस्कार प्राप्तिका लागि स्वाभाविक रूपमा भइरहने परिवर्तनकारी कार्य हो। शिक्षाले उच्च संस्कारको खोजी गर्न र सभ्य समाजको मार्ग रोजन सघाउँछ। विकास भनेको जीवन र जगतको निर्माणका तत्व र विचारको सफल समायेजन र व्यवस्थापन कार्य पनि हो। जसमा मान्देको सक्रिय, गतिशील र विवेकपूर्ण सोच र कर्मको खाँचो रहन्छ। धाम, पानी, माटो, हावा र आकाशको दीर्घ र सच्छ अस्तित्व रहने गरी पृथ्वीको आयुको मापोमा हाम्रो कल्याणकारी योजना निर्माण गर्ने गरी शिक्षित, प्रशिक्षित हुने कार्यभित्र साँचो विकास लुकेको हुन्छ। सबै चिजको विज्ञान हुन्छ। विकासको विज्ञान शिक्षा हो। शिक्षाको विज्ञान समाजको समुन्नति हो।

सम, दिगो र सच्चा विकासको लागि हामीसँग रहेको मानवीय क्षमता, प्राकृतिक स्रोतको विविधता, वितरण प्रणालीको पहुँचमा विभेदको अवस्थालाई बुझी 'मेरो कमाइमा सामाजिक लगानीको ठूलो हिस्सा रहेको छ' भन्ने संस्कारको विकास गर्ने शिक्षाले हामीले खोजेको विकासको मार्ग निर्देशन गर्दछ। 'हाम्रो जीवन, राम्रो वातावरण, हाम्रो भविष्य, राम्रो संस्कार' भन्ने वातावरणीय चेतना र जीवोचित विवेक भएको शिक्षाको विकास हामीले खोजेको हो।

उच्च संस्कार दिने शिक्षा वैज्ञानिक, सामाजिक, आर्थिक, वातावरणीय, प्राविधिक, व्यावसायिक र आधुनिक मात्र नभएर नेपाली समेत हुनु पर्यो। के भएमा नेपालीको विकास हुन्छ? विकासको सक्रिय साधन मानव, जसलाई सञ्चालन गर्ने विचारहरू संस्कारगत हुन्छन्। 'मरेर स्वर्ग देख्ने' मान्यताले किचिएका नेपालीहरूलाई गरेर स्वर्ग बनाउने विश्वास शिक्षाको माध्यमले जगायो र राज्यले क्षमता पहिचान पछि गरिखाने क्षेत्र तोकिदियो भने कसो विकास नहोला।

भावी शैक्षिक संरचना १-६ लाई साधारण तह, ७ र ८ द कक्षालाई बालबालिकाको क्षमता र सचिव पहिचान तहमा विकास गरी, दक्ष शिक्षकहरूले दुई वर्षको अनुसन्धानबाट पहिचान गरिएको सचिव र क्षमताको आधारमा ५-१२ को शिक्षालाई ज्ञान, विज्ञान, प्रविधि र व्यावसायिक शिक्षाको जोहो गरी बढीमा दुई वर्षको कार्यक्षेत्रस्तर अनुभवपछि उच्चशिक्षाको मार्ग निर्देशन गरिदिने शिक्षाप्रणालीमा लागियो भने दक्ष कृपकका छोराहरू अदक्ष कृपिकार्य गर्न विदेशिने परिपाटीलाई रोक्न सकिन्छ। दक्ष नागरिक जाऊन, कमाऊन, ल्याऊन् त्यसमा आपत्ति हैन, छैन।

अहिले विजुली बेच्ने कुरा नगरै। हामीलाई चाहिने विजुली बाल्न चाइनासँग र सिंचाइको लागि चाहिने नहर बनाउन भारतसँग



समानता सिद्धान्तको आधारमा लप्पनछप्न नगरी ऋग्न मागौं र विजुली र सिंचाइका व्यावहारिक, पारदर्शक र जनउत्तरदायित्वबोध हुने योजना र परियोजनाहरू सञ्चालन गर्न सरकारलाई जनस्तरबाट सहयोग गरौं, दबाव दिउँ। राज्य स्थायी हो, सरकार स्थायी हुँदैन। सडकमणिकाल सधै रहैन। राजनीतिको अराजनीतिक अवस्था पनि सधै रहैन, यसको चिन्तामा बढी नपरै। जसको जे काम हो त्यसैतर लागौं। त्यसपछि, अर्काको पछि लागेर रेलमार्ग तथा सडक यातायात मात्रका उडवा कुरा नगरै। रोपवे, रज्जुमार्ग, सुरुडमार्ग, हर्वाइमार्गका कुरा गर्नुपर्यो। यातायातको साधनअनुसार भूगोल नविगारै। हाम्रो

भूगोलअनुसार यातायातको साधन र मार्गहरू रोजौं। जस्तै; डोल्पामा सङ्कमार्गको विकास गर्नु विकास होइन, सुन्दर भूगोलको विनास मात्र हुनेछ। डोल्पाको केन्द्रलाई रोपवेले राज्यको केन्द्रसँग जोडेर त्यहाँको मनोरम, उर्वर र अपार प्राकृतिक भूगोल र जैविक विविधताले भरिपूर्ण भूभागलाई घोडेटो; चाक्लो ढुंगा छापेका बाटोको सञ्जालले प्रत्येक गाउँ, बस्ती जोड्ने हो भने संसारकै अद्वितीय पर्यापर्यटन स्थलको रूपमा विकास गर्न सकिन्छ।

तर, राज्यको माथिल्तो तहदेखि सबै भनिएका नागरिकसम्मका सबैको दिमागमा मोटर गुडाउने भूत सबार छ। अनि कसरी हुन्छ हाम्रो विकास? हाम्रो भूगोल, पर्यावरण, समाज संस्कृति, प्रविधि, ज्ञान र विज्ञानलाई पृथकैकै कल्याणको लागि प्रयोग गर्ने सोच र विज्ञानको खोजी गर्न सके नेपाल र नेपालीको विकास पक्का हुनेछ।

साँचो विकास भनेको हाम्रो श्रम, पूँजी र विश्वास पलायन हुने कार्यलाई रोक्न सक्नु हो। यसका लागि ठूला कुरा गर्न छोडेर क्षिलाई व्यवसायीकरण र नेपालीकरण गर्नुपर्छ। मान्छेलाई आफैले निष्कासन गरेको फोहोर आफूलाई चाहिने खाना उत्पादन गर्न पर्याप्त हुन्छ भन्ने वास्तविकताको बोधसँगै कृषि गुरुयोजनाको खाका लागू गर्ने वातावरण सिर्जना गर्ने हो भने नेपाल र नेपालीको विकास टाढा छैन। राज्यले समसामयिक विधि निर्माण र विधिको शासन चलाएमा कृषकहरू मात्र पनि नेपाललाई समुन्नत तुल्याउन सक्षम छन्।

आर्थिक वृद्धिसँग समविकास जोड्न व्यक्तिले प्राप्त गरेको आर्थिक सफलताको प्रतिशतमा समविकासको भाग राज्यले छुट्याउनुपर्छ। समविकासको नाममा पायक पर्ने सोत र साधनको व्यवस्थित प्रयोग गर्नुपर्छ। आर्थिक वृद्धि मात्र विकास होइन त्यसैले सम, वातावरण र जलवायु अनुकूलका आर्थिक विकास योजना निर्माण र कार्यान्वयन गर्नु आजको आवश्यकता हो। लिंग अनुसारका काम छनोटमा खटपट र लैंगिक छनोटमा कुरा नकाटौं। भैले पिएको पानी पनि आमाकी आमाको हो भनियो भने समविकासको सुरुआत हुन्छ। हालको संक्रमणकालीन अवस्थामा नागरिक समाजले परिपक्वता प्राप्त गर्न, राजनीतिकर्मीको योग्यता, युवाहरूको धारणा, जेष्ठ नागरिकहरूको अनुभव संकलन गर्ने जस्ता नीतिनिर्माणका मैलिक परियोजनाहरू सञ्चालन गर्नुपर्छ।

नागरिकहरूको सहभागिताको लागि कार्यस्थलमा विकास भएका व्यावहारिक विचारहरूको संगठनले निर्माण गरेको अवधारणामा विज्ञहरूको ज्ञान, स्थानीय विधि, श्रम र साधनमा विज्ञान र प्रविधि

डोल्पामा सङ्कमार्गको विकास गर्नु विकास होइन, सुन्दर भूगोलको विनास मात्र हुनेछ। डोल्पाको केन्द्रलाई रोपवेले राज्यको केन्द्रसँग जोडेर त्यहाँको मनोरम, उर्वर र अपार प्राकृतिक भूगोल र जैविक विविधताले भरि पूर्ण भूभागलाई घोडेटो; चाक्लो ढुंगा छापेका बाटोको सञ्जालले प्रत्येक गाउँ, बस्ती जोड्ने हो भने संसारकै अद्वितीय पर्यापर्यटन स्थलको रूपमा विकास गर्न सकिन्छ।

जोडिदिनुपर्छ। उपयोगी विचारहरूको खोजी गर्ने सरोकारवालाहरूले राज्यको विभिन्न तहमा कार्यान्वयनको लागि सञ्चारमाध्यम, नागरिक समाज र विभिन्न संघसंस्थाहरूसँग सहयोग, सहप्रयोग र सहकार्यको लागि कम्तीमा प्रत्येक जिल्लासम्ममा विचार दिने र समर्थन गर्ने नागरिक समाजको विकासमा ख्याल राख्नुपर्छ।

अन्त्यमा नेतालाई भोटले, कर्मचारीलाई कमिसन कानूनले र उपेक्षितहरूलाई अधिकार सँगै कर्तव्य आयोग गठन गरेर व्यक्ति, समाज, जीवन, जगत, प्रकृति र संस्कृतिको सम, शीर्घ र मौलिक उन्नति गर्ने नागरिक तयार गर्ने सामाजिक शिक्षा व्यवहारमा शुरू गर्नुपर्छ। सुन्दर र स्वच्छ नेपाली आकाशमुनि हरिलो भरिलो भूमिमा पारिवारिक कर्तव्य पूरा गर्ने सामाजिक सद्भाव, आर्थिक उन्नति र वातावरणीय न्याय हाम्रा विकास योजनाका आधारसूचक हुनुपर्छ। यसको लागि सोध, खोज, मन र बुद्धि भएका सोजे नेपाली संस्कार बोकेका नेपालीहरू प्रशिक्षण गर्ने शिक्षाको आवश्यकता पर्दछ। चरित्र निर्माण गर्ने शिक्षासँग जीवन चलाउने सीप, दक्षता र सामर्थ्यको विज्ञान खोजने, कृषिमा नेपाली प्रविधिलाई जोड्ने, जल र बनलाई विश्वका मनहरू मिलाएर अर्थलाई वातावरणको ज्ञान र जीवको विवेकसँग जोड्ने संस्कार विकास गर्ने, शिक्षाभित्र लुकेको साँचो विकास व्यावहारिक, व्यावसायिक, नेपालीक, नैतिक तथा वातावरणीय शिक्षाको कुचीले मात्र खुल्न सक्छ।

सरस्वती उमावि, दुनै, डोल्पा

## सूचना

**'साँचो विकास' या 'हामीलाई चाहिएको विकास'** सम्बन्धी बहसको यो श्रृंखला आगामी वैशाख (२०७०) अंकसम्म जारी रहनेछ। यसमा सहभागी हुन इच्छुक लेखकहरूले **२० चैत २०६८** मित्रमा आइपुने गरी आफ्ना विचार/लेख-रचना पठाइ सक्नुपर्नेछ। प्राप्त सबै लेख-रचना प्रतिस्पर्धामा समावेश हुनेछन्। **शिक्षक** मा भने केही प्रतिनिधिमूलक लेख-रचना मात्र प्रकाशित गर्न सम्भव हुने व्यहोरा अवगत गराइन्छ। हालसम्म प्राप्त लेखहरू पनि आगामी अंकहरूमा क्रमशः छानिने र छापिने छन्।

- सम्पादक



# Interesting Activities for Teaching English

## 1. Run to the Board

**Level:** Primary to secondary

**Skill:** Writing (Vocabulary)

**Aim:** To write the correct spelling of a word

**Materials:** Blackboard, chalk

**Process:** The teacher collects some words according to the level of the students and divides them into two groups. She writes those words with scrambled spelling into two columns on the board leaving the space on the right side of each so that they can be written again with correct spelling.

The teacher presents an example to show the students the way to unscramble the given words so that they can make a word with correct spelling.

She divides the students into two groups as per the number of words she has written on the board, and asks them to stand in two lines, then gives a bar of chalk to the students who is standing at the front of each line.

She instructs them to run to the board and write a word next to it correcting its spelling as she says to them to "go". One student can write only one word at a time. The group which finishes writing the words first with (more) correct spelling will be the winner-group.

**Variation:** Instead of unscrambled words, words with wrong spelling can be used.

## 2. Throw the Ball and Speak

**Level:** Primary to secondary

**Skill:** Speaking

**Aim:** To speak (use language) in meaningful context.

**Materials:** a small ball or paper-wrap-up ball.

**Process:** The teacher asks the students to stand in a circle in the class (or on the ground). She introduces the language they are going to practise: e.g. "My name is Rabin. What's your name?"

Every member of the group in the circle speaks the language and throws the ball to someone. The one who gets/holds the ball uses the same language to tell his/her name and ask other's name in the circle, then throws the ball to the other.

When all finished introducing themselves, the language can be changed into – "My name is Rabin. Are you Gopal?" And then they can enjoy playing the same game.

**Variation:** The other languages that can be used in this game are:

Asking and telling preference

"-I like playing cricket. Do you like playing cricket?

-No, I don't. I don't like playing cricket. I like cooking. Do you like

cooking?"

Asking and telling purpose

"-The pen is used for writing. What's the bag used for?

-The bag is used for carrying things. What's the bucket used for?"

## 3. Finger Puppets

**Level:** Primary

**Skill:** Speaking


**Aim:** To tell about the relation among family members

**Materials:** sheet of paper, (colour) pens, glue or cello tape, scissors


**Process:** Prepare some finger puppets of family members – father, mother, sister, brother, etc. Prepare sets of puppets as per the student's number. Some outline images have been given here for the purpose.

Put those puppets on the fingers and present the language showing the puppets – "Who's this? He is my father. She is my mother."

Ask the students to put the pup-



capelli	terwa
piume	tgair
opere	raoe
katmar	ckeje
sket	esgal
boko	pohnet
pac	erp
stole	sheese



pets on their fingers, assume them as their family members, and work in pairs – asking and answering the about their family relations using the same languages presented by the teacher.

**Variations:** Instead of family relations, the puppets can be used to teach the following things:

To teach different feeling, emotions using different faces which show the various emotions.

To teach different animal, fruits, etc. name using different animal fruits, etc, puppets.

To tell the stories and sing rhymes using the puppets of different characters.

#### 4. Listen and Write on the Board

**Level:** Primary and lower secondary

**Skill:** Listening and writing (vocab)

**Aim:** To find the single word of a definition

**Materials:** Blackboard and chalk

**Process:** Collect some words and their definition to play this game.

Divide the students into two groups and ask them to stand at the front of the blackboard in two lines. And give a bar of chalk to the students who are standing at the front of each line.

The teacher will say the definition of a word, the students from each group, who are standing at the front, listen and should write the (single) word of the definition on the board quickly. The one who finished writing correct word on the board first will score 1 mark for the group. Then the next students

from each group will do that job for the group. The group which gets more score will be winner. Some examples of definitions are:

Something you wear on your head. Something you eat at breakfast. Something you use to write. Something you keep in your wallet. Something you read at school. Something you put on your legs.

**Variations:** Instead of things, the persons or professions can be the content of this game, e.g. - Someone who drives a bus. Someone who flies aeroplane. Someone who teaches at school. Someone who mends shoes. Someone who repairs a car. Someone who sings a song. Someone who dances.

#### 5. Blindfold and Find Somebody

**Level:** Primary and lower secondary

**Skill:** Listening and speaking

**Aim:** To use the languages for showing directions.

**Materials:** scarf to blindfold somebody

**Process:** Introduce the languages which instruct to show the directions, such as – Move a step ahead. Turn right. Turn left. Stop. Go three steps ahead. Turn around.

Let them practise the languages so that they can use them to instruct somebody to show the directions.

Call a student to the front of the class and blindfold him or her with a scarf, then get him/her turn around. Keep another student at other place of the classroom and ask other students to instruct him/her so that s/he can find another student moving ahead according to

the friends' instructions.

**Variations:** Instead of blindfolding someone, they can send him/her outside of the class and choose a person whom s/he should find out. After they choose a person, s/he is called in and instructed to move ahead towards the person they have chosen using the similar languages. They keep on giving instructions until s/he finds the person they have chosen.

#### 6. Card Game

**Level:** Primary and secondary

**Skill:** Speaking

**Aim:** To express the possession.

**Materials:** some flash cards with two similar and different pictures.

**Process:** Prepare the flash cards (more than 20 for each group) with two similar or different pictures on each of them.

Divide the students into the group of three. Give them a set of 20 flash cards to each. Tell them that they have to distribute five cards for each; first, one will lay a card on the floor or desk and use the language – "I've got a book and a bag." The next one will lay a card if s/he has the card that matched with the card which have already been laid on the floor or desk and says – "I've got a book." The card should be laid overlapping the similar picture to make a chain of cards. If s/he doesn't have similar one, s/he has to say – "I haven't got a book." Then s/he will be given one more card to open the game. Yet the given card doesn't match, s/he will be given another card again. They have to lay the cards until one's cards finish. The one whose cards finish first will be the winner.

**Variations:** To increase the difficulty level of game, some languages can be added, e.g. Have you got a book? Haven't you got a book? Yes, I have. No, I haven't. Here you're. Take this one. It's your go. Hurrah, I won. ☺

(Tamang is working as roster trainer of English Language at Educational Training Center in Bhaktapur, Chitwan.)



**cuhl k/liffdf s]ug{<**  
 Izlfs ; jf cfotufsf] v'nf  
 kltotflutflids k/liffsf] kf7dqmddf  
 pNnlvt axj \$lnks .. dfgft/  
 ; fxj eg\$fls]xf] < cuhl jj ifosf]  
 k/liffsf klg cuhld} ; flwg5 ls  
 gkfnldf < cuhl jj ifosf] k/liffdf  
 .. d:of ; dfwfgu / .36gf cWoogu  
 zlif\$af6 nfdf]pQ/sf lgldt ; flwg  
 kZgsf]pQ/ gkfnl efifdf]nVg kf065  
 eGg]klg ; lgPsf]5 . s]of] ; ff]xf]<  
 hgssdf/ >I  
 afnlj gfb dflj, nntk/

axj \$lnks ; dfgft/ ; j eg\$flj  
 ; dfg csef/sf / Pp6] s]/gf0  
 : t/sf Psebf a9l klgx;s]sf] ; j  
 xf]. o:tf klg gkfnld} ; flwg]5g\\  
 o: df rf/ j6f pQ/ xbgg]h; dWlo  
 ; xl pQ/df pdbjf/n] lr6x  
 nufpgkg5 . jj ifout klg cftut  
 ^) csef/sf]jj ifoj:t'cuhl jj ifodf}  
 nVgkgl . fo; afxj @) csef/  
 cftutsf jj ifoj:t'sf]pQ/ cuhl jj f  
 gkfnl efifdf] nVg ; lsg5 .  
 vuflk/fb gkfn  
 ; x; Irj, Izlfs ; Jf cfotuf

**; fsf]labf slt lbg <**  
 ; fdbflos lj Bfnodf sfot afnlj sf;  
 ; xofyl sfos]tfl]kfpf]labfaf/]sxl+  
 st}pNnV 5g . pglx; n]j ifdf slt  
 lbg labf kfpEg<  
 ; yb/fh e08f/l  
 kzkl t lgdfj, rfb]nf-%, s]fnl

afn jj sf; s]b/sfotff]og ; rfnf  
 lgb]zsf, @)^! kl/dfhg]r/0df  
 5 . To; dfl labfsf] ; jj wfnto{ klg  
 ; dfl tof/l u/jf 5f}. lgb]zsf  
 kl/dfhg gx]f; Dd jj Bfnosf cfo  
 Izlfs ; xs} ; jj wf lbg] Ceof;  
 kfoM jj Bfnosf ub]cfpsf 5g\.

/jlob]bf/ a9flkyl  
 pk; Irj, Izlff jj efu

**shf{ kf0Pg**  
 d @)\$& ; fmb]v :yfol Izlfs xF. pd]  
 xbsf sf/0f @)\*)÷!!÷)! df clgj fo{  
 cj sfz kfpf5' . Izlfs dfl; ssf]  
 @)^, ebf] c\$sf] o; } : tDedfkmt  
 sdff/l ; ~ro sf]af6 zNfs shf[  
 kf0g] hfgsf/l kfP nuQ] dfl] ; ~ro  
 sf]sf]abj n sfotffodf; Dks{u/] t/  
 Toxf]f sdff/l]abj n gu/ lfg]eqsf]  
 3/÷hlu lwtf] /v] dfq] shf{ kf0g]  
 hfgsf/l lbP . hals lwtf] /Ng d; E  
 ?kglk llnnf s]afgl uflj ; sf] kssl  
 ; 8sd] /x\$fl ( s]f hlu / To; df  
 ag\$fl 3/ dfq 5 . s] gu/kflnsf  
 afly/sf 3/÷hlu lntf{ lwtf] dfglbg <  
 pdfgl; x; f?  
 ej fgL kflj, kfls; a\$fb!, kflkf

xfnnf0{gu/ lfg]sf 3/÷hlu lntf{ dfq]  
 shf]sf lgldt lwtf] ; jlsf/ ug]ul/Psf]  
 5 . To; jj tk0fE abj n gu/ lfg]sf]  
 3/÷hlu lwtf] dflu Psf] xf]. cfpf  
 lbgdf lwtf]sf]bfo/fnf0{gu/af6 uflodf  
 lfg]tkm{j:tf/ ug]lj ifodf glltut txdf  
 5nk]n yfln Psf]5 .  
 /flb]sf]n] kflv, ; ~rostf{; Jf tyf  
 ; jj wf lje fu, sdff/l ; ~ro sf]

**\$) kf7bef/M s; /l kf0pg] <**  
 Cfwf/e't tx-s]ff ^-\* sf] goff  
 kf7dqmddf ; fltflxs kf7def/ \$) /  
 koff{ \*)) agf0Psf] 5 . t/, kfoM  
 jj Bfnodf \$% lbg]sf] Ps lkl/08sf]  
 cfwf/df xktfdf # ( lkl/08 k7gk7g  
 x65 . o; lx; fan] s]ff \$-!) sf  
 jj Bfyl]f0{b]gs -zbmf/ afxj\_ !) b]v  
 \$ ah] Dd & j6f lkl/08 / zqmaf/ !)  
 b]v !M% ah] Dd \$ j6f lkl/08sf b/n]  
 # ( kf7def/sf]cfwf/df Izlff e0/x\$fl]  
 5 . ca s]ff ^-\* sf jj Bfyl]f0{ \$)  
 kf7def/ kf0pg]u/l s; /l Izlff ug]{  
 clg \$) kf7def/df c; / gkg] u/l  
 jj Bfyl]f0{ st lbg-af/ / s]t a]ff  
 cltl/St lqmfnsnfk u/fpg] < fy]s]ff ^  
 sf]kf7dqmddf k0f{; kdf klg]xf]s, kf/gf]  
 kf7dqmddf ; fdf6o kl/dfhg dfq xg]xf]<

k\$flz es/f0{  
 v:yf\$ dflj, d; lsf]# , ufls

xfn ; ftfsf] # ( lkl/08 k7gk7g xflz  
 cfPsf]ff zqmaf/ Ps lkl/08 ykg  
 ; ls65 . To; kl5 afbl /x\$fl ; dodf  
 cltl/St lqmfnsnfk ; ~rfng ug]cfzo  
 kf7dqmddf]xf]. jf;tj df zqmaf/ cfwf  
 lbg cyft/rf/ lkl/08 dfq] k9fgkgsf]  
 eGg] cjl w/0ff kf7dqmddf]xf]g o; f]  
 ubf; ftfd \$) lkl/08 kf0pg ; ls65 .  
 slff ^ sf]kf7dqmddf kl/dfhg dfq]geP/  
 k]kl/j t]g ul/Psf]xf].

u0fz k/fb e\$/f0{  
 pklg]s, kf7dqmddf ljsf; s]b/

### **lgod jj k/lt kc agf0of]**

d ! ( j ifb]v kfyls b/aGblf sfotf  
 5'. s]k cl3; Dd d jj Bfnosf] kc  
 klg lyPF. t/, P; Pn; l k/liffsf]glthf  
 lau]sf] sf/0f b]fpf] dnf0{ k]caf6  
 /fhlgfdf ug{j;j z tNof0of]. xfn Izlfs  
 nf0; ; ; df] gePsf /fxt Izlfsnf0{  
 kc agf0Psf] 5 . o:tf] ug{lDn5 < olb  
 lnb] eg] sxfFph/l ug]knf{<  
 ho/fd sf]f/fm

dflj gofjg, kfyl/sf]f-!, ; v]

olb nf0; ; g]gePsf]JolQmnf0{ /fxt  
 cgbfgsf]z]fs kbdf lgoQm ul/Psf]xf]  
 ej]klnxf]uNt t Tox]eof]. To; dfly  
 b/aGblf]z]fs xflx] /fxtnf0{ kc  
 agfpg ldnbg] . To; jj tk0f] llnnf  
 Izlff sfotffodf ph]l lbg ; Sgkgl .  
 lhlzsfa6 To; sf] ; gj]f] geP lflzlg  
 jj Izlff jj efu dfh]l lbgx]fj .  
 gf/foofsfh sfz]5f  
 pk; Irj, Izlff jj efu

### **Eofl6sg l; 6l ls dfqfsf] <**

xfdl]Eofl6sg l; 6l -)=\$\$ j u{lsl\_  
 nf0{ jj zj sf] ; a]Gbf ; gfg] dh]ssf  
 ; kdf a'b}cfpsf xf]. t/, hgs Izlff  
 ; fdfl] s]b] lnd6Baf/f dlb]t ..hgs  
 P6n; ldf dfqfsf] -)@^ j u{lsl\_nf0{  
 ; gfg]dh]ssf] ; kdf lrgf0Psf]5 . o; n]  
 xfdlnf0{ lalj wf kf/]f] 5 . sg rflx+  
 ; gfg] dh]s xf]<

klz/fh /hf]

j l/b] lxdlno pdflj, tln'; hfh/sf]

## cndndf kl/of]

slff ( sf]P]R5s lātlo cōtuč :j f:Yo tyf zf/l/s lzlfū kf7āk:tssf  
clētd b0{j 6f Psf0 -Psf0-( vjh ; dñ .sū / Psf0 !) vjh ; dñ ..vñ  
df tlg-tlg j 6f vjh ; dfj ž ul/Psf 5g\ . Ij ifo ; Hsf] tn b16Jodf  
vhj ; dñ ..sū sf tl gj 6f vjh -af:sø an, kibān / Xofo8an\_dWō] sg} b0{j 6f /  
vjh ; dñ ..vñsf tl gj 6f vjh -sa8&l, 6ph6lg; / df; h  
cf6[dWō] sg} b0{j 6f dfq} 5gfø ugkgI lgbzg 5 . of] s/f kl/dflhf  
; :s/0f @)^% / o; kl5sf / a} dbfdf pñny 5 .

t/, lzlf dñqfnōaf/f zñfs ; q @)^% b]v nfu" xg] u/l :j lsf  
.dñWoldsf lzlf kf7āqnd, @)^\$ sf]efu-@ df dñfly pñny ul/Psf vjh  
; dñ ..sū / ..vñ af6 b0{b0{j 6f ge0{Ps-Ps j 6f vjh 5gfø ugkgI lgbzg  
5 . slff ( sf]:j f:Yo tyf zf/l/s lzlfssf] lj lzi6 p2zlo -dñWoldsf  
lzlf kf7āqnd, @)^\$, efu-@\_df vjh ; dñ ..vñsf]sa8&l, vf]vf] / df; h  
cf6[dWō] sg} Ps vjhfs] 5gfø ugkgI pñny 5, hals vf]vf] vjh slff  
!) sf]kf7āqnd / kf7āk:tssf ; dfj ž 5 . o; y[

kf7āqndsf] lgbzg; / ; dñ ..sū / ..vñ dñWō] Ps-Ps 5gfø ug]jf  
kf7āk:tssf] lgbzg; / b0{b0{vjh 5gfø ug] <

slff !) df clñog / cEof; ugkgI vf]vf] vjh s; / l slff ( sf]  
lj lzi6 p2zodf ; dñbg klof] <

dw; bg hfzL, ablgfy dñfj, af]/lufpF bfrhf

vf; df kf7āqndsf lj ifoj:t' / p2zlo cg?k g}kf7āk:ts n]vg]xf]. t/  
ehj z kf7āk:tsdf ql6 xg up5 . To; h] kf7āqndsf] lgbzg cg'f/  
; dñ ..sū / ..vñaf6 Ps-Ps j 6f 5gfø ug]xg cg/vf] 5 .

vf]vf] vjhnf0{slff !) df; dfj ž ul/Psf] xf]. ehj z slff ( sf]  
lj lzi6 p2zodf ; dñbg klof] o; nf0{; Rofpg]f].

afa/fd sf/vjt, kf7āqnd clwsf, kf7āqnd ljsf; s]b/

alal; l cgnf0gdf pñny/lvt ..s66k  
kñf0nñ df Eof6sg l; 6sf] lfñkm  
)= \$ j u{ lsl / df]fsf]f] lfñkm  
!= (% j u{ lsl n]vpsf] 5 . cgo  
cgnf0g; f]df klg oxl tYo pñny  
ul/Psf] 5 . ctñ Eof6sg l; 6l g}  
; a]bf; fgf] dh] / x]f] :ki6 5 .

x]f/fh vltj 8f

kf7āqnd clwsf, kf7āqnd ljsf; s]b/

## ; xof]sf] b/ slt <

.lj Bfyl{l j Qlo ; xof]sf]naf6 5faj lQsf]  
nflu 5gfø ePsf pdflj / :gfts txsf  
lj Bfylñ] klof] jif{ s]b/ b/df ; xof]sf]  
/sd kfp5g<

; fu/ l3ld/]

gj Hof]t kñj, /fd]f]k

of] 5faj lQ sf]f]m ljsf] Aof]sf]  
; xof]sf] ; rfnf ul/Psf] xf]. o;  
c6tuč pdflj tx-slff !! / !@\_sf  
nflu k]tlj Bfyl{ ?= xhf/ pknAw  
u/f065 . of]sd klof] jif{ls:tafbldf  
pknAw u/f065 . slff !! df 5faj lQ  
kfpsf lj Bfylñ] slff !@ df k9ñu/]f] /  
l; kñf/z ; df k]z ug]5{ o:t}:gfts  
txsf lg]dt ?-\$ xhf/ lb065 . To; dñWō]  
klxnñf/ bf]f]j if{=?#!#-!# xhf/ t]f]  
jif{=?!\$ xhf/ k]fg ul/65 . of]sf]f] /  
fabflos pdflj / ; fabflos Sof]k; df  
clñog/t lj Bfylñf lg]dt s]b]f ul/Psf]  
xf]. 3/w/ ; j If0sf] cfwf/dr lj Bfylñ  
5gfø x]f]g\

tf/f r]f]fg, cgludg clwsf

lj Bfyl{l j Qlo ; xof]sf] ljsf; ; ldl

## sxtf ph'l ug] <

l; /xf lhNnfdf sfo]t w]h; f] /fxt  
/ kl; lPkñm lzfsx]sf] cñofkg  
cg]ltkq gSsnl /x]f 5g\ o:tf  
lzlfdsfly sf/afxl x]f5 ls x]f  
o:fsf] 5fglag / sf/afxl sf] nflu  
sxtf ph'l ug]g]xf] <  
lj s]jfx, l; /xf

cñofkg cg]ltkq g} gePsf]  
JolQmñf0{/fxt / kl; lPkñm jf h] ; s]  
ls; dsf] lzlfdsf] lgolQmñf0 lbg  
lDñb] . cg]ltkq gePsf] JolQmñf0{  
kbo]mñf0 ug] clwsf/ lhNnf lzlf  
clwsf/lñf0{5 . To; h]tkf0]lhNnf  
lzlf sfo]fod}ph'l lbg; Sgkg]f.  
lhzsaf6 To; sf]; g]f0 geP h]zlg  
jf lzlf ljeufdf ph'l lbgx]f]f .  
gf/fo]fsth] sfz]5f, pk; lrj, lzlf ljeuf

## ; Gtfgnf0{lbo]b] <

lzlf lgodfj nldf >ldfg\ >ldtl  
-bj } :yfol lzfs\_ dñWō]; jf lgj Qkl5  
Pssf]d]o ePdf lgj Qe/0f gkpgp  
n]vpsf] 5 . t/, cf]gf; Gtfgnf0{  
gftf k]fl0ft u/l 0R5ñf0Psf]  
JolQmñf0 lgj Qe/0f kpgp] Joj :yf 5  
ls 5g\ < olb Joj :yf eP; Gtfgn  
sg zt{cg'f/ k]p5g\ <

; /nf yfkf

sf]fsf] kñj, a]H-@, :of]nf  
lzlf lgodfj nl, @)( sf] lgod  
(-% ; E ; Dalgwt lzlfssf] ; 6/ñ  
kñf/ddf OR5ñf0Psf] JolQmñf0 k]j t]f  
ug]g]kom]t sf/0; lxt lj Bfno lzlf  
l]stfavfgfdf ; Dalgwt lj Bfno /  
lhzsaf6] ; kñf/ ; df k]z xg cfPdf  
OR5ñf0Psf] JolQmñf0 k]j t]f ul/65 .  
tkf0]f]k]g]sf] ; gbe]f ; Gtfgnñf0{  
OR5ñf0Psf] v08df z]f]k]5 ; ft  
jif{Dd dfq kñf/j fl/s lgj Qe/0f kpgp]  
joj :yf 5 . ; ft jif{lat]k]5 ; ft]tn]  
lgj Qe/0f kpg]f t/, klg k]t jf  
k]g]sf]xsdf dfq cfhlj g kñf/j fl/s  
lgj Qe/0f kpgp] Joj :yf /x]f] 5 .

d]f]lnfn dxtf/f, zvfv clwsf,  
lj Bfno lzfs, l]stfavfg



कृपन जसरी स्त्रियाच गरेपनि  
नागरिकका ग्राहकलाई हजारौंको नगद पुरस्कार पर्ने पक्कापक्की छ ।



हाली आउदेही तपाईंको घरदैलोमा फेरि एकपटक

ग्राहक बङ्गका लाडी CIR टाइप तारी ५०७५ का SMS गर्नुपेला ।




यस जालकारीका लागि  
नेपाल रिपब्लिक मिडिया  
त्रिभुवन, कर्णलेख, बागदरबार, काठमाडौं  
फोन: ०१-४२५४८५५५, ४२५४९०० (ext. २०८/२०७), ईमेल: circulation@nagariknews.com  
नेपालगञ्ज ०१९-५३१२९८ | पोखरा ०२९-४८०३७० | कुट्टाक ९८४६४२६३०० | लाराप्पालाट ९८४७९७९०३० | विराटनगर ०२९-४२९२२६

Real **ਪ੍ਰਕਾਸ਼**



**zAb vjh-%#**



gfdM — — — — — —

7JfgfM — — — — — —


**t] f]**

# /fdfoofcg; f/ nsfdf xgtfgnf0{; +}lgNg vflg]/flf; L  
% sfj-kf08js alr c7f/lbg; Dd rn\$fl[elgPsf]k]; 4 o'4  
& b] tnf0{gxfoPsf]kfgll \* Ku-gku; '68} '68}  
!) ofqf ubf[rflxg]cfly\$ ; fwg=af6f vr{  
!# sshfb\$ leqf kft  
!\$ nfmrll !% dglo] tfut ePsf]tG? : t  
!& klxn]klnx]o4df kfbl xg] nfdf] / wfl/nf]  
kmfd] xltof/  
!( sg}s/fsf]klg cl:tij\_gePsf]l:yltlh/f]  
@) ljzjsf] ; jflxldzv/] @#\_ ; v lbg]jf xg]

**7f8f]**

! rf/ j bdllo]Ps  
@ sgj]: t' cflbdf blyfkg]rds  
# tnsf ; ft nf\$bdlo]t f] nf\$sf]gfd  
\$ r/f, df5f cfib cN [fp]kf; f]  
^ sfofhosf]kblv kbflwsf/L  
& 3/sf]hldgdlsf]uf/f]nufp] 7fp"  
( w]8/Psf]eoq: t  
!) sfdsf]zedxt{  
!! Pskl5 csf]f]l; nl; nf g66lsg:lg/Gt/  
!@ kl5 vr{ugsf nflu arf0Psf]/sd jf c6o j : t'  
!^ dxlj :uf]j  
!& knadf [ab5bf0fdly s; ] xflng]Ps; /f]sk8f  
!\* ; gfsf lgldQ Joj :yf ul/g]vFB ; fdut  
! ( kl=lrGt:lkqajl  
@! kfrlg sfndf 3fbfn] tfg] lx&fp] rf/kfa'uj]fxg  
@@ jf; :yfg:ynf]7fp"

**CGtfif/L-%#**



gfdM — — — — — —

7JfgfM — — — — — —

**nfpg] 9# -#**

@ d2f ax: xbf fofofwz a:g] 7fp" -\$  
# ahf:6f0d -#  
\$ sfutxf/bjv ef0ltxf/; Ddsf kfr lbg -%  
% tna vtp/ sfdf ug]lolom -\$  
rn] cfPsf]kyf:rhnrrng -\$  
rfn rNg] h10m jf ; lk:rfnafhl -\$  
\* klnfN6 : /; t[n]vPsf]v] f #  
( sbj; fdksf /sd To; sf xsbf/xzN]a/fa/ u/ af8l lng]jf lbg]Joj :yf -\$  
!) cfklnfo{xlg; D'g]jf cfkhl ; fgf]x e67f6g]dfgl; s ejf gf -\$  
!! hah{tl; u ul/g]kafip %  
!@ hundf nfusf]cfuf] #  
!# nf\$ t6gsf l; 4f6t cg-f/sf] %  
!\$ snfkf{9un]; hf0Psf] \$  
!% SNkgf ul/Psf] #-  
!^ sg}sfddf PsirQ eP/ nfusf] #-

**zlbvjh-%! sf] ; xl p0/**

t] f] ! cltf #\_ v/fp ^ snx & ktfsf \* bd !)\_ bxg  
!@ t/sf/l !% s:t[l !^ bnbn !\_\* sfutl @!\_ /u @#\_ va/  
@\$ ulx/f] @^ ylk8 @\_ uug .  
7f8f] ! cab @ tfs #\_ vx/l\$\_ pkrf/ %\_ 8fsf ( db !! gsn  
!@ t/sf !#\_ 7l; !\$ xb:fb !& bz/y !( tl/ @)\_ /u8  
@@ udg #\_ vlnfl %\_ /f/ .  
ctfif/L-%! sf] ; xl p0/

!\_ vfokf0 @ O6thfd #\_ dgf/d \$\_ donkf] % ; xfos ^ syfksyg  
& goffle/fd \* dgf/y ( ykfyk !)\_ kl/l:ylt !! ltSv/  
!@ /mkt !#\_ tkf; n !\$\_ nufkft .  
; fdfof1fg-%! sf] ; xl p0/  
!= -v\_ xf08f]hg ; Nkr08U @= -3 l/hj {nofa} ck01080U #= -u\_  
Central Processing Unitl \$= -v\_ !\$&U %= -S\_ agkf -%%^ ju[snf]d/



**ਜਿਨ੍ਹਾਂ ਕਮਾਉਂਛ ।**  
**ਫੁਟ ਪਾਰਲੇ ਜਿਤਾਉਂਛ ।**



kmt, b



# Real फ्रुट्सद



; 8f\$-'%#

*	@	&	\$	%							
				!	*	#					
#			&					%			
					^		(				
%	\$					!	&				
&		#									
#				*		(					
@		*		^							
			#	\$	%	@					

arai  
7yfgfl

; 8f\$-'%! sf] ; dfwfg

*	^	#	&	!	(	\$	@	%			
\$	(	!	%	#	@	*	^	&			
&	%	@	*	\$	^	#	!	(			
(	\$	*	^	%	!	&	#	@			
%	@	^	#	*	&	(	\$	!			
!	#	&	(	@	\$	%	*	^			
^	*	\$	!	&	%	@	(	#			
@	!	%	\$	(	#	^	&	*			
#	&	(	@	^	*	!	%	\$			



जिन्दगी कमाउँछ ।  
फ्रूट पावरले जिताउँछ ।



; fdfGo1fg-%#

!= ljZj sf] ; a@bf 7hf] tfn sfhs: tfgsf]. Sofl: kog ; l xf] eg] ulx/f] tfn rflx+slnfo{ dflg65 <  
-S\_ a\$fn -?; -v\_ tGufglosf -dlo clklif\_  
-u\_ Sofl: kog ; l -sfhs: tfg\_ -3\_ cfjxllug; - g dfl6g -rlnl / chl6gf\_

= “Education is the most powerful weapon which you can use to change the world.” Of]  
egf0 S; sf] xf] <  
-S\_ dxfldf uf6wl -v\_ lnof] 6N:6f] -u\_ gll; g d08hf -3\_ hfg l8a]

#= sfutlsf]/; df st Pl; 8 kf05 <  
-S\_ Pyruvic Acid -V\_ Malic Acid  
-U\_ Oxalacetic Acid -3\_ Citric Acid

\$= @)^ ; fnfd :yflkt ; fmf k:/sf/ klxnf] k6s kfpg]; flxlosf/ sf] lyP <  
-S\_ elk z]rg -v\_ ejfql lelf' -u\_ wr=uf]fd] -3\_ dbgdlof blif

%= glknsf !! j 6f cfBflus lf]dlo] lf]kmsf bl]6n]; a@bf 7hf] sg xf] <  
-S\_ kf/y/f cfBflus lf] -v\_ a6jn cfBflus lf]f  
-u\_ x]f]f cfBflus lf] -3\_ afnfh' cfBflus lf]

gfdM

7yfgfl

-utfs : fdfo1fg-% xkgfif ehjz cloyf ePsfif ; rofopsf]5 . -; #

Full Time Comedy



[www.radioaudio.com](http://www.radioaudio.com)

[www.facebook.com/RadioAudioNepal](https://www.facebook.com/RadioAudioNepal)

Yes! को छ गज्जा

Radio Audio Pvt. Ltd.

P.O.Box:14469, Top Floor, Omkar Building

Naya Baneshwor, Kathmandu, Nepal

Tel: 014781571 / 4784414, FAX: 01 4783879

[email@radioaudio@gmail.com](mailto:email@radioaudio@gmail.com), [www.radioaudio.com](http://www.radioaudio.com)

एकाइ सामाजिक

दुखी सामाजिक

लेटेल

# ; xl ; dfwfg k7fpg] ; xeful / k':sf/ lj htf

**zlbvjh-%!!** ; xl ; dfwfg k7fpg] ; xefuldb] ufhklyfaf/f 5flgPsf k':sf/ lj htf l/s/rlf ; ksf] ; cbz{ pdfij, dgsfkl\*-, sfel]

; xl ; dfwfg k7fpg] cfo ; xeful  
- eld kf[3ld/] rikfb] lgdfij, kf\$nl-, cflyn9uf  
- uflj6b a=vq, hghlj gpdfij, kf\$nl-, cflyn9uf  
- kbd a=vq, kfyl lgdfij, kf\$nl-, cflyn9uf  
- gj[3ld/] eld kf[3ld/] hghlj gpdfij, kf\$nl#, cflyn9uf  
- uuf e', fn, qfjsb] dflj, qfjsb] , cflyn9uf  
- pdz n06b, zf/b af18e :sh, emt/x6l-, dflj\*  
- s2/ nfd, sfkgf pdfij, sfkgf\*, sfel]  
- dgfy] fksfb], sfnsfb] pdfij, atf: \$, l; GwkNrf\$  
- tlyfhd-: ybf0f8e :ltb] l3ld/ ufljdfij, Pstlg-\*, kfr/y/  
- th: f sfsf] lgdfij :uf, tfj-f-l, pbok/  
- wj/f v8sf-nld, rln]: /j/t klj, nfrf\*, l; GwkNrf\$  
- bflf] ; kaf-tkf nfd, tf: lwdf, sfkgf/  
- dflg s2] l; /wfsf] klj, 3dxf/\*, Vf  
- blks/fh zdf] klj, ayfg8bf, wf/kfgl- ; Vf  
- ab! duf, hgtf, tfk\*-, sfkgf, pbok/  
- j: gt s2] lbn, eld pdfij, j18e-Hof\*, sf7df8f-  
- cfsl kf-clwsf/l, hgtf pdfij, dg/l, qfnk/f/  
- Zofd s2/ dflj hgtf pdfij, dflj upf, bf/  
- %ns a->17, eld] / lgdfij, /sfk\*-, NoENofE, /fdsfk  
- g/zh fh hfz], blupf klj, ufrf klj, atf: \$, l; GwkNrf\$  
- dgsfkg: 6b/ >17, bluf(dflj, rbgbfuxf\*-, /fx6  
- blks/fh cfrof: /j/t dflj, :Vf  
- gf/fool kf/gkfn, hun klj, atf: \$, l; GwkNrf\$  
- kfsl v8sf, sfnsf dflj, lknknf8\*, s-rkg/  
- oig a=>17, ; bflj dflj, ul-, /fdsfk  
- kljn/h hfz], l7fr/f/tt\*, bfrhf  
- nlnfw/ hfz], dflnsfng dflj, thlupf bfrhf  
- /fd s2->17, eld/j lgdfij, /sfk\*-, NoENofE, /fdsfk  
- xl/fi foof vltj8f, zf/b :stl pdfij, /fdsfk#, /fdsfk  
- ; kpf pkflio, j/l/bgu/ gkf\*, 0ffd, ; Vf  
- lj iof kf-kf8n, ufljdfij, atf: \$, l; GwkNrf\$  
- urlj6b kf-9ufg, efnr6b] dflj, vnf, sfel]  
- ; l/t v8sf, rbf] b(pdfij, %nf/L, s-rkg/  
- ho kf-kf8n, j/l/bgu/ gkf\*, 0ffd, ; Vf  
- >1/fd/ ; v8f, dxflf ldfgij, 5qbf/fnl-, wlfb/  
- sflf a-/fsof-sle/fh id-, uhf] dflj, /on, akfa  
- e/t kf-kbfn, cd/l; x klj, cfe=, dsjfgk/

**cftfl/l-%!!** ; xl ; dfwfg k7fpg] ; xefuldb] ufhklyfaf/f 5flgPsf k':sf/ lj htf l/s/rlf g/dflf -gljgt /rlf 6slf lj Bf>d pdfij, ; gkf, nlntk/

; xl ; dfwfg k7fpg] cfo ; xeful  
- eld kf[3ld/] rikfb] lgdfij, kf\$nl-, cflyn9uf  
- shsz/ /0f0] ldfof kfwg, nldaf/fof klj, jfl: td-\$, effk/  
- utt a=e08f, dxjlo lgdfij, dnklk/-, dflub  
- kbls s2->17, /j/t klj, nogn  
- an/rd rfrfuo{ sfnsfb] pdfij, atf: \$, l; GwkNrf\$  
- dg s2/ bfxn, ztnf dflj, vlnh] vfrf/  
- obb kf-zdf sfkamnf pdfij, bhf\*-, kf t  
- sf0f a-/fsof-efh/fh Pj, uhf] dflj, /on, akfa  
- kzkt s2-x, /f16 dflj, lkk/r9, dxpfl/  
- ofg a=>17, ; bflj dflj, ufl- L- /fdsfk  
- lj iof vltj8f, hgtf dflj, lgqkf- >lk/, pbok/  
- 6b a=ejfl, fgbf klj, ltnxf/-, kf t  
- wj/f v8sf-nld, rln]: /j/t klj, nfrf\*, l; GwkNrf\$  
- th: f esf/0f l/j clloog sfbl sofk, hgsck/  
- jy/bpf: rflv/, ufl- L- dflj/  
- /fd s2->17, eld/j lgdfij, /sfk\*-, NoENofE, /fdsfk  
- dflg b0 hfz], lgdfij, hfof, bfrhf  
- kbd a=vq, kfyl lgdfij, kf\$nl-, cflyn9uf  
- /fh s2-rlf: gf, v9sf8bf b] /yfg pdfij, dnf6f-, vfrf/  
- th: f sfsf] lgdfij :uf, tfj-f-l, pbok/  
- gt kf >17, dxkbf gdf] pdfij, vnf, ko7fg  
- ho kf-kf8n, j/l/bgu/ gkf\*, 0ffd, ; Vf  
- /fd/fh kf8n: gkf] u?^, axbf] pdfij, ebff!}, sf: sl  
- gif/fool kf-kf8n, lgdfij, atf: tfj-f-l, pbok/  
- hublz sfkm] c?0ffo pdfij, kf t, ; Vf  
- vfl s2/ kf8n, hghlj gpdfij, kf\$nl-, cflyn9uf  
- dbg clwsf/l, dfrguf-!, sfsl/les/  
- xfrbf clwsf/l, elt/ pdfij, xflvsf\*, wgsf/  
- urlj6b kf-9ufg, efnr6b] dflj, vnf, sfel]  
- chg a-nfd5fg] sfkamnf pdfij, bhf\*-, kf t  
- /fh/bf/l gf- ddfg: gfl, rikfb] lgdfij, kf\$nl-, cflyn9uf  
- kljn/h hfz], l7fr/f/tt\*, bfrhf  
- ; bfa-dfgw/, vlgorkgl-\$, /fdsfk  
- nlnfw/ hfz], dflnsfng dflj, thlupf bfrhf

- gf/foof kf/gkfn, hun klj, atf: \$, l; GwkNrf\$  
- xl/gf/foof vltj8f, zf/b :stl pdfij, /fdsfk#, /fdsfk  
- cfblfo cfrof: l; Gwhl  
- lj Ing dln, %nf/L, kflnkl, l; Gwhl  
- Sdn :kf, s?n] tjkf\*-, wgsf/  
- bluf] ; kaf-tkf nfd, tf: lwdf, sfkgf/  
- ejfg a/fn, eld:yfg-^, %nf/L, l; Gwhl  
- kzkltgfy oflf, pdfij : blupf ufrfz]/, atf:  
- ; zinf >17, uuf dflj g/ [6, /alofagj/-1), sf8dfrf/  
- cztb s2-rlf: kf-clwsf/l, hgtf pdfij, dg/l, qfnk/f/  
- kfsl v8sf, sfnsf dflj, lknknf8\*, s-rkg/  
- lj iof kf, tklj, letf], cfnv9uf  
- /fdz/ >17, bfluf] kf, alffkbf, bfrhf  
- ; zinf dln, %nf/L, axtf] kf, l; Gwhl  
- ; kpf pkflio, j/l/bgu/ gkf\*, ; Vf  
- Zofd kf-es/0f kflnkl zln pdfij, axtf] kf/  
- lj iof kf kf8n, sfnsf dflj, atf: kf, sfel]  
- ?b kf-kf8n, uflz klj, rfs6l-\*, l; GwkNrf\$  
- sdn :kf, s?n] tjkf\*-, wgsf/  
- urlj6b kf-9ufg, efnr6b] dflj, vnf, sfel]  
- cfblfo cfrof: l; Gwhl  
- xflgyf K/fhhl, l; xj/qxlg klj, xhif\*-, effk/  
- nfn a=18s: l; /j/t dflj, l; d3f6, ; Vf  
- c/l/bf s2-d08n, sfkgf/ pdfij, sfkgf, sfel]  
- kfsl v8sf, sfnsf dflj, lknknf8\*, s-rkg/  
- xjg a=a9yfsl, lkknfgy lgdfij, ?bf\$, ?sd  
- ab! axbf] e08f, hgslfot kf, kfnsfb, alffn/  
- kljn/h hfz], l7fr/f/tt\*, bfrhf  
- /fd s2->17, eld] / lgdfij, /sfk\*-, NoENofE, /fdsfk  
- dflg b0 hfz], lgdfij, hfof, bfrhf  
- k?ffid s2-rlf: hgtf pdfij, d8 axf0/l  
- lkl/gf s2-rlf: rflv/l, hgtf kf, bht/-, dflj/  
- kzkltf s2-x, ; flh s2-x, /fl6o dflj, kf/19, dxfl/l  
- ljsf, tdf4, anfob kf, Ondkf/y/l, ndh  
- xl/gf/foof utd, euj t/l dflj, l; 4sfnf-\*, ; Vf  
- xjg] bflj clwsf/l, ef/t pdfij, xflqv8f, wgsf/  
- nlnfw/ hfz], dflnsfng dflj, thlupf bfrhf  
- >10f s2-rlf/l, hgtf dflj, bfrhf  
- xl/gf/foof vltj8f, zf/b :stl pdfij, /fdsfk#, /fdsfk  
- ; axtf] kf, tklj, l; Gwhl

**: 8f5-%!!** ; xl ; dfwfg k7fpg] ; xefuldb] ufhklyfaf/f 5flgPsf k':sf/ lj htf mth: /sfsf] lgdfij :uf, tfj-f-l, pbok/

; xl ; dfwfg k7fpg] cfo ; xeful

- /fh/bf s2-rlf/l, rikfb] lgdfij, kf\$nl-, cflyn9uf  
- ; lj/t s2-rlf/l, rikfb] lgdfij, kf\$nl#, cflyn9uf  
- udf ejfl, nfd5fg], ltnxf/-, kf t  
- chg a-nfd5fg] sfkamnf pdfij, bhf\*-, kf t  
- glns07 9ufg, yfgsfvbf, kf t, cyE  
- 6b a=ejfl, 1qflj kf, ltnxf/-, kf t  
- p4j vltj8f, hgtf lgdfij, kf t, effk/  
- ho kf-kf8n, j/l/bgu/ gkf\*, 0ffd, ; Vf  
- dflg >17, uuf dflj, c?0ffo pdfij, kf t  
- blks/gkfn-kbdf zdf] j kf/l klj, :opnf%, l; GwkNrf\$  
- spht 9sfn, hgtf dflj, 8qfl, pbok/  
- eld kf-13ld/ rikfb] lgdfij, kf\$nl, cflyn9uf  
- dflg 9sfn, hgtf dflj, 8qfl, pbok/  
- kfsl kf, kf8n, l; Gwhl  
- lj iof vltj8f, lgqkf-\*, pbok/  
- g/f0f kf-13ld/ lgdfij, kf\$nl, cflyn9uf  
- th: f stsf] lgdfij :uf, tfj-f-l, pbok/  
- vujb] ofkfg] afaahf-#!, s7df8f-  
- g/ a=la! lgdfij xl/wf: insf6-, pbok/  
- ; hg du, lxdrhf afnfis: sflj 8dfl, pbok/  
- blks/fh zdf] kf, ayfg8bf, wf/kfgl- ; Vf  
- ejfl zs/ pkflio 9sfm, lizflf lgstg dflj, lduffnof(-, dflj/  
- >10f s2-rlf/l, hgtf dflj, bfrhf  
- lkl/gf s2-rlf/l, hgtf kf, bfrhf  
- ljsf, tdf4, anfob kf, bfrhf  
- xl/gf/foof brf] f/tt\*, ko7fg  
- huflgyf/tt: l kf8n, ; /j/t dflj, l; d3f6, ; Vf  
- lji nfn kf-9ufg, hgtf pdfij, nfnabf, ; nfn  
- dflg b0 hfz], lgdfij, hfof, bfrhf  
- kfsl v8sf, sfnsf dflj, lknknf8\*, s-rkg/  
- kzkltgfy oflf, pdfij : blupf ufrfz]/, atf:  
- lj Ing dln, %nf/L, kflnkl zln pdfij, axtf] kf, l; Gwhl  
- ; kpf pkflio, j/l/bgu/ gkf\*, 0ffd, ; Vf  
- jy/bpf: rflv/, ufl- L- dflj  
- cfblfo cfrof: l; Gwhl  
- Zofd kf-es/0f kflnkl zln pdfij, %nf/L, ; Gwhl  
- g/ c: yl, wgu9l gkf\*, ; Gwhl  
- sdn :kf, s?n] tjkf\*-, wgsf/  
- chg j/l/d, th: lk/ gkf^, bfa  
- kfsl kf, kf8n, l; Gwhl  
- ejfl zs/ pkflio 9sfm, lizflf lgstg dflj, lduffnof(-, dflj/  
- >10f s2-rlf/l, hgtf dflj, bfrhf  
- chg a-nfd5fg] sfkamnf pdfij, bhf\*-, kf t  
- obb kf-zdf sfkamnf pdfij, bhf\*-, kf t  
- 6b a=ejfl, 1qflj kf, ltnxf/-, ydfb, kf t  
- ho kf-kf8n, j/l/bgu/ gkf\*, 0ffd, ; Vf  
- lvdflj clwsf/l, ho: gtfj dflj, xl6of-, afnfis

**lgodm zlbvjh, cftflf/l, ; 8f5'/ ; fdfl01fg sf]** ; xl ; dfwfg k7fpgxj kf7sdfllo ufhklyfaf 5flgPsf Ps-Ps hgf l/j htf nfn0fPs jf{ Dd lzs dfl; s lgMzs -xhfs vr{lxt\_pklnw u/fog5 . o; cssf kfzgsf] h/j fkln; dfwfg @) r] @)^ ( ; Ddd lzs dfl; ssf] sfosfhoof cf0kulgkgf . h/j fkln k7fpg] 7jflgfm lzs dfl; s, koff08l dfl; h/j nfvfh, kf9g+#+(, nlntk/ .

**kgZrM** ; xefulx\_n] klqsfslf.s16^/ clgjfo{k7pgkgl . kibfS; , kifbfkl, Odfh tyf csf] sfuhdf ; f/j k7fpgf; dflo xg]5g .

# x/f] / a/f] hGdkql Ü

x/f]

; :s[- x/ltsl, xɔj tl, ceof, cjoyf, cdff, sfo:yf, r̄fsl, r̄flgsf, hof, hlj lkdf, hlj lgsf, hlj gtl, h̄luf, b]l, lblof, kyof, ktgf, kdfyof, kfifbf, leifuj/f, lj hof, /flxof, lzjf, >f; l. gjf-xn. lxbl-x/ x/. aufnl-x/ltsl, x/f. d/f7l-lx/8f, x/8f. sgg8-cl0fn].

n]bg- TERMINALIA CHEBULA. Cu|hL- Chebulic myrobalan.

:j ejf-glgnf] afxf cɔ kfF]/ ; l cyff\ulnof] cldnf] lk/] 6/f] / tltf] 5. kfsfj:yfdf ulnof] 5. ofyj fxl / ; fog 5. kli6 u/fpB5. an-j lofa14 / wf/0ffzQmf0{a9fpB5. lqbf]sf] cghfdls 5. ebs / /f] 5. zjf; , sf; , kd, cz{ si7, zfy, x/Ps ksf/sf pb//f, s[dbf]f, uxof, :j/eu, lj j Gw, lj ifdHj /, uNd, cfifdfg, t]ff, j dg, lxssf, xf]f, sfdf, cfgfx, knlx, osbf]u, cZd/l, djsR5x djs3ft, gj/f, s0f/f, lz/f]f, k; lgf, p?:tde / c?ir; d]df pkofyl 5.

x/f]! nfsssf cfsf/sf]6kfdf gfele ePsf] lj hof . -@ s]l 2Nnf] cfsf/sf]-f]xof. #- kftnf] afqmf xbjktgf. -\$ afSnf] afqmf xbj-cdff. -% kff /yf fnf-ceof. -^ kxif]j ofsf]hlj gtl . -& tlg /yf fnf-r]sl egl ; ft hftdf dflgPsf] 5. lj zjf u/l lj hof lj Gwokgtdf. r]sl lxdfnokgtdf. /f]xof / ktgf l; Gwokgtdf. cdff / ceof rDkfbdjdf. hlj gtl ; f]fi6<bf]df pTkGg xG5. lj hof ; j q klg xG5 efg] plst 5.

lj zjf kofyl-lj hofU; a]/f]df . ./f]xofU-3fp-vl6/f kbj]sfddf . .ktgfU-n]df . .cdff] /f]gdf . .ceofU-gj/f]df . .hlj gtlU-hl0f]f]df / .r]slU-a]/f]df pQd xG5 . .r]slU xftdf lnbf, hxfFDd xftdf /xG5, ToxfFDd /f]g e0 g)/xG5 efg] j rg klg 5.

.r]slU-; f]/ sfnf] u/l b0{hftsf] xG5U ; f] 5M cuh; Dd nfdf] / sfnf] Ps cuh dfqsf] xG5 .

; j qsf] ; he / ; a]/f]df kofyl xbj xbjfn] ; a]egf kf]fg .lj hofU 5.

x/f]goF lrNnf] dfbf] 8Nnf] ux?uf] / kfqlf 8Ag] pQd xG5, k]f uof lbG5 . o:t]f] nlf0foQm 5 eg] b0 tf]hfdf a9l j hgsf] xG5 .

x/f]-rkf0 vfbf-clUg a9fpB5 . lkGxL -kwy\_ vfbf-dnnf0{z4 u/fpB5, cyff\%f8f-lk; fa ; kf]f u/fpB5 . aknf0{ vfbf-; ufxf 5. cyff\dn /f]Qm . e6l vfbf-lqbf]fnf0{ zdg ub5 .



vfgf vfPkl5 ;]g u/f]x/f]vfg-kfagf6 ePsf] j ft-lkQ-skifsf] ljsf/nf0{x/of ub5 .

x/f] ; wbj; E ;]g u/f]f skinf0{ ld>l jf lrgl; E-lkQnf0{ fo" E j fofof0{ / rfs' jf ; v/; E ;]g u/f]f-; a]/f]nf0{ zdg ub5 . x/f]f6 / ; fogu0fsf] 0R5f ug] / j Zfvdf dx; E, Ho]7 / cfiff9df rfs' jf ; v/; E, >f]f / ebfdf l; wbj; E, cfifZjg / slf]sf] ld>l jf lrgl; E, dfu{ / kfifdf z7f] E, df3 / kfifdf lkknf; E ;]g ug{pQd 5 . o; }kofunf0{ .Ct x/ltsU slxPsf] 5 .

x/f]f] lgif]

t]ff, xg:tde, unu, zf]f, gj Hj /df / uleQfdf kofyl ug{xfg . lx8f0n] yfsf] tfst sd ePsf] ;vf] :j ejf sf] bAnfkgfsf] n3gn] un]f] k]t: t lkQ:j ejf sf] /ut lksPsf] klg x/f]gvfg".

x/f]f] laofsf] ubl-g]nf0{lxt ub5 . j fo' / lkQnf0{ zdg ub5 . ef/l 5 .

lj zjf kofyl-x/f]efu !, bfv efu @ sbl, /fdff] E ldnf0{ tf] ..) b]v !; Ddsf] dfqf u/l, ; a]/df ;]g ug[u/f]l-kQ zdg xG5 / xf]f, /Qmj sf/, lj ifdHj /, kf08; j dg, si7, sf; , sfdf, c?ir, kd, cfgfx, uNd, lk6sf]f /f] / c] logsf] lj sf/x; ; d] x6t5g] .

a/f]

; :s[-lj elts, axfs, jf; gt, clf, clgnfg, slnb, slnsj [f, slnj [f, sifkm, slns, sf; fg, t]hkm, wdfg, etffj f; , ; j-t\$, xfo{, gj fm-an . lxbl-axbf, ejf] . aufnl-afif8f, afxf]f . d/f7l-axbf . sgg8-tf] t]f] .

n]bg- TERMINALIA BELERICA. Cu|hL-Belleric myrobalan.

:j ejf-lk/] tltf] 6/f] / pi0fj lo{5 . ;vf] 5 . ;f/s / xnsf 5 . kfsfj:yfdf ulnof] 5 . /Qmj sf/, skm lkQ, sld, ;j/eu, gf; f/f, s07/f, gj/f, xf]f / sf; /f]df pkofyl 5 . s]nf0{ a9fpB5 . ebs 5 .

o; sf u]f]eqsf] laofsf] ubl-6/f] 5 . xnsf 5 . t]ff, j dg, skm / j fofof0{ zdg ub5 . dfb u/fpB5 . cfifdf c-hg ug]f] cfifsf /f, kthf] ; d]nf0{ zft u/fpB5, x6fpB5 .

-; fef/M sif]fgf y]sf, g]f]fnllg306M g]fn /fhslo k]f-k]ti7g, lj=+e@%





Wish to make

Powerful entry anywhere you go.

If yes is the answer, Mahindra Rodeo RZ comes with an array of colors for advanced 125 cc Z-series engine and enthralling array of colors for you to make powerful entries anywhere you go. Just go for Mahindra Rodeo RZ and turn your **WISH** into a reality.

A red Mahindra Scooter 125 cc is shown from a front-three-quarter angle. The scooter has a black seat, a black front fender, and a black rear wheel with a silver hub. The body of the scooter is red with some black accents. In the background, the lower half of a person wearing yellow pants and a brown belt is visible, standing next to the scooter.

Journal of Health Politics, Policy and Law

卷之三

**Sethmandu Region:** Mahendranagar 584101-5851 ● Kathmandu 9851082302, 9851083503 ● New Baneshwar 01-43568011 ● Bhaktapur 01-49812066 ● Chelabhi

1

**LET'S DO MORE.  
MUCH MORE.  
LOTS MORE.**

LET'S  
LOT

MAPA'S LARGEST SELLING 1/23 GE SEUDOLER

הנתק

125cc Z-Series Engine

MP3/Mobile Charger

3 in 1 Anti-Theft Key

Digital Dashboard

**Rodeo RZ**






d=lfjx!g= b-g+ @\$÷)^(-&)

बल्ल चिरात  
वर्जन्यो !

**YAMAHA**



हेर्दा अति सुहाउँदो  
सर्वेताहाँ दित बुझ्यो !



M.A.W. Enterprises Pvt. Ltd., Tripureshwor, Kathmandu : 01-4261160, 4261847